

संग्रह-२१

क्रम संख्या-२७

# बुद्धकालीन श्रावक-चरित

[ भाग - २ ]

( सारिपुत्र-चरित-१ )



आचार्य

भिक्षु अमृतानन्द

Dhamma.Digital



नेरु. १७/-

प्रकाशकः

“आनन्दकुटी विहारगुठी”

(सं. द. नं. १/०३१ प्र. जि. अ. का. का.)

आनन्दकुटी, स्वयम्भू,

काठमाडौं, नेपाल ।

फो. नं. १४४२०

( सर्वाधिकार सुरक्षित )

बुद्धाब्दः २५२६

वि. सं. २०३६

ने. सं. ११०३

ई. सं. १९८३

प्रथमावृत्ति १०००

मुद्रकः

नेपाल प्रेस

काठमाडौं, नेपाल ।

फो. नं. : ११०३२

Collection No. 21

**Buddhakalina Sravaka-Carita**  
(PART II)

Dr. Bhikkhu Amritananda



Published by  
**ANANDA KUTI VIHARA TRUST**  
Ananda Kuti, Kathmandu  
NEPAL  
1983

**यसमा—**

**प्रकाशकीय**

**PREFACE**

**प्राक्कथन**

**मूल ग्रन्थहरू**

**सहायक ग्रन्थहरू**

**संकेत शब्दको अर्थ**

**त्रिपिटक-सूची**

**विषय-सूची**

**“बुद्धकालोन श्रावक-चरित” भाग-२**

**नामावली**

**शब्दावली**

**गाथा-सूची**



पाठ्य पुस्तक  
नेपाल

बी ५ महात्मागांधीमान बीएन्ड बीए विक्रम शाहदेवबाट  
बन्नेको सन्देश

बीए पाठी बाढ्नुका उत्कृष्ट ग्रन्थ मानिएको त्रिपिटकका क्रमशः हरिको बुझाउने विभिन्न उर्लसनीय पात्रक कामबद्ध रूपले संकलित र बर्णित गरी तयार पारिएको यो पुस्तको बीए इतिहास र दर्शनको बतिरिक्त बुझाउने सामाजिक चित्रण पनि प्रस्तुत गरेको प्रयास राखी देखिन्छ । यस्तो प्रकाशनबाट नेपालमा धार्मिक सहिष्णुतामात्र होइन नेपालीले संसारका अन्य धर्ममा पनि गहिरो ऋदा राख्नु पर्ने कुरा पनि देखाउनु बढीया हुनेछ । नेपाली साहित्यको ज्ञानराशीमा नेपालमा बन्नेका विरल ज्ञान्तिका अगुवा सिद्धार्थ गौतम बुद्ध सम्बन्धी यस किसिमको उपयोगी ग्रन्थ धार्मिक निरक्षर पनि प्रसंगीय योगदान भएको मान्नुपर्छ । यस किसिमका ग्रन्थ निर्माणमा व्यक्त परिश्रम गरी सौजन्यपूर्ण कार्य सम्पादन गर्ने विद्युत बीए अणुतानन्द महास्वविर धन्यवादका पात्र हुन् ।

## प्रकाशकीय

बौद्ध साहित्यमा अति स्मरणीय नाम सारिपुत्र महास्थविरको छ । वहाँ धर्मसेनापति अन्नश्रावक प्रज्ञावान्हरूमध्ये अग्र हुनुहुन्छ । मनुष्यलोकमा प्रथम अभिषेकदेशक भावि पदहरूले पनि वहाँ विष्णुपित हुनुहुन्छ । साथै वहाँको अनन्त गुणहरू छन् ।

कट्टर ब्राह्मणकूलबाट प्रब्रजित हुनु भएका सारिपुत्र महास्थविरले आफ्ना आमा र अन्य परिवारलाई पनि अन्वविश्वास द्बय गराई बुभार्गतिर लगाइदिनु भएको थियो । बुद्धधर्म कुनै जातिभेद, वर्णभेद भादिमा सीमित नभएको कुरा यसले पुष्टी गर्दछ ।

सारिपुत्र महास्थविर सम्बन्धी त्रिपिटकमा भेट्टीएका कुराहरू प्रस्तुत बुद्धकालीन श्रावक-चरित भाग-२ मा संकलन गरिएका छन् । प्रस्तुत अन्वेषणात्मक अमूल्य ग्रन्थ आफ्नो अथक प्रयासद्वारा पालि तथा बौद्ध साहित्यका प्रकाण्ड विद्वान तथा अन्तरराष्ट्रिय क्षेत्रमा बौद्ध नेताको रूपमा प्रख्यात हुनुभएका साहित्य चक्रवर्ती श्रद्धेय आचार्य भिक्षु अमृतानन्द महास्थविरज्यूले लेख्नुभई आनन्द कुटी विहार गुठभेसाई

प्रकाशनार्थ दिनु भएकोमा वहाँप्रति हामी ऋणीछौं । यो पुस्तक आनन्द कुटी विहार गुठीको २१ सौं संग्रह र २७ सौं प्रकाशन हो । आशा छ वहाँका अन्य ग्रन्थहरू पनि यस्तै किसिमबाट प्रकाशन हुँदै बौद्ध साहित्य तथा धर्मको जागरण गर्न सकौं ।

भवतु सब्बमङ्गलं

Dhamma.Digital

मैत्री भिक्षु

सदस्य-सचिव

“आनन्द कुटी विहार गुठी”

२०३९ माघ १५

फोन नं. ९४४२०

**Homage to the Buddha, the Supreme Enlightened One.**

## **PREFACE**

As mentioned in "The Lives of the Sravakas of the Buddha's time" first in the series, published on the 25th Bhadra 2031 (1974), the present volume being the 2nd in the series is being presented here as the 1st volume of "The Life of Sariputra" in which are collected the main discourses on Venerable Sariputra Mahathera, the foremost Sravaka (Monk) of Lord Buddha, as they are found in the Tripitakas, though, of course, all the discourses concerned with Sariputra have not been included in it.

Altogether 158 main discourses on Venerable Sariputra have been found in the Tripitakas. I have divided these discourses (Sutras) into three groups : (I) Discourses on the events in Sravasti, (II) Discourses concerned with events in other places and (III) Discourses concerned with events of places not particularly mentioned. The present



volume is devoted mainly to the collection of discourses concerned with the life of Sariputra Mahathera when he was in Sravasti. It contains the translation of fifty five discourses.

The present volume will indeed be of great help to those who have earnest desire to study Buddhism. This is because the discourses included in this volume are mostly devoted to explaining the philosophical principles of Lord Buddha. As is done in previous volumes on the "Lives of the Buddha's time", an attempt will be made to trace out a bio-graphical sketch of Venerable Sariputra Mahathera in the third volume, or more probably it might be published as a separate booklet.

The translation of the Sutras (discourses) collected after intensive research, was actually started in 1931 B. S. (1974) but some of the translations had remained incomplete, and only in the month of Bhadra of this year (1982) could they be completed. The translations of all the Sutras included in this first volume and the printing of it could only be started in the month of Aswin of this year (1982).

The discourses (Sutras) collected in this volume have been arranged as per their order in the Tripitakas. For example Mahavagga, Cullavagga etc. So, according

### [III]

to this order, discourses of events concerned with Venerable Sariputra when he was in Sravasti have been collected and arranged as follows :

- (1) Four discourses from Mahavaggapali.
- (2) Two discourses from Cullavaggapali.
- (3) One discourse from Pacittiyapali.
- (4) Eight discourses from Majjhimanikayapali.
- (5) Twentyfive discourses from Samyuttanikayapali.
- (6) Nine discourses from Anguttaranikayapali.
- (7) Six discourses from Udanapali.

There are altogether fifty five discourses in this volume. The titles of these fifty five discourses are as follows :

| Page 1:  | Page: |
|--|-------|
| 1. Mh p. 38: Sariputtamoggallanapabbajjakatha,<br>Mahakhandhakam R. <sup>2</sup> p. 39 |       |
| 2. Mh. p. 232: Patiggahitadianujanadi,<br>Bhesajjakkhandakam R. p. 214                 |       |

- 
1. References given here are to the pages of the Pali Text, Nagari Edition of Nalanda, India.
  2. R. refers to the pages of the Pali Text Society, Roman Editions, London.

|     |            |      |  |            |     |
|-----|------------|------|--|------------|-----|
| 3.  | Mh. p.     | 387: | Attharasavattu, Kosambaka-<br>khandhakam                   | R. p.      | 356 |
| 4.  | Mh. p.     | 387: | Attharasavattu, Kosambaka-<br>khandhakam                   | R. p.      | 356 |
| 5.  | Cu. p.     | 254: | Aggasanadi Anujanana,<br>Senasanakkhandhakam               | R. p.      | 160 |
| 6.  | Cu. p.     | 267: | Avebhangiyavattu,<br>Senasanakkhandhakam                   | R. p.      | 171 |
| 7.  | Pa. p.     | 111: | Avasathasampatta Sariputta-<br>vattu, Pacittiyakkhandhakam | R. p.      | 70  |
| 8.  | M. I. p.   | 18:  | Dhammadayadasuttam   | R. I. p.   | 12  |
| 9.  | M. I. p.   | 33:  | Anganasuttam   | R. I. p.   | 24  |
| 10. | M. I. p.   | 62:  | Sammaditthisuttam  | R. I. p.   | 46  |
| 11. | M. I. p.   | 192: | Rathavinitasuttam  | R. I. p.   | 145 |
| 12. | M. I. p.   | 235: | Mahahatthipadopamasuttam                                   | R. I. p.   | 184 |
| 13. | M. I. p.   | 360: | Mahavedallasuttam  | R. I. p.   | 292 |
| 14. | M. III. p. | 109: | Sevitabasevitabbasuttam                                    | R. III. p. | 45  |
| 15. | M. III. p. | 345: | Anathapindikovadasuttam                                    | R. III. p. | 258 |
| 16. | S. I. p.   | 189: | Sariputtasuttam,<br>Vangisasamyuttam                       | R. I. p.   | 189 |

## [V]

17. S. I. p. 190: Pavaranasuttam,  
Vangisasamyuttam R. I. p. 190
18. S. II. p. 33: Bhumijasuttam,  
Nidanasamyuttam R. I. p. 37
19. S. II. p. 41: Bhutasuttam,  
Nidanasamyuttam R. I. p. 47
20. S. II. p. 43: Kalarasuttam,  
Nidanasamyuttam R. I. p. 50
21. S. II. p. 228: Ghatasuttam,  
Bhikkhusamyuttam R. II. p. 275
22. S. II. p. 331: Yamakasuttam  
Khandhasamyuttam R. III. p. 109
23. S. II. p. 450: Vivekajasuttam,  
Sariputtasamyuttam R. III. p. 235
24. S. II. p. 450: Avitakkasuttam,  
Sariputtasamyuttam R. III. p. 236
25. S. II. p. 451: Pitisuttam, Sariputtasamyuttam  
R. III. p. 236
26. S. II. p. 451: Upekkhasuttam,  
Sariputtasamyuttam R. III. p. 237
27. S. II. p. 452: Akasanancayatanasuttam,  
Sariputtasamyuttam R. III. p. 237
28. S. II. p. 452: Vinnanancayatanasuttam,  
Sariputtasamyuttam R. III. p. 237

29. S. II. p. 452: Akincannayatanasuttam,  
Sariputtasamyuttam R. III. p. 237
30. S. II. p. 452; Nevasannanasannayatanasuttam,  
Sariputtasamyuttam R. III. p. 238
31. S. II. p. 453: Nirodhasamapattisuttam,  
Sariputtasamyuttam R. III. p. 238
32. S. III. p. 95: Sariputtasadhiviharikasuttam,  
Salayatanasamyuttam R. IV. p. 103
33. S. IV. p. 5. Sariputtasuttam,  
Maggasamyuttam R. V. p. 3
34. S. IV. p. 67: Vatthusuttam,  
Bojjhangasamyuttam R. V. p. 70
35. IV. p. 135: Mahapurisasuttam,  
Satipatthanasamyuttam R. V. p. 158
36. S. IV. p. 191: Pubbakotthakasuttam,  
Indriyasamyuttam R. V. p. 220
37. S. IV. p. 294: Pathamasariputtasuttam,  
Sotapattisamyuttam R. V. 346
38. S. IV. p. 295: Dutiyasariputtasuttam,  
Sotapattisamyuttam R. V. p. 347
39. S. IV. p. 324: Pathamaanathapindikasuttam,  
Sotapattisamyuttam R. V. p. 380
40. A. I. p. 60: Samacittavaggo R. I. p. 63

## [VII]

41. A. I. p. 108: Samiddhasuttam,  
Puggalavaggo R. I. p. 118
42. A. III. p. 20: Soppasuttam,  
Saraniyavaggo R. III. p. 298
43. A. III. p. 127: Devatasuttam,  
Devatavaggo R. III. p. 423
44. A. III. p. 179: Pathamaniddasasuttam,  
Devatavaggo R. IV. p. 34
45. A. IV. p. 20: Sihanadasuttam,  
Sihanadavaggo R. IV. p. 373
46. A. IV. p. 24: Saupadisuttam,  
Sihanadavaggo R. IV. p. 378
47. A. IV. p. 197: Pathamanalakapanasuttam,  
Yamakavaggo R. V. p. 122
48. A. IV. p. 199: Dutiyanalakapanasuttam,  
Yamakavaggo R. V. p. 125
49. U. p. 66: Brahmanasuttam,  
Bodhivaggo R. p. 3
50. U. p. 93: Sariputtasuttam,  
Nandavaggo R. p. 27
51. U. p. 112: Sariputtasuttam,  
Meghiyavaggo R. p. 43
52. U. p. 116: Sariputtaupasamasuttam,  
Meghiyavaggo R. p. 46

[ VIII ]

53. U. p. 154: Pathamalakuntakabhaddiyasuttam,  
Culavaggo R. p. 74
54. U. p. 154: Dutiyalakuntakabhaddiyasuttam,  
Culavaggo R. p. 74
55. S. IV. p. 138: Cundasuttam,  
Satipatthanasamyuttam R. V. p. 161

Some of the titles in this volume are given as they are in Pali and some of them have been translated into Nepali. Sub-titles have also been introduced wherever necessary to enable readers to have a clear understanding of the episodes as they are found in this volume. Foot notes have also been given wherever necessary for the clarification of the main discourses as they are available in the commentaries (Atthakathas).

An attempt has been made to include the contents of the main discourses and the index of the special words and proper-names at the end of the volume, in alphabetical order, with a view to make it convenient for the reader to locate the subject of his choice. The reference materials used for the preparation of this volume have all been taken from the edition of the Tripitakas published in Devanagari script by Nalanda Pali Institute of India and the commentaries published by Hewawitarana in Sri Lanka in Sinhalese script.

## [IX]

The present volume is the twenty seventh, publication of the Ananda Kuti Vihara Trust and 21st in the "Buddha's time" series, 2nd in the series "The lives of the Sravakas of Buddha's time". It is the first volume of "The life of Venerable Sariputra Mahathera".

Hearty thanks are due to Prof. Vatu Krishnaa for his kind co-operation over many years in reading proofs, to Ven. Kumara Kashyapa for his untiring effort in preparing the word-list, to Prof. Asha Ram Shakya for his translation of the preface into English and also to Mr. Khadga Bahadur Upasaka for his co-operation in bringing proofs from the press. Finally I would like to express my gratitude to Bhikkhu Maitri the Hon. Secretary, and other members of the Ananda Kuti Vihara Trust for their kind publication of this volume.

"Long live the Buddha's Teachings"

**Bhikkhu Amritananda**

Ananda Kuti Vihara  
Swayambu Hill,  
Kathmandu, Nepal.  
5th Feb. 1983  
Phone : 14420



ममो तस्स भववतो अरहतो सम्मासग्गुद्धरस ।

## प्राक्कथन

२०३१ साल भाद्र २५ गते प्रकाशित भएको बुद्धकाल्पन  
श्रावक-चरित भाग-१ को प्राक्कथनमा उल्लेख गरेर अं प्रस्तुत श्रावक-  
चरित भाग-२ मा भगवान् बुद्धका प्रथम अग्रश्रावक हुनु भएका  
सारिपुत्र स्थविरको सम्बन्धमा त्रिपिटकमा पाइएका मूल सूत्रहरूको  
संग्रह यसमा एकत्रित गरिदिएको छ । हुनत यस संग्रहमा जम्मे सूत्रहरू  
संग्रहित भएका छैनन् ।

सारिपुत्र स्थविरको सम्बन्धमा जम्मा १५८ मूल सूत्रहरू  
संकलन गरेको छ । यिनीहरूलाई मैले तीन भागमा विभाजन गरेको छु ।  
नस्त—(१) श्रावस्तीमा मात्र घटेका सूत्रहरूको एक भाग, (२) विभिन्न  
जन्य स्थानहरूमा घटेका सूत्रहरूको एक भाग र (३) स्थान नतोकिएका  
सूत्रहरूको एक भाग । यसरी जम्मा तीन भागमा विभाजित गरेको छु ।  
तीमध्ये प्रस्तुत पुस्तकमा पहिलो एक सूत्र बाहेक अरु सबै श्रावस्तीमा

घटेका सूत्रहरूको संग्रह गरेको छु । यसमा जम्मा पचपन्न (५५) वटा सूत्रहरूको अनुवाद छ ।

प्रस्तुत पुस्तक साँच्चैकै बुद्धधर्म अध्ययन गर्न चाहने महानुभावहरूको निमित्त अत्यन्त उपकारी हुनेछ भन्ने ठानेको छु । विशेषगरी यसमा धेरैजसो बुद्धका सिद्धान्त तथा बुद्धदर्शन सम्बन्धीका कुराहरू समावेश भएका छन् ।

अघि अधिका ग्रन्थहरूमा जसरी प्रत्येक पात्रको खोजपूर्ण परिचय प्रस्तुत गरेको थिएँ त्यस्तैगरी प्रस्तुत सारिपुत्र स्थविरको बारेमा पनि खोजपूर्ण परिचय लेख्ने विचार गरेको छु । तर यो काम सम्भवतः यस संग्रहको तेस्रो भागमा अथवा अलग्गै एक स्वान्तो पुस्तिकाको रूपमा प्रकाशित गर्ने विचार राखेको छु ।

खोजगरी एकत्रित गरेका सूत्रहरूको अनुवाद गर्ने कार्य २०३१ सालमा शुरु गरेको थिएँ । किन्तु सबै अनुवादको कार्य सिध्याउन सकेको थिइन । अतः फेरि यसमा हात राखी यसै सालको भाद्र महीनामा मात्र सबै अनुवादकार्य समाप्त गर्न सकें र प्रथम भागको छपाइको शुरु यही आश्वीन महीनादेखि मात्र हुन थाल्यो ।

यस संग्रहको अगाडि राखेका सूत्रहरू ग्रन्थको क्रमानुसार राखिदिएको छु । जस्तै—महावग्ग, चुल्लवग्ग, पाचित्थिय इत्यादि । यस अनुसार श्रावस्तीमा घटेका सूत्रहरू मात्र यस संग्रहमा यसरी समावेश गरेको छु—

|                       |   |                                |
|-----------------------|---|--------------------------------|
| (१) महावग्गपालिवाट    | — | ४ वटा                          |
| (२) चुल्लवग्गपालिवाट  | — | २ वटा                          |
| (३) पाचित्थियपालिवाट  | — | १ वटा                          |
| (४) मज्झिमनिकायवाट    | — | ८ वटा                          |
| (५) संयुत्तनिकायवाट   | — | २५ वटा                         |
| (६) अङ्गुत्तरनिकायवाट | — | ९ वटा र                        |
| (७) उदानपालिवाट       | — | ६ वटा गरी जम्मा                |
|                       |   | पचपन्न (५५) वटा सूत्रहरू छन् । |

यी पचपन्न (५५) सूत्रहरूका नामहरू यसप्रकार छन्—

१. महा. व. पा. पृ. ३८: सारिपुत्तमोग्गल्लानपब्बज्जाकथा,  
महाखन्धकं; अ. क. III.  
पृ. १०२२, पृ. १
२. महा. व. पा. पृ. २३२: पटिग्गहितादिअनुजाननादि,  
भेसज्जवखन्धकं; अ. क. III.  
पृ. ११५७, पृ. १२
३. महा. व. पा. पृ. ३८७: अट्टारसवत्थु,  
कोसम्बकवखन्धकं; पृ. १५
४. महा. व. पा. पृ. ३८४: अट्टारसवत्थुकथा,  
कोसम्बकवखन्धकं; पृ. २९४

१. यसै पुस्तकको पृष्ठ ।

४. चुल्ल. ब. पा. पृ. २५४: अग्गासनादि अनुजानना,  
सेनासनवखन्धकं; पृ. १७
५. चुल्ल. ब. पा. पृ. २६७: अवेमङ्गियवत्थु,  
सेनासनवखन्धकं; पृ. २३
६. पाचि. पा. पृ. १११: आवासथसम्पत्त सारिपुत्तबत्थु,  
पाचित्तियवखन्धकं;  
अ. क. II. पृ. ८२९, पृ. २९
७. म. नि. I. पृ. १८: घम्मदायादमुत्तं,  
अ. क. I. पृ. ८१, पृ. ३१
८. म. नि. I. पृ. ३३: अङ्गणमुत्तं,  
अ. क. I. पृ. १२४, पृ. ३७
९. म. नि. I. पृ. ६२: सम्मादिट्ठिमुत्तं,  
अ. क. I. पृ. १७७, पृ. ३०
१०. म. नि. I. पृ. १९२: रथविनीतमुत्तं,  
अ. क. II. पृ. १११, पृ. ७८
११. म. नि. I. पृ. २३५: महाहत्थिपक्षोपममुत्तं,  
अ. क. II. पृ. १८२, पृ. ८८
१२. म. नि. I. पृ. ३६०: महावेदल्लमुत्तं,  
अ. क. II. पृ. २७८, पृ. १००
१३. म. नि. III. पृ. १०९: सेवितब्बासेवितब्बमुत्तं,  
अ. क. IV. पृ. ७०, पृ. १२०

१४. म. नि. III. पृ. ३४५: अनाथपिण्डकोवादमुत्तं,  
अ. क. IV. पृ. २०४, पृ. १३३
१५. सं. नि. I. पृ. १८९: सारिपुत्तमुत्तं, वङ्गीससंयुत्तं;  
अ. क. I. पृ. २१२, पृ. १३४
१६. सं. नि. I. पृ. १९०: पवारणमुत्तं, वङ्गीससंयुत्तं;  
अ. क. I. पृ. २१३, पृ. १३७
१७. सं. नि. II. पृ. ३३: भूमिजमुत्तं, निदानसंयुत्तं;  
अ. क. II. पृ. ४३, पृ. १४१
१८. सं. नि. II. पृ. ४१: भूतमुत्तं, निदानसंयुत्तं;  
अ. क. II. पृ. ४५, पृ. १४९
१९. सं. नि. II. पृ. ४३: कलारमुत्तं, निदानसंयुत्तं;  
अ. क. II. पृ. ४६, पृ. १५५
२०. सं. नि. II. पृ. २२८: घटमुत्तं, भिक्खुसंयुत्तं;  
अ. क. II. पृ. १७१, पृ. १६६
२१. सं. नि. II. पृ. ३३१: यमकमुत्तं, खन्धसंयुत्तं;  
अ. क. II. पृ. २२६, पृ. १७०
२२. सं. नि. II. पृ. ४५०: विवेकजमुत्तं, सारिपुत्तसंयुत्तं;  
अ. क. II. पृ. २५२, पृ. १८३
२३. सं. नि. II. पृ. ४५०: अवितथकमुत्तं, सारिपुत्तसंयुत्तं; पृ. १८५
२४. सं. नि. II. पृ. ४५१: पीतिसुत्तं, सारिपुत्तसंयुत्तं; पृ. १८७
२५. सं. नि. II. पृ. ४५१: उपेक्खामुत्तं, सारिपुत्तसंयुत्तं; पृ. १८९

२६. सं. नि. II. पृ. ४५२: आकाशानञ्जायतनमुत्तं,  
सारिपुत्तसंयुत्तं; पृ. १२१
२७. सं. नि. II. पृ. ४५२: विञ्जाणञ्जायतनमुत्तं,  
सारिपुत्तसंयुत्तं; पृ. १२३
२८. सं. नि. II. पृ. ४५२: आकिञ्चञ्जायतनमुत्तं,  
सारिपुत्तसंयुत्तं; पृ. १२४
२९. सं. नि. II. पृ. ४५२: नेवसञ्जानासञ्जायतनमुत्तं,  
सारिपुत्तसंयुत्तं; पृ. १२७
३०. सं. नि. II. पृ. ४५३: निरोधसमापत्तिमुत्तं,  
सारिपुत्तसंयुत्तं; पृ. १२९
३१. सं. नि. III. पृ. ९५: सारिपुत्तसद्विवाहारिकमुत्तं,  
सलायतनसंयुत्तं; पृ. २०१
३२. सं. नि. IV. पृ. ५: सारिपुत्तमुत्तं, मगसंयुत्तं;  
अ क III पृ १०९, पृ. २०४
३३. सं. नि. IV. पृ. ६७: वत्थुमुत्तं, बोञ्झसंयुत्तं;  
अ क III. पृ. १२६, पृ. २०६
३४. सं. नि. IV. पृ. १३५: महापुरिसमुत्तं,  
सतिपट्टानसंयुत्तं; पृ. २१९
३५. सं. नि. IV. पृ. १९१: पुब्बकोट्टकमुत्तं, इन्द्रियसंयुत्तं;  
अ. क. III. पृ. १९५, पृ. २२१
३६. सं. नि. IV. पृ. २९४: पठमसारिपुत्तमुत्तं,  
सोतापत्तिसंयुत्तं; पृ. २२३

३७. सं. नि. IV. पृ. २९५: द्वुतियसारिपुत्तसुत्तं, सोतापत्तिसंयुत्तं;  
अ. क. III. पृ. २१५, पृ. २२५
३८. सं. नि. IV. पृ. ३२४: पठमअनाथपिण्डिकसुत्तं, सोतापत्ति-  
संयुत्तं; अ. क. III. पृ. २२२, पृ. २२७
३९. अं. नि-२, पृ. ६०: समच्चित्तवग्गो,  
अ. क. I. पृ. ३१३, पृ. २८८
४०. अं. नि-३, पृ. १०८: समिद्धसुत्तं, पुग्गलवग्गो;  
अ. क. I. पृ. ३५३, पृ. २३४
४१. अं. नि-६, पृ. २०: सोप्पसुत्तं, सारणीयवग्गो;  
अ. क. II. पृ. ६५८, पृ. २४३
४२. अं. नि-६, पृ. १२७: देवतासुत्तं, देवतावग्गो;  
अ. क. II. पृ. ६९२, पृ. २४१
४३. अं. नि-७, पृ. १७९: पठमनिद्दससुत्तं, देवतावग्गो;  
अ. क. II. पृ. ७००, पृ. २५४
४४. अं. नि-९, पृ. २०: सीहनादसुत्तं, सीहनादवग्गो;  
अ. क. II. पृ. ७९६, पृ. २५८
४५. अं. नि-९, पृ. २४: सउपादिसुत्तं, सीहनादवग्गो;  
अ. क. II. पृ. ७६८, पृ. २६६
४६. अं. नि-१०, पृ. १९७: पठमनलकपानसुत्तं,  
यमकवग्गो; पृ. २७६
४७. अं. नि-१०, पृ. १९९: द्वुतियनलकपानसुत्तं,  
यमकवग्गो; पृ. २७९

४८. उदा. पा. पृ. ६६: ब्राह्मणमुत्तं, बोधिवग्गो;  
अ. क. पृ. ३९, पृ. २८२
४९. उदा. पा. पृ. ९३: सारिपुत्तमुत्तं, नन्दवग्गो;  
अ. क. पृ. १३१, पृ. २८४
५०. उदा. पा. पृ. ११२: सारिपुत्तमुत्तं, मेघियवग्गो;  
अ. क. पृ. १७९, पृ. २८६
५१. उदा. पा. पृ. ११६: सारिपुत्तउपसममुत्तं, मेघियवग्गो;  
अ. क. पृ. १९०, पृ. २८८
५२. उदा. पा. पृ. १५४: पठमलकुण्टकमद्दियमुत्तं,  
चूलवग्गो; अ. क. पृ. २५३, पृ. २९०
५३. उदा. पा. पृ. १५४: दुत्तियलकुण्टकमद्दियमुत्तं,  
चूलवग्गो; अ. क. पृ. २५५, पृ. २९२
५५. सं. नि. IV. पृ. १३८: चुन्दमुत्तं, सतिपट्टानसंयुत्तं;  
अ. क. III. पृ. १७२, पृ. २९७

सूत्रहरूको नामकरण केही पालीमा भए जस्तै र केही नेपाली भाषा अनुसार अगाडि राखिदिएको छ । सूत्रको बीच बीचमा कुरा छुट्याउनको निमित्त विषय अनुसार उपशीर्षकहरू पनि राखिदिएको छ । यसबाट पाठकहरूलाई विषय खोज्न सजिलो हुनेछ भन्ने विश्वास गरेको छ । आवश्यक सम्भेको ठाउँहरूमा मूल सूत्रको सम्बन्धमा अर्थकथाले दिएका स्पष्टिकरणहरू पार्दाटिप्पणीमा उल्लेख गरेको छ ।



आफूले चाहेको विषय सम्बन्धी कुरा चाँडै खोज्न सक्नु भन्ने विचारले विषय-सूचीको अलावा ग्रन्थको अन्त्यमा संज्ञाशब्दहरूको खास खास शब्दहरूको तथा गाथाहरूको सूची पनि अकारादि क्रमानुसार राखिदिएको छ ।

यस संग्रहको निमित्त प्रयोग गरेका मूलपालिका ग्रन्थहरू सबै नालन्दा पालि महाविद्यालय, भारतबाट प्रकाशित देवनागरी लिपिका पालि पुस्तकहरू हुन् र अर्थकथाहरू चाहिँ सिंहल लिपिमा लंकामा प्रकाशित भएका पुस्तकहरू हुन् ।

प्रस्तुत पुस्तक आनन्द कुटी बिहार गुठीको प्रकाशन क्रमको २७ सौं पुस्तक हो र बुद्धकालीन संग्रहको २१ सौं ग्रन्थ तथा बुद्धकालीन श्रावक-चरितको भाग-२ हो भने सारिपुत्र-चरितको पहिलो भाग हो भनी बुझ्नुपर्छ ।

दशौं वर्षदेखि सहयोग गरी आउनु भएका भाषा संशोधन सहित प्रूफ आदि हेरिदिनु हुने प्राध्यापक श्री वटुकृष्णज्यूलाई, शब्दावली आदि प्रारम्भिक लेखाइको काम गरिदिनु हुने आयुष्मान् कुमार काश्यपलाई र दिनहुँ भैं प्रूफ ल्याउने-लैजाने काममा सहयोग गरिदिनु हुने श्री खड्गबहादुर उपासकलाई तथा प्रस्तुत पुस्तकको प्राक्कथनलाई अंग्रेजीमा रूपान्तर गरिदिनु भएकोमा प्राध्यापक श्री आशाराभ शाक्य, एम. ए. लाई पनि हादिक धन्यवाद दिई पुष्पानुमोदन गरेको छ । अन्त्यमा आनन्द कुटी बिहार गुठीका तरफबाट प्रस्तुत पुस्तक

[ २६ ]

प्राक्कथन

प्रकाशित गरिदिएकोमा गुठीका सदस्य सचिव आयुष्मान् मैत्री भिक्षु  
लगाएत गुठीका सबै सदस्यहरूलाई हादिक धन्यवाद ज्ञापन गरेको छु ।

“चिरं तिष्ठतु सद्धम्मो”

— भिक्षु अमृतानन्द

आनन्द कुटी ब्बिहार,  
स्वयम्भू, काठमाडौं,  
नेपाल ।

२०३९ माघ २२ गते  
फोन नं. १४४२०

## मूल ग्रन्थहरू—

- (१) महावग्गपालि ।
  - (२) चुल्लवग्गपालि ।
  - (३) पाचित्तिथपालि ।
  - (४) मज्झिमनिकायपालि ।
  - (५) संयुत्तनिकायपालि ।
  - (६) अङ्गुत्तरनिकायपालि ।
  - (७) उदानपालि ।
-

## सहायक ग्रन्थहरू—

- सम्बन्तपासादिका । (नालन्दा प्रकाशन)  
पञ्चसूदनी । (हेवावितारण प्रकाशन)  
सारत्थप्पकासिनी । (हेवावितारण प्रकाशन)  
मनोरथपूरणी । (हेवावितारण प्रकाशन)  
परमत्थदीपनी । (हेवावितारण प्रकाशन)  
विभङ्गपालि । (नालन्दा प्रकाशन)  
सुत्तनिपातपालि । (नालन्दा प्रकाशन)  
पटिसम्भिमदासगपालि । (नालन्दा प्रकाशन)  
सद्धम्मपकासिनी । (हेवावितारण प्रकाशन)  
सम्मोहविनोदनी । (नालन्दा प्रकाशन)  
धम्मसङ्गणि । (पी. बि. बापत)  
दौघनिकायपालि । (नालन्दा प्रकाशन)  
विसुद्धिमग्गो । (हेवावितारण प्रकाशन)  
बुद्धकालीन भारतीय भूगोल । (डा भरतसिंह उपाध्याय)  
पुंगलपञ्जतिपालि । (नालन्दा प्रकाशन)

## संकेत-शब्दको अर्थ—

अं. अ. क. } = अङ्गुत्तरनिकाय अर्थकथा ।  
अं. नि. अ. क. }

अं. नि. = अङ्गुत्तरनिकाय ।

अ. क. = अट्टकथा ।

अथ. सा. = अणुसालिनी ।

उदा. पा. = उदानपालि ।

उदा. वा. अ. क. = उदानपालि अर्थकथा ।

चुल्ल. व. पा. = चुल्लवग्गपालि ।

दी. नि. = दीघनिकाय ।

दी. नि. अ. क. = दीघनिकाय अर्थकथा ।

धम्म. सं. = धम्मसङ्गणि ।

धम्म. व. अ. क. = धम्मवद अर्थकथा ।

वा. पा. = नालन्दापालि ।

वटि. म. वा. = वटिसम्मिदामग्गपालि ।

वपं. वृ. = वपस्सूदनो ।

वाचि. वा. = वाचित्थिपालि ।

पुग्ग. पा. = पुग्गलपञ्चत्ति ।


पटि. ध. अ. क. = पटिसम्मिदामग्ग अट्टकथा ।

- बु. ष. = बुद्धकालीन गृहस्थीहरू ।  
 बु. ष. = बुद्धकालीन परिव्राजक ।  
 बु. ब्र. = बुद्धकालीन ब्रह्मादिदेव ।  
 बु. ब्रा. = बुद्धकालीन ब्राह्मण ।  
 बु. म. = बुद्धकालीन महिलाहरू ।  
 बु. श्रावि. च. = बुद्धकालीन श्राविका चरित ।  
 बु. भा. भू. = बुद्धकालीन भारतीय भूगोल ।  
 बु. रा. = बुद्धकालीन राजपरिवार ।  
 बु. श्रा. च. = बुद्धकालीन श्रावक चरित ।  
 विभं. वा. = विभङ्गपालि ।  
 वि. भं. अ. क. = विभङ्गअट्टकथा ।  
 विसु. म. = विसुद्धिमग ।  
 सम. पा. = समन्तपासादिका ।  
 म. नि. अ. क. = मज्झिमनिकाय अट्टकथा ।  
 म. नि. = मज्झिमनिकाय ।  
 मनो. र. पू. = मनोरथपुराणी ।  
 महा. व. पा. = महावग्गपालि ।  
 सं. नि. = संयुत्तनिकाय ।  
 सं. नि. अ. क. = संयुत्तनिकाय अट्टकथा ।  
 सम्मो. वि. = सम्मोहविनोदनी ।  
 सुत्त. नि. = सुत्तनिपात ।

## त्रि-पिटक-सूची

| सुत्तपिटक :       | विनयपिटक :      | अभिधम्मपिटक :    |
|-------------------|-----------------|------------------|
| १-दीर्घनिकाय      | १-पाराजिकपालि   | १-धम्मसङ्गणि     |
| २-मज्झिमनिकाय     | २-पाचित्तियपालि | २-विमङ्ग         |
| ३-संयुत्तनिकाय    | ३-महावग्गपालि   | ३-धातुकथा        |
| ४-अङ्कगुत्तरनिकाय | ४-चुल्लवग्गपालि | ४-पुराणलपञ्जत्ति |
| ५-खुट्ठकनिकाय     | ५-परिवारपालि    | ५-कथावत्थु       |
|                   |                 | ६-यमक            |
|                   |                 | ७-पट्टान         |

|                     |   |
|---------------------|---|
| (१) खुट्ठकपाठ       |  |
| (२) धम्मपद          |   |
| (३) उदान            |   |
| (४) इतिवृत्तक       |   |
| (५) सुत्तनिपात      |   |
| (६) विमानवत्थु      |   |
| (७) पेतवत्थु        |   |
| (८) थेरगाथा         |   |
| (९) थेरीगाथा        |   |
| (१०) ज्ञातक         |   |
| (११) निद्देस        | { १-महानिद्देस<br>{ २-चुल्लनिद्देस  |
| (१२) पटिसम्भिवामग्ग |   |
| (१३) अपदान          |   |
| (१४) बुद्धवंस       |   |
| (१५) चरियापिटक      |   |

# विषय - सूची

|  | पृष्ठः |
|--|--------|
| प्रकाशकीय                                      |        |
| प्राक्कथन                                      |        |
| १. सारिपुत्र मोद्गल्यायन प्रब्रज्या            | १      |
| धर्मचक्षु लाभ                                  | १      |
| मोद्गल्यायनकहाँ                                | २      |
| उपसम्पदात्व                                    | ९      |
| २. शरीरडाह रोग                                 | १२     |
| ३. कौशम्बिक मिधुहरूप्रति कस्तो व्यवहार गर्ने ? | १५     |
| ४. अद्यासन र अप्रभोजन                          | १७     |
| तित्तिर जातक                                   | १९     |
| ५. सारिपुत्रप्रति दोषारोपण                     | २३     |
| बाँड फाँड गर्न नहुने वस्तु                     | २६     |
| ६. भोकं बस्तुभयो                               | २९     |
| ७. धर्मदायाद होऊ                               | ३१     |
| सारिपुत्रको उपदेश                              | ३३     |
| कतिसम्म एकान्तवास बस्ने हुन्नन् ?              | ३३     |



|                                   |               |
|-----------------------------------|---------------|
|                                   | <b>पृष्ठः</b> |
| कतिमम्म एकान्तवास बस्ने हुन्छन् ? | ३४            |
| मध्यममार्ग                        | ३६            |
| ८. क्लेशयुक्त विचार हुने व्यक्ति  | ३८            |
| मौद्गल्यायनको प्रश्न              | ३९            |
| अङ्गण कसलाई भन्दछन् ?             | ४५            |
| मौद्गल्यायनको उपमा                | ४७            |
| ९. सम्यक्दृष्टि भनेको कस्तो हो ?  | ५०            |
| जहिले कुशलाकुरालको भूल जान्नेछ    | ५२            |
| जहिले आहारसमुदय निरोधलाई जान्नेछ  | ५४            |
| जब आर्यसत्त्वलाई जान्नेछ          | ५९            |
| जब जराभरणलाई जान्नेछ              | ६१            |
| जब जन्मनिरोधलाई जान्नेछ           | ६२            |
| जब भवनिरोधलाई जान्नेछ             | ६४            |
| जब उपादान समुदय जान्नेछ           | ६५            |
| जब तृष्णा समुदयलाई जान्नेछ        | ६६            |
| जब वेदना समुदयलाई जान्नेछ         | ६७            |
| जब स्पर्श समुदयलाई जान्नेछ        | ६८            |
| जब षडापतन समुदयलाई जान्नेछ        | ७०            |
| जब नामरूप समुदयलाई जान्नेछ        | ७१            |
| जब विज्ञान समुदयलाई जान्नेछ       | ७२            |

|   | <b>पृष्ठ:</b> |
|---|---------------|
| जब संस्कार निरोधलाई जान्नेछ                     | ७३            |
| जब अविदद्या समुदयलाई जान्नेछ                    | ७४            |
| जब आत्मबलाई जान्नेछ                             | ७६            |
| <b>१०. केको निमित्त ब्रह्मचर्य पालन गर्ने ?</b> | <b>७८</b>     |
| सारिपुत्र मन्त्राणिपुत्रकहाँ गए                 | ८०            |
| किन ब्रह्मचर्यवास गर्ने ?                       | ८१            |
| अनुपादान परिनिर्वाण भनेको के हो ?               | ८३            |
| रथको उपमा                                       | ८५            |
| परस्पर अनुमोदन                                  | ८६            |
| <b>११. महाहस्तीपद उपमा</b>                      | <b>८८</b>     |
| दुःखआर्यसस्य                                    | ८९            |
| <b>१२. महाप्रश्नोत्तर</b>                       | <b>१००</b>    |
| कहिले प्रज्ञावान् हुन्छ ?                       | १००           |
| विज्ञान र वेदना भनेको कस्तो हो ?                | १०१           |
| मनःविज्ञानले के जान्नुपर्छ ?                    | १०४           |
| सम्यक्दृष्टि                                    | १०६           |
| पुनर्भवमा उत्पन्न हुने                          | १०७           |
| प्रथमध्यान                                      | १०८           |
| पञ्चेन्द्रियको प्रतिशरण को हुन्छ ?              | ११०           |
| पञ्चेन्द्रियको आधार के हो ?                     | ११०           |

|   | <b>पृष्ठः</b> |
|---|---------------|
| संज्ञावेदयितनिरोध समापत्ति                | १११           |
| चित्तविमुक्तिसमाधि                        | ११३           |
| १३. सेवनीय र असेवनीय धर्महरू              | १२०           |
| सारिपुत्रको व्याख्या                      | १२१           |
| १४. रोगग्रस्त अनार्यापिण्डकलाई उपदेश      | १३३           |
| १५. मैनाको जस्तो आवाज हुने सारिपुत्र      | १३४           |
| १६. भगवान्को उपोसथ पवारणा                 | १३७           |
| १७. आयुष्मान् भूमिजको प्रश्न              | १४१           |
| कर्मवादीहरू                               | १४१           |
| स्पर्शको कारणले सुखदुःख हुन्छ             | १४२           |
| स्पर्श बाहेक सुखदुःखको कारण छैन           | १४४           |
| त्रैद्वारिक सञ्चेतना                      | १४५           |
| १८. सारिपुत्रसँग भगवान्को प्रश्न          | १४९           |
| आहार निरोधद्वारा स्कन्ध निरोध             | १५१           |
| १९. कलारक्षत्री भिक्षुको प्रश्न           | १५५           |
| सारिपुत्रसँग बुद्धको प्रश्न               | १५५           |
| प्रतित्यसमुत्पाद                          | १५८           |
| सारिपुत्रको सिंहनाद                       | १६२           |
| सारिपुत्रले धर्मधातु सुप्रतिवेध गरेका छन् | १६२           |

|   | <b>पृष्ठः</b> |
|---|---------------|
| २०. आयुष्मान् महामोद्गत्यायनसंग         | १६६           |
| २१. यमक भिक्षुको गलत धारणा              | १७०           |
| सारिपुत्र महास्थविरको प्रश्न            | १७३           |
| यमक भिक्षुलाई धर्मावबोध                 | १७५           |
| बधकको उपमा                              | १७७           |
| अश्रुतवान्‌ले 'रूप' आत्मा मनी ठान्दछ    | १७८           |
| श्रुतवान्‌ले 'आत्मा हो' भन्ने ठान्दैन   | १८०           |
| २२. प्रथमध्यानमा बस्छु                  | १८३           |
| २३. द्वितीयध्यानमा बस्छु                | १८५           |
| २४. तृतीयध्यानमा बस्छु                  | १८७           |
| २५. चतुर्थध्यानमा बस्छु                 | १८९           |
| २६. आकाशान्त्यायतनमा बस्छु              | १९१           |
| २७. विज्ञानन्त्यायतनमा बस्छु            | १९३           |
| २८. आकिञ्चन्यायतनमा बस्छु               | १९५           |
| २९. नैवसंज्ञानासंज्ञायतनमा बस्छु        | १९७           |
| ३०. निरोधसमापत्तिमा बस्छु               | १९९           |
| ३१. आयुष्मान् सारिपुत्रसंग बस्ने भिक्षु | २०१           |
| ३२. कल्याण मित्रता                      | २०४           |
| ३३. सप्तबोधयङ्ग                         | २०६           |
| जुन बोध्यङ्ग चाहन्छु उसैमा बस्नसक्छु    | २१६           |

|  |     |
|--|-----|
| ३४. कहिले महापुरुष हुन सब्छ ?                  | २१९ |
| ३५. श्रद्धेन्द्रियको भाविताद्वारा अमृतमा बुग्छ | २२१ |
| ३६. कति गुणले स्त्रोतापन्न हुन्छ ?             | २२३ |
| ३७. स्त्रोतापन्न भनेको के हो ?                 | २२५ |
| ३८. खिरामी अनाथपिण्डकलाई उपदेश                 | २२७ |
| ३९. मित्री-बाहिरी संयोजनहरू                    | २२८ |
| समचित्त देवताको बुद्धसँग प्रार्थना             | २३१ |
| ४०. को सुन्दरतर लाग्छ ?                        | २३४ |
| महाकोट्टिकको प्रश्न                            | २३८ |
| भगवान्को मन्तव्य                               | २४१ |
| ४१. सूर्योदयसम्म सुत्ने भिक्षु                 | २४३ |
| ४२. परिहानी नहुने कारण                         | २४९ |
| ४३. वर्ष गन्तिले मात्र ब्रह्मचर्य पूरा हुन्न   | २५४ |
| ४४. सिङ् भाँचिएको साँढे भैं                    | २५८ |
| ४५. सउपादानीहरू नरकमा पर्छन्                   | २६६ |
| ४६. श्रद्धा नहुनेको कुशलधर्म हानी हुन्छ        | २७६ |
| ४७. धर्म नसुन्नेको कुशलधर्म हानी हुन्छ         | २७९ |
| ४८. कसरी ब्राह्मण हुन्छ ?                      | २८२ |
| ४९. पत्रंत समान अचल                            | २८४ |
| ५०. सन्तुष्टिता                                | २८६ |

[ ३८ ]

|  | पृष्ठः |
|--|--------|
| ५१. शान्तिपदको प्रत्यवेक्षणा           | २८०    |
| ५२. लकुष्टकमद्रीयलाई उपदेश (क)         | २९०    |
| ५३. लकुष्टकमद्रीयलाई उपदेश (ख)         | २९२    |
| ५४. धर्मवादी र अधर्मवादी कसलाई भन्ने ? | २९४    |
| ५५. सारिपुत्र-परिनिर्वाण               | २९७    |
| नामावली                                | ३०२    |
| शब्दावली                               | ३१०    |
| गाथा-सूची                              | ३६३    |



\_\_\_\_\_

# बुद्धकालीन श्रावक-चरित

[ भाग-२ ]

सारिपुत्र-चरित  
( भाग-१ )

नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स ।

मूल पालि—

## १. सारिपुत्र मौद्गल्यायन प्रब्रज्या

त्यसबखत सञ्जय परिव्राजक अढाइशय परिव्राजकहरू भएको महत् परिषवसंग राजगृहमा बस्दथे' ।

त्यसबखत सारिपुत्र मौद्गल्यायनपरिव्राजकहरू सञ्जय परिव्राजककहाँ ब्रह्मचर्य पालन गर्दथे । उनीहरूले—“जसले पहिले अमृत प्राप्त गर्नेछ उसले अर्कोलाई बताउनु पर्छ” भन्ने वाचा गरेका थिए ।

## धर्मचक्षु लाभ

आयुष्मान् अध्वजित्<sup>१</sup> (अस्सजि) पूर्वान्ति समयमा (चीवर) पहिरो पात्र-चीवर ग्रहणगरी अगाडि-पछाडि जाँदा यताउता हेर्दा

---

१. महा. व. पा. पृ. ३८: सारिपुत्तमोगल्लान पब्बञ्जाकथा, अ. क.

III. पृ. १०२२.

२. पञ्चवर्गीय भिक्षुहरूमध्येका एक र सत्रैभन्दा बान्छा पनि हुन् ।



खुमच्याउंदा र पसादा प्रियंकर ढंगले ईर्यापथ सम्पन्न भई तलतिर हेरी—राजगृहमा भिक्षाटनार्थ पस्नुभयो ।

सारिपुत्रपरिभ्राजकले आयुष्मान् अश्वजित्त्वाहं अगाडि-पछाडि जाँदा, यताउता हेदा, खुमच्याउंदा र पसादा प्रियंकर ढंगले ईर्यापथ सम्पन्न भई तलतिर हेरी राजगृहमा भिक्षाटनार्थ गइरहेको देखे । देखेपछि (उनको मनमा) यस्तो लाग्यो—

“यो लोकमा जो अरहन्त वा अरहत्मार्गमा सम्पन्न छन् तिनीहरूमध्येमा अवश्यमेव यी भिक्षु एक होलान् । (अतः) किन म उनीकहाँ गई—‘आवुसो ! तिमि कसलाई गुरु मानी पत्रजित भएका हौ ? तिम्रा गुरु कोहुन् ? कसको धर्म तिमि रचाउँछौ ?’ भनी न सोधूँ ?”

त्यसपछि सारिपुत्रपरिभ्राजकत्वाहं यस्तो लाग्यो—

“घरघरपिच्छे भिक्षाटन् गरिरहेको बेलामा यी भिक्षुसँग प्रश्न सोध्नु ठीक छैन । चाहिनेले बाटो खोज्नुपर्छ भने भैं किन म यी भिक्षुको पछि पछि न लागूँ ।”

आयुष्मान् अश्वजित् राजगृहमा भिक्षाटन्द्वारा भिक्षा प्राप्त गरी फर्कनु भयो ।

सारिपुत्रपरिभ्राजक पनि जहाँ आयुष्मान् अश्वजित् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् अश्वजित्सँग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता गरिसके पछि एक छेउमा उभिए । एक छेउमा

उभिएका सारिपुत्रपरिव्राजकले आयुष्मान् अश्वजित्लाई यस्तो भने—

“आवुसो ! तपाइका इन्द्रियहरू अतिप्रसन्न छन्, छविवर्ण परिशुद्ध तथा उज्वल छ। आवुसो ! तपाइ कसलाई गुरु मानी प्रव्रजित हुनु भएको हो ? तपाइको गुरु को हुनुहुन्छ ? कसको धर्म तपाइ रुचाउनु हुन्छ ?”

“आवुसो ! शाक्यकुलबाट प्रव्रजित हुनु भएका शाक्यपुत्र महाश्रमण हुनुहुन्छ। वहाँ भगवान्लाई नै गुरु मानी प्रव्रजित भएकोहुँ। वहाँ भगवान् नै मेरा गुरु हुनुहुन्छ। वहाँकै धर्म म रुचाउँछु।”

“वहाँ आयुष्मान् शास्ता के वादी हुनुहुन्छ नि ? वहाँले के भन्नुहुन्छ नि ?”

“आवुसो ! म नयाँछु; प्रव्रजित भएको धेरै भएको छैन र यस धर्ममा आएको पनि धेरै भएको छैन। म तपाइलाई सविस्तर धर्मदेशना गर्न सकिदैन। त्यसैले तपाइलाई म संक्षेपरूपमा अर्थ (= सारांश) भन्दछु।”

अनि सारिपुत्रपरिव्राजकले आयुष्मान् अश्वजितलाई “आवुसो ! हुन्छ” भन्दै यस्तो भने—

“अप्यं वा बहूं वा भासस्सु अत्थं येव मे ब्रूहि ।  
अत्थेन मे अत्थो किं काहसि व्यञ्जनं<sup>१</sup> बहुं<sup>२</sup>ति ॥”

१. सिंहल र रोमनमा: ‘व्यञ्जनं’ ।

अर्थ—

“थोरें वा धेरें भन्नुहोस्, अर्थ (=सारांश) मात्रै म चाहन्छु, बहुव्यञ्जन (= धेरें व्याख्यान) को के प्रयोजन ?”

अनि आयुष्मान् अश्वजित्त्वे सारिपुत्रपरिव्राजकलाई यो धर्मपर्याय भन्नुभयो—

“ये घम्मा हेतुप्पभवा, तेस हेतुं तथागतो आह ।  
तेसं च यो निरोधो—एवंवादी महासमणो’ति ॥”

अर्थ—

“जुन धर्महरू हेतुप्रभव हुन् त्यसैको हेतु तथागतले बताउनु हुन्छ । त्यसको जुन निरोध हो (त्यो पनि वहाँले बताउनु हुन्छ)— यस्तावादी महाश्रमण हुनुहुन्छ ।”

अनि सारिपुत्र परिव्राजकलाई यो धर्मपर्याय सुनेर—“जे जति समुदय धर्महरू हुन् ती जसमै निरोध धर्म हुन्” भन्ने विरज वीतमल धर्मचक्षु उत्पन्न भयो ।

“एसेव घम्मो यदि तावदेव पच्चव्यत्थ’ पवमसोकं ।  
अदिट्ठं अब्भतीतं बहुकेहि कप्पनहुतेही’ति ॥”

१. रोमनमा: ‘पच्चव्यथा’, सिंहल र स्याममा: ‘पच्चव्यथा’ ।

अर्थ—

“यही नै त्यो धर्म हो जसद्वारा उत्तिखेरं शोकरहित परमपद प्राप्त हुन्छ—जसको खोजि गर्दा गर्दै धेरैले नदेखिकनं लाखौं कल्पहरू बिताइसके ।”

## मौद्गल्यायनकहाँ

त्यसपछि सारिपुत्रपरिब्राजक जहाँ मौद्गल्यायनपरिब्राजक थिए त्यहाँ गए । मौद्गल्यायन परिब्राजकले टाढेबाट सारिपुत्र परिब्राजक आइरहेको देखे । देखेर सारिपुत्रपरिब्राजकलाई यस्तो भने—

“आवुसो ! तिम्रा इन्द्रियहरू अति प्रसन्न छन्, छविवर्ण परिशुद्ध तथा उज्ज्वल छ । के तिमिले अमृत प्राप्तगन्थौ कि कसो हो ?”

“आवुसो ! हो, अमृत प्राप्तगरें ।”

“आवुसो ! कसरी तिमिले अमृत प्राप्तगन्थौ त ?”

“आवुसो ! यहाँ मैले आयुष्मान् अश्वजित् भिक्षुलाई अगाडि-पछाडि जाँदा, यताउता हेर्दा, खुम्च्याउँदा र पसावा प्रियंकर ढंगले ईर्यापथ सम्पन्न भई तलतिर हेरी राजगृहमा भिक्षाटनार्थ पस्नु भएको देखें । अनि मलाई यस्तो लाग्यो—‘यो लोकमा जो अरहन्त वा अरहत् मार्गमा सम्पन्न छन् तिनीहरूमध्येमा यी अश्वजित् भिक्षु अवश्यमेव एक

हुनुहुन्छ होला । (अतः) किन म वहाँकहाँ गई—‘आवुसो ! कसलाई गुरु मानी तपाइ प्रव्रजित हुनु भएको हो ? तपाइको गुरु को हुनुहुन्छ ? कसको धर्म तपाइँ रुचाउनु हुन्छ ? भनी नसोत्रू । अनि मलाई यस्तो लाग्यो—‘घरघरपिच्छे भिक्षाटन् गइरहेको बेलामा वहाँ भिक्षुसँग प्रश्न सोध्नु उचित छैन । चाहिनेले बाटो पहिल्याउनु पर्छ भनेभैं किन म वहाँ भिक्षुको पछिपछि नलागू ।’ आवुसो ! अश्वजित् भिक्षु राजगृहमा भिक्षाटन्द्वारा भिक्षा प्राप्तगरी फर्केर जानुभयो । आवुसो ! अनि म पनि अश्वजित् भिक्षुकहाँ गएँ । त्यहाँ पुगेपछि मैले अश्वजित् भिक्षुसँग सम्मोदन गरेँ । सम्मोदनीय कुशलवार्ता गरिसके पछि एक छेजमा उभिएँ । आवुसो ! एक छेजमा उभिएको मैले अश्वजित् भिक्षुलाई यस्तो भनें—‘आवुसो ! तपाइँका इन्द्रियहरू अति प्रसन्न छन्, छविवर्ण परिशुद्ध तथा उज्ज्वल छ । आवुसो ! कसलाई गुरु मानी तपाइँ प्रव्रजित हुनु भएको हो ? तपाइँका गुरु को हुन् ? कसको धर्म तपाइँ रुचाउनु हुन्छ ?’ (अनि वहाँले भन्नुभयो)—‘आवुसो ! शाक्यकुलबाट प्रव्रजित हुनु भएका शाक्यपुत्र महाश्रमण हुनुहुन्छ । वहाँ भगवान्लाई नै गुरु मानी प्रव्रजित भएको हुँ । वहाँ भगवान् नै मेरा गुरु हुनुहुन्छ । वहाँकै धर्म म रुचाउँछु ।’ ‘वहाँ आयुष्मान् शास्ता के बादी हुनुहुन्छ ? वहाँले के भन्नुहुन्छ ?’ (भनी सोध्दा वहाँले यस्तो भन्नुभयो)—‘आवुसो ! म नयाँछु, प्रव्रजित भएको धेरै भएको छैन र यस धर्ममा आएको पनि धेरै भएको छैन । म तपाइँलाई सविस्तर धर्मदेशना गर्न सकिदिन । त्यसैले तपाइँलाई म संक्षेपरूपमा अर्थ ( = सारांश ) मात्र भन्दछु ।’ अनि मैले आयुष्मान् अश्वजित्लाई—‘आवुसो ! हुन्छ’ भन्दै यस्तो भने—

‘अप्पं वा बहुं वा भासस्सु अत्थंयेव मे ब्रूहि ।  
अत्थेन मे अत्थो किं काहसि व्यञ्जनं बहु’ति ॥’

‘अर्थात्—थोरें वा धेरें भन्नुहोस्, अर्थ मात्रं म चाहन्छु,  
‘बहुव्यञ्जनको के प्रयोजन ?’

“आवुसो ! अनि अश्वजित् भिक्षुले मलाई यो धर्मपर्याय  
बताउनु भयो—

‘ये धम्मा हेतुप्पभवा, तेसं हेतुं तथागतो आह ।  
तेसं च यो निरोधो — एवंवादी महासमणो’ति ॥’

अर्थात्—‘जुन धर्महरू हेतुप्रभव हुन् त्यसको हेतु तथागतले  
बताउनु हुन्छ । त्यसको जुन निरोध हो (त्यो पनि वहाँले बताउनु  
हुन्छ)—यस्ता वादी महाश्रमण हुनुहुन्छ’ ॥”

अनि मौद्गल्यायन परिव्राजकलाई यो धर्मपर्याय सुनेर—“जे  
जति समुदय धर्महरू हुन् ती जन्मै निरोध धर्म हुन्” भन्ने विरज  
वीतमल धर्मचक्षु उत्पन्न भयो ।

“एसेव धम्मो यदि तावदेव पच्चव्यत्य पदमसोकं ।  
अदिट्ठ अब्भतीतं बहुकेहि कप्पनहुतेही’ति ॥”

अर्थ—

“यही नै त्यो धर्म हो जसद्वारा उत्तिखेरें शोकरहित परमपद

प्राप्त हुन्छ—जसको खोजि गर्दा गर्दै धेरैले नदेखिकनै लाखौं कल्पहरू बिताइसके ।”

### सञ्जयपरिव्राजकको रगत वमन

त्यसपछि मौद्गल्यायनपरिव्राजकले सारिपुत्रपरिव्राजक-  
लाई यस्तो भने—

“आवुसो ! हामी दुइ भगवान्कहाँ जाऔं ! वहाँ भगवान् हामीहरूको शास्ता हुनुहुन्छ । आवुसो ! यी अढाइशय परिव्राजकहरू हामी दुइको कारणले हामी दुइको मुख ताकेर बनेका छन्, उनीहरूलाई पनि हेरौं । जस्तो उनीहरू चाहन्छन् त्यस्तै गर्नेछन् ।”

अनि सारिपुत्र मौद्गल्यायन जहाँ ती परिव्राजकहरू थिए त्यहाँ गए । त्यहाँ पुगेपछि ती परिव्राजकहरूलाई भने—

“आवुसो ! हामीहरू भगवान्कहाँ जान्छौं, वहाँ भगवान् हाम्रा शास्ता हुनुहुन्छ ।”

“हामीहरू आयुष्मान्हरूको कारणले आयुष्मान्हरूको मुख हेरी यहाँ बसिरहेका हौं । यदि आयुष्मान्हरू महाश्रमणकहाँ ब्रह्मचर्य पालन गर्नुहुन्छ भने हामी सबै पनि महाश्रमणकहाँ नै ब्रह्मचर्य पालन गर्नेछौं ।”

त्यसपछि सारिपुत्र मौद्गल्यायन जहाँ सञ्जयपरिव्राजक थिए त्यहाँ गए । त्यहाँ पुगेपछि सञ्जयपरिव्राजकलाई भने—

“आवुसो ! हामीहरू भगवान्‌कहाँ जान्छौं; वहाँ भगवान् हाफ्रा शास्ता हुनुहुन्छ ।”

“आवुसो ! नजाऊ, भइहाल्यो । हामी तीनजनाले यो गण (जमात) को हेरविचार गरौंला (परिहरिस्साम) ।”

दोश्रोपटक पनि सारिपुत्र मौद्गल्यायनले भने—“आवुसो ! हामीहरू भगवान्‌कहाँ जान्छौं । वहाँ भगवान् हाफ्रा शास्ता हुनुहुन्छ ।”

दोश्रोपटक पनि सञ्जय परिव्राजकले भने—“आवुसो ! नजाऊ, भइहाल्यो । हामी तीनजनाले यो गणको हेरविचार गरौंला ।”

तेश्रोपटक पनि सारिपुत्र मौद्गल्यायनले भने—“आवुसो ! हामीहरू भगवान्‌कहाँ जान्छौं । वहाँ भगवान् हाफ्रा शास्ता हुनुहुन्छ ।”

तेश्रोपटक पनि सञ्जयपरिव्राजकले भने—“आवुसो ! नजाऊ, भइहाल्यो । हामी तीनजनाले यो गणको हेरविचार गरौंला ।”

त्यसपछि सारिपुत्र मौद्गल्यायन ती अढाइशय परिव्राजकहरू साथमा लिई जहाँ बैगुवन हो त्यहाँ गए । अनि सञ्जयपरिव्राजकले त्यहीं नै मुखबाट तातो रगत वमन गरे ।

### उपसम्पदात्व

भगवान्‌ले टाढंबाट सारिपुत्र मौद्गल्यायनहरू आइरहेको देखेनुभयो । अनि भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—



“शिक्षुहो ! यी कोलित र उपतिस्स बुद्ध सहायकहरू आउँदै छन् । यीनीहरू मेरा भद्र युगल अग्रश्रावकहरू हुने छन् ।”

१. “गम्भीरे नाणविसये अनुत्तरे उपधिसङ्ख्ये ।  
विमुत्ते अप्पत्ते’ वेलुवनं अय ने सत्था ब्याकासि ॥
२. “एते द्वे सहायका आगच्छन्ति कोलितो उपतिस्सो च ।  
एतं मे सावकयुगं भविस्सति अगं भद्दयुगंति ॥”

अर्थ—

१—“गम्भीर ज्ञानको विषयमा, अनुपम, उपधिनिरोध-निर्वाण लाभगरी विमुक्ति हुनेहरू (बुद्ध पुरुष) वेणुवनमा आइपुगे । अनौ शास्ताले भविष्यवाणी प्रकाश गर्नुभयो—

२—“यी कोलित र उपतिस्स बुद्ध सहायकहरू आउँदै छन् । यिनीहरू मेरा भद्र युगल अग्रश्रावकहरू हुने छन् ।”

सारिपुत्र मौद्गल्यायन पनि जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्को चरणकमलमा शीरले ढोगी भगवान्सँग यस्तो प्रार्थना गरे—

“भन्ते ! भगवान् समक्ष हामीहरूले प्रन्नज्या पाऊँ ! उपसम्पदा पनि पाऊँ !”

१. रोमना: ‘अनुप्पत्ते’ ।

“भिक्षु ! आऊ” भन्नुहुँदै भगवान्‌ले यस्तो भन्नुभयो—

“सुआस्यात धर्मं छ, सम्यक् प्रकारले दुःख क्षय गर्नकोनिमित्त  
ब्रह्मचर्यं पालन गर !”

त्यही (वाक्य) नै ती आयुष्मान्‌हरूको उपसम्पदा<sup>१</sup> भयो ।

×

×

×



Dhamma.Digital

---

१. पूर्णभिक्षुत्वलाई 'उपसम्पदा' भन्दछन् ।

मूल पालि—

## २. शरीर-डाह रोग

भगवान् राजगृहमा इच्छानुसार बस्नुभई जहाँ श्रावस्ती हो त्यहाँ चारिकार्थ जानुभयो<sup>१</sup> । चारिका गर्नुहुँदं क्रमशः श्रावस्तीमा पुग्नुभयो । त्यहाँ भगवान् श्रावस्तीस्थित अनाथपिण्डकको जेतबनाराममा बस्नुभएको थियो ।

त्यसबखत आयुष्मान् सारिपुत्रलाई शरीरमा डाह हुने रोग लागेको थियो । अनि आयुष्मान् महामौद्गल्यायन जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रसँग यस्तो सोध्नुभयो—

“आवुसो सारिपुत्र ! अघि तपाइलाई शरीर डाह हुने रोग लाग्दा केले तिको हुन्थ्यो ?”

“आवुसो ! कमलका जराहरू र कमलका डाँठहरूले ।”

अनि आयुष्मान् महामौद्गल्यायन जस्तं कुनं बलवान् पुरुषले

---

१. महा. व. पा. पृ. २३२: पटिग्गहितादिअनुजाननादि, भेसज्ज-  
वखन्धकं; अ. क. III. पृ. ११५७.

खुम्बेको बाहुलाई पसारछ र पसारेको बाहुलाई खुम्च्याउँछ त्यस्तैगरी जेतवनमा अन्तरधान भई मन्दाकिनी पुष्करिणीको तीरमा प्रकट हुनुभयो । एक नाग (= हात्ती) ले आयुष्मान् महामौद्गल्यायनलाई टाढैदेखि आइरहेको देख्यो । अनि आयुष्मान् महामौद्गल्यायनलाई उसले यस्तो विन्तिगन्थो—

“भन्ते ! आर्य महामौद्गल्यायन ! आउनुहोस् भन्ते ! आर्य महामौद्गल्यायनको स्वागत छ । भन्ते ! आर्यलाई के चाहियो ? के दिऊं ?”

“आवुसो ! कमलका जराहरू र कमलका डाँठहरू चाहिएका छन् ।”

अनि सो हात्तीले एक हात्तीलाई अह्वायो—

“भणे ! त्यसोभए आर्यलाई कमलका जराहरू र कमलका डाँठहरू जतिचाहिन्छन् उति देऊ ।”

त्यसपछि त्यो हात्ती मन्दाकिनी पुष्करिणीमा ओर्ली सँडले कमलका जराहरू र कमलका डाँठहरू उखेली रात्ररी पखाली मुट्टा बाँधी जहाँ आयुष्मान् महामौद्गल्यायन हुनुहुन्थ्यो त्यहाँ गयो । अनि आयुष्मान् महामौद्गल्यायन जस्तै कुनै बलवान् पुरुषले पसारेको बाहुलाई खुम्च्याउँछ र खुम्बेको बाहुलाई पसारछ त्यस्तै मन्दाकिनी पुष्करिणीको तीरमा अन्तर्धान भई जेतवनमा प्रकट हुनुभयो । त्यो हात्ती पनि मन्दाकिनी पुष्करिणीको तीरमा अन्तर्धान भई जेतवनमा प्रकट भयो । अनि आयुष्मान् महामौद्गल्यायनलाई कमलका जराहरू र

[१४]

बुद्धकालीन श्रावक चरित-२

कमलका डाँठहरू दिई जेतवनमा अन्तर्धान भई मन्दाकिनी पुष्करिणीको तीरमा प्रकट भयो ।

त्यसपछि आयुष्मान् महामौद्गल्यायनले कमलका जराहरू र कमलका डाँठहरू आयुष्मान् सारिपुत्रलाई दिनुभयो । अनि ती कमलका जराहरू र कमलका डाँठहरू खाइसक्नु भएपछि आयुष्मान् सारिपुत्रको शरीर-डाह-रोग निको भयो ।

×

×

×

मूल पालि —

३. कौशम्बिक भिक्षुहरू प्रति कस्तो व्यवहार गर्ने ?

कौशम्बिक भिक्षुहरू क्रमशः श्रावस्तीमा पुगे ।

अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादनगरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रले भगवान्लाई यस्तो बित्ति गर्नुभयो—

“भन्ते ! ती भगडा गर्ने, कलह गर्ने, विवाद गर्ने, कुरा गराउने तथा सङ्घमा अधिकरण चलाउने कौशम्बिक भिक्षुहरू श्रावस्तीमा आइपुगे । भन्ते ! कसरी उनीहरू प्रति शयनासनहरू सम्बन्धी व्यवहार गर्नु पर्ला ?”

“सारिपुत्र ! त्यसोभए विवित्तं (=एकान्तमा, अलग ठाउँमा) आसनहरू दिनुपर्छ ।”

“भन्ते ! यदि विवित्तं नभएमा कस्तो व्यवहार गर्नुपर्ला ?”

---

१. महा. व. पा. पृ. ३८७: अट्टारसवत्थुकथा, कोसम्बकक्खन्धकं ।

[१६]

बुद्धकालीन श्रावक चरित-२

“सारिपुत्र ! त्यसोभए अलग्गे छुट्चाएर भएपनि दिनुपर्छ । सारिपुत्र ! तर कुनै हालतले पनि बृद्धतर भिक्षुहरूलाई आसनबाट हटाउनुपर्छ भनी भन्दिन । जसले हटाउँछ उसलाई दुष्कृत्य आपत्ति लाग्नेछ ।”

“भन्ते ! आमिष ( = भोजन आदि ) सम्बन्धी कस्तो व्यवहार गर्नुपर्ला त ?”

“सारिपुत्र ! आमिष ( = भोजन आदि ) को सम्बन्धमा सबैलाई समानरूपले बाँड्नु पर्छ ।”

×

×

×

मूल पाठि—

#### ४. अग्रासन र अग्र भोजन

अनि भगवान् वैशालीमा इच्छानुसार बस्नुभई जहाँ भ्रावस्ती हो त्यहाँ चारिकार्थं जानुभयो<sup>१</sup> । त्यसबखत छवर्गीय भिक्षुहरूका अन्तेवासिक भिक्षुहरू बुद्ध प्रमुख भिक्षुसंघमन्दा अघि अघि गई विहारहरू कब्जा गर्छन्, शय्याहरू कब्जा गर्छन्—यो हाफ्रा उपाध्याय-हरूकोनिमित्त हुनेछ, यो हाफ्रा आचार्यहरूकोनिमित्त हुनेछ र यो हाफ्रा निमित्त हुनेछ ।

अनि विहार कब्जा गरिएको र शय्याहरू कब्जा गरिएको हुँदा शय्या नपाए पछि बुद्ध प्रमुख भिक्षुसंघका पछि पछि लाग्नु भएका आयुष्मान् सारिपुत्र एक रुखमनि बस्नुभयो । अनि रातको प्रत्यूष समयमा भगवान्ले खोक्नुभयो । आयुष्मान् सारिपुत्रले पनि खोक्नुभयो ।

“यहाँ को छ ?”

---

१. चुल्ल. व. पा. पृ. २५४: अग्गासनादि अनुजानना, सेनासनक्खन्वकं ।



“भन्ते ! म सारिपुत्र ।”

“सारिपुत्र ! किन तिमो यहाँ बसिरहेका हौ ?”

अनि आयुष्मान् सारिपुत्रले सो कुरा बताउनुभयो । अनि भगवान्‌ले यसै सन्दर्भमा, यसै प्रसंगमा भिक्षुसङ्घ एकत्रित गराउनु भई भिक्षुहरूसँग सोध्नुभयो—“भिक्षुहो ! यो कुरा साँच्चै हो के छ, बर्गीय भिक्षुहरूका अन्तेवासिक भिक्षुहरू बुद्ध प्रमुख भिक्षुसङ्घभन्दा अधि अधि गई विहारहरू कब्जा गर्छन् ? शय्याहरू कब्जा गर्छन्—यो हाम्रा उपाध्यायहरूका निमित्त हुनेछ, यो हाम्रा आचार्यहरूको निमित्त हुनेछ, यो हाम्रा निमित्त हुनेछ ?”

“साच्चै हो, भगवान् !”

अनि भगवान्‌ले निन्दा गर्नुभयो—“भिक्षुहो ! कस्ता ती मोघ-पुरुष होलान् जो बुद्ध प्रमुख भिक्षुसङ्घभन्दा अधि अधि गई विहारहरू कब्जा गर्छन् र शय्याहरू कब्जा गर्छन्—यो हाम्रा उपाध्यायहरूको निमित्त हुनेछ, यो हाम्रा आचार्यहरूको निमित्त हुनेछ, यो हाम्रा निमित्त हुनेछ । भिक्षुहो ! यस कार्यद्वारा न अप्रसन्न भएकालाई प्रसन्न पार्न सक्छ, न प्रसन्न भएकालाई बढी प्रसन्न पार्न सक्छ । बल्कि यो कार्यद्वारा अप्रसन्न भएकालाई भन् अप्रसन्न पार्ने र प्रसन्न भएका कुनै कुनैका प्रसन्नतालाई आघात पार्ने जस्तै हुन जान्छ” भनी... धार्मिक कथा सुनाउनु भई भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—“भिक्षुहो ! कसलाई अघ्रासन, अघ्रजल र अघ्रभोजन दिन योग्य छ ?”

त्यहाँ केही भिक्षुहरूले यस्तो भने—“भगवान् ! जो क्षत्रीकुलबाट प्रब्रजित भएको छ उसलाई अग्रासन,...दिन योग्य छ ।” केही भिक्षुहरूले यस्तो भने—“भगवान् ! जो ब्राह्मणकुलबाट प्रब्रजित भएको छ उसलाई अग्रासन,...दिन योग्य छ ।” केही भिक्षुहरूले यस्तो भने—“भगवान् ! जो गृहपतिकुलबाट प्रब्रजित भएको छ उसलाई अग्रासन, ...दिन योग्य छ ।” केही भिक्षुहरूले यस्तो भने—“भगवान् ! जो सौत्रान्त्रिक छ,...जो विनयधर छ,...जो धर्मकथिक छ,...जो प्रथम-ध्यान...द्वितीयध्यान...तृतीयध्यान...चतुर्थध्यान लाभी छ उसलाई अग्रासन,...दिन योग्य छ ।” केही भिक्षुहरूले यस्तो भने—“भगवान् ! जो स्रोतःपन्न छ,...जो सकृदागामी छ,...जो अनागामी छ,...जो अरहत् छ उसलाई अग्रासन...दिन योग्य छ ।” केही भिक्षुहरूले यस्तो भने—“भगवान् ! जो त्रैविद्य छ,...जो षडभिन्न छ उसलाई अग्रासन ...दिन योग्य छ ।”

## तित्तिर जातक

अनि भगवान्‌ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—“भिक्षुहो ! अघि हिमालय प्रदेशमा विशाल बरको रूख थियो । त्यस रूखको आश्रय लिई तीनजना साथीहरू बस्दथे—तित्तिर (= तित्तो), बाँदर तथा हात्ती । उनीहरू परस्पर अगौरब गरी अहितकामी भई तथा विभिन्न मनोवृत्तिले बस्दथे । भिक्षुहो ! यी साथीहरूलाई यस्तो लाग्यो—‘अहो ! हामीहरूमध्ये जन्मले जेठो हुने जान्नुपाए हुन्थ्यो । अनि हामी उसलाई

सत्कार गर्नेछौं, गौरब गर्नेछौं, मान गर्नेछौं, पूजा गर्नेछौं तथा उसको उपदेशमा पनि बस्नेछौं ।’

“भिक्षुहो ! अनि तित्रो र बाँदरले हात्तीसँग सोधे—‘सौम्य ! के पुरानो कुरा तिमी सम्झन्छौ ?’ “सौम्य ! जब म स्यानें थिएँ तब यो बरको रुखलाई नाघी हिँड्दथेँ । त्यसको माथिल्लो अंकुरले मेरो पेट छुन्थ्यो । सौम्य ! यही पुरानो कुरा म सम्झन्छु ।”

“भिक्षुहो ! अनि तित्रो र हात्तीले बाँदरसँग सोधे—‘सौम्य ! के पुरानो कुरा तिमी सम्झन्छौ ?’ ‘सौम्य ! जब म बच्चा थिएँ तब म भुइँमा बसी यो बरको अंकुर खान्थेँ । सौम्य ! यही पुरानो कुरा म सम्झन्छु ।’

“भिक्षुहो ! अनि बाँदर र हात्तीले तित्रोसँग सोधे—‘सौम्य ! तिमी के पुरानो कुरा सम्झन्छौ त ?’ ‘सौम्य ! अमुक ठाउँमा एक विशाल बरको रुख थियो । त्यहाँ त्यसको फल खाएर यहाँ मैले दिसा गरेको थिएँ । त्यसैबाट यो बरको रुख पलाएर आएको हो । सौम्य ! त्यसबखत म जन्मले धेरै भइसकेको थिएँ ।’

“भिक्षुहो ! अनि बाँदर र हात्तीले तित्रोलाई यस्तो भने— ‘सौम्य ! तिमी हामीभन्दा जन्मले जेठा रहेछौ । तिमीलाई हामी सत्कार गर्नेछौं, गौरब गर्नेछौं, मान गर्नेछौं, पूजा गर्नेछौं तथा तित्रो उपदेशमा हामी बस्नेछौं ।’ भिक्षुहो ! अनि तित्रोले बाँदर र हात्तीलाई पञ्चशील ग्रहण गर्न लगायो । आफूले पनि पञ्चशील पालन गरी बस्यो । उनीहरू परस्पर गौरब राखी हितकामी भई समान स्वभावले बस्न थाले

र शरीर छाडी मृत्युपछि सुगति स्वर्गलोकमा उत्पन्न भए । भिक्षुहो !  
यसरी यो कुरा तिस्रि ब्रह्मचर्य (तित्रो ब्रह्मचर्य) हुनगयो ।

“ये वुड्ढमपचायन्ति<sup>१</sup> नरा धम्मस्स कोविदा ।  
दिट्ठे<sup>२</sup> व<sup>३</sup> धम्मे च पासंसा सम्पराये<sup>३</sup> च सुगती<sup>३</sup> ति ॥”

**अर्थ—**

“धर्ममा दक्ष हुने पुरुषले जेठालाई सम्मान गर्छ, यस्तो गर्नेले  
यस जन्ममा पनि प्रशंसा पाउँछ र परलोकमा पनि सुगति प्राप्तगर्छ ।”

“भिक्षुहो ! तिरश्चीन प्राणीहरू पनि परस्पर गौरव राखी  
हितकारी भई समान विचार राखी बसे भने भिक्षुहो ! यहाँ तो  
भिक्षुहरूलाई शोभा दिन्छ र ? जो स्वाख्यात घर्षविनयमा प्रव्रजित भई  
परस्पर अगौरव गरी अहितकामी भई असमान विचार राखी बस्नु ?  
भिक्षुहो ! यस कार्यद्वारा न अप्रसन्न भएकालाई प्रसन्न पार्न सक्छ र  
न प्रसन्न भएकालाई बढी प्रसन्न पार्न सक्छ । बल्कि यो कार्यद्वारा  
अप्रसन्न भएकालाई भन् अप्रसन्न पार्ने र प्रसन्न भएका कुनै कुनैका  
प्रसन्नतालाई आघात पार्ने जस्तै हुन जान्छ” भनी निन्दा गर्नुभई...  
धार्मिक कथा सुनाउनु भई भिक्षुहरूलाई सम्बोधन गर्नुभयो—“भिक्षुहो !

- 
१. सि. र रो. मा ‘वुड्ढमपचायन्ति’ ।
  २. नालन्दा पालिमा ‘दिट्ठे’ ।
  ३. स्या. मा ‘सम्परायो’ ।

[ २२ ]

बुद्धकालीन श्रावक चरित-२

बुद्धतर अनुसार अभिवादन, प्रत्युपस्थान, अञ्जलिकर्म, सामोचिकर्म, अघ्रासन, अग्रजल र अग्रभोजन दिने अनुज्ञा विन्छु । भिक्षुहो ! कुनै हालतमा पनि संघवृद्धतालाई तोड्नु हुन्न । जसले तोड्छ उसलाई दुक्कट (=दुष्कृत्य) आपत्ति लाग्ने छ ।”

× × ×

यस्तै घटनाको अर्को कुरा चुल्ल. व. पा. पृ. २५७ मा पनि उल्लेख भएको छ ।

× × ×

मूल पालि—

## ५-सारिपुत्र प्रति बोषारोपण

अनि भगवान् भ्रावस्तीमा इच्छानुसार विहार गर्नुभई जहाँ कीटागिरी<sup>१</sup> हो त्यहाँ चारिकार्थं सारिपुत्र मौद्गल्यायन सहित पाँचशय भिक्षुहरू भएको महत् भिक्षुसङ्घका साथ-जानुभयो<sup>२</sup> ।

अश्वजित् र पुनर्बंसु भिक्षुहरूले सुने कि—“सारिपुत्र मौद्गल्यायन सहित पाँचशय भिक्षुहरू भएको महत् भिक्षुसङ्घका साथ भगवान् कीटागिरिमा आउंदे हुनुहुन्छ ।”

“आवुसो ! त्यसो हुनाले हामीहरूले सबै सांघिक शयनासनहरू विभाजन (=बाँड-फाँड) गरौं । सारिपुत्र मौद्गल्यायनहरू पाप (=खराब) विचारका छन्, पाप विचारको वशमा जाने हुन् । हामीहरूले उनीहरूलाई शयनासनहरू न देऔं” भन्दै (अश्वजित् पुनर्बंसु भिक्षुहरूले) सबै सांघिक शयनासनहरू बाँड-फाँड गरे ।

१. काशीबाट भ्रावस्ती जाने बाटोमा पर्ने एक गाउँ हो । D. P. P.  
I. पृ. ५६७.

२. चुल्ल. व. पा. पृ. २६७: अवेभङ्गियवत्थु, सेनासनवखन्धकं ।

भगवान् चारिका गर्दे क्रमशः जहाँ कीटागिरि हो त्यहाँ जानुभयो । अनि भगवान् ले केही भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो —

“भिक्षुहो ! तिमिहरू जाऊ, अश्वजित् र पुनर्बंसु भिक्षुहरूकहाँ गई यस्तो भन—‘आवुसो ! सारिपुत्र मौद्गल्यायन सहित पाँचशय भिक्षुहरू भएको महत् भिक्षुसङ्घका साथ भगवान् आउँदै हुनुहुन्छ । आवुसो ! भगवान्को लागि, भिक्षुसङ्घको लागि तथा सारिपुत्र मौद्गल्यायनको लागि शयनासनहरू तयार पार’ ।”

“हवस्, भन्ते !” भनी प्रत्युत्तर दिई ती भिक्षुहरू जहाँ अश्वजित् र पुनर्बंसु भिक्षुहरू थिए त्यहाँ गए । त्यहाँ पुगेपछि अश्वजित् र पुनर्बंसु भिक्षुहरूले यस्तो भने —

“आवुसो ! सारिपुत्र मौद्गल्यायन सहित पाँचशय भिक्षुहरू भएको महत् भिक्षुसङ्घका साथ भगवान् आउँदै हुनुहुन्छ । आवुसो ! भगवान्को लागि, भिक्षुसङ्घका लागि तथा सारिपुत्र मौद्गल्यायनको लागि शयनासनहरू तयार पार ।”

“आवुसो ! सांघिक शयनासनहरू छैनन् । सबै हामीहरूले बाँड-फाँड गरिसक्यौं । भगवान्को स्वागत छ । जुन विहारमा भगवान् बस्न चाहनु हुनेछ सोही विहारमा भगवान् बस्नुहुनेछ । सारिपुत्र मौद्गल्यायनहरू पाप विचारका छन्, पाप विचारका वशमा जाने हुन् । हामी उनीहरूको लागि शयनासन तयार पार्ने छैनौं ।”

“आवुसो ! के तपाईंहरूले सांघिक शयनासनहरू बाँड-फाँड गरिसक्नु भएको ?”

“आवुसो ! हो ।”

जो ती भिक्षुहरू अल्पेच्छी<sup>१</sup>, सन्तोषी, लज्जालु, संकोची र शिक्षाकामी हुन् तिनीहरू—“सांघिक शयनासनहरू पनि बाँड-फाँड गर्न सक्ने यी अर्थाजित् र पुनर्बंसु भिक्षुहरू कस्ता होलान्” भन्दै कराउन थाले, खिन्न हुन थाले तथा धिक्कान् थाले ।

अनि ती भिक्षुहरूले भगवान्लाई यो कुरा सुनाए । यसै कारण र प्रसंगमा भिक्षुहरूलाई एकत्रित पार्नुभई भिक्षुहरूसँग भगवान्‌ले यस्तो सोध्नुभयो—

“भिक्षुहो ! साँच्चैहो के अर्थाजित् र पुनर्बंसु भिक्षुहरूले सांघिक शयनासनहरू बाँड फाँड गरेका ?”

“भगवान् ! साँच्चैहो ।”

अनि भगवान्‌ले—“भिक्षुहो ! कस्ता होलान् ती मोघपुरुषहरू जो कि सांघिक शयनासनहरू पनि बाँड-फाँड गर्छन् ।” भन्नुहुँदै—  
“भिक्षुहो ! यसले न अप्रसन्न हुनेलाई प्रसन्न पार्न सक्छ र न त प्रसन्न हुनेलाई नै बढी प्रसन्न पार्न सक्छ । भिक्षुहो ! बरू यसले त अप्रसन्न हुनेलाई बढी अप्रसन्न र प्रसन्न हुने कुनै कुनैलाई अन्यथा पार्न सक्छ” भनी भन्नुभयो । त्यसपछि भगवान्‌ले अनेक प्रकारले ती भिक्षुहरूको निन्दागर्नु हुँदै—दुर्भरताको, दुष्पोष्यताको, महेच्छताको<sup>१</sup>, असन्तुष्टि-

१. अलिकता पनि इच्छा नगर्ने ।

२. महालोभी स्वभाव ।



ताको, सङ्गणिकताको<sup>१</sup> र आलस्यताको निन्दागरी—अनेकप्रकारले सुभरताको, सुपोष्यताको, अल्पेच्छताको, सन्तुष्टिताको, शीलवान्को, लग्नताको र प्रासादिकताको, गौरवताको तथा वीर्यवानताको वर्णना गरी—तदनुरूप र तदनुकूल धार्मिक कथा सुनाउनु भई भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

### बाँड-फाँड गर्न नहुने वस्तु

“भिक्षुहो ! यी पाँच (वस्तुहरू) बाँड्न योग्य छैन । सङ्गले, गणले अथवा पुद्गलले बाँड्न हुन्न । बाँड-फाँड गरेता पनि बाँडिएको हुन्न (= ठहर्दैन) । जसले बाँड-फाँड गर्छ (उसलाई) थुल्लच्चय<sup>२</sup> भन्ने आपत्ति (= दोष) लाग्छ । कुन पाँच भने ?—

१—“आराम<sup>३</sup> वा आरामिक वस्तु । यो पहिलो बाँड-फाँड गर्न नहुने (वस्तु) हो—सङ्गले, गणले अथवा पुद्गलले बाँड्न हुन्न । बाँडेता पनि न बाँडिएको नै ठहर्छ । जसले बाँड्छ (उसलाई) थुल्लच्चय आपत्ति लाग्छ ।

१. दुइ तीनजना जति भेला भई नचाहिने कुराकानी गरी बसिरहने बानी ।
२. थुल्लच्चय दोष भनेको कस्तो हो भन्ने बारेमा हेर्नु बु. म. भा-१ पृ. ३३४ को पादटिप्पणीमा ।
३. पुष्पउदद्यान वा फल-उदद्यान इत्यादि । सम. पा. III. पृ. १३२१.

२-‘विहार’ वा विहार सम्बन्धी वस्तुहरू<sup>१</sup> । यो दोश्रो बाँड-फाँड गर्न नहुने (वस्तु) हो । सङ्गले, गणले अथवा पुद्गलले बाँडन हुन्न । बाँडेता पनि न बाँडिएको नै ठहर्छ । जसले बाँडछ (उसलाई) थुल्लुच्चय आपत्ति लाग्छ ।

३-‘खाट, मेच, बिछ्यौना डसना वा तकिया । यो तेश्रो बाँड-फाँड गर्न नहुने (वस्तु) हो । सङ्गले, गणले अथवा पुद्गलले बाँडन हुन्न । बाँडेता पनि न बाँडिएको नै ठहर्छ । जसले बाँडछ (उसलाई) थुल्लुच्चय आपत्ति लाग्छ ।

४-‘लोह-कुम्भी (= फलामको पकाउने भाँडो), लोह-भाणकं (= फलामको ठूलो खरखण्डा जस्तो भाँडो), लोह-वारक (= फलामको बाल्टिनी जस्तो भाँडो), लोह-कटाह (= फलामको कराई), बसिला, चूपी, बन्धरो, कोदालो, खन्ती (= गल) — यो चौथो बाँड-फाँड गर्न नहुने (वस्तु) हो । सङ्गले, गणले अथवा पुद्गलले बाँडन हुन्न । बाँडेता पनि न बाँडिएको नै ठहर्छ । जसले बाँडछ (उसलाई) थुल्लुच्चय आपत्ति लाग्छ ।

५-‘डोरी, बाँस, कुनै घाँसपातको मुट्टा, खर, त्रिण, माटो, काठको भाँडो, माटाका भाँडा— यो पाँचौं बाँड-फाँड गर्न नहुने

१. जुनसुकै घरहरू र त्यसमा रहेका शयनासनहरू । सम. पा. III.

पृ. १३२१.

२. विहारको निर्धारित जग्गा । सम. पा. III. पृ. १३२१.

[ २८ ]

बुद्धकालीन श्रावक चरित-२

(—अवेभङ्गिय वस्तु) हो । सङ्गले, गणले अथवा पुद्गलले बाँडन हुन्न । बाँडेता पनि न बाँडिएको नै ठहर्छ । जसले बाँडछ (उसलाई) थुल्लुचय आपत्ति लाग्छ ।’

“मिक्षुहो ! यीनै पाँच ( वस्तुहरू ) बाँडन योग्य छैनन् (अवेभङ्गियानि) । सङ्गले, गणले अथवा पुद्गलले बाँडन हुन्न । बाँड-फाँड गरेता पनि न बाँडिएको नै ठहर्छ । जसले बाँडछ (उसलाई) थुल्लुचय आपत्ति लाग्छ ।”

×

×

×

मूल पात्ति—

## ६-भोकं बस्नुभयो

त्यस समय आयुष्मान् सारिपुत्र कोशल जनपदको श्राबस्तीमा जाँदा एक आवासथमा (= भोजन सहित बस्ने ठाउँ बनाइएको ठाउँ) जानुभयो । “धेरै दिनपछि स्थविर आउनुभयो” भनी मानिसहरूले स्थविरलाई सत्कारपूर्वक भोजन गराए । अनि आयुष्मान् सारिपुत्रलाई भोजनपछि बडो कडा वेदना उत्पन्न भयो र त्यस आवासथबाट जान सक्नु भएन । अनि ती मानिसहरूले दोश्रो दिन पनि आयुष्मान् सारिपुत्रलाई यस्तो भने—“भन्ते ! भोजन गर्नुहोस् ।” अनि आयुष्मान् सारिपुत्रले “भगवान्ले एकदिनभन्दा बढी बसी आवासथको भोजन खान हुन्न भनी प्रतिक्षेप गर्नुभएको छ” भन्दै आशंका गरी भोजन ग्रहण गर्नुभएन । वहाँ निराहार हुनुभयो । अनि श्राबस्तीमा गई आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई यो कुरा सुनाउनु भयो । भिक्षुहरूले यो कुरा भगवान्लाई सुनाए ।

- 
१. पाचि. पा. पृ. १११: आवासथ सम्पत्त सारिपुत्तवत्थु, पाचित्तिय-  
कण्डं; अ. क. II. पृ. ८२६.

[ ३० ]

बुद्धकालीन श्रावक चरित-२

अनि भगवान्त्ले यसै कारणमा, यसै प्रसंगमा धार्मिक कथा सुनाउनु भई भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—“भिक्षुहो ! रोगी भिक्षुले पुनः बसी आवासथको भोजन गर्ने अनुमति दिन्छु ।” भिक्षुहो ! यसरी यो शिक्षापद (= नियम) अध्ययन गर्नु पर्छ—

“निरोगी भिक्षुले एक पटक मात्र आवासथको भोजन गर्नुपर्छ । त्यसभन्दा बढता खायो भने पाचित्तिय (= दोष) लाग्ने छ ।”

×

×

×

मूल सूत्र—

### ७-धर्मदायाद होऊ

यस्तो मैले सुनें ।

एक समय भगवान् भ्राबस्तीस्थित अनाथपिण्डिकको जेत-  
वनाराममा बस्नु भएको थियो । अनि त्यहाँ भगवान्ले भिक्षुहरूलाई  
आमन्त्रण गर्नुभयो—

“भिक्षुहो ! आमिसदायादं नभई धर्मदायाद होऊं । ‘आमिसदा-  
याद नभई मेरा शिष्यहरू धर्मदायाद होऊन्’ भन्ने ममा तिमिहरू प्रति  
अनुकम्पा छ ।

“यदि तिमिहरू धर्मदायाद नभई आमिसदायाद भयो भने  
तिमिहरू पनि म पनि निन्दित हुनेछौं । आमिसदायाद नभई धर्मदायाद

१. म. नि. I. पृ. १८: धम्मदायादसुत्तं, अ. क. I. पृ. ८१.

२. यहाँ ‘आमिसदायाद नभई धर्मदायाद होऊ’ भन्नेको मतलब  
खानपान आदिमा लोभ लाल्चा नगरी धर्मतिर लाल्चा गर  
भनिएको हो । अर्थात् खानपान आदिको अंश खोज्नुभन्दा धर्मको  
अंश खोज्नु बेश भनिएको हो ।

भयो भने तिम्रीहरू पनि म पनि प्रशंसित हुनेछौं ।

“भनीं कि—खाएर बचेको भोजन मेरो पात्रमा छ । अनि त्यहाँ बुइजना भोकाएका भिक्षुहरू आउँछन् । उनीहरूलाई म भन्छु—“खाएर बचेको भोजन मेरो पात्रमा छ । चाहन्छौं भने तिम्रीहरू सो खाऊ । यदि तिम्रीहरू खादैनौं भने फालिदिनेछु ।” अनि ती बुइमध्ये एकजनाले यस्तो कल्पना गर्छ—“भगवान्को पात्रमा खाएर बचेको भोजन बाँकी छ र मलाई भोक पनि लागेको छ । मैले खाइन भने सो भोजन भगवान्ले फाल्नु हुनेछ ।” यो पनि उसले विचार गर्छ कि— ‘भगवान्ले आमिसदायाद नभई धर्मदायाद होऊ’ भनी भन्नुभएको छ । अनि उ भोजन नखाई रातभर भोक बस्छ । अर्कोले पनि त्यस्तै विचार गर्छ । तर भोजन खाएर उ भोक मेटाउँछ । यद्यपि उसले खेर जाने भोजन खाएर भोक मेटाउँछ तर मेरो निमित्त यी बुइजनामध्ये अधिल्लो भिक्षु नै पूज्यतर र प्रशंसतर हुनेछ । किनभने उसको प्रतिपत्तिद्वारा सन्तुष्टिता अल्पेच्छता सल्लेखता आदिद्वारा गुण धर्ममा पुन्याउँछ । त्यसैले भिक्षुहो ! आमिसदायाद नभई धर्मदायाद होऊ ।”

यति भन्नुभई भगवान् विहारभित्र जानुभयो ।

### सारिपुत्रको उपदेश

भगवान् गइसक्नु भएपछि त्यहाँ आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो र भिक्षुहरूले प्रत्युत्तर दिएपछि वहाँले यस्तो भन्नुभयो—

## कतिसम्म एकान्तवास बस्ने हुन्छन् ?

“आवुसो ! शास्ता एकान्तवासमा मन लगाई बस्ने भएर पनि कतिसम्म शिष्यहरू एकान्तवासबाट दूर भएर बस्ने हुन्छन् ? शास्ता एकान्तवासमा बस्ने हुँदा कतिसम्म शिष्यहरू पनि एकान्तवासमा बस्ने हुन्छ ?

“आवुसो ! यस कुराको अर्थ बुझ्नकोनिमित्त हामीहरू टाढैबाट भए पनि तपाईंकहाँ आउँछौं । यस कुराको अर्थ तपाईं नै बताउनुहोस् । तपाईंद्वारा सुनी धारण गर्नेछौं ।”

“आवुसो ! त्यसोभए ध्यान दिएर सुन, म भन्नेछु” भनी आयुष्मान् सारिपुत्रले यसो भन्नुभयो—

“आवुसो ! यहाँ गुरु हुने एकान्तवासमा मन लगाउने भएर पनि कतिसम्म शिष्य हुनेहरू एकान्तवासमा मन न लगाउने हुन्छन् ? आवुसो ! गुरु हुने एकान्तवासमा बस्ने हुँदा कतिसम्म शिष्य हुनेहरू पनि एकान्तवासमा बस्ने हुन्छन् ? जुन धर्मलाई गुरुले छाड्नुपर्छ भनेको छ त्यसलाई पनि छाड्दैनन्, भन् बरू चीवरादि वस्तु थुपार्ने (बाहुलिका) प्रवृत्तिका हुन्छन्, धर्मलाई वृढरूपमा ग्रहण गर्दैनन् (साथलिका), नीचरादि क्लिष्ट धर्ममा अगाडि बढ्ने हुन्छन् (ओक्कमने पुब्बङ्गमा) र एकान्तवासमा मन नलगाउने हुन्छन् (पवित्रेके निबिखत्त धुरा) । त्यहाँ स्थविर भिक्षुहरूलाई तीन कुराद्वारा निन्दा गरिन्छ—



(१) “शास्ता एकान्तवासमा बस्ने हुँदा पनि एकान्तवासमा बस्ने शिक्षा शिष्यहरूले लिन्नन् भन्ने पहिलो कुराद्वारा स्थविर भिक्षुहरूको निन्दा हुन्छ ।

(२) “जुन धर्मलाई शास्ताले छाड्नुपर्छ भन्नुभएको छ सो धर्मलाई छाड्दैनन् भन्ने दोश्रो कुराद्वारा स्थविर भिक्षुहरूको निन्दा हुन्छ ।

(३) “चीवरादिवस्तु थुपार्ने प्रवृत्तिका हुन्छन् (बाहुलिका), घर्मलाई दृढतारूपमा ग्रहण गर्दैनन् (साथलिका), नीवरणादि क्लिष्ट घर्ममा अगाडि बढ्ने हुन्छन् (ओक्कमने पुढ्ढङ्गमा) र एकान्तवासमा मन नलगाउने हुन्छन् (पवित्रेके निविखत्त धुरा) भन्ने तेस्रो कुराद्वारा स्थविर भिक्षुहरूको निन्दा हुन्छ ।”

“यसरी यी तीन कुराद्वारा स्थविर भिक्षुहरूको निन्दा हुन्छ ।

“यस्तै गरी मझौला भिक्षुहरूलाई पनि नयाँ भिक्षुहरूलाई पनि यी तीन कुराद्वारा निन्दा हुन्छ ।

“आवुसो ! यतिञ्जेलसम्म शास्ता एकान्तवासमा मन लगाई बस्ने हुँदा पनि शिष्यहरू एकान्तवासबाट दूर भएर बस्ने हुन्छन् ।

**कतिसम्म एकान्तवास बस्ने हुन्छन् ?**

“आवुसो ! कतिसम्म शास्ता एकान्तवासमा मन लगाई बस्नु हुँदा शिष्यहरू एकान्तवासमा मन लगाउने कुरा सिक्छन् त ?

“आवुसो ! यहाँ गुरु हुने एकान्तवासमा मन लगाउने हुन्छ र शिष्य हुनेहरू पनि एकान्तवासमा मन लगाई बस्छन्; जुन धर्मलाई गुरुले छाड्नुपर्छ भनेको छ त्यो धर्मलाई छाड्छन्; चीवरादि वस्तु थुपार्ने प्रवृत्तिका हुन्न (न च बाहुलिका होन्ति); धर्मलाई दृढरूपमा ग्रहण गर्छन् (न साथलिका होति), नीवरणादि क्लिष्ट धर्ममा अगाडि बढ्ने हुन्न (न ओक्कमने पुब्बङ्गमा होन्ति), एकान्तवासमा मन लगाउँछन् (न पविबेके निविखत्त घुरा होन्ति) । त्यहाँ स्थविर भिक्षुहरूलाई तीन कुराद्वारा प्रशंसा हुन्छ ।

(१) “शास्ता एकान्तवासमा मन लगाउने हुँदा शिष्यहरू पनि एकान्तवासमा मन लगाउने हुन्छन् भन्ने पहिलो कुराद्वारा स्थविर भिक्षुहरूको प्रशंसा हुन्छ ।

(२) “जुन धर्मलाई शास्ताले छाड्नुपर्छ भन्नुभएको छ सो धर्मलाई छाड्छन् भन्ने दोश्रो कुराद्वारा स्थविर भिक्षुहरूको प्रशंसा हुन्छ ।

(३) “चीवरादि वस्तु थुपार्ने प्रवृत्तिका हुन्न, दृढरूपमा धर्म ग्रहण गर्छन्, नीवरणादि क्लिष्ट धर्ममा अगाडि बढ्ने हुन्न र एकान्तवासमा मन लगाउने हुन्छन् भन्ने तेस्रो कुराद्वारा स्थविर भिक्षुहरूको प्रशंसा हुन्छ ।

“यसरी यी तीन कुराद्वारा स्थविर भिक्षुहरूको प्रशंसा हुन्छ ।

“यस्ते गरी मभोला भिक्षुहरूको र नयाँ भिक्षुहरूको पनि यी तीन कुराद्वारा प्रशंसा हुन्छ ।

“आवुसो ! यतिञ्जेलसम्म शास्ता एकान्तवासमा मन लगाई बस्ने हुँदा शिष्यहरू एकान्तवासमा मन लगाई बस्ने कुरा सिक्छन् ।”

### मध्यममार्ग

“आवुसो ! लोभ पनि खराब हो र द्वेष पनि खराब हो । लोभ र द्वेष हटाउनको निमित्त यहाँ मध्यममार्ग छ जसले आँखा देखाइदिन्छ, ज्ञान प्रदान गर्छ, शान्ति दिन्छ, अभिज्ञा दिन्छ, सम्बोधि दिन्छ तथा निर्वाणमा पुऱ्याइदिन्छ । त्यो आँखा आदि देखाइदिने मध्यममार्ग भनेको के हो त ?—यही आर्यअष्टांगिक मार्ग हो । जस्तै—सम्यक्दृष्टि, सम्यक्सङ्कल्प, सम्यक्वाचा, सम्यक्कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक्समृति र सम्यक्समाधि । यही त्यो मध्यममार्ग हो जसले...निर्वाणमा पुऱ्याइदिन्छ ।

“आवुसो ! क्रोध पनि खराब हो, बरंभाव (उपनाह) पनि खराब हो, अर्काको गुण भेट्ने (मक्खो) पनि,...दुर्वंतिरको कुरा सुन्ने (पलास) पनि...ईश्या पनि,...मात्सर्य पनि,...आफ्नो दोष लुकाउने (माया) पनि,...आफूमा नभएको गुण देखाउने (साठेय्य) पनि,... अहंभाव (यम्भो) पनि,...बदला लिने (सारम्भो) पनि,...मान पनि, ...अतिमान पनि,...मद पनि,...प्रमाद पनि खराब हो । मद प्रमादलाई

हटाउनको निमित्त पनि मध्यममार्ग छ जसले...निर्वाणमा पुऱ्याइदिन्छ ।  
त्यो मध्यम प्रतिपदा भनेको के हो भने—यही आर्यअष्टाङ्गिक मार्ग हो ।  
जस्तै—सम्यक्दृष्टि...सम्यक्समाधि ।”

यति आयुष्मान् सारिपुत्रले भन्नुभयो । अनि सन्तुष्ट भई ती  
भिक्षुहरूले आयुष्मान् सारिपुत्रको भाषणलाई अभिनन्दन गरे ।

×

×

×

मूढ सूत्र—

### ८. क्लेशयुक्त विचार हुने व्यक्ति

यस्तो मैले सुनें ।

एक समय भगवान् भ्रावस्तीको अनाथपिण्डकको जेतबनाराममा बस्नु भएको थियो । अनि त्यहाँ आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो । अनि ती भिक्षुहरूले प्रत्युत्तर दिएपछि वहाँले यसो भन्नुभयो—आवुसो ! यो लोकमा चारप्रकारका व्यक्तिहरू छन् । कुन चार भने—

(१) “आवुसो ! यहाँ कुनै व्यक्ति आफूमा क्लेशयुक्त विचार (अङ्गण) भएर पनि ‘आफूमा क्लेशयुक्त विचार छ’ भनी यथार्थतः जान्दैन ।

(२) “आवुसो ! यहाँ कुनै व्यक्ति आफूमा क्लेशयुक्त विचार भएमा ‘आफूमा क्लेशयुक्त विचार छ’ भनी यथार्थतः जान्दछ ।

---

१. म. नि. I. पृ. ३३: अनङ्गणमुत्तं, अ. क. I. पृ. १२४.

(३) “आवुसो ! यहाँ कुनै व्यक्ति आफूमा क्लेशयुक्त विचार नभएर पनि ‘आफूमा क्लेशयुक्त विचार छैन’ भनी यथार्थतः जान्दैन ।

(४) “आवुसो ! यहाँ कुनै व्यक्ति आफूमा क्लेशयुक्त विचार नभएमा ‘आफूमा क्लेशयुक्त विचार छैन’ भनी यथार्थतः जान्दछ ।”

“आवुसो ! जो त्यो क्लेशयुक्त विचार (अङ्गण) आफूमा भएर पनि ‘आफूमा क्लेशयुक्त विचार छ’ भनी यथार्थतः नजान्ने र जो त्यो क्लेशयुक्त विचार आफूमा भएर ‘आफूमा क्लेशयुक्त विचार छ’ भनी यथार्थतः जान्ने—यी दुवै क्लेशयुक्त विचार हुने व्यक्तिहरूमध्येमा माथिल्लोलाई हीन र तल्लोलाई श्रेष्ठ व्यक्ति भनिन्छ ।

“आवुसो ! जो त्यो आफूमा क्लेशयुक्त विचार नभएर पनि ‘आफूमा क्लेशयुक्त विचार छैन’ भनी यथार्थतः नजान्ने र जो त्यो आफूमा क्लेशयुक्त विचार नभएमा ‘आफूमा क्लेशयुक्त विचार छैन’ भनी जान्ने—यी दुवै क्लेशयुक्त विचार नहुने (अनङ्गण) व्यक्तिहरूमध्येमा माथिल्लो व्यक्तिलाई हीन र तल्लो व्यक्तिलाई श्रेष्ठ व्यक्ति भनिन्छ ।”

### मौद्गल्यायनको प्रश्न

यस्तो भन्नुहुँदा आयुष्मान् मौद्गल्यायनले आयुष्मान् सारिपुत्रसँग यस्तो सोध्नुभयो—

“आवुसो सारिपुत्र ! दुवै क्लेशयुक्त विचारका भएर पनि किन

एकजनालाई हीन र अर्कोलाई श्रेष्ठ भनिएको हो ? यसको कारण के हो ?

“आवुसो सारिपुत्र ! दुवै क्लेशयुक्त विचारका नभएर पनि किन एकजनालाई हीन र अर्कोलाई श्रेष्ठ भनिएको हो ? यसको कारण के हो ?”

a. “आवुसो भौद्गल्यायन ! जो त्यो व्यक्ति आफूमा क्लेशयुक्त विचार भएर पनि ‘आफूमा क्लेशयुक्त विचार छ’ भनी यथार्थतः जान्दैन उसले सो क्लेशयुक्त विचारलाई हटाउनको निमित्त इच्छा गर्दैन, कोशिस गर्दैन र वीर्यारम्भ गर्दैन । अनि उ सरागी, सट्टेष्ठी, समोही तथा क्लेशयुक्त विचार हुने भई संक्लिष्ट चित्त लिएर मर्छ । भनौं कि—पसलबाट वा कालिगडको घरबाट मैलो परेको काँसको भाँडो ल्याउँछ । मालिकले उसमा खाना पनि खान्न सफा पनि नगरी फोहर ठाउँमा पयाँक्छ । अनि सो भाँडो पछि गएर भन् भन् मलीन हुन्छ । यस्तै गरी आवुसो ! आफूमा क्लेशयुक्त विचार भएर पनि नजान्नेले पछि गएर उ...संक्लिष्ट चित्त लिएर मर्छ ।

b. “आवुसो भौद्गल्यायन ! जो त्यो व्यक्ति आफूमा क्लेशयुक्त विचार भएर ‘आफूमा क्लेशयुक्त विचार छ’ भनी यथार्थतः जान्दछ उसले सो क्लेशयुक्त विचारलाई हटाउनको निमित्त इच्छा गर्छ, कोशिस गर्छ र वीर्यारम्भ गर्छ । अनि उ अरागी, अट्टेष्ठी, अमोही तथा क्लेशयुक्त विचार हुने नभई असंक्लिष्ट चित्त लिएर मर्छ । भनौं कि—पसलबाट वा कालिगडको घरबाट मैलो परेको काँसको भाँडो ल्याउँछ । मालिकले

त्यसलाई सफा पारी त्यसमा खाना पनि खान्छ फोहर ठाउँमा पयाक्वा पनि पयाक्दैन । अनि सो भाँडो पछि गएर भन् भन् सफा हुन्छ । आवुसो ! यस्तै गरी आफूमा क्लेशयुक्त विचार भएर 'आफूमा क्लेशयुक्त विचार छ' भनी जान्नाले पछि गएर उ...असंक्लिष्ट चित्त लिएर मर्छ ।

c. "आवुसो मौद्गल्यायन ! जो त्यो व्यक्ति आफूमा क्लेशयुक्त विचार नभएर पनि 'आफूमा क्लेशयुक्त विचार छैन' भनी यथार्थतः नजान्नेले शुभनिमित्त' लिएर हेर्छ, यसरी शुभनिमित्तले हेर्नेको मनलाई रागले ध्वस्त पार्छ । अनि उ सरागी, सद्द्वेषी, समोही तथा क्लेशयुक्त विचार हुने भई संक्लिष्ट चित्त लिएर मर्छ । भनौं कि—पसलबाट वा कालिगडको घरबाट सफा भुग्घर भएको काँसको भाँडो ल्याउँछ । मालिकले त्यसमा नखाई फोहर ठाउँमा पयाक्छ र पछि गएर सो भाँडो अधिभन्दा भन् भन् मलीन हुन्छ । आवुसो ! यस्तै गरी आफूमा क्लेशयुक्त विचार नभएर पनि त्यसलाई नजान्नाले पछि गएर उ... संक्लिष्ट चित्त लिएर मर्छ ।

d. "आवुसो मौद्गल्यायन ! जो त्यो व्यक्ति आफूमा क्लेशयुक्त विचार नभएमा 'आफूमा क्लेशयुक्त विचार छैन' भनी यथार्थतः जान्नेले शुभनिमित्तले हेर्दैन, यसरी शुभनिमित्तले नहेर्नेको मनलाई रागले ध्वस्त पार्दैन, अनि उ अरागी, अद्वेषी, असोही तथा क्लेशयुक्त विचार नहुने

---

१. 'शुभनिमित्त' भनी आसक्त युक्त 'अहा ! कति राम्रो !' भन्ने दृष्टिले हेर्नेलाई भनिएको हो ।



भई असंक्लिष्ट चित्त लिएर मछं । भनोंकि—पसलबाट वा कालिगडको घरबाट सफा सुगधर भएको काँसको भाँडो ल्याउँछ । मालिकले त्यसमा खान्छ पनि सफा पनि गछं फोहर ठाउँमा पथावदा पनि पथावदेन । यसप्रकार सो भाँडो पछि गएर भन् भन् सफा हुन्छ । आवुसो ! यस्तं गरी आफूमा क्लेशयुक्त विचार नभएर 'आफूमा क्लेशयुक्त विचार छैन' भनी जान्नाले शुभनिमित्तले हेर्ने अनि उसको चित्तमा राग पस्दैन अनि उ...असंक्लिष्ट चित्त लिएर मछं ।

“आवुसो मौद्गल्यायन ! यही कारण हो जसले गर्दा क्लेशयुक्त विचार भएका दुइ व्यक्तिहरूमध्येमा एकजनालाई हीन र अर्कोलाई श्रेष्ठ भनिएको हो ।

“आवुसो मौद्गल्यायन ! यही कारण हो जसले गर्दा क्लेशयुक्त विचार नभएका दुइ व्यक्तिहरूमध्येमा एकजनालाई हीन र अर्कोलाई श्रेष्ठ भनिएको हो ।”

## अङ्गण कसलाई भन्छन् ?

“आवुसो ! 'अङ्गण अङ्गण' भनी भन्दछन् । आवुसो ! यो केको नाम हो ?”

“आवुसो ! यो कुविचार, अकुशल तथा इच्छाधीन भई हिडनेको नाम हो—'अङ्गण' ।

क. “आवुसो ! यहाँ कुनै अपराधी (=आपत्ति, दोष हुने) भिक्षुको यस्तो इच्छा हुन्छ—‘मेरो अपराध अरू भिक्षुहरूले थाहा नपाउन् ।’ तर उसको अपराधलाई अरू भिक्षुहरूले थाहा पाउँछन् । ‘भिक्षुहरूले मेरो अपराधलाई थाहापाए’ भनी उ कोप गर्छ र अप्रसन्न हुन्छ । आवुसो ! जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै ‘अङ्गण’ हुन् ।

ख. “आवुसो ! यहाँ कुनै अपराधी भिक्षुको यस्तो इच्छा हुन्छ—‘मेरो अपराधको सम्बन्धलाई लिएर सङ्घको बीचमा मलाई दोष नदेउन् र दोष दिनपरे एकलै भएको ठाउँमा दोष दिउन् (चोदेग्नु) ।’ हुनसक्छ उसलाई सङ्घको बीचमा भिक्षुहरूले दोष दिनेछन् । अनि उ ‘मलाई सङ्घको बीचमा दोष दिए’ भनी कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै ‘अङ्गण’ हुन् ।

ग. “आवुसो ! यहाँ कुनै अपराधी भिक्षुको यस्तो इच्छा हुन्छ—‘मेरो अपराधलाई समानरूपको (= आफू जस्तै अपराधी हुने) भिक्षुले दोष देओस् तर असमानरूपको (=अपराध नहुने) भिक्षुले होइन ।’ हुनसक्छ उसलाई असमानरूपको भिक्षुले दोष दिन्छ (चोदेय्य) । ‘असमानरूपको भिक्षुले मलाई दोष दियो’ भनी उ कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै ‘अङ्गण’ हुन् ।

घ. “आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—‘मसँग सोधेर गुरूले धर्मदेशना गरून् अरूसँग सोधेर होइन ।’ हुनसक्छ गुरूले

अरूसँग सोधेर धर्मदेशना गर्छन् । 'मसँग नसोधिकन अरूसँग सोधेर गुरुले धर्मदेशना गरे' भनी उ कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

ड. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'मलाई अगाडि लगाई भिक्षुहरू गाउँमा भिक्षाटनको लागि जाउन् ।' हुनसक्छ भिक्षुहरू अर्को भिक्षुलाई अगाडि लगाई गाउँमा भिक्षाटनको लागि जान्छन् । 'अर्को भिक्षुलाई अगाडि लगाई गाउँमा भिक्षाटन गए' भनी उ कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

च. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'अहो ! भोजनालयमा मलाई अप्पासन र अन्न भोजन देउन् ।' हुनसक्छ उसले त्यो ठाउँ पाउँदैन । अनि यसबाट उ कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

छ. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'आराम-बासी भिक्षुहरूलाई मैले उपदेश दिनपाए हुन्थ्यो ।' हुनसक्छ अर्को भिक्षु उपदेश दिन्छ । अनि उ यसबाट कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

ज. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'अहो ! मैले आरामबासी भिक्षुहरूलाई...उपासकहरूलाई...उपासिकाहरूलाई उपदेश दिन पाए हुन्थ्यो ।' हुनसक्छ अर्को भिक्षुले उपदेश दिन्छ । अनि

उ यसबाट कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

भ. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'अहो ! भिक्षुहरू मलाई नै सत्कार गर्नु, मलाई नै गौरव गर्नु र मलाई नै पूजा सम्मान गर्नु ।' हुनसक्छ भिक्षुहरू अर्को भिक्षुलाई...पूजा सम्मान गर्छन् । अनि उ यसबाट कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

ज. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'मलाई उत्तम पात्र चीवरहरू लाभ होस् अरूलाई लाभ नहोस् ।' हुनसक्छ अरू भिक्षुहरूलाई लाभ हुन्छ उसलाई हुन्न । अनि उ यसबाट कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

ट. "आवुसो ! यहाँ कुनै भिक्षुको यस्तो इच्छा हुन्छ—'अहो ! मलाई मात्र उत्तम भोजन...उत्तम शयनासन...उत्तम ग्लानप्रत्ययहरू लाभ होस् अरूलाई लाभ नहोस् ।' हुनसक्छ उसलाई लाभ नभई अरू भिक्षुहरूलाई लाभ हुन्छ । अनि उ यसबाट कोप गर्छ र अप्रसन्न हुन्छ । जो त्यो कोप हो जो त्यो अप्रसन्नता हो—यी दुवै 'अङ्गण' हुन् ।

"आवुसो ! यही कुविचारको र अकुशलको इच्छाधीन भई हिडनेको नाम 'अङ्गण' हो ।

## खराब विचार ने पाप हो

a. “आवुसो ! यहाँ कुनै भिक्षुको खराब विचार वा इच्छाधीन भई हिडने बानि हटेको हुन्न । त्यस्तो कुरा मुनिन्छ पनि देखिन्छ पनि— चाहे त्यो वनवासी होस्, चाहे एकान्तवासी बस्ने होस्, चाहे त्यो भिक्षाटन् मात्र गरी खाने होस् चाहे पालसँग (सपदानचारी) भिक्षाटन् गर्ने होस्, चाहे त्यो पंसुकूलिक होस् र चाहे खत्रो चीवर लगाउने होस्— उसलाई सब्रह्मचारीहरूले सम्मान सत्कार गर्दैनन् । किनभने— ती आयुष्मान्हरूले उसको खराब विचार वा इच्छाधीन भई हिडने बानि मुनेका पनि हुन्छन् देखेका पनि । भनी कि—पसलबाट वा कालिगडको घरबाट मुग्घर सफा भएको काँसको भाँडो त्याउँछ । अनि मालिकले त्यसमा मरेको सर्पको वा मरेको कुकुरको अथवा मरेको मानिसको मासु राखी अर्को मुग्घर सफा भएको काँसको भाँडोले छोपी बजारमा राख्न लगाउँछ । यो देखेर मानिसहरूले ‘अहा ! कति टलिकने राम्रो भाँडो ! यसमा के रहेछ ?’ भनी उघारी हेर्दा देखेबित्तिकै उनीहरूलाई अप्रिय लाग्छ र घृणा लाग्छ । यस्तो दुर्गन्ध मरेको मासु देखेर भोक लाग्नेले त खाँदैन भने भोक नलाग्नेको त के कुरा ! आवुसो ! त्यस्तै गरी जसको खराब विचार अथवा इच्छाधीन भई हिडने बानि हटेको हुन्न र त्यसबारेमा मुनेको पनि देखेको पनि हुन्छन् अनि त्यस्ता वनवासीलाई सब्रह्मचारीहरूले सम्मान सत्कार गर्दैनन् । किनभने ?— खराब विचार र इच्छाधीन भई हिडने बानि भएको हुनाले ।

b. “आवुसो ! यहाँ कुनै भिक्षुको खराब विचार वा इच्छाधीन

भई हिडने बानि नभएको कुरा सुनेको पनि देखेको पनि हुन्छ । चाहे उ गाउँको विहारमा बस्ने होस्, चाहे निमन्त्रणामा जानेहोस् र चाहे गृहपतिले दिएको चीवर लगाउने होस् उसलाई सब्रह्मचारीहरूले सम्मान सत्कार गर्छन् । किनभने ?— उनीहरूले उसको खराब विचार अथवा इच्छाधीन भई हिडने बानि सुनेको पनि देखेको पनि हुन्छन् । भनौं कि—पसलबाट वा कालिगडको घरबाट सफा सुगंध भएको काँसको भाँडो ल्याउँछ । अनि मालिकले त्यसमा कनिका नभएको राम्रोसँग पकाएका अनेक सुपव्यञ्जनहरूका साथ भात राखी अर्को भाँडोले ढाकी बजारमा राख्न लगाउँछ । मानिसहरूले देखेर 'अह ! कति टल्कने भाँडो ! यसमा के रहेछ ?' भनी उधारी हेर्दा देखेबित्तिकै उनीहरू प्रसन्न तथा खुसी हुन्छन् तथा सन्तुष्ट पनि । भोक नलाग्नेलाई पनि खाउँ खाउँ जस्तो लाग्छ भने भोक लाग्नेको त के कुरा ! आवुसो ! यस्तै गरी उसको यो खराब विचार वा इच्छाधीन भई हिडने बानि नभएको कुरा देखिन्छ वा सुनिन्छ पनि । अनि उसलाई सब्रह्मचारीहरूले सत्कार सम्मान गर्छन् । किनभने ?—उनीहरूले उसको खराब विचार नभएको कुरा सुनेका पनि देखेका पनि हुन्छन् ।”

### मौद्गल्यायनको उपमा

यस्तो भन्नुहुँदा आयुष्मान् महामौद्गल्यायनले आयुष्मान् सारिपुत्रलाई यस्तो भन्नुभयो—“आवुसो सारिपुत्र ! एउटा उपमा भन्न मन लाग्छ ।”

“भन्नुहोस्” भनी आयुष्मान् सारिपुत्रले भन्नुमएण्हि बहान्ने यस्तो भन्नुमयो—

“अवुसो ! एक समय म राजगृहमा भिक्षाटन् जांदा समीति’ भन्ने एक रथकारकपुत्रले रथको चक्का बनाउन काठ ताछिरहेको थियो । त्यसबखत त्यहाँ पण्डुपुत्र आजीवक पनि उमिइरहेको थियो— जो अघि रथकारकपुत्र थियो । अनि पण्डुपुत्र आजीवकको मनमा यस्तो लाग्यो—‘अहो ! यो समीति रथकारपुत्रले यो चक्का बनाउने बांगो टिंगो भएको नराम्रो काठलाई ताछ्छे हुन्थ्यो । अनि मात्र राम्रो चक्का बनाउन सक्ने थियो ।’ जसो जसो पण्डुपुत्र आजीवकले मनमा सोच्यो उसो उसो उसले पनि काठ ताछ्न् थाल्यो । अनि यो देखेर खुशी भई पण्डुपुत्र आजीवक भन्नथाल्यो—‘यसले त मेरो मनको कुरा थाहापाए जस्तै गरी काठ ताछ्छो !’

“यस्तै गरी आयुष्मान् सारिपुत्रले पनि जो ती व्यक्तिहरू जीविकाको निमित्त अश्रद्धाले घरबार छाडी बेघर भई प्रव्रजित हुन्छन्— जो शठ, छली, पाखंडी, अभिमानी, चपल, मुखर, असंयतभाषी, असंयत इन्द्रिय, भोजनमा मात्रा नजान्ने, जाग्रत नहुने, श्रामाण्यत्व नचाहने, शिक्षामा तीव्र अनुराग नहुने, चीवरवस्त्रहरू थुपार्ने, धर्मलाई बलियोगरी नसमात्ने ( साथलिक ), क्लिष्ट धर्ममा अगाडि बढ्ने ( ओक्कमने पुब्बङ्गमा ), असमाहित, विभ्रान्तचित्त तथा दुष्प्रज्ञ लाटा भेडा जस्तै

१. सिंहलमा ‘सामीति’ ।

हुन्छन्—त्यस्ता आयुष्मान्हरूका मनका कुरा थाहापाए जस्तै आयुष्मान्ले यो धर्मदेशनाद्वारा ताछनु हुन्छ ।

“जो ती श्रद्धाले प्रव्रजित हुने कुलपुत्रहरू हुन्—जो असठ, अछली, अपाखंडी, (अकेटुमिनो), अनतिमानी, अचपल, अमुखर, संयत-भाषी, संयत इन्द्रिय, भोजनमा मात्रा जान्ने, जाग्रत, श्रामण्यत्व चाहने, शिक्षामा तिब्र अनुराग हुने, चौवर वस्तुहरू नथुपार्ने, धर्मलाई बलियो गरी समात्ने, एकान्तवासमा अघि बढ्ने, वीर्यवान्, सम्प्रज्ञानी भई स्मृति राख्ने, समाहित भई एकाग्र चित्त हुने र लाटो भेडा जस्तो नभई प्रज्ञावान् छन् तिनीहरूले आयुष्मान् सारिपुत्रको धर्मदेशना सुनी मन तथा वचनद्वारा पान गरे जस्तो लाग्छ र अति ‘असल हो ! सब्रह्मचारी-हरूलाई अकुशलबाट हटाई कुशलमा प्रतिस्थापना गर्नु हुन्छ !!’ भनी भन्दछन् । आवुसो ! जस्तै कुनै सिगानै स्वभावको युवा वा युवती नुहाइधुवाइगरी बसेकाले कमल फूलको माला वा जूही चमेलीको माला पाउँदा बुबै हातले ग्रहण गरी शीरमा लगाउँछन् त्यस्तै गरी... श्रद्धाले प्रव्रजित हुने कुलपुत्रहरू... धर्मपान गरी ‘असल हो ! सब्रह्मचारी-हरूलाई अकुशलबाट हटाई कुशलमा प्रतिस्थापित गर्नुहुन्छ !!’ भनी भन्दछन् ।”

यसरी बुबै महान् पुरुषहरूले परस्पर सुभाषितको अनुमोदन गर्नुभयो ।

×

×

×



मूल सूत्र—

## १. सम्यक्दृष्टि भनेको कस्तो हो ?

यस्तो मैले सुनें ।

...भगवान् जैतवनमा बसिरहुनु भएको बेलामा आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

“आवुसो ! ‘सम्यक्दृष्टि, सम्यक्दृष्टि’ भनी भन्दछ । आवुसो ! कहिले आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ ? र जसको दृष्टि (= हेराइ) सीधा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ?”

“आवुसो ! यस कुराको अर्थ जान्नको निमित्त हामीहरू टाढाबाट भए पनि तपाईंकहाँ आयौं होला । अतः यस कुराको अर्थ तपाईंले नै

१. म. नि. I. पृ. ६२: सम्मादिट्ठिसुत्तं, अ. क. I. पृ. १७७.

२. सम्यक्दृष्टिको साधारण अर्थ हो राम्रो असल तथा शुद्ध विचारको र हेराइ । यो सम्यक्दृष्टि दुइ प्रकारका छन्—(१) लौकिक (सम्यक्दृष्टि) र (२) लोकोत्तर (सम्यक्दृष्टि) यहाँ कर्म आफ्नो हो

भन्ने ज्ञान र सत्यानुकूलिक ज्ञान (=चतुरार्यं सत्य अनुकूल ज्ञान) लाई लौकिक सम्यक्दृष्टि भन्दछन् । अर्को शब्दमा भन्ने हो भने सबै सास्रविकज्ञान लौकिक हुन् । आर्यमार्ग फलले युक्त ज्ञान लोकोत्तर हो ।

सम्यक्दृष्टि हुने पुरुष चाहि तीन प्रकारका छन्--  
(१) पृथग्जन सम्यक्दृष्टि हुने पुरुष, (२) शैक्ष सम्यक्दृष्टि हुने पुरुष र (३) अशैक्ष सम्यक्दृष्टि हुने पुरुष ।

पृथग्जन पनि दुइ प्रकारका छन्--(१) बाहिरी (=बुद्धधर्म भन्दा बाहिरका) पृथग्जन र (२) शासनिक (=बुद्धधर्म भित्रका) पृथग्जन ।

त्यहाँ कर्मवादी र कर्म आफ्नो हो भन्ने विचार राख्नेलाई 'बाहिरी' भनिन्छ । आत्मवादी भएका हुनाले उनीहरूमा सत्यानुकूलिक विचार हुन्न ।

'शासनिक' भन्नाले शैक्ष, अशैक्ष दुवै हुन् । यिनीहरू निश्चयरूपले सम्यक्दृष्टिक हुन् । निश्चयरूपले नैर्याणिक लोकोत्तर कुशल दृष्टिले युक्त भएको हुनाले 'सम्यक्दृष्टि' भनिएको हो । त्यसैले अगाडि सूत्रमा 'उजुगातास्स दिट्ठि' अर्थात् 'उसको हेराई सीधा हुन्छ' भनिएको हो । पपं. सू. I. पृ. १७७: सम्मादिट्ठिसुत्त-वण्णना ।

बताउनु भए बेश हुने थियो । आयुष्मान् सारिपुत्रसँग सुनेर भिक्षुहरूले धारण गर्ने छन् ।”

“आवुसो ! त्यसोभए सुन, रात्ररी मनमा राख, भन्नेछु ।”

“हवस्, हुन्छ” भनी ती भिक्षुहरूले भनेपछि आयुष्मान् सारिपुत्रले यस्तो भन्नुभयो—

### जहिले कुशलाकुशलको मूल जान्नेछ

a. “आवुसो ! जब आर्यश्रावकले अकुशल पनि जान्नेछ, अकुशलको मूल पनि जान्नेछ; कुशल पनि जान्नेछ, कुशलको मूल पनि जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र जसको दृष्टि सीघा हुन्छ (उजुगतास्स दिट्ठि), धर्मप्रति अटलश्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! अकुशल र अकुशल मूल भनेको के हो त ? कुशल र कुशलमूल भनेको के हो त ?—

“(१) प्राणीघात<sup>१</sup> अकुशल हो, (२) अदिन्नादान (= चोरी) अकुशल हो, (३) काममिथ्याचार अकुशल हो, (४) मृषाबाद अकुशल

१. प्राणी भनेको के हो र कसरी प्राणीघात हुन्छ भन्ने आदि वर्णन पपं. सू. I. पृ. १७८ देखि सम्मादिट्ठि सुत्तवर्णनामा उल्लेख भएको पाइन्छ ।

हो, (५) पंशुन्यवाचा अकुशल हो, (६) परुषवाचा अकुशल हो, (७) सम्प्रलाप अकुशल हो, (८) अभिध्या (= मानसिक लोभ) अकुशल हो, (९) व्यापाद (= मानसिक द्वेष) अकुशल हो र (१०) मिथ्यादृष्टि (= गलत हेराइ) अकुशल हो — आवुसो ! यतैलाई 'अकुशल' भनिन्छ ।

“आवुसो ! कुन चाहिं अकुशलमूल हो त ?

“(१) लोभ अकुशलमूल हो, (२) द्वेष अकुशलमूल हो र (३) मोह अकुशलमूल हो ।

“आवुसो ! कुशल भनेको के हो त ?—

“(१) प्राणीघातबाट अलग रहनु कुशल हो, (२) अदिग्नादान-बाट अलग रहनु कुशल हो, (३) काममिथ्याचारबाट अलग रहनु कुशल हो, (४) मृषावादबाट अलग रहनु कुशल हो, (५) पंशुन्यवाचाबाट अलग रहनु कुशल हो, (६) परुषवाचाबाट अलग रहनु कुशल हो, (७) सम्प्रलापबाट अलग रहनु कुशल हो, (८) अनभिध्या कुशल हो, (९) अन्यापाद कुशल हो र (१०) सम्यक्दृष्टि कुशल हो ।

“आवुसो ! कुनचाहिं कुशलमूल हो त ?—

“(१) अलोभ कुशल मूल हो, (२) अद्वेष कुशल मूल हो र (३) अमोह कुशल मूल हो ।

“आवुसो ! जब आर्यश्रावकले यसरी अकुशल जान्दछ, अकुशल मूल जान्दछ; कुशल जान्दछ, कुशल मूल जान्दछ; अनि उ रागानुशय-लाई त्यागी प्रतिघानुशयलाई त्यागी 'महूँ' भन्ने दृष्टिमानानुशयलाई

छेदन गरी<sup>१</sup> अविदघालाई हटाई विदघालाई उत्पादन गरी यसै जीवनमा दुःख क्षय गर्ने हुन्छ<sup>२</sup> । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र जसको दृष्टि सीधा हुन्छ, धर्ममा अटल श्रद्धा हुन्छ तथा जो निर्वाणगामी सद्धर्ममा पुगेको हुन्छ ।”

“साधु आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई अभिनन्दन तथा अनुमोदन गरी फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब आहारसमुदय निरोधलाई जान्नेछ

b. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ? जसको दृष्टि सीधा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले आहार पनि जान्नेछ, आहारको समुदय पनि जान्नेछ, आहार निरोध पनि जान्नेछ र आहार निरोधको मार्ग पनि जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक

- 
१. यो कुरा अनागामी मार्गलाई लक्ष गरी भनिएको हो । पपं. सू. I. पृ. १८६: सम्मादिट्ठिसुत्तवण्णना ।
  २. यो कुरा अरहत् मार्गलाई लक्ष गरी भनिएको हो । पपं. सू. I. पृ. १८६: सम्मादिट्ठिसुत्तवण्णना ।

हुन्छ र जसको दृष्टि सीषा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“आवुसो ! आहार भनेको, आहार समुदय भनेको, आहार निरोध भनेको तथा आहार निरोध हुने मार्ग भनेको कस्तो हो त ?”

“आवुसो ! आहार<sup>१</sup> चार प्रकारका छन्—जो भूतहरू<sup>२</sup> ( =जन्मसकेका प्राणीहरू ) को स्थितिको निमित्त र सम्भवेसि<sup>३</sup> ( =जन्मन लागिरहेका) प्राणीहरूको संग्रहको निमित्त उपकारी हुन्छ ।

१. आहारको मतलब प्रत्यय हो । अर्थात् बाँच्नकोनिमित्त सहायता पुऱ्याउने तत्व हो । प्रत्ययद्वारा आफ्नो फल त्याइदिने भएको हुनाले ‘आहार’ भनिएको हो । त्यसैले ‘आहरती’ति आहारो’ भनिएको हो । पपं. सू. I. पृ. १८६-८७: सम्मादिद्विसुत्तवण्णना ।

आहारले के त्याइदिन्छ भने—(१) कर्बलिकार आहारले—वर्ण, गन्ध, रस, ओज, पृथ्वी, आप, तेज र वायु—यी आठवटा रूपहरू प्रदान गर्छ ।

(२) स्पर्श आहारले—सुख वेदना, दुःख वेदना तथा असुख अदुःख वेदना दिलाउँछ ।

(३) मनः सञ्चेतना आहारले—कामभवमा जाने कर्म भए कामभव, रूपभवमा जाने कर्म भए रूपभव तथा अरूपभवमा जाने कर्म भए अरूपभव प्राप्त गराउँछ ।

(५) विज्ञान आहारले—प्रतिसन्धि नाम-रूप दिलाउँछ । अर्थात्—प्रतिसन्धि गराउने वेदना, संज्ञा र संस्कार स्कन्धहरू दिलाइदिन्छ । संक्षेपमा भन्ने हो भने—कर्बलिकार आहारले जीवन रक्षा गर्न टेवा दिन्छ, स्पर्शले वेदना दिन्छ, सञ्चेतानाले सास्रव कुशलाकुशल दिन्छ र विज्ञानले पुनर्भव दिन्छ । पपं. सू. I. पृ. १८६: सम्मादिट्ठिसुत्तवण्णना ।

२. 'भूत' भनेको हात्रो भाषामा जस्तै यहाँ 'भूत प्रेत' लाई 'भूत' भनिएको होइन । पालिसाहित्य अनुसार 'भूत' भनेको इन्द्रिय प्रकट भई जन्मसकेका प्राणीहरूलाई भनिएको हो । पपं. सू. I. पृ. १८७: सम्मादिट्ठिसुत्तवण्णना ।

३. 'सम्भवेसि' अर्थात्—जन्मिन लागि रहेका भनेको इन्द्रिय पूरा भई अहिलेसम्म बाहिर प्रकट नभएका प्राणीहरू अर्थात् जन्म नसकेका प्राणीहरूलाई भनिएको हो । अर्को शब्दमा भन्ने हो भने गर्भावस्थालाई भनिएको हो । जस्तै—अण्डज र जलाबुज प्राणीहरू जबसम्म अण्डा फोरेर बा आमाको गर्भबाट बाहिर निस्केका हुन्नन् तब-सम्मका अवस्थालाई 'सम्भवेसि' भनिन्छ । जब अण्डकोष फोरी अथवा गर्भबाट बाहिर निस्किसक्य तब त्यसलाई 'भूत' भनिन्छ ।

संस्वेदज र औपपातिक प्राणीहरूमा चाहिँ प्रथम चित्तक्षण-लाई 'सम्भवेसि' र द्वितीय चित्तक्षणपछि 'भूत' भनिन्छ । जो भूत अर्थात् जन्म लिएर फेरि सम्भवेसि हुँदैन त्यस्तालाई क्षीगास्रव भन्दछन् । पपं. सू. I. पृ. १८७: सम्मादिट्ठिसुत्तवण्णना ।

“कुन चार आहार भने—(१) कर्बलिकार<sup>१</sup> (=गांस गांस गरी खाने) आहार—चाहे त्यो ओलारिक<sup>२</sup> (=मोटो) होस् चाहे सूक्ष्म (=मिहिन) होस्, (२) दोश्रो हो स्पर्श आहार, (३) तेथ्रो हो मनः सञ्चेतना आहार, (४) चौथो हो विज्ञान आहार । तृष्णाको समुदयले आहारको समुदय हुन्छ, तृष्णा निरोध भएमा आहार निरोध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग आहार निरोधको मार्ग हो । जस्तै—सम्यक्-दृष्टि, सम्यक्सङ्कल्प, सम्यक्वाचा, सम्यक्कर्म, सम्यक्जोविका, सम्यक्-ब्यायाम, सम्यक्स्मृति तथा सम्यक्समाधि ।

- 
१. गांस गांस गरी खाने आहारलाई ‘कर्बलिकार आहार’ भन्दछन् । जस्तै—भात, रोटी आदि । ओज तत्त्वको नाम हो । पपं. सू. I. पृ. १८७: सम्मादिट्ठिमुत्तवण्णना ।
  २. ओलारिक र सूक्ष्म (=मोटो र मिहिन) आहार भन्ने सम्बन्धमा अटुकथाले यसरी वर्णन गरेको छ—मोटो हुने वस्तुलाई ‘मोटो’ र मिहिन हुने वस्तुलाई ‘मिहिन’ भन्दछन् । गोहीको आहारभन्दा मयूरको आहार सूक्ष्म (=मिहिन) छ । गोहीले ढुंगा पनि खान सक्छ र पचाउँछ । मयूरले सर्प तथा बिन्डिहरू खान्छ । मयूरको आहारभन्दा भालुको आहार सूक्ष्म ठानिन्छ । भालुले कुनै प्राणीको बर्षौं पुरानो अङ्ग प्रत्यङ्गका हाडहरू पनि खान्छ । ती हाडहरू मुखमा राख्दा मुखको न्यालले भिजेपछि हाडहरू नरम भएर कन्द-मूल जस्ता हुन्छन् । भालूहरूको आहारभन्दा हात्तीहरूको आहार



मिहिन हुन्छ । किनभने उनीहरूले अनेक प्रकारका रुखका हाँगाहरू मात्र खान्छन् । हात्तीहरूको आहारभन्दा गाई मृगहरूको आहार मिहिन हुन्छ । उनीहरू सार नभएका रुखका पातहरू मात्र खान्छन् । उनीहरूको आहारभन्दा खरायोको आहार मिहिन, यसको आहारभन्दा चराहरूको आहार मिहिन, यिनीहरूको आहारभन्दा प्रत्यन्तमा बस्ने मानिसहरूको आहार मिहिन, यिनीहरूको आहारभन्दा गाउँका द्वारेहरूको आहार मिहिन, यिनीहरूको आहारभन्दा राजारजौटाहरूको आहार मिहिन, यिनीहरूको भन्दा चक्रवर्ती राजाहरूको आहार मिहिन, यिनीहरूको भन्दा भूमिदेवताहरूको आहार मिहिन र यिनीहरूको भन्दा पनि चातुर्महाराजिक देवताहरूको आहार मिहिन हुन्छ । यसप्रकार परनिमित्तवशवति देवलोकसम्मको आहारको कुरा विस्तार गर्न सक्नुपर्छ । उनीहरूको आहार मिहिनभन्दा मिहिन भनी जान्नुपर्छ । स्थूल पदार्थमा ओज (Vitamin) कम मात्रा हुन्छ । मिहिन पदार्थमा बढता हुन्छ । जस्तै—पात्रभरी खोले ( = यागु) पिए पनि केही छिन पछि भोक लागेको जस्तो अनुभव हुन्छ । मुट्टीभर घिउ खाए पनि दिनभर नै खान मन नलागेको जस्तो हुन्छ । त्यसबाट परिश्रम त हटाउँछ तर पालन गर्न सक्दैन । ओज घातु (Vitamin) ले पालन चाँहि गर्छ किन्तु परिश्रम हटाउन सक्दैन । दुवै तत्वको समिश्रणद्वारा परिश्रम पनि हटाउँछ पालन पनि गर्छ । पपं. सू. I. पृ. १८७-८८: सम्मादिट्टिसुत्तवण्णना ।

“आवुसो ! जब आर्यश्रावकले यसरी आहार, आहार समुदय, आहार निरोध, आहार निरोधको मार्ग जान्दछ अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी प्रतिघानुशयलाई हटाई ‘महँ’ भन्ने दृष्टिमानानुशयलाई छेदन गरी अविदद्यालाई त्यागी विदद्यालाई उत्पादन गरी यसै जीवनमा दुःखको अन्तः गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्-दृष्टिक हुन्छ—जसको दृष्टि सीधा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्र-लाई अभिनन्दन तथा अनुमोदन गरी फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब आर्यसत्यलाई जान्नेछ

C. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ? जसको दृष्टि सीधा हुन्छ,...सद्धर्ममा पुगेको पनि हुन्छ ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले दुःखलाई<sup>१</sup>, दुःख समुदय-लाई, दुःख निरोधलाई तथा दुःख निरोध हुने मार्गलाई जान्नेछ—

- 
१. ‘दुःख’ भन्ने आदिको अर्थ ज्ञानको निमित्त लेखकको बु. श्रा. च. भा-१, पृ. ७४ को पादटिप्पणीमा हेर्नु र पृ. १६४ तथा पृ. १६६ मा पनि हेर्नु ।

आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र जसको दृष्टि सीधा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! दुःख भनेको, दुःख समुदय भनेको, दुःखनिरोध भनेको तथा दुःखनिरोध हुने मार्ग भनेको कस्तो हो त ? जन्म हुनु दुःख हो, जराहुनु दुःख हो, मरण हुनु दुःख हो, शोक हुनु दुःख हो, परिदेव हुनु दुःख हो, दुःखदौर्मनस्य उपायास हुनु दुःख हो, अप्रियसँग<sup>१</sup> सम्पर्क हुनु दुःख हो, प्रियसँग विधोग हुनु दुःख हो, इच्छा गरेको नपाउनु पनि दुःख हो । संक्षेपमा भन्ने हो भने पञ्च उपादानस्कन्ध नै दुःख हो । आवुसो ! यही दुःख हो । आवुसो ! दुःख समुदय भनेको कस्तो हो त ? जो त्यो पुनर्भव (=पुनर्जन्म) हुने त्यस त्यस ठाउँमा अभिरमण गर्ने नन्दीराग सहगत तृष्णा हो—यही नै दुःख समुदय हो । आवुसो ! दुःख निरोध भनेको कस्तो हो त ? जो त्यही तृष्णाको निरवशेष निरोध हो, त्याग हो, प्रतिनिस्सर्ग हो, मुक्ति हो र अनालय हो—यही नै दुःख निरोध हो । आवुसो ! दुःख निरोध हुने मार्ग भनेको कस्तो हो त ? यही आर्यअष्टाङ्गिक मार्ग हो । जस्तै— सम्यक्दृष्टि,...तथा सम्यक्-समाधि । यही नै दुःख निरोध हुने मार्ग हो ।

“आवुसो ! जब आर्यश्रावकले यसरी दुःखलाई जान्दछ, दुःख समुदयलाई जान्दछ, दुःखनिरोधलाई जान्दछ तथा दुःखनिरोध हुने

---

१. यहाँ अप्रिय भनेको कस्तो हो भन्ने सम्बन्धमा लेखकको बु श्रा. च. भा-१, पृ. १६४ देखिको पादटिप्पणीमा हेर्नु ।

मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी प्रतिघानुशयलाई हटाई 'महो' भन्ने दृष्टिमानानुशयलाई छेदन गरी अबिदघालाई त्यागी विदघालाई उत्पादन गरी यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ—जसको दृष्टि सीधा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई अभिनन्दन तथा अनुमोदन गरी फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे —

### जब जरामरणलाई जान्नेछ

d. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ? जसको दृष्टि सीधा हुन्छ, ...सद्धर्ममा पुगेको पनि हुन्छ ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले जरामरणलाई, जरामरण समुदयलाई, जरामरण निरोधलाई तथा जरामरण निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र जसको दृष्टि सीधा हुन्छ, धर्मप्रति अटल श्रद्धा हुन्छ र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! जरामरण भनेको, जरामरण समुदय भनेको, जरामरण निरोध भनेको तथा जरामरण तिरोध हुने मार्ग भनेको कस्तो

हो त ? प्राणीहरू वृद्धहुनु, दाँत आदि भर्नु, केश पक्नु, शरीरको छाला खुम्चिनु, आयु कम हुँदै जानु, इन्द्रियहरूको परिपक्वता हुनु—आवुसो ! यसैलाई जरा भनिएको हो । आवुसो ! मरण भनेको कस्तो हो त ? सत्वप्राणीहरू आफ्नो निकायबाट च्युत हुनु, भेदभिन्न हुनु, अन्तर्धान हुनु, मृत्यु हुनु, प्राणवायु नरहनु, स्कन्धको विच्छेद हुनु, मृत शरीरलाई प्याक्नु तथा जीवितइन्द्रिय टूट्नु—आवुसो ! यही मरण हो । जो यो जरा हो जो यो मरण हो—आवुसो ! यही जरामरण हो । जन्म हुनाले जरामरणको समुदय हुन्छ र जन्मको निरोधले जरामरण निरोध हुन्छ । यही आर्य अष्टाङ्गिक मार्ग जरामरण निरोधको मार्ग हो । जस्तै—सम्यक्दृष्टि,...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी जरामरणलाई, जरामरण समुदयलाई, जरामरण निरोधलाई तथा जरामरण निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी,...यसं जीघनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्-दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई अभिनन्दन तथा अनुमोदन गरी फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब जन्म निरोधलाई जान्नेछ

c. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिकः

हुन सक्छ के ? जसको वृष्टि सीधा हुन्छ..सद्धर्ममा पुगेको पनि हुन्छ ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले जन्मलाई, जन्मको कारणलाई, जन्मको निरोधलाई तथा जन्म निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाण-गामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! जन्म भनेको, जन्मको कारण भनेको, जन्म निरोध भनेको तथा जन्म निरोध हुने मार्ग भनेको कस्तो हो त ? जो त्यस त्यस योनिमा सत्वहरूको जन्म हुनु, प्रकट हुनु, स्कन्धको प्रादुर्भाव हुनु, इन्द्रियहरूको लाभ हुनु—आवुसो ! यसैलाई जन्म भनिन्छ । भव<sup>१</sup> (= कर्मभव) को कारणले जन्म हुन्छ, भवनिरोधले जन्म निरोध हुन्छ, यही आर्यअष्टाङ्गिक मार्ग जन्म निरोध हुने मार्ग हो । जस्तै—सम्यक्-दृष्टि,...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी जन्मलाई, जन्मको कारण-लाई, जन्म निरोधलाई तथा जन्म निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी,...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

---

१. ‘भव’ भन्ने शब्दको अर्थ बुझ्नकोनिमित्त बु. श्रा. च. भा-१, पृ. ८७ र पृ. १७१ मा हेर्नु ।

“साधु, आवुसो ! भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब भवनिरोधलाई जान्नेछ

f. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?...”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले भवलाई, भवसमुदय-लाई, भवनिरोधलाई तथा भवनिरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! भव भनेको, भवसमुदय भनेको, भवनिरोध भनेको तथा भवनिरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! यी तीन भवहरू हुन्—(१) कामभव<sup>१</sup> (२) रूपभव तथा (३) अरूपभव । उपादानको

१. कामभव भन्ने ठाउँमा कर्मभव र उत्पत्तिभव भनी दुइ किसिमका छन् । जसमध्ये कर्मभव भनेको कामलोक (=कामभव) मा जन्मिने कर्मकै नाम हो । उत्पत्ति हुनुको कारण हो । उत्पत्तिभव भनेको सोही कर्मको कारणद्वारा पञ्चस्कन्धमध्ये कुनै स्कन्धको प्रादुर्भाव हुनु हो । अर्को शब्दले भन्ने हो भने ‘भव’ भनी संसारलाई पनि भन्दछन् । पंचं. सू. I. पृ. १९७: सम्मादिट्टिसुत्तवण्णना । यस सम्बन्धमा अरू वर्णन बु. श्रा. च. भा-१, पृ. ८७ को पादटिप्पणीमा हेर्नु ।

कारणले भवसमुदय हुन्छ र उपादान निरोधले भवनिरुद्ध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग भवनिरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि... तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी भवलाई, भवसमुदयलाई, भवनिरोधलाई तथा भवनिरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी,...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब उपादानसमुदय जान्नेछ

८. “आवुसो ! अर्कोप्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?...”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले उपादानलाई, उपादान समुदयलाई, उपादान निरोधलाई तथा उपादान निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! उपादान भनेको, उपादान समुदय भनेको, उपादान निरोध भनेको तथा उपादान निरोध हुने मार्ग भनेको के हो त ?



आवुसो ! धी चार उपादानहरू छन्—(१) काम उपादान, (२) दृष्टि उपादान, (३) शीलव्रत उपादान तथा (४) आत्मवाद उपादान । तृष्णा हुनाले उपादान समुदय हुन्छ र तृष्णा निरुद्ध हुनाले उपादान निरोध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग उपादान निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी उपादानलाई, उपादान समुदयलाई, उपादान निरोधलाई तथा उपादान निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी,...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्-दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब तृष्णासमुदयलाई जान्नेछ

h. “आवुसो ! श्रको प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?...”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले तृष्णालाई, तृष्णा समुदयलाई, तृष्णा निरोधलाई तथा तृष्णा निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाण-गामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! तृष्णा भनेको, तृष्णा समुदय भनेको, तृष्णा निरोध भनेको तथा तृष्णा निरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! यी छ प्रकारका तृष्णाहरू हुन्—(१) रूपतृष्णा, (२) शब्दतृष्णा, (३) गन्ध-तृष्णा, (४) रसतृष्णा, (५) स्पर्शतृष्णा र (६) धर्म (= मनको विषय) तृष्णा । वेदनाको कारणले तृष्णासमुदय हुन्छ र वेदना निरोध हुँदा तृष्णा निरुद्ध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग तृष्णा निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि,...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी तृष्णालाई, तृष्णा समुदय-लाई, तृष्णा निरोधलाई तथा तृष्णा निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी,...यसै जीवनमा बु:खको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

## जब वेदनासमुदयलाई जान्नेछ

i. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले वेदनालाई, वेदना समुदयलाई, वेदना निरोधलाई तथा वेदना निरोध हुने मार्गलाई

जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! वेदना भनेको, वेदना समुदय भनेको, वेदना निरोध भनेको तथा वेदना निरोध हुने मार्ग भनेको कस्तो हो त ? आवुसो ! यी छ प्रकारका वेदनाहरू छन्—(१) चक्षुस्पर्शज वेदना, (२) श्रोत-स्पर्शज वेदना, (३) घ्राणस्पर्शज वेदना, (४) जिह्वास्पर्शज वेदना, (५) कायस्पर्शज वेदना तथा (६) मनःस्पर्शज वेदना । स्पर्शको कारणले वेदना समुदय हुन्छ र स्पर्श निरोध हुँदा वेदना निरुद्ध हुन्छ । यही आर्य-अष्टाङ्गिक मार्ग वेदना निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि,... तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी वेदनालाई, वेदना समुदय-लाई, वेदना निरोधलाई तथा वेदना निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी,...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब स्वर्शसमुदयलाई जान्नेछ

j. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?”

“आवुसो ! हुनसक्ख । जब आर्यश्रावकले स्पर्शलाई, स्पर्श समुदयलाई, स्पर्श निरोधलाई तथा स्पर्श निरोध हुने मार्गलाई जान्नेछ— आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! स्पर्श भनेको, स्पर्श समुदय भनेको, स्पर्श निरोध भनेको तथा स्पर्श निरोध हुने मार्ग भनेको के हो त ? आवुसो यी छ प्रकारका स्पर्शहरू छन्—(१) चक्षुस्पर्श, (२) श्रोतस्पर्श, (३) घ्राणस्पर्श, (४) जिह्वास्पर्श, (५) कायस्पर्श तथा (६) मनस्पर्श । षडायतनको कारणले स्पर्शको समुदय हुन्छ र षडायतनको निरोधले स्पर्श निरुद्ध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग स्पर्श निरोध हुने मार्ग हो । जस्तै— सम्यक्-दृष्टि...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी स्पर्शलाई, स्पर्श समुदयलाई, स्पर्श निरोधलाई तथा स्पर्श निरोध हुने मार्गलाई जान्दछ । अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

## जब षडायतनसमुदयलाई जान्नेछ

k. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले षडायतनलाई, षडायतन समुदयलाई, षडायतन निरोधलाई तथा षडायतन निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र... निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! षडायतन भनेको, षडायतन समुदय भनेको, षडायतन निरोध भनेको तथा षडायतन निरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! यी छ आयतनहरू हुन्—(१) चक्षुआयतन, (२) श्रोतआयतन, (३) घ्राणआयतन, (४) जिह्वाआयतन, (५) काय-आयतन तथा (६) मनः आयतन । नामरूपको<sup>१</sup> समुदयले षडायतनको समुदय हुन्छ र नामरूपको निरोधले षडायतनको निरुद्ध हुन्छ । यही अष्टाङ्गिक मार्ग षडायतन निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि,... तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी षडायतनलाई, षडायतन समुदयलाई, षडायतन निरोधलाई तथा षडायतन निरोध हुने मार्गलाई जान्दछ । अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी...यसै

१. नामरूप भनेको के हो भन्ने सम्बन्धमा बु. श्रा. च. भा-१, पृ. ७६ को पादटिप्पणीमा हेर्नु ।

जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्-  
दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को  
प्रश्न सोधे—

### जब नामरूपसमुदयलाई जान्नेछ

1. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक  
हुन सक्छ के ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले नामरूपलाई, नामरूप  
समुदयलाई, नामरूप निरोधलाई तथा नामरूप निरोध हुने मार्गलाई  
जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र निर्वाण-  
गामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! नामरूप भनेको, नामरूप समुदय भनेको, नामरूप  
निरोध भनेको तथा नामरूप निरोध हुने मार्ग भनेको के हो त ? संज्ञा,  
चेतना, स्पर्श, मनसिकार ( =मनमा राह्नु)—आवुसो ! यही नाम हो ।  
चार महाभूत<sup>१</sup> र त्यसद्वारा उत्पन्न भएको रूप—आवुसो ! यही रूप हो ।  
आवुसो ! यसरी यो नाम र यो रूपलाई नाम-रूप भनिएको हो ।  
विज्ञानको समुदयले नाम-रूप समुदय हुन्छ र विज्ञानको निरोधले नाम-रूप

---

१. पृथ्वी, आप, तेज, वायुलाई महाभूत भनिन्छ ।

निरुद्ध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग नाम-रूप निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि,...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी नाम-रूपलाई, नाम-रूप समुदयलाई, नाम-रूप निरोधलाई तथा नाम-रूप निरोध हुने मार्गलाई जान्दछ । अति उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्-दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब विज्ञानसमुदयलाई जान्नेछ

III. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले विज्ञानलाई, विज्ञान समुदयलाई, विज्ञान निरोधलाई तथा विज्ञान निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र निर्वाण-गामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! विज्ञान भनेको, विज्ञान समुदय भनेको, विज्ञान निरोध भनेको तथा विज्ञान निरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! यी छ विज्ञानहरू हुन्—(१) चक्षुविज्ञान, (२) श्रोतविज्ञान,

(३) प्राणविज्ञान, (४) जिह्वाविज्ञान, (५) कायविज्ञान तथा (६) मनः-विज्ञान । संस्कारको समुदयले विज्ञान समुदय हुन्छ र संस्कारको निरोधले विज्ञान निरुद्ध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग विज्ञान निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि,...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी विज्ञानलाई, विज्ञान समुदयलाई, विज्ञान निरोधलाई तथा विज्ञान निरोध हुने मार्गलाई जान्दछ—अति उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी ... यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्-दृष्टिक हुन्छ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

Dhamma.Digital

### जब संस्कारनिरोधलाई जान्नेछ

१. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावक संस्कारलाई, संस्कार समुदयलाई, संस्कार निरोधलाई तथा संस्कार निरोध हुने मार्गलाई जान्नेछ—“आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ...र निर्वाण-गामी सद्धर्ममा पुगेको पनि हुन्छ ।



“आवुसो ! संस्कार भनेको, संस्कार समुदय भनेको, संस्कार निरोध भनेको तथा संस्कार निरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! यी तीन संस्कारहरू हुन्—(१) कायसंस्कार, (२) वचीसंस्कार, तथा (३) चित्तसंस्कार<sup>१</sup> । अविदद्याको समुदयले संस्कार समुदय हुन्छ र अविदद्याको निरोधले संस्कार निरुद्ध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग संस्कार निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि...तथा सम्यक्-समाधि ।

“आवुसो ! जब आर्यश्रावक यसरी संस्कारलाई, संस्कार समुदयलाई, संस्कार निरोधलाई तथा संस्कार निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ ...र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

“साधु, आवुसो !” भनी...फेरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब अविदद्यासमुदयलाई जान्नेछ

०. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावक सम्यक्दृष्टिक हुन सक्छ के ?”

---

१. यी संस्कारहरूको अर्थ बु. श्रा. च. भा-१, पृ. ३७३ र बु. गृ. भा-१, पृ. १६ मा हेर्नु ।

“आवुसो ! हुनसवच्छ । जब आर्यश्रावक अविदद्यालाई, अविदद्या समुदयलाई, अविदद्या निरोधलाई तथा अविदद्या निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ... र निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! अविदद्या भनेको, अविदद्या समुदय भनेको, अविदद्या निरोध भनेको तथा अविदद्या निरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! जो दुःखको अज्ञानता हो, जो दुःख समुदयको अज्ञानता हो, जो दुःख निरोधको अज्ञानता हो तथा जो दुःख निरोध हुने मार्गको अज्ञानता हो—आवुसो ! यसैलाई अविदद्या भन्दछन् । आस्रव<sup>१</sup> समुदयबाट अविदद्याको समुदय हुन्छ र आस्रव निरोधबाट अविदद्या निरोध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग अविदद्या निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी अविदद्यालाई, अविदद्या समुदयलाई, अविदद्या निरोधलाई तथा अविदद्या निरोध हुने मार्गलाई जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहाण गरी...यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ ... र जो निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

---

१. आस्रवहरू कतिवटा छन् भन्ने कुरा बु. गृ. भा-३ को पृ. १२७ को पादटिप्पणीमा हेर्नु ।

“साधु, आवुसो !” भनी...फंरि आयुष्मान् सारिपुत्रसँग अर्को प्रश्न सोधे—

### जब आस्रवलाई जान्नेछ

p. “आवुसो ! अर्को प्रकारले पनि आर्यश्रावकले सम्यक्दृष्टिक हुन सक्छ के ?”

“आवुसो ! हुनसक्छ । जब आर्यश्रावकले आस्रवलाई, आस्रव समुदयलाई, आस्रव निरोधलाई तथा आस्रव निरोध हुने मार्गलाई जान्नेछ—आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ र...निर्वाणगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।

“आवुसो ! आस्रव भनेको, आस्रव समुदय भनेको, आस्रव निरोध भनेको तथा आस्रव निरोध हुने मार्ग भनेको के हो त ? आवुसो ! आस्रवहरू तीनवटा छन्—(१) कामास्रव, (२) भवास्रव तथा (३) अविदयास्रव । अविदयाको समुदयले आस्रव हुन्छ र अविदयाको निरोधले आस्रव निरोध हुन्छ । यही आर्यअष्टाङ्गिक मार्ग आस्रव निरोध हुने मार्ग हो । जस्तै—सम्यक्दृष्टि,...तथा सम्यक्समाधि ।

“आवुसो ! जब आर्यश्रावकले यसरी आस्रवलाई, आस्रव समुदयलाई, आस्रव निरोधलाई तथा आस्रव निरोध हुने मार्गलाई

जान्दछ—अनि उ रागानुशयलाई सर्वप्रकारले प्रहीण गरी... यसै जीवनमा दुःखको अन्त गर्ने हुन्छ । आवुसो ! तब आर्यश्रावक सम्यक्दृष्टिक हुन्छ... र जो त्रिवर्णगामी सद्धर्ममा पुगेको पनि हुन्छ ।”

आयुष्मान् सारिपुत्रले यति भन्नुभयो । अनि सन्तुष्ट भई ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रको भाषणलाई अभिनन्दन गरे ।

×

×

×

मूल सूत्र—

१०. केको निमित्त ब्रह्मचर्यं पालनं गर्ने ?

यस्तो मैले सुनें ।

एक समय राजगृहको वेणुवनको कलन्दक निवापमा भगवान् बसिरहेनु भएको थियो । अनि जातिभूमिमा वर्षावास सिद्धिए पछि जातिभूमिका<sup>१</sup> केही भिक्षुहरू राजगृहमा आई जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्लाई वन्दना गरी एक छेउमा बसे । अनि एक छेउमा बसेका ती भिक्षुहरूलाई भगवान्ले यस्तो भन्नुभयो—  
“भिक्षुहो ! जातिभूमिमा जातिभूमिका भिक्षुहरूमध्ये कुनै गौरवनीय भिक्षु छ के ? जो—

(१) आफू पनि अल्पेच्छी हुन्छ र भिक्षुहरूलाई पनि अल्पेच्छताको कुरा सुनाउँछ ।

१. म. नि. I. पृ. १६२; रथविनीतसुत्त, अ. क. II. पृ. १११.

२. जातिभूमि भनेको जन्मभूमि हो । तर पालि साहित्य अनुसार यहाँ चाहिँ कपिलवस्तुलाई जातिभूमि भनिएको हो । पपं. सू. II. पृ. १११-१२.

(२) आफू पनि सन्तोषी हुन्छ र भिक्षुहरूलाई पनि सन्तुष्टिताको कुरा सुनाउँछ ।

(३) आफू पनि एकान्तमा बस्छ र भिक्षुहरूलाई पनि एकान्त-वासको कुरा सुनाउँछ ।

(४) आफू पनि संसर्ग रहित भई बस्छ र भिक्षुहरूलाई पनि संसर्ग रहित भई बस्ने कुरा सुनाउँछ ।

(५) आफू पनि वीर्यवान् हुन्छ र भिक्षुहरूलाई पनि वीर्यवान् हुने कुरा सुनाउँछ ।

(६) आफू पनि शीलसम्पन्न हुन्छ र भिक्षुहरूलाई पनि शील-सम्पन्न हुने कुरा सुनाउँछ ।

(७) आफू पनि समाधिलाभी हुन्छ र भिक्षुहरूलाई पनि समाधि-लाभ गर्ने कुरा सुनाउँछ ।

(८) आफू पनि प्रज्ञावान् हुन्छ र भिक्षुहरूलाई पनि प्रज्ञावान् हुने कुरा सुनाउँछ ।

(९) आफू पनि विमुक्ति लाभी हुन्छ र भिक्षुहरूलाई पनि विमुक्ति लाभ गर्ने कुरा सुनाउँछ ।

(१०) आफू पनि विमुक्ति ज्ञानदर्शन सम्पन्न हुन्छ र भिक्षुहरूलाई पनि विमुक्ति ज्ञानदर्शन सम्पन्न हुने कुरा सुनाउँछ । अनि सन्नह्यचारीहरूलाई अति दिने, विज्ञापन गर्ने (दश कथाद्वारा), सन्दर्शित पार्ने, समावान गराउने, समुत्तेजित पार्ने तथा सम्प्रहर्षित पार्ने पनि हुन्छ ?”

“भन्ते ! इह, वहाँ पूर्ण मन्त्राणिपुत्र हुनुहुन्छ ।”

त्यसबेला आयुष्मान् सारिपुत्र भगवान्को नजिक बसिरहुनु भएको थियो । अनि आयुष्मान् सारिपुत्रलाई यस्तो लाग्यो—“अहो ! आयुष्मान् पूर्ण मन्त्राणिपुत्रको लाभ हो । आयुष्मान् मन्त्राणिपुत्रको सुलाभ हो । जसको भूरि भूरि प्रशंसा सब्रह्मचारीहरू तथागतको सन्मुख गर्छन् । शास्ताले पनि त्यसको अनुमोदन गर्नुहुन्छ । हाम्रो पनि कुनै न कुनै दिन वहाँसँग भेट हुन सक्नेछ<sup>१</sup> । अनि त्यसबेला वहाँसँग कुनै कुरा हुन सक्ला ।”

### सारिपुत्र मन्त्राणिपुत्रकहाँ गए

अनि भगवान् राजगृहमा इच्छानुसार बस्नुभई श्रावस्तीमा जानुभयो । क्रमशः श्रावस्तीमा पुग्नुभई वहाँ अनाथपिण्डकको जेतवनाराममा बस्नुभयो । अनि आयुष्मान् पूर्ण मन्त्राणिपुत्रले भगवान् श्रावस्तीमा आई अनाथपिण्डकको जेतवनाराममा बस्नु-भएको छ भन्ने खबर सुने ।

त्यसपछि आयुष्मान् पूर्ण मन्त्राणिपुत्र शयनासन पट्याएर राखी पात्र-चीवर ग्रहण गरी श्रावस्तीमा जानुभयो । क्रमशः श्रावस्ती पुगी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गई भगवान्लाई अभिवादन गरी

---

१. यसबेलासम्म आयुष्मान् सारिपुत्रले पूर्ण मन्त्राणिपुत्रलाई देख्नु भएको थिएन । पपं. सू. II. पृ. १२३: रथवीनितसुत्तवण्णना ।

एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् पूर्ण मन्त्राणिपुत्रलाई भगवान्ले धार्मिक कथाद्वारा सन्दर्शित, समादपित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभयो । त्यसपछि आयुष्मान् पूर्ण मन्त्राणिपुत्र भगवान्द्वारा सन्दर्शित, समादपित, समुत्तेजित तथा सम्प्रहर्षित भएपछि भगवान्को भाषणलाई अभिनन्दन तथा अनुमोदन गरी आसनबाट उठी भगवान्लाई ३. भिवादन र प्रदक्षिणा गरी दिवाविहारको निमित्त जहाँ अन्धवन हो त्यहाँ जानुभयो ।

अनि एक भिक्षुले आयुष्मान् सारिपुत्रलाई यसो भने—  
 “आवुसो सारिपुत्र ! जसको तपाईं दिनहुँ वर्णन गर्नुहुन्छ वहाँ आयुष्मान् पूर्ण मन्त्राणिपुत्र भगवान्कहाँबाट निस्की दिवाविहारको निमित्त अन्धवनमा जानु भएको छ ।”

यो सुनेर आयुष्मान् सारिपुत्र हतारो हतारो मानी बस्ने आसन लिई आयुष्मान् पूर्ण मन्त्राणिपुत्रलाई हेर्दै पछि पछि लागी जानुभयो । आयुष्मान् पूर्ण मन्त्राणिपुत्र अन्धवन भित्र गई दिवाविहारको निमित्त एक रुखमनि बस्नुभयो । आयुष्मान् सारिपुत्र पनि अन्धवनमा पती दिवाविहारको निमित्त एक रुखमनि बस्नुभयो ।

### किन ब्रह्मचर्यवास गर्ने ?

अनि संध्या समयतिर ध्यानबाट उठी आयुष्मान् सारिपुत्र जहाँ आयुष्मान् पूर्ण मन्त्राणिपुत्र हुनुहुन्थ्यो त्यहाँ गई वहाँसँग



कुशलक्षेम कुराकानि गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका आयुष्मान् सारिपुत्रले आयुष्मान् पूर्ण मन्त्राणिपुत्रसँग यस्तो सोध्नु भयो—

“आवुसो ! भगवान्कहाँ ब्रह्मचर्य वास गर्नु हुन्छ के ?”

“आवुसो ! हो ।”

(१) “आवुसो ! शीलविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ के ?”

“आवुसो ! होइन ।”

(२) “आवुसो ! के त चित्तविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ त ?”

“आवुसो ! होइन ।”

(३) “आवुसो ! दृष्टिविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि ?”

“आवुसो ! होइन ।”

(४) “आवुसो ! के त शंकानिवारणविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि ?”

“आवुसो ! होइन ।”

(५) “आवुसो ! मार्गमार्गं ज्ञानदर्शनविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि ?”

“आवुसो ! होइन ।”

(६) “आवुसो ! प्रतिपदा ज्ञानदर्शनविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि ?”

“आवुसो ! होइन ।”

(७) “आवुसो ! ज्ञानदर्शनविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि ?”

“आवुसो ! होइन ।”

“आवुसो ! शील विशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि भनी सोधदा ‘होइन’ भनी भन्नुहुन्छ । चित्तविशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि भनी सोधदा ‘होइन’ भनी भन्नुहुन्छ...ज्ञानदर्शन-विशुद्धिको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ कि भनी सोधदा त्यो पनि ‘होइन’ भनी भन्नुहुन्छ । आवुसो ! त्यसोभए केको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ त ?”

“आवुसो ! उपादान रहित परिनिर्वाणको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास गरिन्छ ।”

## अनुपादान परिनिर्वाण भनेको के हो ?

“आवुसो ! के त शीलविशुद्धि अनुपादान निर्वाण हो ?”

“आवुसो ! होइन ।”

“आवुसो ! चित्तविशुद्धि...दृष्टिविशुद्धि...शंकानिवारणविशुद्धि ...मार्गमार्ग ज्ञानदर्शन-विशुद्धि...प्रतिपदा ज्ञानदर्शन-विशुद्धि...ज्ञान-

दर्शन-विशुद्धि अनुपादान परिनिर्वाण हो त ? अथवा धिनीहरूभन्दा अलग अनुपादान परिनिर्वाण हो ?”

“आवुसो ! होइन ।”

“आवुसो ! शीलविशुद्धि अनुपादान परिनिर्वाण हो कि भनी सोध्दा ‘होइन’ भनी भन्नुहुन्छ, चित्तविशुद्धि अनुपादान परिनिर्वाण हो कि भनी सोध्दा ‘होइन’ भनी भन्नुहुन्छ, दृष्टिविशुद्धि...शंकानिवारण-विशुद्धि...मार्गमार्ग ज्ञानदर्शन-विशुद्धि...प्रतिपदा ज्ञानदर्शन-विशुद्धि... ज्ञानदर्शन-विशुद्धि अनुपादान परिनिर्वाण हो कि भनी सोध्दा त्यो पनि ‘होइन’ भनी भन्नुहुन्छ । ‘धिनीहरूभन्दा अलग अनुपादान परिनिर्वाण हो कि ?’ भनी सोध्दा ‘होइन’ भनी भन्नुहुन्छ । आवुसो ! त्यसोभए कसरी यस कुराको अर्थ बुझ्ने हो त ?”

“आवुसो ! यदि भगवान्ले (१) शीलविशुद्धिलाई अनुपादान परिनिर्वाण भनी भन्नुभएको भए सउपादानलाई नै अनुपादान परिनिर्वाण भन्नुभए पनि हुन्थ्यो । (२) यदि चित्तविशुद्धिलाई भगवान्ले अनुपादान परिनिर्वाण भनी भन्नुभएको भए सउपादानलाई नै अनुपादान परिनिर्वाण भन्नुभए पनि हुन्थ्यो । (३) यदि दृष्टिविशुद्धिलाई...(४) यदि शंका-निवारण विशुद्धिलाई...(५) यदि मार्गमार्ग ज्ञानदर्शन-विशुद्धिलाई... (६) यदि प्रतिपदा ज्ञानदर्शन-विशुद्धिलाई... (७) यदि ज्ञानदर्शन-विशुद्धिलाई भगवान्ले अनुपादान परिनिर्वाण भनी भन्नुभएको भए सउपादानलाई नै अनुपादान परिनिर्वाण भन्नुभए पनि हुन्थ्यो । यदि यी धर्महरूबाट अलग अनुपादान परिनिर्वाण भएको भए पृथग्जन पनि

परिनिर्वाण हुन्थ्यो होला । आवुसो ! पृथग्जन यी धर्महरूबाट अलग छ । आवुसो ! त्यसोभए एक उपमा बताउने छु । उपमाद्वारा पनि यहाँ केही विज्ञपुरुषहरूले भनेको कुराको अर्थ बुझ्न सक्छन् ।

### रथको उपमा

“भनों कि यहाँ श्रावस्तीवासी कोशल राजात्ताई साकेत जाने कुनै अत्यावश्यक काम पन्थो । अनि उनले बाटाका बीच बीचमा सात ठाउँमा घोडा बाँधिएका सातवटा रथहरू राख्न लगाउँछन् । पहिलो रथमा बसी दोश्रो रथ भएको ठाउँमा पुग्छन् । त्यहाँ दोश्रो रथमा बसी तेश्रो रथ भएको ठाउँमा पुग्छन् । त्यहाँ चौथो रथमा बसी पाँचौ रथमा...छैटौँ रथमा...अन्तमा सातौँ रथमा बसी साकेत पुग्छन् । अनि त्यहाँ बस्ने राजाका साथी मित्रहरूले “महाराज ! तपाईँ यसै रथमा बसी श्रावस्तीबाट यहाँ आइपुग्नु भएको हो कि ?” भनी सोध्दा कसरी जवाफ दिँदा राजाले ठीक जवाफ दिएको हुन्छ ?”

“आवुसो ! एकबाट अर्को रथमा बसी त्यसबाट अर्को रथमा बसी अन्तमा सातौँ रथमा बसी यहाँ आइपुगेको हुँ भनी जवाफ दिएमा ठीक जवाफ दिएको हुन्छ ।”

“आवुसो ! यस्तै प्रकार शीलविशुद्धि चित्तविशुद्धिको निमित्त हो, चित्तविशुद्धि दृष्टिविशुद्धिको निमित्त हो, दृष्टिविशुद्धि शंकानिवारण-विशुद्धिको निमित्त हो, शंकानिवारणविशुद्धि मार्गमार्ग ज्ञानदर्शन-

विशुद्धिको निमित्त हो, मार्गमार्ग ज्ञानदर्शनविशुद्धि प्रतिपदा ज्ञानदर्शन-  
विशुद्धिको निमित्त हो, प्रतिपदा ज्ञानदर्शनविशुद्धि ज्ञानदर्शनविशुद्धिको  
निमित्त हो र ज्ञानदर्शनविशुद्धि अनुपादान परिनिर्वाणको निमित्त हो ।  
आवुसो ! अनुपादान परिनिर्वाणको निमित्त भगवान्कहाँ ब्रह्मचर्य वास  
गरिन्छ ।”

### परस्पर अनुमोदन

यस्तो भन्नुहुँदा आयुष्मान् सारिपुत्रले आयुष्मान् पूर्ण  
मन्त्राणीपुत्रसँग यस्तो सोध्नुभयो—“आयुष्मान्को नाम के हो ?  
आयुष्मान्लाई सब्रह्मचारीहरूले कसरी चिन्दछन् ?”

“आवुसो ! मेरो नाम पूर्ण हो । मन्त्राणिपुत्रको नामले पनि  
सब्रह्मचारीहरूले मलाई चिन्दछन् ।”

“आश्रय हो, आवुसो ! अद्भूत हो आवुसो ! जस्तै कुनै बुद्धधर्म  
राश्ररी जान्ने श्रुतवात् श्रावकले भैं आयुष्मान् पूर्ण मन्त्राणिपुत्रले  
गम्भीरातिगम्भीर प्रश्नको एक एक गरी उत्तर दिनुभयो । ती सब्रह्म-  
चारीहरूको लाभ हो जसले पूर्ण मन्त्राणिपुत्रको दर्शन पाउँछन् र  
सत्संगत पनि । फेटा बाँधेको शीरमा राखेर पनि सब्रह्मचारीहरूले दर्शन  
तथा सत्संगत गर्ने योग्य छ । यो पनि उनीहरूको निमित्त लाभ हो  
सुलाभ हो । हाम्रो पनि लाभ हो र हाम्रो पनि सुलाभ हो । जसले  
आयुष्मान् पूर्ण मन्त्राणिपुत्रको दर्शन पाए, सत्संगत पनि ।”

यस्तो भन्नुहुँदा आयुष्मान् पूर्ण मन्त्राणिपुत्रले आयुष्मान् सारिपुत्रसँग यस्तो सोध्नु भयो—“आयुष्मान्को नाम के हो ? आयुष्मान्लाई कसरी सब्रह्मचारीहरूले चिन्दछन् ?”

“आवुसो ! मेरो नाम उपतिस्स हो । सब्रह्मचारीहरूले मलाई सारिपुत्रको नामले पनि चिन्दछन् ।”

“शास्ता समान् हुनु भएका (सत्थुकप्पेन) श्रावकसँग कुरा गरेर पनि मैले तपाईंलाई चिन्न सकिन—‘आयुष्मान् ! सारिपुत्र हुनुहुन्छ’ भनी । यदि ‘आयुष्मान् सारिपुत्र’ भनी जानेको भए यति कुरा पनि गर्ने थिइन । आश्चर्य हो आवुसो ! अद्भूत हो आवुसो ! जस्तै कुनै बुद्धधर्म रात्ररी जान्ने श्रुतवान् श्रावकले भैं आयुष्मान् सारिपुत्रले गम्भीरातिगम्भीर प्रश्न सोध्नु भयो । ती सब्रह्मचारीहरूको लाभ हो, जसले आयुष्मान् सारिपुत्रको दर्शन पाउँछन् र सत्संगत पनि । फेँटा बाँधेको शीरमा राखेर पनि सब्रह्मचारीहरूले दर्शन गर्न योग्य छ । यो पनि उनीहरूको निमित्त लाभ हो, सुलाभ हो । हात्रो पनि लाभ हो, सुलाभ हो जसले आयुष्मान् सारिपुत्रको दर्शन पाए र सत्संगत पनि ।”

यसरी ती दुइ महापुरुषहरूले परस्पर सुभाषितलाई परस्पर अनुमोदन गर्नुभयो ।

×

×

×

मूल सूत्र—

## ११. महाहस्तीपद उपमा

यस्तो मैले सुनें<sup>१</sup> ।

एक समय श्रावस्तीको अनाथपिण्डकको जेतवनाराममा भगवान् बसिरहुनु भएको थियो । अनि त्यहाँ आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—“आवुसो भिक्षुहो !” “आवुसो !” भनी ती भिक्षुहरूले प्रत्युत्तर दिएपछि आयुष्मान् सारिपुत्रले यस्तो भन्नुभयो—“आवुसो ! जस्तै कुनै पनि खुट्टा हुने जङ्गम प्राणीहरूको पंताला हात्तीको पंतालाभित्र अट्छ । ठूलोको हिसाबले अरू प्राणीहरूको पंतालाभन्दा हात्तीको पंताला ठूलो छ । त्यस्तै गरी जे जति कुशलधर्महरू छन् ती सबै चतुरार्यसत्य अन्तर्गत हुन्छन् । कुन चार भने ?— दुःख आर्यसत्य, दुःख समुदय आर्यसत्य, दुःख निरोध आर्यसत्य र दुःख निरोध हुने आर्यमार्गसत्य ।

१ म. नि. I. पृ. २३५: महाहत्थिपदोपममुत्तं, अ. क. II. पृ. १८२.

## दुःख आर्यसत्य

“आवुसो ! दुःख आर्यसत्य भनेको के हो भने—जन्म हुनु दुःख हो, जरा हुनु दुःख हो, मरण हुनु दुःख हो, शोक हुनु दुःख हो, परिदेव हुनु दुःख हो, दुःखदौर्मनस्य उपायास हुनु दुःख हो, अप्रियसँग सम्पर्क हुनु दुःख हो, प्रियसँग वियोग हुनु दुःख हो तथा इच्छा गरेको वस्तु नपाउनु पनि दुःख हो । संक्षेपमा भने हो भने—पञ्चउपादानस्कन्ध नै दुःख हो । आवुसो ! पञ्चउपादानस्कन्ध भनेको के हो भने—(१) रूप-उपादानस्कन्ध, (२) वेदना उपादानस्कन्ध, (३) संज्ञा उपादानस्कन्ध, (४) संस्कार उपादानस्कन्ध तथा (५) विज्ञान उपादानस्कन्ध हो । आवुसो ! रूप उपादानस्कन्ध भनेको के हो भने—चार महाभूत र त्यसबाट उत्पन्न हुने रूप हो । चार महाभूत भनेको—(१) पृथ्वीधातु, (२) आप्धातु, (३) तेजधातु तथा (४) वायुधातु हो ।

(१) यी मध्ये पृथ्वीधातु भनेको कुन हो त ? पृथ्वीधातु भनेको भित्री र बाहिरी हुनसक्छ । भित्री पृथ्वीधातु भनेको कुन हो त ? जुन भिन्न बाहिरको शरीरमा भएको कर्कश तथा सारो स्वभावको पदार्थ हो—यही भित्री पृथ्वीधातु हो । जस्तै—(१) केश, (२) रौं, (३) नङ्, (४) दाँत, (५) छाला, (६) मासु, (७) स्नायु, (८) हाड, (९) मासी, (१०) मृगौला, (११) मुटु, (१२) कलेजो, (१३) क्लोम (किलोमकं), (१४) फियो, (१५) फोक्सो, (१६) मोटो आन्द्रा, (१७) स्थानो आन्द्रा,



(१८) उदर, (१९) मल तथा (२०) (मत्थलुङ्गं<sup>१</sup>) । यी बा अरू कुनै भित्र बाहिरको शरीरमा भएको कर्कश तथा सारो स्वभाव भएको पदार्थ हो—ती सबै भित्रो पृथ्वीघातु हुन् । जो त्यो भित्रको पृथ्वीघातु हो जो त्यो बाहिरको पृथ्वीघातु हो—सबै पृथ्वीघातु हुन् । ‘त्यो न मेरो हो, न महुँ, न त्यो मेरो आत्मा हो’ भनी यथार्थरूपले हेर्न सक्नुपर्छ । यसरी यथार्थरूपले हेर्दा पृथ्वीघातुबाट विरक्तिइन्छ र पृथ्वीघातुबाट चित्त अलग हुन्छ ।

“आवुसो ! त्यस्तो समय पनि आउँछ कि जब बाहिरको आप (=पानी) घातु प्रकोप हुन्छ । त्यसबखत बाहिरको पृथ्वीघातु देखिन्छ (अन्त हुन्छ डुबेर जान्छ) । आवुसो ! त्यत्रो ठूलो बाहिरको पृथ्वीघातु पनि अनित्य देखिन्छ, क्षय भएको देखिन्छ, विनाश भएको देखिन्छ र परिवर्तन भएको देखिन्छ भने यो स्यानो शरीरको त के कुरा ! जहाँ तृष्णाले ‘म वा मेरो वा महुँ’ भनी भन्छ । त्यो पनि पाइँदैन ।

- 
१. वि. म. पृ. २६०: समाधिनिहेसो-११; पपं. सू. II. पृ. १८६ महाहत्थिपदोपमसुत्तवण्णनामा ‘वीसतिया आकारेहि वित्थारेन दस्सिता’ भनी उल्लेख भएको र मूलपालिमा केवल १९ वटा मात्र भएको र विसुद्धिमग्गमा ‘एत्थ च मत्थलुङ्गं पक्खिपित्वा वीसतिया आकारेहि पठवीघातु तिद्दिट्ठाति वेदितब्बा’ भनी उल्लेख भएको हुँदा मंत्रे माथि सूत्रमा कोष्ठभित्र ‘मत्थलुङ्गं’ शब्द राखी २० पुन्याएको हुँ ।

“आवुसो ! यदि सो भिक्षुलाई अरूले गालि गर्छन् भने उसले यस्तो जान्दछ—‘मलाई श्रोतसंस्पर्शज वेदना उत्पन्न भयो । त्यसकारणले भएको हो र अकारणले होइन । के कारणले भने—स्पर्शको कारण हो ।’ अनि उसले त्यो स्पर्शलाई अनित्य भनी हेर्छ, वेदनालाई अनित्य भनी हेर्छ, संज्ञालाई अनित्य भनी हेर्छ, संस्कारलाई अनित्य भनी हेर्छ र विज्ञानलाई अनित्य भनी हेर्छ । अनि उसको मन धातुको विषयमा मात्र लाग्छ, उसैमा प्रसन्न हुन्छ र उसैमा तल्लीन हुन्छ ।

“आवुसो ! यदि सो भिक्षुलाई अरूले अनिष्ट अकान्त अमनाम रूपले व्यवहार गर्छन् भने जस्तै—हातले प्रहार गर्छन्, लट्टीले प्रहार गर्छन्, दण्डाले प्रहार गर्छन् र शस्त्रले प्रहार गर्छन् । अनि उसले यस्तो विचार गर्छ—‘यो त्यस्तो शरीर हो जसमा हातको प्रहारको पनि स्पर्श हुन्छ, लट्टीको प्रहारको पनि स्पर्श हुन्छ, दण्डाको प्रहारको पनि स्पर्श हुन्छ र शस्त्रको प्रहारको पनि स्पर्श हुन्छ । अनि उसले यस्तो विचार गर्छ—भगवान्‌ले करौँतीको उपमाको कुरामा (ककचूपमवादे<sup>१</sup>) कुनै चोरहरूले समाती करौँतीले अङ्ग-प्रत्यङ्ग काट्दा जसले चित्त बिगार्छ उ मैले बताएको धर्मानुकूल धर्म पालन गर्ने होइन भनी भन्नुभएको छ । अतः अल्छी नभई मेरो वीर्य बलियो नै हुनेछ, बिस्मृत नभई स्मृतिवान् नै हुनेछ, चञ्चल नभई काय शान्त नै रहनेछ र समाहित भई एकाग्र नै हुनेछ । चाहे मेरो शरीरमा हातको प्रहार परोस् चाहे लट्टीको प्रहार

---

१. म. नि. I. पृ. १७२: ककचूपमोसुत्तं ।

परोस् चाहे दण्डाको प्रहार परोस् चाहे शस्त्रको प्रहार परोस्—तर बुद्धको कथनानुसार धर्म नै पालन गरिनेछ ।’

“आवुसो ! यसरी बुद्धगुण, धर्मगुण तथा सङ्घगुण अनुस्मरण गर्दा जब उसमा कुशल निश्चित उपेक्षा स्थिर रहँदैन तब उसलाई संवेग हुन्छ र विरक्त लाग्छ—‘अहो ! मेरो अलाभ हो, लाभ होइन, अहो ! मेरो दुर्लाभ हो, सुलाभ होइन; यसरी बुद्धगुण, धर्मगुण तथा सङ्घगुण अनुस्मरण गर्दा पनि ममा कुशल निश्चित उपेक्षा स्थिर रहन्न’ भन्ने हुन्छ । आवुसो ! जस्तै—सामुलाई देखेर बुहारी संविग्न हुन्छे, विरक्तिन्छे त्यस्तै सो भिक्षुलाई...विरक्त लाग्छ । जब यसरी बुद्धगुण, धर्मगुण तथा सङ्घगुण अनुस्मरण गर्दा उसमा कुशल निश्चित उपेक्षा स्थिर रहन्छ, तब सो भिक्षु सन्तुष्ट हुन्छ । यतिले पनि भिक्षुले धेरै गरेको हुन्छ ।

(२) “आवुसो ! आप् (=पानी) धातु भनेको कुन हो त ? आप् धातु भनेको भित्री र बाहिरि हुन सक्छ । भित्री आप् धातु भनेको कुन हो त ? जुन भित्री बाहिरको शरीरमा भएको आप् हो, आप् समान हो—यही आप् धातु हो । जस्तै—(१) पित्त, (२) कफ, (३) पीप, (४) रगत, (५) पसिना, (६) बसो, (७) आंसु, (८) तेल (= चिल्लो-पन), (९) थुक, (१०) सिंगान, (११) न्याल, (१२) पिसाब । यो बा अरू कुनै भित्री वा बाहिरको शरीरमा भएको आप्, आप् समान पदार्थ हो—ती सबै भित्री आप् धातु हुन् । जो त्यो भित्रीको आप् धातु हो, जो त्यो बाहिरको आप् धातु हो—सबै आप् धातु हुन् । ‘त्यो न मेरो हो, न महुँ, न त्यो मेरो आत्मा हो’ भनी यथार्थरूपले हेर्नुपर्छ । यसरी

यथार्थरूपले हेर्दा आफ् धातुबाट विरक्तिइन्छ र आफ् धातुबाट चित्त अलग हुन्छ ।

“आबुसो ! त्यस्तो समय पनि आउँछ कि जब बाहिरको आफ् धातु प्रकोप हुन्छ । त्यसबाट गाउँ पनि बगाउँछ, निगम पनि बगाउँछ, नगर पनि बगाउँछ, जनपद पनि बगाउँछ र जनपदको प्रदेश पनि बगाउँछ । आवुसो ! त्यस्तो समय पनि आउँछ कि जब शय योजन भएको महासमुद्रको पानी पनि सुकेर जान्छ, दुइ शय योजन भएको... तीनशय योजन भएको...चारशय योजन भएको...पाँचशय योजन भएको...छशय योजन भएको...सातशय योजन भएको महासमुद्रको पानी पनि सुकेर जान्छ । आवुसो ! त्यस्तो समय पनि आउँछ कि जब महासमुद्रमा सातवटा तालवृक्ष बराबर गहिरो पानी पनि रहन्छ, छवटा ...पाँचवटा...चारवटा...तीनवटा...दुइवटा...एकवटा तालवृक्ष जति गहिरो पानी पनि महासमुद्रमा रहन्छ । आवुसो ! त्यस्तो पनि समय आउँछ कि जब महासमुद्रमा सात पुरुष जति गहिरो पानी रहन्छ... छपुरुष...पाँचपुरुष...चारपुरुष ..तीनपुरुष...दुइपुरुष...एकपुरुष जति गहिरो पानी पनि महासमुद्रमा रहन्छ । आवुसो ! त्यस्तो समय पनि आउँछ कि महासमुद्रमा आधा पुरुष जति गहिरो पानी रहन्छ, जाँघसम्म ...घुँडासम्म...गोलीगाँठासम्म पनि पानी रहन्छ । आवुसो ! त्यस्तो पनि समय आउँछ कि जब महासमुद्रमा औंलाको टुप्पा (अंगुलिपिन्धते) मात्र पनि पानी रहन्छ । आवुसो ! त्यत्रो ठूलो बाहिरको पानी पनि अनित्य देखिन्छ, क्षय भएको देखिन्छ, विनाश भएको देखिन्छ र परिवर्तन

भएको देखिन्छ भने यो स्यानो शरीरको त के कुरा ! जहाँ तृष्णाले 'म वा मेरो वा महुँ' भनी भन्छ । त्यो पनि पाइँदैन ।

“आवुसो ! यसरी बुद्धगुण, धर्मगुण तथा सङ्घगुण अनुस्मरण गर्दा...जब उसमा कुशल निश्चित उपेक्षा स्थिर रहन्छ तब सो भिक्षु सन्तुष्ट हुन्छ । यतिले पनि भिक्षुले धेरै गरेको हुन्छ ।

(३) “आवुसो ! तेजघातु भनेको कुन हो त ? तेजघातु भनेको भित्री र बाहिरी हुन सक्छ । भित्री तेजघातु भनेको कुन हो त ? जो भिन्न बाहिरको शरीरमा भएको तेज हो, तेज समान हो—यही तेजघातु हो । जस्तै—जसबाट ताप हुन्छ, जसबाट जीर्ण हुन्छ, जसबाट परिडाह हुन्छ र जसबाट खाएको पिएकोलाई राम्ररी पचाउँछ । यो वा अरू कुनै भिन्न वा बाहिरको शरीरमा भएको तेज, तेज समान हो—यी सबै भित्री तेजघातु हुन् । जो त्यो भिन्नको तेजघातु हो र जो त्यो बाहिरको तेजघातु हो—सबै तेजघातु हुन् । ‘त्यो न मेरो हो, न महुँ, न त्यो मेरो आत्मा हो’ भनी यथार्थरूपले हेर्नुपर्छ । यसरी यथार्थरूपले हेर्दा तेजघातुबाट चिरिक्तिइन्छ र तेजघातुबाट चित्त अलग हुन्छ ।

“आवुसो ! त्यस्तो समय पनि आउँछ कि जब बाहिरको तेजघातु प्रकोप हुन्छ । त्यसबाट गाउँ पनि जलाउँछ, निगम पनि जलाउँछ, नगर पनि जलाउँछ, जनपद पनि जलाउँछ र जनपदको प्रदेश पनि जलाउँछ । यो हरियो ठाउँमा पुगेर, ठूलो बाटोमा पुगेर, ढुंगाको पर्वतमा पुगेर, पानीमा पुगेर अथवा खुलमखुला ठाउँमा पुगेर आहार नपाई (= बल्ने वस्तु नपाई) निभ्छ । आवुसो ! त्यस्तो समय पनि

आउंछ कि कुखुराको प्वांछ लिएर र छात्ताको टुक्रा लिएर आगो खोज्न पर्ने हुन्छ। आवुसो ! त्यत्रो ठूलो बाहिरको आगो पनि अनित्य देखिन्छ, क्षय भएको देखिन्छ, विनाश भएको देखिन्छ र परिवर्तन भएको देखिन्छ भने यो स्यानो शरीरको त के कुरा ! जहाँ तृष्णाले 'म वा मेरो वा महूँ' भनी भन्छ। त्यो पनि पाइँदैन ।...

“आवुसो ! यसरी बुद्धगुण, धर्मगुण तथा सङ्गुण अनुस्मरण गर्दा...जब उसमा कुशल निश्चित उपेक्षा स्थिर हुन्छ तब सो भिक्षु सन्तुष्ट हुन्छ। यतिले पनि भिक्षुले धेरै गरेको हुन्छ।

(४) “आवुसो ! वायु घातु भनेको कुन हो त ? वायु घातु भनेको भित्री र बाहिरी हुन सक्छ। भित्री वायु घातु भनेको कुन हो त ? जो भित्र बाहिरको शरीरमा भएको वायु हो, वायु समान हो—यही वायु घातु हो। जस्तै—(१) माथिजाने वायु, (२) तलजाने वायु, (३) पेटको वायु, (४) आन्द्रा भित्रको वायु, (५) अंगप्रत्यंगमा सरने वायु र (६) आश्वास प्रश्वास। यो वा अरू कुनै भित्र वा बाहिर शरीरमा भएको वायु वायु समान पदार्थ हो—यी सबै भित्री वायुघातु हुन्। जो त्यो भित्रको वायुघातु हो र जो त्यो बाहिरको वायुघातु हो—सबै वायुघातु नै हुन्। ‘त्यो न मेरो हो, न महूँ, न त्यो मेरो आत्मा हो’ भनी यथार्थरूपले हेर्नुपर्छ। यसरी यथार्थरूपले हेर्दा वायुघातुबाट विरक्तिइन्छ र वायुघातुबाट चित्त अलग हुन्छ।

“आवुसो ! त्यस्तो समय पनि आउंछ कि जब बाहिरको वायुघातु प्रकोप हुन्छ। त्यसबाट गाउँ पनि उडाउंछ, निगम पनि उडाउंछ,

नगर पनि उडाउँछ, जनपद पनि उडाउँछ र जनपदको प्रदेश पनि उडाउँछ । आवुसो ! त्यस्तो समय पनि आउँछ कि जब गृष्मको आखिरी महीनामा तालको पंखाले हक्काएर पनि हावा खोज्छ । छानामाथिको पात पनि यताउता हल्लिंदैन । आवुसो ! त्यत्रो ठूलो बाहिरको हावा पनि अनित्य देखिन्छ, क्षय भएको देखिन्छ, विनाश भएको देखिन्छ र परिवर्तन भएको देखिन्छ भने यो स्यानो शरीरको त के कुरा ! जहाँ तृष्णाले 'म वा भेरो वा महुँ' भनी भन्छ । त्यो पनि पाइँदैन ।

“आवुसो ! यदि सो भिक्षुलाई अरूले गालि गछ्छन् भने उसले यस्तो जान्दछ —‘मलाई श्रोतसंस्पर्शज वेदना उत्पन्न भयो । त्यसकारणले भएको हो र अकारणले होइन । के कारणले भने—स्पर्शको कारणले’ भनी उसले त्यो स्पर्शलाई अनित्य भनी हेर्छ, ...विज्ञानलाई अनित्य भनी हेर्छ । अनि उसको मन धातुको विषयमा लाग्छ, उसैमा प्रसन्न हुन्छ र उसैमा तल्लीन हुन्छ ।... (जध्मै कुराहरू माथि जस्तै दोहऱ्याई पढ्नु ।)

“आवुसो ! . जब यसरी बुद्धगुण, धर्मगुण र सङ्गुण अनुस्मरण गर्दा उसमा कुशल निश्चित उपेक्षा स्थिर रहन्छ तब सो भिक्षु सन्तुष्ट हुन्छ । यतिले पनि भिक्षुले धेरै गरेको हुन्छ ।

“आवुसो ! जस्तै—काठको कारणले, डोरीको कारणले, घाँसको कारणले र माटाको कारणले आकाशलाई घेरा लगाइएकोलाई ‘घर’ भनिन्छ त्यस्तै गरी आवुसो ! हाडको कारणले, नसाको कारणले, मासुको कारणले र धर्मको कारणले आकाशलाई घेरा लगाइएकोलाई ‘रूप’ भनिन्छ । (क) आवुसो ! भित्र भएको (=अध्यात्ममा भएको)

आँखा भने फुटेको हुन्न तर बाहिरको रूप चक्षुषथमा आएको हुन्न, रूपलाई मनमा लिने प्रयत्न पनि हुन्न (न च तज्जो समन्नाहारो हीति) न त त्यसद्वारा विज्ञानको अंश उत्पन्न हुन्छ। (ख) आवुसो ! भित्र भएको आँखा फुटेको हुन्न, बाहिरको रूप चक्षुषथमा आएको हुन्छ तर रूपलाई मनमा लिने प्रयत्न हुन्न न त त्यसद्वारा विज्ञानको अंश उत्पन्न हुन्छ। (ग) आवुसो ! जब भित्र भएको आँखा पनि फुटेको हुन्न, बाहिरको रूप पनि चक्षुषथमा आएको हुन्छ, रूपलाई मनमा लिने प्रयत्न पनि हुन्छ (तज्जो च समन्नाहारो हीति) अनि त्यसद्वारा विज्ञानको अंश पनि उत्पन्न हुन्छ तब यसरी (चक्षुविज्ञानले) देखेको जुन रूप हो त्यो रूप उपादानस्कन्धमा अन्तर्गत हुन्छ अर्थात् त्यस्तो रूपलाई रूप-उपादानस्कन्ध भनिन्छ; यसरी भएको जुन वेदना हो त्यो वेदना उपादानस्कन्धमा अन्तर्गत हुन्छ; यसरी भएको जुन संज्ञा हो त्यो संज्ञा उपादानस्कन्धमा अन्तर्गत हुन्छ; यसरी भएको जुन संस्कार हो त्यो संस्कार उपादानस्कन्धमा अन्तर्गत हुन्छ; यसरी भएको जुन विज्ञान हो त्यो विज्ञान-उपादानस्कन्धमा अन्तर्गत हुन्छ।

“अनि सो भिक्षु यस्तो जान्दछ—‘यसरी यी पञ्चउपादानस्कन्धहरू एकै ठाउँमा संग्रह हुन्छन्, एकै ठाउँमा समागम हुन्छन् र एकै ठाउँमा थुप्रिन्छन्। भगवान्ले यस्तो भन्नु भएको छ—जसले प्रतित्यसमुत्पादलाई देख्छ उसले धर्मलाई देख्छ जसले धर्मलाई देख्छ उसले प्रतित्यसमुत्पादलाई देख्छ। यी पञ्चउपादानस्कन्धहरू प्रतित्यसमुत्पन्न हुन् अर्थात् हेतुप्रत्ययद्वारा उत्पन्न भएका हुन्। यी पञ्चउपादानस्कन्धहरू मध्येमा जुन रुचि (छन्द), आलय, अनुनय र ग्रहण हो—सोही बुःख समुदय हो।



यी पञ्चउपादानस्कन्धहरू मध्येबाट जुन छन्दराग हटाउने, छन्दराग प्रहाण गर्ने—यही दुःखनिरोध हो ।’ यतिले पनि भिक्षुले धेरै गरेको हुन्छ ।

(क) “आवुसो ! भित्र भएको (अध्यात्ममा भएको) श्रोत भने बिघ्रेको हुन्न...घ्राण भने बिघ्रेको हुन्न...जिह्वा भने बिघ्रेको हुन्न... काय भने बिघ्रेको हुन्न...मन भने बिघ्रेको हुन्न किन्तु बाहिरबाट मनको विषय (धर्म) मनको पथमा आएको हुन्न, मनमा लिने प्रयत्न पनि हुन्न (न च तज्जो समन्नाहारो होति) न त त्यसद्वारा विज्ञानको अंश उत्पन्न हुन्छ । (ख) आवुसो ! भित्र भएको मन बिघ्रेको हुन्न, बाहिरको मनको विषय मनको पथमा आएको हुन्छ तर विषयलाई मनमा लिने प्रयत्न हुन्न न त त्यसद्वारा विज्ञानको अंश उत्पन्न हुन्छ । (ग) आवुसो ! जब भित्र भएको मन पनि बिघ्रेको हुन्न, बाहिरको मनको विषय पनि मनको पथमा आएको हुन्छ, मनको विषयलाई मनमा लिने प्रयत्न पनि हुन्छ (तज्जो च समन्नाहारो होति) अनि त्यसद्वारा विज्ञानको अंश पनि उत्पन्न हुन्छ तब यसरी (विज्ञानले) देखेको जुन रूप हो त्यो रूप-उपादान-स्कन्धमा अन्तर्गत हुन्छ अर्थात् त्यस्तो रूपलाई रूप-उपादानस्कन्ध भनिन्छ; यसरी भएको जुन वेदना हो,...जुन संज्ञा हो,...जुन संस्कार हो,...जुन विज्ञान हो त्यो विज्ञान उपादानस्कन्धमा अन्तर्गत हुन्छ ।

“अनि सो भिक्षु यस्तो जान्दछ—‘यसरी यी पञ्चउपादानस्कन्ध-हरू एकै ठाउँमा संग्रह हुन्छन्, एकै ठाउँमा समागम हुन्छन् र एकै ठाउँमा थुप्रिन्छन् । भगवान्ले यस्तो भन्नु भएको छ—जसले प्रतित्यसमुत्पादलाई

देख्छ उसले धर्मलाई देख्छ, जसले धर्मलाई देख्छ उसले प्रतित्यसमुत्पाद-  
लाई देख्छ । यी पञ्चउपादानस्कन्धहरू प्रतित्यसमुत्पन्न हुन् अर्थात्  
हेतुप्रत्ययद्वारा उत्पन्न भएका हुन् । यी पञ्चउपादानस्कन्धहरू मध्येमा  
जुन रुचि (छन्द), आलस्य, अनुनय र ग्रहण हो—सोही दुःख समुदय हो ।  
यी पञ्चउपादानस्कन्धहरू मध्येबाट जुन छन्दराग हटाउने र छन्दराग  
प्रहाण गर्ने—यही दुःख निरोध हो ।' यतिले पनि भिक्षुले धेरै गरेको  
हुन्छ ।”

Dhamma.Digital

आयुष्मान् सारिपुत्रले यति भन्नुभयो । ती भिक्षुहरूले  
आयुष्मान् सारिपुत्रको भाषणलाई अभिनन्दन गरे ।

×

×

×

श्रुत सूत्र—

## १२. महा प्रश्नोत्तर

कहिले प्रज्ञावान् हुन्छ ?

यस्तो मैले सुनें ।

एक समय श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवना-  
राममा भगवान् बसिरहुनु भएको थियो । अनि आयुष्मान् महाकोट्टिक  
संध्या समयमा ध्यानबाट उठी जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो  
त्यहाँ जानुभई आयुष्मान् सारिपुत्रसँग सम्मोदनीय कुशलवार्ता गर्नु  
भएपछि एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान्  
महाकोट्टिकले आयुष्मान् सारिपुत्रसँग यस्तो सोध्नुभयो—

(क) “आवुसो ! ‘प्रज्ञा नभएको (दुष्पञ्जो) प्रज्ञा नभएको’ भनी  
भन्दछन् । आवुसो ! कहिले प्रज्ञा नभएको हुन्छ ?

“आवुसो ! ‘जान्दैन जान्दैन’ भनुञ्जेलसम्म प्रज्ञा नभएको हुन्छ ।  
के जान्दैन भने—यो दुःख भनी जान्दैन, यो दुःख समुदय भनी जान्दैन,

---

१. म. नि. I. पृ. ३६०: महावेदल्लसुत्तं, अ. क. II. पृ. २७८.

यो दुःख निरोध भनी जान्दैन र यो दुःख निरोध हुने मार्ग भनी जान्दैन ।  
'जान्दैन जान्दैन' भन्नु नै प्रज्ञा नभएको हो ।"

(ख) "साधु, आवुसो !" भनी आयुष्मान् महाकोट्टिकले अर्को  
प्रश्न सोध्नुभयो—“आवुसो ! 'प्रज्ञावान् प्रज्ञावान्' भन्दछन्, आवुसो !  
कहिले प्रज्ञावान् हुन्छ ?”

“आवुसो ! जब 'जान्दछ जान्दछ' भनिन्छ तब प्रज्ञावान् हुन्छ ।  
के जान्दछ भने—यो दुःख हो भनी जान्दछ, यो दुःख समुदय हो भनी  
जान्दछ, यो दुःख निरोध हो भनी जान्दछ, यो दुःख निरोध हुने मार्ग  
हो भनी जान्दछ । 'जान्दछ जान्दछ' भन्नु नै प्रज्ञावान्' हो ।”

## विज्ञान र वेदना भनेको के हो ?

Dhamma.Digital

१. “आवुसो ! 'विज्ञान विज्ञान' भन्दछ, आवुसो ! विज्ञान  
भनेको के हो ?”

---

१. यहाँ 'प्रज्ञावान्' भनेको तल्लो श्रेणीबाट स्रोतापन्न र माथिल्लो  
श्रेणीबाट अरहन्त क्षीणास्रवीलाई भनिएको हो । त्रिपिटक जम्मा  
जान्नेलाई पनि प्रज्ञावान् भनिदैन । किनभने उसले विषयनाद्वारा  
अनित्यादिलाई बोध गरेको हुन । यस्तालाई विज्ञान-चरित्र हुने  
मात्र भन्दछन् भनी पपं. सू. II. पृ. २८२: महावेदल्लसुत्तवर्णनाले  
उल्लेख गरेको छ ।

“आवुसो ! ‘जान्दछ ज्ञान्दछ’ भन्ने नै विज्ञान हो । के जान्दछ भने—सुख<sup>१</sup> भनी जान्दछ, दुःख भनी जान्दछ, नसुख नदुःख भनी जान्दछ । अतः, आवुसो ! ‘जान्दछ जान्दछ’ भन्ने नै विज्ञान हो ।”

२. “आवुसो ! जो यो प्रज्ञा हो, जो यो विज्ञान हो—यी दुइ पदार्थहरू (= धर्महरू) परस्पर सम्बन्धित छन् वा असम्बन्धित छन् ? यसलाई अलग अलग पारी छुट्याएर भन्न सकिन्छ के ?”

“आवुसो ! जो यो प्रज्ञा हो, जो यो विज्ञान हो—यी पदार्थहरू परस्पर सम्बन्धित छन् (संसट्टा) असम्बन्धित छैनन् । यी धर्महरूलाई अलग अलग पारी छुट्याई भन्न सकिन्न । आवुसो ! जो जान्नु हो (पजानाति) त्यो बुझ्नु हो, जो बुझ्नु हो त्यो जान्नु हो । त्यसैले यी धर्महरू परस्पर सम्बन्धित छन् असम्बन्धित छैनन् । यी धर्महरू अलग अलग छुट्याई भन्न सकिन्न ।”

३. “आवुसो ! जो यो प्रज्ञा<sup>१</sup> हो, जो यो विज्ञान हो—यी

१. यहाँ ‘सुख’ भनेको सतिपट्टानभावनामा आएको जस्तै हो । सुखानुभूति हुँदा ‘सुखवेदना’ भनी जान्ने, दुःखवेदना हुँदा ‘दुःखवेदना’ भनी जान्नेलाई यहाँ विज्ञान भनिएको हो । पपं. सू. II. पृ. २८२: महावेदल्लसुत्तवण्णना ।

२. यहाँ प्रज्ञा र विज्ञान भनेको—मार्गप्रज्ञा, मार्गविज्ञान; विपश्यना-प्रज्ञा र विपश्यना विज्ञान हो । पपं. सू. II. पृ. २८४: महावेदल्लसुत्तवण्णना ।

परस्पर सम्बन्धित भएका तथा असम्बन्धित नभएका धर्महरूको के भिन्नता (नानाकरण) छ त ?”

“आवुसो ! जो यो प्रज्ञा हो, जो यो विज्ञान<sup>१</sup> हो—यी मध्ये भावितागर्नु पर्ने प्रज्ञा हो जानुपर्ने विज्ञान हो (पञ्जा भावितब्बा, विञ्जाणं परिञ्जेय्यं) । यिनको भिन्नता यति नै हो ।”

४. “आवुसो ! यहाँ ‘वेदना वेदना’ भनी भन्दछन् । आवुसो ! किन वेदना भनिएको हो ?”

“आवुसो ! ‘अनुभव भयो, अनुभव भयो’ (वेदेति वेदेति इति) भनी भनिने हुनाले ‘वेदना’ भनिएको हो । के अनुभव हुन्छ त ? सुख पनि अनुभव हुन्छ, दुःख पनि अनुभव हुन्छ र नसुख नदुःख पनि अनुभव हुन्छ । आवुसो ! ‘अनुभव भयो, अनुभव भयो’ भनी भनिने हुनाले ‘वेदना’ भनिएको हो ।”

५. “आवुसो ! ‘संज्ञा संज्ञा’ भनी भनिन्छ । आवुसो ! किन संज्ञा भनिएको हो ?”

“आवुसो ! ‘पहिचान्छ पहिचान्छ’ भनिन्छ । आवुसो ! त्यसैले ‘संज्ञा’ भनिएको हो । के पहिचान्छ ? नीलो पहिचान्छ, पहेँलो पहिचान्छ, रातो पहिचान्छ, सेतो पहिचान्छ (ओदातंपि सञ्जानाति); आवुसो ! त्यसैले ‘संज्ञा’ भनिएको हो ।”

१. यहाँ प्रज्ञा र विज्ञान भनेको लौकिक विषयमा आउँदा चित्त (—विज्ञान) प्रधान हुन्छ भने लोकोत्तर विषयमा पुग्दा प्रज्ञा प्रधान हुन्छ । पपं. सू. II. पृ. २८३: महावेदल्लसुत्तवण्णना ।

६. “आवुसो ! जो यो वेदना हो, जो यो संज्ञा हो र जो यो विज्ञान<sup>१</sup> हो—यी धर्महरू परस्पर सम्बन्धित छन् कि अथवा छैनन् ? यी धर्महरूलाई अलग अलग गरी छुट्याई देखाउन सकिन्छ के ?”

“आवुसो ! जो यो वेदना हो, जो यो संज्ञा हो र जो यो विज्ञान हो—यी धर्महरू परस्पर सम्बन्धित छन् (संसट्टा) असम्बन्धित छैनन् । यिनीहरूलाई अलग अलग गरी छुट्याउन सकिन्न । आवुसो ! जो अनुभव हुन्छ त्यो पहिचान्छ र जो पहिचान्छ त्यो जान्दछ । आवुसो ! त्यसैले यी धर्महरू परस्पर सम्बन्धित छन् असम्बन्धित छैनन् । यी धर्महरूलाई अलग अलग गरी छुट्याउन सकिन्न ।”

### मनःविज्ञानले के जान्नुपर्छ ?

१. “आवुसो ! पञ्चेन्द्रियबाट अलग भएको परिशुद्ध मनः-विज्ञानले के जान्नुपर्छ (नेय्यं) ?”

“आवुसो ! पञ्चेन्द्रियबाट अलग भएको परिशुद्ध मनःविज्ञानले<sup>१</sup>

---

१. यी वेदना, संज्ञा र विज्ञानको अर्थ लगाउँदै पपं. सू. II. पृ. २८६: महावेदल्लमुत्तवण्णनाले यसरी उल्लेख गरेको छ- जुन आरम्मण ( =मनले ग्रहण गर्ने ) लाई वेदनाले जान्दछ संज्ञाले पनि सोही आरम्मणलाई जान्दछ । अनि जुन आरम्मणलाई संज्ञाले जान्दछ सोही आरम्मणलाई विज्ञानले पनि जान्दछ । अतः ‘संज्ञाननं, पजाननं तथा विज्ञाननं’ भन्ने ठाउँमा उपसर्ग मात्र लागेको हो अर्थ चाहि ‘जाननं’ मात्र हो ।

संज्ञाले 'नीलो रातो' भन्ने आरम्भण मात्र जान्दछ । अनित्य दुःख अनात्म भनी लक्षण प्रतिवेध गर्न सक्तैन । विज्ञानले नीलादि वर्ण पनि जान्दछ अनित्यादि लक्षण पनि प्रतिवेध गराउन सक्छ । तर त्यसबाट उठाई मार्गमा पुऱ्याउन सक्तैन । प्रज्ञाले नीलादि वर्णलाई पनि जान्न सक्छ अनित्यादि लक्षण पनि प्रतिवेध गराउन सक्छ अनि त्यसबाट उठाई मार्गमा पनि पुऱ्याउन सक्छ । जस्तै असर्फीको थुप्रो देखेर अज्ञानी बालकले दाम वा सुन भनी जान्दछ तर मानिसहरूको उपभोग गर्ने रूपैयाँ हो भन्ने जान्दैन । गाउँका मानिसहरूले यो पैसा हो भन्ने पनि जान्दछन् पहेँलो राम्रो भन्ने पनि जान्दछन् । यो बहुमूल्य सुन हो, यो असल हो, यो मझौला हो र यो उत्तम हो भन्ने चाहिँ जान्दैनन । सुनको ब्यापार गर्नेले चाहिँ यो पहेँलो रंग भनेर पनि, यो सुन हो भन्ने पनि, यो पैसा हो भनेर पनि जान्दछ तथा यो असल कमसल भन्ने पनि जान्दछ । जस्तै छोएर, बजाएर घेरै जाने थोरै जाने भन्ने पनि जान्दछ । त्यस्तै गरी संज्ञा भनेको अज्ञानि बालकले जान्ने जस्तै, विज्ञान भनेको गाउँलेहरूले जान्ने जस्तै तथा प्रज्ञा भनेको सुनको ब्यापारीले जान्ने जस्तै हो भन्ने कुरा बुझ्न सक्नु पर्छ । त्यसैले प्रज्ञाले अनित्यादि लक्षण प्रतिवेध गरी मार्गसम्म पुऱ्याइदिन सक्छ भनिएको हो ।

२. रूपावचर चतुर्थ ध्यानिकचित्तलाई यहाँ 'मनोविज्ञान' भनिएको हो । पपं. सू. II. पृ. २८७: महावेदल्लसुत्तवण्णना ।



‘आकाश अनन्त’ भनी आकाशानन्त्यायतनलाई जान्नुपर्छ, ‘विज्ञान अनन्त’ भनी विज्ञानानन्त्यायतनलाई जान्नुपर्छ, ‘केही छैन’ भनी आकिञ्चन्यायतनलाई जान्नुपर्छ ।”

२. “आवुसो ! जान्नुपर्ने (नेरयं) धर्म केले जान्दछ त ?”

“आवुसो ! जान्नुपर्ने (नेरयं) धर्म प्रज्ञाचक्षुले जान्दछ ।”

३. “आवुसो ! प्रज्ञा केको लागि हो त ?”

“आवुसो ! प्रज्ञा अभिज्ञाको लागि, परिज्ञाको लागि तथा प्रहाणको लागि हो ।”



सम्यक्दृष्टि

Dhamma.Digital

१. “आवुसो ! सम्यक्दृष्टि उत्पादनार्थं कति प्रत्यय (= हेतु) हुन्छन् ?”

“आवुसो ! सम्यक्दृष्टि<sup>१</sup> उत्पादनको निमित्त दुइ प्रत्ययहरू (= हेतु) हुन्छन् । (१) अर्काबाट मुन्ने (परतोघोस) र (२) ज्ञानपूर्वक विचार गर्ने (योनिंसो मनसिकारो) । आवुसो ! सम्यक्दृष्टि उत्पादनको निमित्त यही दुइ प्रत्ययहरू हुन्छन् ।”

---

१. यहाँ सम्यक्दृष्टि भनेको विपश्यना-सम्यक्दृष्टि र मार्ग-सम्यक्दृष्टि-लाई भनिएको हो । पपं. सू. II. पृ. २८८: महावेदल्लसुत्तवण्णना ।

२. “आवुसो ! कति अङ्गले संगृहित (युक्त) सम्यक्दृष्टि चित्त-विमुक्ति र चित्तविमुक्तिफलानिसंस तथा प्रज्ञाविमुक्ति' र प्रज्ञाविमुक्ति-फलानिसंस हुन्छ ?”

“आवुसो ! पाँच अङ्गले अनुगृहित (युक्त) सम्यक्दृष्टि चित्त-विमुक्ति र चित्तविमुक्तिफलानिसंस, प्रज्ञाविमुक्ति र प्रज्ञाविमुक्तिफलानिसंस हुन्छ । आवुसो ! यहाँ सम्यक्दृष्टि (१) शीलानुगृहित हुन्छ, (२) श्रुति-अनुगृहित हुन्छ, (३) साकच्छन्ननुगृहित हुन्छ, (४) शमथानुगृहित हुन्छ तथा (५) विपश्यनानुगृहित हुन्छ । आवुसो ! यिनै पाँच अङ्गद्वारा अनुगृहित हुन्छ...।”

## पुनर्भवमा उत्पन्न हुने

१. ‘आवुसो ! कति भवहरू छन् ?”

“आवुसो ! तीन भवहरू छन्—(१) कामभव, (२) रूपभव र (३) अरूपभव ।”

२. “आवुसो ! कसरी भवमा पुनः उत्पन्न हुन्छ ?”

“आवुसो ! अविदद्या, नीवरण, तृष्णा, संयोजनद्वारा त्यस त्यस

---

१. यहाँ चित्तविमुक्ति र प्रज्ञाविमुक्ति भनेको के हो भन्ने बारेमा लेखकको बु. प. भा-१, पृ. ३२८ र बु. गृ. भा-३, पृ. १२६ को पादटिप्पणीमा हेर्नु ।

ठाउंमा अभिनन्दन गर्ने प्राणीहरू भविष्यमा भवमा (= संसार चक्रमा) पुनः उत्पन्न हुन्छन् ।”

“आवुसो ! अविदद्यालाई हटाई विदद्या उत्पन्न गर्दा तृष्णा निरोध हुन्छ—यसैबाट भविष्यमा भवमा पुनः उत्पन्न हुन्न ।”

### प्रथमध्यान

(१) “आवुसो ! प्रथमध्यान भनेको कुन हो ?”

“आवुसो ! यहाँ भिक्षु कामविषयबाट अलग भई अकुशलबाट अलग भई सवितर्क सविचारयुक्त विवेकजः (= ध्यानजः) प्रीतिसुख भएको प्रथमध्यानमा समाधिष्ठ भई बरछ । आवुसो ! यही प्रथमध्यान हो ।”

“आवुसो ! प्रथमध्यानका कति अङ्गहरू छन् ?”

“आवुसो ! प्रथमध्यानका पाँच अङ्गहरू छन् । आवुसो ! प्रथमध्यानमा बस्ने भिक्षुको (१) वितर्क हुन्छ, (२) विचार हुन्छ, (३) प्रीति हुन्छ, (४) सुख हुन्छ र (५) चित्त एकाग्रता हुन्छ । आवुसो ! यसरी प्रथमध्यानका पाँच अङ्गहरू हुन्छन् ।”

---

१. उभतोभागविमुक्त (यसको अर्थ बु. ब्र. भा-१, पृ. २८३ को पादटिप्पणीमा उल्लेख भएको छ) भएका भिक्षुहरू कहिले काहिँ निरोध-समापत्तिमा बस्छन् । निरोध-समापत्तिमा बस्ने भिक्षुले

(२) “आबुसो ! प्रथमध्यानमा कति अङ्गहरू हुन् र कति अङ्गहरू हुन्छन् त ?”

“आबुसो ! प्रथमध्यानमा पाँच अङ्ग हुन् र पाँच अङ्ग हुन्छन् ।  
आबुसो ! प्रथमध्यानमा बस्ने भिक्षुको (१) कामच्छन्द हुन्, (२) व्यापाद

ध्यानका अङ्गहरू जान्न सक्नुपर्छ । त्यसैले यहाँ महाकोट्टिक महास्थविरले त्यसका अङ्गहरूको बारेमा प्रश्न गर्नु भएको हो भनी पपं. सू. II. पृ. २६०: महावेदल्लसुत्तवण्णनाले उल्लेख गरेको छ ।

यो प्रथमध्यान आदि चारवटा ध्यानहरू (१) कसैलाई चित्त एकाग्रताको निमित्त साधक हुन्छ; (२) कसैलाई विपश्यना ध्यानको निमित्त साधक हुन्छ; (३) कसैलाई अभिज्ञाको निमित्त साधक हुन्छ; (४) कसैलाई निरोध समापत्तिको निमित्त साधक हुन्छ भने (५) कसैलाई भवगमनको निमित्त साधक हुन्छ ।

यसमध्ये क्षीणास्रवीको निमित्त चित्त एकाग्रता पार्नेको लागि हुन्छ । शैक्ष पृथग्जनहरूको निमित्त विपश्यना लाभार्थ हुन्छ । अष्टसमापत्ति लाभ गरी अभिज्ञाको अभिलाषा गर्नेलाई अभिज्ञाको लागि साधक हुन्छ । अष्टसमापत्ति लाभ गरी निरोधसमापत्तिमा बस्न चाहने क्षीणास्रवीको निमित्त निरोधसमापत्तिको निमित्त पनि साधक हुन्छ तथा जो समापत्ति लाभ गरी अतुच्छ ध्यानी भई ब्रह्मलोक जानेछु भन्ने इच्छा गर्छ उसको निमित्त अर्को भवमा (=लोकमा) जानको निमित्त साधक हुन्छ भनी पपं. सू. I. पृ. ११३: भयभेरवसुत्तवण्णनाले उल्लेख गरेको छ ।

हुन्न, (३) धीनमिद्ध हुन्न, (४) उद्धच्चकुक्कुच्च हुन्न र (५) विविकित्सा हुन्न । (१) वितर्क हुन्छ, (२) विचार हुन्छ, (३) प्रीति हुन्छ, (४) सुख हुन्छ र (५) चित्त एकाग्रता हुन्छ । आवुसो ! यसरी प्रथमध्यानमा पाँच अङ्ग हुन्नन् र पाँच अङ्ग हुन्छन् ।”

### पञ्चेन्द्रियको प्रतिशरण को हुन्छ ?

“आवुसो ! जो यी पञ्चेन्द्रिय हुन् यिनका भिन्न भिन्न विषय र भिन्न भिन्न गोचर हुन्छन् । यिनीहरूमध्ये यौटाले अर्काको गोचर ग्रहण गर्दैन । जस्तै—चक्षुरिन्द्रिय, श्रोतेन्द्रिय, घ्राणेन्द्रिय, जिह्वेन्द्रिय तथा कायेन्द्रिय । यी भिन्न भिन्न गोचर ग्रहण गर्ने पञ्चेन्द्रियको प्रतिशरण ( = उपकारक = आश्रय ) केमा हुन्छ ? कसले उनीहरूको गोचर विषयलाई प्रत्यनुभव गर्छ ?”

“आवुसो ! यिनीहरूको प्रतिशरण मन हो । मनले उनीहरूको गोचर विषयलाई ग्रहण गर्छ ।

### पञ्चेन्द्रियको आधार के हो ?

(१) “आवुसो ! जो यी पञ्चेन्द्रिय हुन् ती केका आधारले ( = कारणले ) रहन्छन् ? ( कि पटिच्छ तिट्ठति ? )

“आवुसो ! यी पञ्चेन्द्रियहरू आयुको आधारले रहन्छन् ।”

(२) “आवुसो ! आयु केको आधारले (= कारणले) रहन्छ ?”

“आवुसो ! आयु उष्णता (उष्म) को आधारले रहन्छ ।”

(३) “आवुसो ! यो उष्णता केको आधारले रहन्छ ?”

“आवुसो ! यो उष्णता आयुको आधारले रहन्छ ।”

(४) “आवुसो ! अहिले भरखरं आयुष्मान् सारिपुत्रको भाषण सुनें कि उष्णताको आधारले (= कारणले) आयु रहन्छ । आवुसो ! फेरि अहिले आयुष्मान् सारिपुत्रको भाषण सुनें कि आयुको आधारले उष्णता रहन्छ । आवुसो ! यस कुराको अर्थ कसरी बुझ्ने ?”

“आवुसो ! त्यसोभए उपमा बताउने छु । उपमाद्वारा पनि यहाँ केही बुद्धिवान् पुरुषहरूले यसको अर्थ बुझ्न सक्छन् । आवुसो ! जस्तै— बलिरहेको तेलको बत्तीको ज्वाला (अर्ची) को कारणले आभा (= प्रकाश) देखिन्छ । आभाको कारणले ज्वाला (अर्ची) देखिन्छ । आवुसो ! यस्तै गरी उष्णताको कारणले आयु र आयुको कारणले उष्णता रहन्छ ।”

## संज्ञावेदयितनिरोध-समापत्ति

(१) “आवुसो ! आयुसंस्कार (= आयु) र वेदनीय (= वेदना) धर्म एकै हो कि अथवा आयुसंस्कार भिन्नै वेदनीय धर्म भिन्नै हो ?”

“आवुसो ! आयुसंस्कार र वेदनीय घर्म एकं होइन । आवुसो ! यदि यी दुवै एकं हुँदाहुन् त संज्ञावेदयित-निरोध-समापत्तिमा बस्ने भिक्षु त्यसबाट उठ्न सक्ने थिएन । किन कि आयुसंस्कार र वेदनीय घर्म भिन्नाभिन्नं हुन्—त्यसैले संज्ञावेदयित-निरोध-समापत्तिमा बस्ने भिक्षु त्यसबाट उठ्न सकेको हो ।”

(२) “आवुसो ! के तत्वले छाड्दा मृत्युपछि यो शरीर अचेतन मूढा भै सुत्छ ?”

“आवुसो ! जब यो शरीरलाई (१) आयु, (२) उष्णता तथा (३) विज्ञान—यी तीन तत्वले छाड्दछन् तब मृत्युपछि यो शरीर अचेतन मूढा भै सुत्छ ।”

१. यहाँ आयु उष्णता तथा विज्ञान भनेको अर्को शब्दमा भन्ने हो भने—आयु भनेको रूपजीवितेन्द्रिय हो । उष्णता भनेको कर्मजः तेजघातु हो । विज्ञान भनेको चित्त हो । जब यी तीन तत्वले यो रूपकायलाई छाड्छन् तब यो शरीर अचेतन मूढा भै सुत्छ । त्यसैले भनेको—

“आयु उस्मा च विञ्जाणं यदा कायं जहन्तिमं ।  
अपविद्धो तदा सेति परभत्तं अचेतनंति ॥”

पपं. सू. II. पृ. २६२: महावेदल्लमुत्तवण्णना ।

(३) “आवुसो ! जसको मृत्यु हुन्छ र जो भिक्षु संज्ञावेदयित निरोध<sup>१</sup> समापत्तिमा बस्छ— यिनीहरूमा के भिन्नता छ त ?”

“आवुसो ! जसको मृत्यु हुन्छ उसको कायसंस्कार (= श्वास प्रश्वास) निरुद्ध हुन्छ, वचीसंस्कार निरुद्ध हुन्छ र चित्तसंस्कार<sup>२</sup> पनि निरुद्ध हुन्छ । आयु क्षीण हुन्छ, उष्णता समाप्त हुन्छ र इन्द्रियहरू उच्छिन्न हुन्छन् । जो त्यो भिक्षु संज्ञावेदयितनिरोध समापत्तिमा बस्छ उसको पनि कायसंस्कार निरुद्ध हुन्छ, वचीसंस्कार निरुद्ध हुन्छ तथा मनोसंस्कार निरुद्ध हुन्छ । तर आयु परिक्षीण भएको हुना, उष्णता समाप्त भएको हुना र इन्द्रियहरू परिशुद्ध हुन्छन् । आवुसो ! जसको मृत्यु हुन्छ र जो संज्ञावेदयितनिरोध समापत्तिमा बस्ने भिक्षु हो—यी दुबैमा यही भिन्नता हुन्छ ।”

### चित्तविमुक्ति समापत्ति

(१) “आवुसो ! सुखदुःख नभएको चित्तविमुक्ति समापत्तिको निमित्त (अदुक्खमसुखाय चेतोविमुत्तिया) कति प्रत्ययहरू (पञ्चया) छन् ?”

१. ‘संज्ञावेदयितनिरोध’ को अर्थ के हो भन्ने बारेमा लेखकको बु. श्रावि. च. भा-१, पृ. ३७५ को पादटिप्पणीमा हेर्नु ।
२. काय-चित्त-वची संस्कार भनेको आश्वास प्रश्वासलाई ‘कायसंस्कार’ भनिएको हो । वितर्क विचारलाई ‘वचीसंस्कार’ भनिएको हो । संज्ञा, वेदनालाई ‘चित्तसंस्कार’ भनिएको हो भनी पपं. सू. II. पृ. २६२: महावेदल्लसुत्तवण्णनाले उल्लेख गरेको छ ।



“आवुसो ! मुखदुःख नभएको चित्तविमुक्ति समापत्तिको निमित्त चारवटा प्रत्ययहरू (पचचया) छन् । आवुसो ! यहाँ भिक्षु (१) सौमनस्य दौर्मनस्यलाई पहिले नै अन्तगरी (२) मुखदुःखलाई त्यागी (३) मुखदुःख नभएको (४) उपेक्षाद्वारा स्मृति परिशुद्ध भएको चतुर्थध्यान प्राप्तगरी बस्छ । आवुसो ! मुखदुःख नभएको चित्तविमुक्ति समापत्तिको निमित्त यिनै चारवटा प्रत्ययहरू हुन्छन् ।”

(२) “आवुसो ! अनिमित्तचित्त विमुक्ति<sup>१</sup> (अनिमित्ताय चेतो-विमुत्तिया) समापत्तिको निमित्त कति प्रत्ययहरू हुन्छन् ?”

“आवुसो ! अनिमित्त चित्तविमुक्ति समापत्तिको निमित्त दुइवटा प्रत्ययहरू हुन्छन् । (१) सबै निमित्तको मनस्कार नगर्नु, (२) अनिमित्त धातुको मात्र मनस्कार गर्नु । आवुसो ! अनिमित्त चित्तविमुक्ति समापत्तिको निमित्त यिनै दुइवटा प्रत्ययहरू हुन्छन् ।”

(३) “आवुसो ! अनिमित्त चित्तविमुक्ति स्थितिको निमित्त कति प्रत्ययहरू हुन्छन् ?”

“आवुसो ! अनिमित्त चित्तविमुक्ति स्थितिको निमित्त तीन प्रत्ययहरू हुन्छन्—(१) सबै निमित्तहरूको मनस्कार नगर्नु, (२) अनिमित्त धातुको मात्र मनस्कार गर्नु र (३) पहिले नै समयको निश्चय गर्नु (पुब्बे च अभिसंखारो) । आवुसो ! अनिमित्त चित्तविमुक्ति स्थितिको निमित्त यिनै तीन प्रत्ययहरू हुन्छन् ।”

---

१. यसको अर्थ लेखकको बु. ब्र. भा-१, पृ. २८७ को पादटिप्पणीमा हेर्नु ।

(४) “आवुसो ! अनिमित्त चित्तविमुक्तिबाट उठ्नको निमित्त कति प्रत्ययहरू हुन्छन् ?”

“आवुसो ! अनिमित्त चित्तविमुक्तिबाट उठ्नको निमित्त दुइ प्रत्ययहरू हुन्छन्—(१) सबै निमित्तहरूको मनस्कार गर्नु, (२) अनिमित्त घातुको मनस्कार नगर्नु । आवुसो ! अनिमित्त चित्तविमुक्तिबाट उठ्नको निमित्त यिनै दुइ प्रत्ययहरू हुन्छन् ।”

(५) “आवुसो ! (१) जुन यो अप्रमाण चित्तविमुक्ति हो, (२) जुन यो आकिञ्चन्य चित्तविमुक्ति हो, (३) जुन यो शून्यता चित्तविमुक्ति हो तथा (४) जुन यो अनिमित्त चित्तविमुक्ति हो—यी धर्महरू (= विषयहरू) नानार्थ र नाना व्यञ्जन हुन् कि अथवा एकार्थ र व्यञ्जन मात्र नाना हुन् ?”

“आवुसो ! जुन यो अप्रमाण चित्तविमुक्ति हो, जुन यो आकिञ्चन्य चित्तविमुक्ति हो, जुन यो शून्यता चित्तविमुक्ति हो तथा जुन यो अनिमित्त चित्तविमुक्ति हो—आवुसो ! त्यस्तो पर्याय पनि छ कि जुन पर्यायमा आउँदा यी धर्महरू नानार्थ र नाना व्यञ्जन हुन्छन् तथा एकार्थ र व्यञ्जन मात्र नाना पनि हुन्छन् ।”

(६) “आवुसो ! त्यो कुन पर्याय हो त जुन पर्यायमा आउँदा यी धर्महरू नानार्थ र नाना व्यञ्जन हुन्छन् ?”

---

१. यहाँ ‘अनिमित्त घातु’ भनेको निर्वाण हो भनी पपं. सू. II.

पृ. २६३: महावेदल्लसुत्तवण्णनाले उल्लेख गरेको छ ।

“आवुसो ! यहाँ भिक्षु मैत्रीसहगत चित्त एक दिशामा, द्वितीय दिशामा, तृतीय दिशामा तथा चतुर्थ दिशामा फैलाई बस्छ । यस्तै गरी उर्ध्व, अधो, तीर्थ, सबै ठाउँमा, सबै प्रकारले, सबै लोकमा मैत्रीचित्त, अवैरचित्त, अद्वेषचित्त, विपुलचित्त, महानचित्त र अप्रमाणचित्त फैलाई बस्छ । यस्तै गरी करुणासहगतचित्त, ... मुदितासहगतचित्त, ... र उपेक्षासहगतचित्त एकदिशामा फैलाई बस्छ, द्वितीय, तृतीय तथा चतुर्थ दिशामा उपेक्षासहगतचित्त... र अप्रमाणचित्त फैलाई बस्छ । आवुसो ! यसैलाई अप्रमाण चित्तविमुक्ति भनिएको हो ।”

(७) “आवुसो ! आकिञ्चन्य चित्तविमुक्ति भनेको कुनचाहिँ हो त ?”

“आवुसो ! यहाँ भिक्षु सबै प्रकारले विज्ञानत्यायतनलाई अतिक्रमण गरी ‘केही छैन’ भनी आकिञ्चन्यायतनमा समाधिष्ठ भई बस्छ । आवुसो ! यसैलाई ‘आकिञ्चन्यायतन चित्तविमुक्ति’ भनिन्छ ।”

(८) “आवुसो ! शून्यता चित्तविमुक्ति भनेको कुनचाहिँ हो त ?”

“आवुसो ! यहाँ भिक्षु अरण्यमा, वृक्ष मूलमा अथवा शून्यागारमा बसी यस्तो विचार गर्छ—‘आत्मात्वे अथवा आत्मात्वले शून्य छ’ । आवुसो ! यसैलाई ‘शून्यता चित्तविमुक्ति’ भनिन्छ ।”

(९) “आवुसो ! अनिमित्त चित्तविमुक्ति भनेको कुनचाहिँ हो त ?”

“आवुसो ! यहाँ भिक्षु कुनं निमित्तलाई मनमा लिई नबसी  
‘अनिमित्त चित्त समाधिमा’ समाधिष्ठ भई बस्छ । आवुसो ! यतंलाई  
‘अनिमित्त चित्तविमुक्ति’ भनिन्छ । आवुसो ! यही पर्याय हो जुन  
पर्यायमा आउँदा यी धर्महरू नानार्थ र नाना ब्यञ्जन हुन्छन् ।”

(१०) “आवुसो ! त्यो कुन पर्याय हो त जुन पर्यायमा आउँदा  
यी धर्महरू एकार्थ र नाना ब्यञ्जन हुन्छन् ?”

(क) “आवुसो ! रागचित्त प्रमाणकारी हो’, द्वेषचित्त प्रमाण-  
कारी हो र मोहचित्त प्रमाणकारी हो । क्षीणाल्मवी भिक्षुहरूमा ती प्रहीम्  
भएका हुन्छन् । जरो उल्लेखिई सकेको छेदन गरेको तालवृक्ष भैं  
असम्भाव्य भई पुनः उत्पन्न हुन नसक्ने हुन्छन् । जतिसम्म अप्रमाण

---

१. भनी कि पर्वतको फेदीमा फोहरै फोहर भएको कालो वा नीलो  
भएको ठूलो पोखरीलाई देख्दा अति गहिरो जस्तो लाग्छ । तर  
त्यसमा लट्टी वा डोरी खसाली हेर्दा पैतालासम्म पनि पानी रहेन छ  
भन्ने थाहा पाउँछ । त्यस्तै गरी जबसम्म मानिसमा राग, द्वेष,  
मोह उत्पन्न हुन्छ तबसम्म उ स्रोतापन्न भैं वा सकृदागामी भैं वा  
अनागामी भैं देखिन्छ । जब उसमा राग द्वेष, मोह उत्पन्न हुन्छ  
तब उसलाई रागी, द्वेषी तथा मोही भनी जान्न सकिन्छ । अनि  
उसलाई ‘यस्तो रहेछ’ भनी उसको प्रमाण थाहा पाइने हुनाले  
रागलाई प्रमाणकारी भनिएको हो भनी पपं. सू. II. पृ. २६४:  
महावेदल्लसुत्तवण्णनाले उल्लेख गरेको छ ।

चित्तविमुक्तिहरू छन् त्यसमध्ये अकोप्य चित्तविमुक्ति (= अपरिवर्त्य रूपले चित्तविमुक्ति भंसकेको, अटल भएको) अर्थात् निर्वाणचित्त अग्र देखिन्छ। त्यो अकोप्य (= अपरिवर्त्य, अटल) चित्तविमुक्ति रागबाट पनि शून्य छ, द्वेषबाट पनि शून्य छ र मोहबाट पनि शून्य छ।

(ख) “आवुसो ! रागचित्त प्रपञ्चकारी हो, द्वेषचित्त प्रपञ्चकारी हो र मोहचित्त पनि प्रपञ्चकारी हो। क्षीणात्मवी भिक्षुहरूमा ती प्रहीण भएका हुन्छन्। जरो उखेलिई सकेको, ... हुन्छन्। जतिसम्म आकिञ्चन्य चित्तविमुक्तिहरू छन् त्यसमध्ये अकोप्य चित्तविमुक्ति अर्थात् निर्वाणचित्त अग्र देखिन्छ। त्यो अकोप्य चित्तविमुक्ति रागबाट शून्य छ, द्वेषबाट शून्य छ तथा मोहबाट पनि शून्य छ।

(ग) “आवुसो ! रागचित्त निमित्तकारी हो, द्वेषचित्त निमित्तकारी हो तथा मोहचित्त निमित्तकारी हो। क्षीणात्मवी भिक्षुहरूमा यी

१. भनी कि कुनै दुइजनाका दुइवटा बिलकुल उस्तै गाईका बाछा हुन्छन्। ती दुइहरूमध्ये कुन कसको हो भनी चिन्न सकिन्न। जब तिनीहरूमा कुनै चिनो (= निमित्त) लगाइन्छ तब यो फलानोको हो भन्ने चिनिन्छ। त्यस्तै गरी जबसम्म मानिसमा राग उत्पन्न हुन्न तबसम्म ‘को आर्य हो, को पृथग्जन हो’ भनी चिन्न सकिन्न। जब राग उत्पन्न हुन्छ तब यो ‘रागी हो’ भनी चिनिन्छ। त्यसैले रागलाई निमित्तकारी भनिएको हो भनी पपं. सू. II. पृ. २६५: महावेदल्लसुत्तवण्णनाले उल्लेख गरेको छ।

प्रहीण भएका हुन्छन् । जरो उखेलिई सकेको, ...हुन्छन् । जतिसम्म अनिमित्त चित्तविमुक्तिहरू छन् त्यसमध्ये अकोप्य चित्तविमुक्ति अर्थात् निर्वाण चित्त अप्र देखिन्छ । त्यो अकोप्य चित्तविमुक्ति रागबाट पनि शून्य छ, द्वेषबाट पनि शून्य छ तथा मोहबाट पनि शून्य छ ।

“आबुसो ! जो त्यो अकोप्य चित्तविमुक्ति रागबाट शून्य छ, द्वेषबाट शून्य छ तथा मोहबाट पनि शून्य छ । आबुसो ! यही पर्याय हो जुन पर्यायमा आउँदा यी धर्महरू एकार्थ<sup>१</sup> र व्यञ्जन मात्र नाना हुन्छन् ।”

आयुष्मान् सारिपुत्रले यति मन्नुभएपछि सन्तुष्ट भएका आयुष्मान् महाकोट्टिकले आयुष्मान् सारिपुत्रको भाषणलाई अभिनन्दन गर्नुभयो ।

Dhamma.Digital

×

×

×

- 
१. यहाँ ‘एकार्थ’ भनेको विषय आरम्भणको हिसाबले एउटै विषयको हुनाले ‘एकार्थ’ (एकट्ठा) भनिएको हो । अप्रमाण, आकिञ्चन्, शून्यता, अनिमित्तता आदि सबै यिनीहरू निर्वाणकै नाम हुन् । अतः यस पर्यायले एकार्थ हो । अर्को ठाउँमा अप्रमाण, आकिञ्चन्, शून्यता, अनिमित्तता भन्ने पर्यायले नाना व्यञ्जन हुन आउँछन् ।

१. पपं. सू. II. पृ. २६६: महावेदल्लसुत्तवण्णना ।

मूल सूत्र -

### १३. सेवनीय र असेवनीय धर्महरू

यस्तो मैले सुनें ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जैतवनाराममा बसिरहुनु भएको थियो । अनि त्यहाँ भगवान्ले “भिक्षुहो !” भनी भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो । “भदन्त” भनी ती भिक्षुहरूले प्रत्युत्तर दिएपछि भगवान्ले यस्तो भन्नुभयो—“भिक्षुहो ! सेवनीय र असेवनीय धर्मको बारेमा भन्नेछु । त्यसलाई सुन । रात्ररी मनमा राख भन्नेछु ।” “हवस्, भन्ते !” भनी ती भिक्षुहरूले भगवान्लाई प्रत्युत्तर दिएपछि भगवान्ले यसो भन्नुभयो—

(१) “भिक्षुहो ! कायसमाचार (=कायकर्म) पनि दुइ प्रकारका छन् भनी भन्दछु । सेवनीय र असेवनीय । त्यो अन्योन्य छ ।  
(२) वचीसमाचार (=वचीकर्म) पनि दुइ प्रकारका छन्... (३) मनःसमाचार (=मनः कर्म) पनि दुइ प्रकारका छन्... (४) चित्त उत्पत्ति

१. म. नि. III. पृ. १०६: सेवितब्बासेवितब्बेसुत्तं, अ. क. IV.

पृ. ७०.

पनि दुइ प्रकारका छन्... (५) संज्ञाप्रतिलाभ पनि दुइ प्रकारका छन्...  
 (६) दृष्टिप्रतिलाभ पनि दुइ प्रकारका छन्. . (७) आत्मभावप्रतिलाभ  
 पनि दुइ प्रकारका छन् भनी भन्दछु । सेवनीय र असेवनीय । त्यो  
 अन्योन्य छ ।”

### सारिपुत्रको व्याख्या

यस्तो भन्नुभएपछि आयुष्मान् सारिपुत्रले भगवान्लाई यस्तो  
 भन्नुभयो—“भन्ते ! भगवान्ले विस्तृत नगरी संक्षेपमा भन्नुभएको यस  
 कुराको अर्थ मैले यसरी विस्तृतरूपले बुझेको छु—

(१) “भगवान्ले जुन संक्षेपमा दुइ प्रकारका कायसमाचारहरू  
 बताउनु भएको छ त्यसको मतलब के हो भने—भन्ते ! जुन काय-  
 समाचार सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—  
 त्यस्तो कायसमाचार सेवन गर्नुहुन्न । भन्ते ! जुन कायसमाचार सेवन  
 गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो काय-  
 समाचार सेवन गर्नुपर्छ ।

(क) “भन्ते ! कस्तो कायसमाचार सेवन गर्दा अकुशल  
 धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! यहाँ (१) कुनै पुरुष  
 प्राणीहिंसा गर्ने हुन्छ—...’ (२) अदिनादायी अर्थात् चोरी गर्ने  
 हुन्छ—...’ (३) काम विषयमा मिथ्याचार गर्ने हुन्छ—...’ । भन्ते !

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२ को पृ. २८२ मा  
 उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।



यस्तो कायसमाचार सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ।

(ख) “भन्ते ! कस्तो कायसमाचार सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् ? भन्ते ! यहाँ कुनै पुरुष (१) प्राणी-घातलाई त्यागी प्राणीघातबाट विरत हुन्छ—...<sup>१</sup> (२) अदिन्नादानलाई त्यागी अदिन्नादानबाट विरत हुन्छ—...<sup>१</sup> (३) कामविषयको मिथ्याचार-लाई त्यागी काममिथ्याचारबाट विरत हुन्छ—...<sup>३</sup> । भन्ते ! यस्तो कायसमाचार सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । कायसमाचार पनि दुइ प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्ले भन्नुभयो सो यसै कारणले भन्नुभएको हो ।

(२) “भगवान्ले जुन संक्षेपमा दुइ प्रकारका वचीसमाचारहरू बताउनु भएको छ त्यसको मतलब के हो भने—भन्ते ! जुन वचीसमाचार सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो वचीसमाचार सेवन गर्नुहुन्न । भन्ते ! जुन वचीसमाचार सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो वचीसमाचार सेवन गर्नुपर्छ ।

(क) “भन्ते ! कस्तो वचीसमाचार सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! यहाँ कुनै पुरुष (१) भूट

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, को पृ. २८६ मा उल्लेख भए जस्तै दोहर्न्याई पढ्नु ।

बोल्ने हुन्छ—सभाको बीचमा...<sup>१</sup>; (२) चुक्ली लगाउने हुन्छ—यहाँ सुनेर अमुकलाई कुरा सुनाउँछ...<sup>१</sup> (३) परुष बोली बोल्ने हुन्छ—जुन त्यो बोली काँढाले जस्तै घोच्छ...<sup>१</sup> (४) सम्प्रलापी हुन्छ—असमयमा बोल्ने, असत्य बोल्ने, अनर्थ बोल्ने...हुन्छ । भन्ते ! यस्तो वचीसमाचार सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ।

(ख) “भन्ते ! कस्तो वचीसमाचार सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् ? भन्ते ! यहाँ कुनै पुरुष (१) भूटो बोलीलाई त्यागी भूटो बोलीबाट विरत रहन्छ...<sup>१</sup> (२) चुक्ली बोलीलाई त्यागी चुक्ली बोलिबाट विरत रहन्छ...<sup>१</sup> (३) परुष बोलीलाई त्यागी परुष बोलीबाट विरत रहन्छ...<sup>१</sup> (४) सम्प्रलापलाई त्यागी सम्प्रलापबाट विरत रहन्छ...<sup>१</sup> । भन्ते ! यस्तो वचीसमाचार सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । वची-समाचार पनि दुइ प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्ले मन्नुभयो सो यसै कारणले मन्नुभएको हो ।

(३) “भगवान्ले जुन संक्षेपमा दुइ प्रकारका मनःसमाचार बताउनु भएको छ त्यसको मतलब के हो भने—भन्ते ! जुन मनः-

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२ को पृ. २८३ मा उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।
२. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२, पृ. २८६-८७ मा उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।

समाचार सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—  
त्यस्तो मनःसमाचार सेवन गर्नु हुन्न । भन्ते ! जुन मनःसमाचार  
सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो  
मनःसमाचार सेवन गर्नुपर्छ ।

(क) “भन्ते ! कस्तो मनःसमाचार सेवन गर्दा अकुशल  
धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! यहाँ कुनै पुरुष  
(१) अभिध्यातु (= महालोभी) हुन्छ—...<sup>१</sup> (२) व्यापन्न (= द्वेषपूर्ण  
चित्त) हुने र द्वेषपूर्ण संकल्प गर्ने हुन्छ—...<sup>२</sup> (३) मिथ्यादृष्टिक हुन्छ  
विपरीत दृष्टिले हेर्ने हुन्छ—...<sup>३</sup> ।

(ख) “भन्ते ! कस्तो मनःसमाचार सेवन गर्दा अकुशल  
धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् ? भन्ते ! यहाँ कुनै पुरुष  
(१) अभिध्यातु हुन्न—...<sup>१</sup> (२) व्यापन्नचित्त राख्ने हुन्न र द्वेषपूर्ण  
संकल्प गर्ने हुन्न—...<sup>२</sup> (३) सम्यक्दृष्टिक हुन्छ र अविपरीत दृष्टिले  
हेर्ने हुन्छ—...<sup>३</sup> । भन्ते ! यस्तो मनःसमाचार सेवन गर्दा अकुशल  
धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । मनःसमाचार पनि दुइ  
प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्‌ले भन्नुभयो  
सो यसै कारणले भन्नुभएको हो ।

१. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२ को पृ. २८४ मा  
उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।

२. यहाँका बाँकी कुराहरू लेखकको बु. गृ. भा-२ को पृ. २८७ मा  
उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।

(४) “भगवान्ने जुन संक्षेपमा दुइ प्रकारका चित्तोत्पाद बताउनु भएको छ त्यसको मतलब के हो भने— भन्ते ! जुन चित्तोत्पाद सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो चित्तोत्पाद सेवन गर्नु हुन्न । भन्ते ! जुन चित्तोत्पाद सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो चित्तोत्पाद सेवन गर्नुपर्छ ।

(क) “भन्ते ! कस्तो चित्तोत्पाद सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! यहाँ कुनै पुरुष अभिघ्यासु हुन्छ र अभिघ्या सहगत चित्त लिई बस्छ, द्वेषी हुन्छ र द्वेष सहगत चित्त लिई बस्छ तथा दुःखदिने हुन्छ र दुःखदिने सहगत चित्त लिई बस्छ । भन्ते ! यस्तो चित्तोत्पाद सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ।

(ख) “भन्ते ! कस्तो चित्तोत्पाद सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् ? भन्ते ! यहाँ कुनै पुरुष अलोभी हुन्छ र अलोभ सहगत चित्त लिई बस्छ, अद्वेषी हुन्छ र अद्वेष सहगत चित्त लिई बस्छ तथा दुःख नदिने हुन्छ र दुःख नदिने सहगत चित्त लिई बस्छ । भन्ते ! यस्तो चित्तोत्पाद सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । चित्तोत्पाद पनि दुइ प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्ने भन्नुभयो सो यसै कारणले भन्नु-भएको हो ।

(५) “भगवान्ने जुन संक्षेपमा दुइ प्रकारका संज्ञाप्रतिलाभ

बताउनु भएको छ त्यसको मतलब के हो भने—भन्ते ! जुन संज्ञा-प्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो संज्ञाप्रतिलाभ सेवन गर्न हुन्न । भन्ते ! जुन संज्ञाप्रतिलाभ सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो संज्ञाप्रतिलाभ सेवन गर्नुपर्छ ।

(क) “भन्ते ! कस्तो संज्ञाप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! यहाँ कुनै पुरुष अभिध्यातु हुन्छ र अभिध्या सहगत चित्त लिई बस्छ, द्वेषी हुन्छ र द्वेष सहगत चित्त लिई बस्छ । भन्ते ! यस्तो संज्ञाप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ।

(ख) “भन्ते ! कस्तो संज्ञाप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् ? भन्ते ! यहाँ कुनै पुरुष अलोभी हुन्छ र अलोभ सहगत संज्ञा लिई बस्छ, अद्वेषी हुन्छ र अद्वेष सहगत संज्ञा लिई बस्छ तथा दुःख नदिने हुन्छ र दुःख नदिने सहगत संज्ञा लिई बस्छ । भन्ते ! यस्तो संज्ञाप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । संज्ञाप्रतिलाभ पनि दुइ प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्‌ले भन्नुभयो सो यसै कारणले भन्नुभएको हो ।

(६) “भगवान्‌ले जुन संक्षेपमा दुइ प्रकारका दृष्टिप्रतिलाभ बताउनु भएको छ त्यसको मतलब के हो भने—भन्ते ! जुन दृष्टिप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो

दृष्टिप्रति लाभ सेवन गर्नु हुन्न । भन्ते ! जुन दृष्टिप्रतिलाभ सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो दृष्टिप्रतिलाभ सेवन गर्नुपर्छ ।

(क) “भन्ते ! कस्तो दृष्टिप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! यहाँ कुनै पुरुष (१) दानको फल छैन, (२) यज्ञको फल छैन, ...<sup>१</sup> (१०) यो लोकमा त्यस्तो कुनै श्रमण ब्राह्मण छैन जसले सम्यकरूपले नैर्याणिक मार्गमा प्रतिपन्न भई यो लोक र परलोकलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बताउन सकोस् भन्ने दृष्टिक हुन्छ । भन्ते ! यस्तो दृष्टिप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ।

(ख) “भन्ते ! कस्तो दृष्टिप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् ? भन्ते ! यहाँ कुनै पुरुष (१) दानको फल छ, (२) यज्ञको फल छ...<sup>२</sup> (१०) यो लोकमा त्यस्तो श्रमण ब्राह्मण पनि छ—जसले सम्यकरूपले नैर्याणिक मार्गमा प्रतिपन्न भई यो लोक र परलोकलाई स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बताउन सक्छ भन्ने दृष्टिक हुन्छ । भन्ते ! यस्तो दृष्टिप्रतिलाभ सेवन गर्दा

१. यहाँका अरू बाँकी कुराहरू लेखकको बु. ब्रा. भा-३ को पृ. ३८१ मा उल्लेख भए जस्तै दोहन्थाई पढ्नु ।
२. यहाँका बाँकी कुराहरू लेखकको बु. ब्रा. भा-३ को पृ. ३८४ मा उल्लेख भए जस्तै दोहन्थाई पढ्नु ।

अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । दृष्टिप्रतिलाभ पनि बुझ्न प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्‌ले भन्नुभयो सो यसै कारणले भन्नुभएको हो ।

(७) “भगवान्‌ले जुन संक्षेपमा बुझ्न प्रकारका आत्मभाव-प्रतिलाभ बताउनु भएको छ त्यसको मतलब के हो भन्ने—भन्ते ! जुन आत्मभावप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो आत्मभावप्रतिलाभ सेवन गर्नु हुन्न । भन्ते ! जुन आत्मभावप्रतिलाभ सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो आत्मभावप्रतिलाभ सेवन गर्नु पर्छ ।

(क) “भन्ते ! कस्तो आत्मभावप्रतिलाभ सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् ? भन्ते ! व्यापादयुक्त (सव्यापजम्) आत्मभाव लाभले गर्दा भवचक्र नसिद्धिएको हुनाले अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन् । व्यापादरहित (अव्यापजम्) आत्मभाव लाभले गर्दा भवचक्र सिद्धिएको हुनाले अकुशल धर्महरू घट्छन् र कुशल धर्महरू बढ्छन् । त्यसैले आत्मभावप्रतिलाभ पनि बुझ्न प्रकारका छन् सेवनीय र असेवनीय भनी जुन कुरा भगवान्‌ले भन्नुभयो सो यसै कारणले भन्नुभएको हो ।

“भन्ते ! भगवान्‌ले विस्तृत नगरी संक्षेपमा भन्नुभएको यस कुराको अर्थ मैले विस्तृतरूपमा यसरी बुझेको छु ।”

“साधु ! सारिपुत्र ! साधु ! मैले विस्तृतरूपले नबताई संक्षेप-रूपले बताएको यस कुराको अर्थ तिमिले विस्तृतरूपले यसरी बुझ्यो ।”

(अनि आयुष्मान् सारिपुत्रले मन्नुभएको कुरालाई बोहन्थ्यई त्यो त्यसै हो भनी भगवान्‌ले मन्नुभई पुनः यस्तो मन्नुभयो—)

“सारिपुत्र ! (१) चक्षुर्विज्ञेय (= चक्षुद्वारा जानिने) रूप पनि बुझ प्रकारका छन् भनी भन्दछु सेवनीय र असेवनीय, (२) श्रोतविज्ञेय शब्द पनि... (३) घ्राणविज्ञेय गन्ध पनि... (४) जिह्वाविज्ञेय रस पनि... (५) कायविज्ञेय स्पर्श पनि... (६) मनोविज्ञेय धर्म (= मनको विषय) पनि बुझ प्रकारका छन् भनी भन्दछु सेवनीय र असेवनीय ।”

यस्तो मन्नुभएपछि आयुष्मान् सारिपुत्रले भगवान्‌लाई यस्तो मन्नुभयो—“भन्ते ! भगवान्‌ले विस्तृत नगरी संक्षेपमा मन्नुभएको यत्न कुराको अर्थ मैले यसरी विस्तृतरूपले बुझेको छु—

“भगवान्‌ले जुन बुझ प्रकारका चक्षुर्विज्ञेय रूपहरू बताउनु भयो त्यसको मतलब के हो भने—भन्ते ! जुन प्रकारका (१) चक्षुर्विज्ञेय रूपहरू सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्— त्यस्ता चक्षुर्विज्ञेय रूपहरू सेवन गर्नु हुन्न । भन्ते ! जुन चक्षुर्विज्ञेय रूपहरू सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्— त्यस्ता चक्षुर्विज्ञेय रूपहरू सेवन गर्नुपर्छ । यसै कारणले भगवान्‌ले बुझ प्रकारका चक्षुर्विज्ञेय रूपहरू बताउनु भएको हो । भन्ते ! जुन प्रकारका (२) श्रोतविज्ञेय शब्दहरू... (३) घ्राणविज्ञेय गन्धहरू... (४) जिह्वाविज्ञेय रसहरू... (५) कायविज्ञेय स्पर्शहरू... (६) मनोविज्ञेय धर्महरू सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्— त्यस्ता मनोविज्ञेय धर्महरू सेवन गर्नु हुन्न । भन्ते ! जुन मनोविज्ञेय



धर्महरू सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—  
त्यस्ता मनोविज्ञेय धर्महरू सेवन गर्नुपर्छ । यसै कारणले भगवान्‌ले दुइ  
प्रकारका मनोविज्ञेय धर्महरू बताउनु भएको हो ।

“भन्ते ! विस्तृत नगरी संक्षेपमा भगवान्‌ले भन्नुभएको यस  
कुराको अर्थ मैले यसरी विस्तृतरूपले बुझेको छु ।”

“साधु ! सारिपुत्र ! साधु ! मैले विस्तृतरूपले नबताई संक्षेप-  
रूपले बताएको यस कुराको अर्थ तिमिले विस्तृतरूपले यसरी बुझ्यौं ।”

(अनि भगवान्‌ले आयुष्मान् सारिपुत्रले भन्नुभएको कुरालाई  
दोहर्न्याई त्यो त्यस्तै हो भनी भन्नुभई पुनः यस्तो भन्नुभयो—)

“सारिपुत्र ! (१) चीवर पनि दुइ प्रकारका छन् भनी भन्दछु—  
सेवनीय र असेवनीय, (२) पिण्डपात्र (= भिक्षा भोजन) पनि...  
(३) शयनासन पनि... (४) गाउँ पनि... (५) निगम पनि... (६) नगर  
पनि... (७) जनपद पनि... (८) पुद्गल (= ब्यक्ति) पनि दुइ प्रकारका  
छन् भनी भन्दछु - सेवनीय र असेवनीय ।”

यस्तो भन्नु भएपछि आयुष्मान् सारिपुत्रले भगवान्‌लाई यस्तो  
भन्नुभयो—“भन्ते ! भगवान्‌ले विस्तृत नगरी संक्षेपमा भन्नुभएको  
यसको अर्थ मैले यसरी विस्तृतरूपले बुझेको छु—

“भगवान्‌ले जुन दुइ प्रकारका (१) चीवरहरू बताउनु भयो  
त्यसको मतलब के हो भने—भन्ते ! जुन प्रकारको चीवर सेवन गर्दा  
अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो चीवर सेवन

गर्नु हुन्न । भन्ते ! जुन चीवर सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो चीवर सेवन गर्नुपर्छ । यसै कारणले भगवान्‌ले दुइ प्रकारका चीवरहरू बताउनु भएको हो । भगवान्‌ले जुन दुइ प्रकारका (२) पिण्डपात्रहरू...(३) शयनासनहरू...(४) गाउँहरू... (५) निगमहरू... (६) नगरहरू... (७) जनपदहरू... (८) पुद्गलहरू बताउनु भयो त्यसको मतलब के हो भने—भन्ते ! जुन पुद्गल (=व्यक्ति) सेवन गर्दा अकुशल धर्महरू बढ्छन् र कुशल धर्महरू घट्छन्—त्यस्तो पुद्गल सेवन गर्नु हुन्न । भन्ते ! जुन पुद्गल सेवन गर्दा कुशल धर्महरू बढ्छन् र अकुशल धर्महरू घट्छन्—त्यस्तो पुद्गल सेवन गर्नुपर्छ । यसै कारणले भगवान्‌ले दुइ प्रकारका पुद्गलहरू बताउनु भएको हो ।

“साधु ! सारिपुत्र ! साधु ! मैले विस्तृतरूपले नबताई संक्षेपरूपले बताएको यस कुराको अर्थ तिमिले विस्तृतरूपले यसरी बुझ्यौ ।”

(अनि भगवान्‌ले आयुष्मान् सारिपुत्रले भन्नुभएको कुरालाई दोहऱ्याई त्यो त्यस्तै हो भनी भन्नुभई पुनः यस्तो भन्नुभयो—)

“सारिपुत्र ! यदि सबै क्षत्रीहरूले मैले विस्तृत नगरी संक्षेपमा भनेको यस कुराको अर्थ जानेका भए सबै क्षत्रीहरूको दीर्घकालिक हित र सुख हुने थियो । सारिपुत्र ! यदि सबै ब्राह्मणहरूले...सबै वैश्यहरूले ...सबै शूद्रहरूले मैले विस्तृत नगरी संक्षेपमा भनेको यस कुराको अर्थ जानेका भए सबै शूद्रहरूको दीर्घकालिक हित र सुख हुने थियो ।

[१३२]

बुद्धकालीन श्रावक चरित-२

सारिपुत्र ! यदि देवसहित, मारसहित, ब्रह्मसहित, श्रमणसहित र ब्राह्मण प्रजाहरूले मैले विस्तृत नगरी संक्षेपमा भनेको यस कुराको अर्थ जानेका आए सबै... ब्राह्मण प्रजाहरूको दीर्घकालिक हित र सुख हुने थियो ।”

भगवान्‌ले यति भन्नु भएपछि सन्तुष्ट भएका आयुष्मान् सारिपुत्रले भगवान्‌को भाषणलाई अभिनन्दन गर्नु भयो ।

×

×

×

Dhamma.Digital

मूल सूत्र—

### १४. रोगग्रस्त अनाथपिण्डकलाई उपदेश

यस्तो मेले सुनें ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डक गृहपतिको जेतवनाराममा बस्नुभएको थियो ।

त्यसबखत अनाथपिण्डक गृहपति रोगले पीडितभई सारं दुःखी थिए ।...

(यस सूत्रको अनुवाद लेखकको बु. ग. भा-१, पृ. १२६ मा जइसकेको हुँदा जान्न चाहने पाठकले उहाँ हेर्नु ।)

×

×

×

---

१. म. नि. III. पृ. ३४५: अनाथपिण्डकोवावसुत्तं, अ. क. IV. पृ. २०४.

मूळ सूत्र—

### १५. मैनाको जस्तो आवाज हुने सारिपुत्र

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नु भएको थियो। त्यसबखत आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई धार्मिक कथाद्वारा सन्देशित, समादहित, समुत्तेजित तथा सम्प्रहर्षित पानुभयो। वहाँको भाषण शुद्ध उच्चारण (पोरि), स्पष्ट (विस्सट्ठ), निर्दोषपूर्ण, (अनेल गला) तथा अर्थ विज्ञापनीय थियो। ती भिक्षुहरूले पनि ध्यान दिई (अट्टिकत्वा) मन लगाई सबै ध्यान केन्द्रित पारी धर्म सुने। अनि आयुष्मान् वङ्गीसत्ताई यस्तो लाग्यो—

“यो आयुष्मान् सारिपुत्र धार्मिक कथाद्वारा भिक्षुहरूलाई सन्देशित, समादहित, समुत्तेजित तथा सम्प्रहर्षित पानुहुन्छ। वहाँको भाषण शुद्ध उच्चारण, स्पष्ट, निर्दोषपूर्ण तथा अर्थविज्ञापनीय छ। ती भिक्षुहरूले पनि ध्यान दिई मन लगाई सबै ध्यान केन्द्रित पारी

---

१. सं. नि. I. पृ. १८६: सारिपुत्तसुत्तं, वङ्गीससंयुत्तं, अ. क. I. पृ. २१२.

कान दिईं धर्मं सुन्द्यन् । किन् मैले आयुष्मान् सारिपुत्रको सन्मुखमा  
सारूप्य गाथाद्वारा स्तुति नगहूँ ।”

अनि आसनबाट उठी उत्तरासंग एकांश पारी आयुष्मान्  
सारिपुत्रलाई नमस्कार गरी आयुष्मान् बङ्गीसले यस्तो भने—  
“आवुसो सारिपुत्र ! मलाई (केही) भन्न मन लाग्छ । आवुसो सारिपुत्र !  
मलाई (केही) भन्न मन लाग्छ ।”

“आवुसो बङ्गीस ! भन, ठीक छ...”

अनि आयुष्मान् बङ्गीसले आयुष्मान् सारिपुत्रको सन्मुखमा  
सारूप्य गाथाद्वारा स्तुति गरे—

१. “गम्भीरपञ्जो मेघावी, मग्गामग्गस्स कोविदो ।  
सारिपुत्तो महापञ्जो, धम्मं देसेति भिक्खुनं ॥

२. “सङ्घित्तेनपि देसेति, वित्थारेनपि भासति ।  
सालिकायिव<sup>१</sup> निग्घोसो, पटिपान<sup>२</sup> उदोरयि ॥

३. “तस्स तं देसयन्तस्स, सुणन्ति मधुरं गिरं ।  
सरेन रजनीयेन, सवनीयेन वग्गुना ।  
उदग्गच्चित्ता मुदिता, सोतं ओबेन्ति भिक्खवो<sup>३</sup>ति ॥”

१. ‘सालिकायिव’ स्या. ।

२. ‘परिमाणं’ सिं. स्या. ।

कार्य—

१—“गम्भीर प्रज्ञा हुनु भएका, मेधावी तथा मार्गमार्ग जान्ने, महाप्रज्ञावान् सारिपुत्र भिक्षुहरूलाई धर्मदेशना गर्नु हुन्छ ।

२—“संक्षेपले पनि देशना गर्नु हुन्छ, विस्तारले पनि बोल्नुहुन्छ र मैनाको स्वर जस्तै स्पष्टरूपले बुझ्न सक्ने वहाँको आवाज छ ।

३—“रजनीय स्वरले, श्रवणीय ध्वनी तथा मधुर स्वरले देशना गर्नुहुन्छ वहाँको गद्गद् प्रसन्न चित्तले भिक्षुहरू कान थापी धर्म सुन्दछन् ।”

Dhamma.Digital

×

×

×

मूल सूत्र—

### १६. भगवान्को उपोसथ पवारणा

एक समय श्रावस्तीस्थित पूर्वाराम मृगारमाताको प्रासादमा पांचशय महान् अरहन्त भिक्षुहरूका साथ भगवान् बस्नु भएको थियो<sup>१</sup> । त्यसबखत पूर्णिमाको उपोसथको दिनमा भिक्षुसङ्घद्वारा परिवृत्त भई भगवान् खुला ठाउँमा बस्नु भएको थियो । अनि तूष्णी भई बसेका भिक्षुहरूलाई हेनु भई भगवान्ले भिक्षुहरूलाई आमन्त्रण गर्नु भयो— “भिक्षुहो ! तिमीहरूसँग म पवारण गर्छु । यदि मेरो कार्याक वा वाचिक कर्ममा कुनै दोष (गरहा) छ भने भन ।”

यस्तो भन्नुहुँदा आसनबाट उठी उत्तरासङ्ग एकांश पारी भगवान्लाई बित्तिगरी आयुष्मान् सारिपुत्रले यसो भन्नु भयो—“भन्ते ! हामी भगवान्को कार्याक वा वाचिक कर्मलाई निन्दा (गरहा) गर्दैनौं । भन्ते ! भगवान्चाहिँ अनुत्पन्न मार्गको उत्पादक हुनुहुन्छ,

१. सं. ति. I. पृ. १६०: पवारणासुत्तं, वङ्गीससंयुत्तं; अ. क. I.

पृ. २१३.



नभएको मार्गलाई बनाइदिने हुनुहुन्छ र नबनाएको मार्ग बनाइदिने हुनुहुन्छ । तपाईं मार्गज्ञ, मार्गविद् तथा मार्ग कोविद हुनुहुन्छ । भन्ते ! अहिले श्रावकहरू तपाईं जानु भएको बाटोमा गइरहेका छन् । भन्ते म पनि भगवान्सँग पवारणा गर्छु । यदि मेरो कायिक वा वाचिक कर्ममा कुनै दोष (गरहा) छ भने भन्नुहोस् ।”

“सारिपुत्र ! तिम्रो कायिक वा वाचिक कर्मलाई म निन्दा (गरहा) गर्दिन । (१) सारिपुत्र ! तिमी पण्डितह्वौ, (२) सारिपुत्र तिमी महाप्राज्ञावान्ह्वौ, (३) सारिपुत्र ! तिमी पृथुलप्राज्ञह्वौ, (४) सारिपुत्र ! तिमी महाप्राज्ञह्वौ, (५) सारिपुत्र ! तिमी जवनप्राज्ञह्वौ, (६) सारिपुत्र ! तिमी तीक्ष्णप्राज्ञह्वौ, (७) सारिपुत्र ! तिमी निर्वेधप्राज्ञ (निब्बेधपञ्जो) ह्वौ । सारिपुत्र ! जस्तै चक्रवर्ती राजाको जेठो पुत्रले बाबुले प्रवर्तित चक्र सम्यक् रूपले अनुप्रवर्तन गर्नसक्छ त्यस्तै सारिपुत्र ! तिमीले पनि मैले प्रवर्तन गरेको धर्मचक्र सम्यक् रूपले अनुप्रवर्तन गर्न सक्छौ ।”

“भन्ते ! यदि भगवान्ले मेरो कायिक वा वाचिक कर्मलाई निन्दा गर्नु हुन्न भने भन्ते ! यी पाँचशय भिक्षुहरूको कायिक वा वाचिक कर्ममा कुनै दोष छ भने भन्नुहोस् ।”

“सारिपुत्र ! यी पाँचशय भिक्षुहरूको पनि म कुनै कायिक वा वाचिक कर्मलाई निन्दा गर्दिन (न गरहामि) । सारिपुत्र ! यी पाँचशय भिक्षुहरूमध्येमा साठीजना भिक्षुहरू त्रैविदध छन्, साठीजना भिक्षुहरू

षडभिन्नं छन्, साठीजना भिक्षुहरू उभतोभागविमुक्त' छन् र अरूहरू प्रज्ञाविमुक्त' छन् ।”

अनि आसनबाट उठी उत्तरासङ्ग एकांश पारी हातजोरी आयुष्मान् बङ्गीसले भगवान्सँग ब्रिन्तिगरे—“भगवान् मलाई (केही) भन्न मनलाग्छ । भगवान् ! मलाई (केही) भन्न मनलाग्छ ।”

“बङ्गीस ! मन, हुन्छ” भनी भगवान्ले भन्नुभयो ।

अनि आयुष्मान् बङ्गीसले भगवान्को सन्मुख सारूप्य गाथाद्वारा स्तुति गर्नु भयो—

१. “अज्ज पन्नरसे विमुद्धिया, भिक्खू पञ्चसता समागता ।  
संयोजनबन्धनच्छिदा, अनीघा खीणपुनब्भवा इसी ॥
२. “चक्रवती यथा राजा, अमच्चपरिवारितो ।  
समन्ता अनुपरियेति, सागरन्तं मंहि इमं ॥

- 
१. अरूपावचर समापत्तिद्वारा रूपकायबाट विमुक्त र अग्रमार्गद्वारा नामकायबाट विमुक्त । सं. नि. अ. क. I. पृ. २१५: पवारण-सुत्तवर्णना ।
  २. प्रज्ञाद्वारा मुक्त भएका र त्रैविद्य नहुने क्षीणास्रवीहरू । सं. नि. अ. क. I. पृ. २१५ ‘उभतोभागविमुक्त’ भन्ने शब्दको व्याख्या अं. अ. क. II. पृ. ६६८: पुग्गलसुत्तं, सत्तकनिपात, अनुसयवग्गोमा उल्लेख भएको छ ।

[१४०]

बुद्धकालीन श्रावक चरित-२

३. “एवं विजितसङ्गामं, सत्यवाहं अनुत्तरं ।  
सावका परिरूपासन्ति, तेविज्जा मच्चुहायिनो ॥
४. “सब्बे भगवतो पुत्ता, पलापेत्थ न विज्जति ।  
तण्हासल्लस्स हन्तारं, वन्दे आदिच्चबन्धुनं’ति ॥”

अर्थ—

१—“विशुद्धिका निमित्त संयोजन बन्धन चुडिएका, दुःख नभएका तथा क्षीणालवी पाँचशय ऋषी भिक्षुहरू आज पूर्णिमामा एकत्रित भएका छन् ।

२-३—“जस्तै अमात्यहरू परिवृत्त चक्रवर्ती राजाले सागरपर्यन्त चारैतिर विजय गर्छन् त्यस्तै गरी संग्रामजित् सार्थवाह अनुत्तर बुद्धसँग मृत्यु नभएका त्रैविद्य श्रावकहरू सत्संगत गर्छन् ।

४—“यी सबै भगवान्का पुत्रहरू हुन् जसमा ढोगिपन छैन; तृष्णारूपी काँडा भाँच्ने आदित्य बन्धुलाई वन्दना छ ।”

×

×

×

मूल सूत्र—

### १७. आयुष्मान् भूमिजको प्रश्न

(एक समय भगवान्) श्रावस्तीमा बस्नु भएको थियो' ।

आयुष्मान् भूमिज सन्ध्यासमयमा ध्यानबाट उठी जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रसँग सम्मोदन गर्नु भयो । सम्मोदनीय कुशलवार्ता सिद्धिए पछि एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका आयुष्मान् भूमिजले आयुष्मान् सारिपुत्रसँग यस्तो भन्नुभयो—

#### कर्मवादीहरू

(१) “आवसो सारिपुत्र ! केही कर्मवादी श्रमण-ब्राह्मणहरू छन् जो ‘स्वयंकृत सुखदुःख हुन्’ (= आफैले सुखदुःख बनाएका हुन्) भनी भन्दछन् । (२) आवसो सारिपुत्र ! केही कर्मवादी श्रमण

---

१. सं. नि. II. पृ. ३३; भूमिजसुत्तं, निदानसंयुत्तं; अ. क. II. पृ. ४३.

ब्राह्मणहरू छन् जो 'परकृत सुखदुःख हुन्' (= अकलि सुखदुःख बनाएका हुन्) भनी भन्दछन् । (३) आवसो सारिपुत्र ! केही कर्मवादी श्रमण ब्राह्मणहरू छन् जो 'स्वयंकृत पनि परकृत पनि सुखदुःख हुन्' (= आफैले सुखदुःख बनाएको पनि हो र अकलि सुखदुःख बनाएको पनि हो) भनी भन्दछन् । (४) आवसो सारिपुत्र ! केही कर्मवादी श्रमण ब्राह्मणहरू छन् जो 'नस्वयंकृत हो, न परकृत हो बल्कि आपसे आप सुखदुःख उत्पन्न भएका हुन्' (= आफैले बनाएको पनि होइन र अकलि बनाएको पनि होइन बल्कि आपसे आप सुखदुःख उत्पन्न भएका हुन्) भनी भन्दछन् । आवसो सारिपुत्र ! यसविषयमा हास्त्रा भगवान् के वादी हुनुहुन्छ ? कस्तो भन्नुहुन्छ ? कस्तो बताउँदा हामीले भगवान्‌ले बताए भँ बताएको हुनेछ ? कस्तो बताउँदा हामीले भगवान्‌लाई असत्य कुराद्वारा भूटा आरोप लगाएको हुने छैन ? कस्तो बताउँदा धर्मानुकूल बताएको पनि हुनेछ ? कस्तो बताउँदा कुनै सहधर्मासँग वावानुपात गरेको पनि हुन नपाओस् र कसैको निन्दा पनि हुन नपाओस् ?”

### स्पर्शको कारणले सुखदुःख हुन्छ

a—“आवसो ! भगवान्‌ले 'सुखदुःखलाई प्रतियसमुत्पन्न' (= हेतुप्रत्ययद्वारा उत्पन्न) भनी भन्नुभएको छ । के प्रत्ययले भने ?—स्पर्शको प्रत्ययले ।—यस्तो बताउँदा भगवान्‌ले बताउनु भए जस्तै बताएको हुनेछ, भगवान्‌लाई असत्य कुराद्वारा भूटा आरोप लगाएको पनि हुने छैन, धर्मानुकूल बताएको पनि हुनेछ, कुनै सहधर्मासँग वावानुपात पनि हुने छैन र कसैको निन्दा हुने कारण पनि हुने छैन ।

b—“१-आवुसो ! त्यहाँ जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—  
 ‘स्वयंकृत सुखदुःख हुन्’ भनी बताउँछन्—त्यसको कारण पनि स्पर्श  
 नै हो। २-जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—‘परकृत सुखदुःख हुन्’  
 भनी बताउँछन्—त्यसको कारण पनि स्पर्श नै हो। ३-जो ती कर्मवादी  
 श्रमण ब्राह्मणहरू—‘स्वयंकृत पनि परकृत पनि सुखदुःख हुन्’ भनी  
 बताउँछन्—त्यसको कारण पनि स्पर्श नै हो। ४-जो ती कर्मवादी  
 श्रमण ब्राह्मणहरू—‘न स्वयंकृत हो, न परकृत हो बल्कि आपसे  
 आप सुखदुःख उत्पन्न भएका हुन्’ भनी बताउँछन्—त्यसको कारण  
 पनि स्पर्श नै हो।

c—“१-आवुसो ! त्यहाँ जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—  
 ‘स्वयंकृत सुखदुःख हुन्’ भनी बताउँछन्—उनीहरूले स्पर्श बाहेक अरु  
 कुनै कारणद्वारा (सुखदुःख) प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन।  
 २-जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—‘परकृत सुखदुःख हुन्’ भनी  
 बताउँछन्—उनीहरूले पनि स्पर्श बाहेक अरु कुनै कारणद्वारा (सुखदुःख)  
 प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन। ३-जो ती कर्मवादी श्रमण  
 ब्राह्मणहरू—‘स्वयंकृत पनि परकृत पनि सुखदुःख हुन्’ भनी  
 बताउँछन्—उनीहरूले पनि स्पर्श बाहेक अरु कुनै कारणद्वारा  
 (सुखदुःख) प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन। ४-जो ती  
 कर्मवादी श्रमण ब्राह्मणहरू—‘न स्वयंकृत हो, न परकृत हो बल्कि  
 आपसे आप सुखदुःख उत्पन्न भएका हुन्’ भनी बताउँछन्—  
 उनीहरूले पनि स्पर्श बाहेक अरु कुनै कारणद्वारा (सुखदुःख) प्रतिसंविदित  
 गर्छन् भन्ने कुनै कारण छैन।”

## स्पर्श बाहेक सुखदुःखको कारण छैन

आयुष्मान् सारिपुत्र र आयुष्मान् भूमिजका बीच यस्तो कुराकानी भएको आयुष्मान् आनन्दले सुन्नुभयो। त्यसपछि आयुष्मान् आनन्द जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो। त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो। एक छेउमा बस्नु भएका आयुष्मान् आनन्दले जे जति कुराकानी आयुष्मान् सारिपुत्र र आयुष्मान् भूमिजका बीच भएको थियो ती सबै कुराहरू भगवान्लाई सुनाउनु भयो।

(क) “आनन्द ! जति राम्रोसँग भन्नुपर्ने हो त्यति नै राम्रोसँग सारिपुत्रले भने। साधु ! साधु !! आनन्द ! मैले पनि सुख-दुःखलाई प्रतिय समुत्पन्न हो भनेको छु। के प्रत्ययले भने ?—स्पर्शको प्रत्ययले। यस्तोभन्दा मैले भनेको जस्तै भनेको हुन्छ, मलाई असत्यद्वारा भूटा आरोप लगाएको पनि हुने छैन, धर्मानुकूल बताएको पनि हुनेछ, कुनै सहधर्मासँग वादानुपःत पनि हुने छैन र कसैको निन्दा हुने कारण पनि हुने छैन।”

(ख) “(१) आनन्द ! त्यहाँ जो ती कर्मवादी श्रमण ब्राह्मणहरू ‘स्वर्यकृत सुखदुःख हुन्’ भनी बताउँछन्—त्यसको कारण पनि स्पर्श नै हो। (२) जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—‘परकृत सुखदुःख हुन्’ भनी बताउँछन्— त्यसको कारण पनि स्पर्श नै हो। (३) जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—‘स्वर्यकृत पनि परकृत पनि सुखदुःख

हुन्' भनी बताउंछन्—त्यसको कारण पनि स्पर्श नै हो । (४) जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—'न स्वयं कृत हो न परकृत हो बल्कि आपसे आप मुखदुःख उत्पन्न भएका हुन्' भनी बताउंछन्—त्यसको कारण पनि स्पर्श नै हो ।

(ग) “(१) आनन्द ! त्यहाँ जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—'स्वयंकृत मुखदुःख हुन्' भनी बताउंछन्—उनीहरूले स्पर्श बाहेक अरु कुनै कारणद्वारा (मुखदुःख) प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन । (२) जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—'परकृत मुखदुःख हुन्' भनी बताउंछन्—उनीहरूले पनि स्पर्श बाहेक अरु कुनै कारणद्वारा (मुखदुःख) प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन । (३) जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—'स्वयंकृत पनि परकृत पनि मुखदुःख हुन्' भनी बताउंछन्—उनीहरूले पनि स्पर्श बाहेक अरु कुनै कारणद्वारा (मुखदुःख) प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन । (४) जो ती कर्मवादी श्रमण ब्राह्मणहरू—'न स्वयंकृत हो न परकृत हो बल्कि आपसे आप मुखदुःख उत्पन्न भएका हुन्' भनी बताउंछन्—उनीहरूले पनि स्पर्श बाहेक अरु कुनै कारणद्वारा (मुखदुःख) प्रतिसंविदित गर्छन् भन्ने कुनै कारण छैन ।”

### त्रैद्वारिक सञ्चेतना

a. “(१) आनन्द ! काय (= कायद्वार) रहेको खण्डमा—कायसञ्चेतनाको हेतुले—मित्री मुखदुःख उत्पन्न हुन्छन् । (२) आनन्द !



वाचा (वचीद्वार) रहेको खण्डमा—वाचीसञ्चेतनाको हेतुले—भित्री मुखदुःख उत्पन्न हुन्छन् । (३) आनन्द ! मन (=मनःद्वार) रहेको खण्डमा—मनः सञ्चेतनाको हेतुले—भित्री मुखदुःख उत्पन्न हुन्छन्—अविदयाको कारणले पनि ।

b. “(१) आनन्द ! आफैले वा (अरूले) त्यो कायसंस्कार अभिसंस्करण गर्छ (=बनाउँछ)—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (२) आनन्द ! अरूले वा (आफैले) त्यो कायसंस्कार अभिसंस्करण गर्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (३) आनन्द ! जानेर वा (नजानेर) त्यो कायसंस्कार अभिसंस्करण गर्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (४) आनन्द ! नजानेर वा (जानेर) त्यो कायसंस्कार अभिसंस्करण गर्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् ।

c. “(१) आनन्द ! आफैले वा (अरूले) त्यो वचीसंस्कार अभिसंस्करण गर्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (२) आनन्द ! अरूले वा (आफैले) त्यो वचीसंस्कार अभिसंस्करण गर्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (३) आनन्द ! जानेर वा (नजानेर) त्यो वचीसंस्कार अभिसंस्करण गर्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (४) आनन्द ! नजानेर वा (जानेर) त्यो वचीसंस्कार

अभिसंस्करण गच्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् ।

d. “(१) आनन्द ! आफैले वा (अरूले) त्यो मनःसंस्कार अभिसंस्करण गच्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (२) आनन्द ! अरूले वा (आफैले) त्यो मनःसंस्कार अभिसंस्करण गच्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (३) आनन्द ! जानेर वा (नजानेर) त्यो मनःसंस्कार अभिसंस्करण गच्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । (४) आनन्द ! नजानेर वा (जानेर) त्यो मनःसंस्कार अभिसंस्करण गच्छ—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् ।

Dhamma.Digital

e. “आनन्द ! यी धर्महरू (=चेतनाहरू) मा अविद्या अनुपतित छ (= भिन्न छ) । त्यसो हुनाले अविदयाकै निरवशेष विराग, निरोध भएमा—त्यो काय (=कायद्वार) हुने छैन—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । त्यो वाचा (=वचीद्वार) पनि हुने छैन—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । त्यो मन (=मनःद्वार) पनि हुने छैन—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । त्यो विपाक (=विपाक उत्पन्न हुने कर्मक्षेत्र) पनि हुने छैन—जसको कारणले उसलाई त्यो भित्री मुखदुःख उत्पन्न हुन्छन् । त्यो वस्तु

[१४८]

बुद्धकालीन श्रावक चरित-२

(=कर्म रहने ठाउँ) पनि हुने छैन—जसको कारणले उसलाई त्यो भित्री सुखदुःख उत्पन्न हुन्छन् । त्यो आयतन (=षडायतन) पनि हुने छैन—जसको कारणले उसलाई त्यो भित्री सुखदुःख उत्पन्न हुन्छन् । त्यो अधिकरण (=भगडा) पनि हुने छैन—जसको कारणले उसलाई त्यो भित्री सुखदुःख उत्पन्न हुन्छन् ।”

×

×

×

मूल सूत्र—

### १८. सारिपुत्रसंग भगवान्को प्रश्न

एक समय भगवान् श्रावस्तीमा बस्नुभएकोथियो<sup>१</sup> । त्यहाँ भगवान्ले आयुष्मान् सारिपुत्रलाई आमन्त्रण गर्नुभयो—

‘सारिपुत्र ! मैले ‘पारायन’, अजित प्रश्नमा’ यस्तो भनेको छु—

‘ये च सङ्घात धम्मासे, ये च सेक्खा<sup>२</sup> पृथू इध ।  
तेसं मे निपको इरियं, पुट्टो पब्रूहि<sup>३</sup> मारिसा’ति ॥’

अर्थ—

‘जो धर्मविदहरू छन् (सङ्घात धम्मासे), जो यहाँ पृथक्

- 
१. सं. नि. II. प. ४१: भूतसुत्तं, निदानसंयुत्तं; अ. क. II. पृ ४५.
  २. रोमनमा: ‘परायन’ ।
  ३. सुत्त. नि. पृ ४२४: अजित माणव पुच्छा ।
  ४. सिंहल र रोमनमा: ‘सेखा’ ।
  ५. स्याममा: ‘च ब्रू हि’, रोमनमा: ‘मे ब्रू हि’ ।

शिक्षहरू' छन्, हे प्रजावान् मारिस ! तिनीहरूका चर्चाबारे म सोध्छु;  
भन ।'

“सारिपुत्र ! यो संक्षेपमा भनेको कुराको अर्थ कसरी विस्तार-  
पूर्वक बुझ्ने होला ?”

यस्तो भन्नुहुँदा आयुष्मान् सारिपुत्र चुप लाग्नुभयो ।

दोश्रो पटक पनि भगवान्ले आयुष्मान् सारिपुत्रलाई आमन्त्रण  
गर्नुभयो—

“सारिपुत्र ! मैले ‘पारायन, अजित प्रश्नमा’ यस्तो  
भनेको छु—

‘ये च सङ्खात धम्मासे,...’ इत्यादि ।

“सारिपुत्र ! यो संक्षेपमा भनेको कुराको अर्थ कसरी विस्तार-  
पूर्वक बुझ्ने होला ?”

दोश्रो पटक पनि आयुष्मान् सारिपुत्र चुप लाग्नु भयो ।

तेस्रो पटक पनि भगवान्ले आयुष्मान् सारिपुत्रलाई आमन्त्रण  
गर्नुभयो—

“सारिपुत्र ! मैले ‘पारायन, अजित प्रश्नमा’ यस्तो  
भनेको छु—

‘ये च सङ्खात धम्मासे,...’ इत्यादि ।

---

१. शिक्ष भन्ने कस्ता हुन् भन्ने बारेमा बु. गृ. पृ. २६६ मा हेर्नु ।

“सारिपुत्र ! यो संक्षेपमा भनेको कुराको अर्थ कसरी विस्तार-पूर्वक बुझ्ने होला ?”

तेस्रो पटक पनि आयुष्मान् सारिपुत्र चुप लाग्नु भयो !

### आहार निरोधद्वारा स्कन्ध निरोध

“सारिपुत्र ! यो ‘स्कन्ध (=भूत)’ हो भनी देख्दछौं के ?”

(क) “(१) भन्ते ! यो ‘स्कन्ध (=भूत)’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देख्दछ । (२) यो ‘स्कन्ध’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि—स्कन्धको निर्वेदकोनिमित्त, विरागकोनिमित्त, निरोधको-निमित्त प्रतिपन्न हुन्छ । (३) त्यो स्कन्ध ‘आहार प्रभव’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देख्दछ । (४) त्यो ‘आहार प्रभव’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि—आहार प्रभवको निर्वेदकोनिमित्त, विरागको-निमित्त, निरोधकोनिमित्त प्रतिपन्न हुन्छ । (५) त्यो आहार निरोध नएपछि जो स्कन्ध हो त्यो पनि ‘निरोध-धर्म’ हो भनी यथार्थत सम्यक्

- 
१. सारिपुत्र महास्थविर, भगवान् बुद्धले सोध्नु भएको प्रश्नको उत्तर नजानी चुप लाग्नु भएको होइन । अनेक प्रकारबाट उत्तर दिन सकिन्थ्यो तर भगवान् बुद्ध कुन प्रकारको उत्तर सुन्न चाहनु हुन्छ भन्ने मनोभाव बुझ्न नसकी वहाँ चुप लाग्नु भएको हो । जब बुद्धले ‘स्कन्ध’ भन्ने शब्द प्रयोग गर्नु भयो तब वहाँको राय बुझेपछि सारिपुत्र महास्थविरले उत्तर दिनुभएको हो । सं. ति. अ. क. II. पृ. ४५ भूतसुत्त ।

प्रज्ञाले देखदछ । (६) त्यो आहार निरोध भएपछि जो 'स्कन्ध' हो त्यो पनि 'निरोध-धर्म' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि—निरोधधर्मको निर्वेदकोनिमित्त, विरागकोनिमित्त, निरोधकोनिमित्त प्रतिपन्न हुन्छ । भन्ते ! यसरी शौक्ष हुन्छ ।

(ख) “भन्ते ! कसरी धर्मविद् हुन्छ भने ?—(१) भन्ते ! यो 'स्कन्ध' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखदछ । (२) यो 'स्कन्ध' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि स्कन्धको निर्वेदगरी विराग-गरी निरोधगरी उपादान' रहित विमुक्त हुन्छ । (३) त्यो 'आहार प्रभव' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखदछ । (४) त्यो 'आहार प्रभव' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि आहार प्रभवको निर्वेदगरी विरागगरी निरोधगरी उपादान रहित विमुक्त हुन्छ । (५) त्यो आहार निरोध भएपछि जो 'स्कन्ध' हो त्यो पनि 'निरोध-धर्म' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखदछ । (६) त्यो आहार निरोध भएपछि जो 'स्कन्ध' हो त्यो पनि 'निरोध-धर्म' हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि निरोध-धर्मको निर्वेदगरी विरागगरी निरोधगरी उपादान रहित विमुक्त हुन्छ । भन्ते ! यसरी धर्मविद् हुन्छ ।

“भन्ते ! जो त्यो भगवान्ले 'पारायन, अजित प्रश्नमा' यस्तो भन्नुभयो—

---

१. यहाँ चारप्रकारका उपादानहरूलाई 'उपादान' भनिएको हो । हेर बु. प. पृ. ३६३.

‘ये च सङ्घात सम्मासे, ये च सेक्खा पुथू इव ।  
तेसं मे निपको इरियं, पुट्ठो ब्रूहि मारिसा’ति ॥’

**अर्थात्—**

‘जो यहाँ पृथक् पृथक् शैक्षहरू छन्, जो धर्मविद्हरू छन्, हे प्रज्ञावान् मारिस ! तिनीहरूका चर्चाबारे म सोध्दछु; भन ।’

“भन्ते ! तपाईंले संक्षिप्तमा बताउनु भएको यस कुराको अर्थ यसरी विस्तारपूर्वक म बुझ्दछु ।”

‘साधु ! साधु ! सारिपुत्र ! (१) यो ‘स्कन्ध’ (= भूत) हो भनी यथार्थत सम्यक् प्रज्ञाले देख्दछ । (२) यो ‘स्कन्ध’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि—स्कन्धको निर्वेदकोनिमित्त, विरागकोनिमित्त, निरोधकोनिमित्त प्रतिपन्न हुन्छ ।...<sup>१</sup> (६) त्यो आहार निरोध भएपछि जो स्कन्ध हो त्यो पनि ‘निरोध-धर्म’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि—निरोध-धर्मको निर्वेदकोनिमित्त, विरागकोनिमित्त, निरोधको-निमित्त प्रतिपन्न हुन्छ । सारिपुत्र ! यसरी शैक्ष हुन्छ ।

“सारिपुत्र ! कसरी धर्मविद् हुन्छ भने ?—(१) सारिपुत्र ! जो ‘स्कन्ध’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देख्दछ । (२) यो ‘स्कन्ध’ हो भनी यथार्थत सम्यक् प्रज्ञाले देखेपछि स्कन्धको निर्वेदगरी विराग-गरी निरोधगरी उपादान रहित विमुक्त हुन्छ ।...<sup>१</sup> (६) त्यो आहार

- 
१. अरू बाँकी कुरा माथि पृ. १५१ को दफा (क) मा उल्लिखित ३ देखि ५ सम्म दोहऱ्याई पढ्नु ।  
२. माथि पृ. १५२ को दफा (ख) मा ३ देखि ५ सम्म उल्लेख भएका दोहऱ्याई पढ्नु ।



निरोध भएपछि जो 'स्कन्ध' हो त्यो पनि 'निरोध-धर्म' हो भनी यथार्थत  
सम्यक् प्रज्ञाले देखेपछि निरोध-धर्मको निर्वेदगरी विरागगरी निरोध-  
गरी उपादान रहित विमुक्त हुन्छ। सारिपुत्र ! यसरी धर्मविद्  
हुन्छ ।

“सारिपुत्र ! जो त्यो 'पारायन, अजित प्रश्नमा' मैले  
यस्तो भने—

‘ये च सङ्घात घम्मासे, ये च सेक्खा पुथू इव ।  
तेसं मे निपको इरियं, पुट्ठो पन्नूहि मारिसा’ति ॥’

“सारिपुत्र ! संक्षिप्तरूपले भनेको यस कुराको अर्थ यसरी  
विस्तारपूर्वक बुझ्नुपर्छ ।”

Dhamma.Digital

×

×

×

मूल सूत्र—

### १९. कलारक्षत्री भिक्षुको प्रश्न

(एक समय) भगवान् श्रावस्तीमा बस्नुभएको थियो<sup>१</sup> ।

त्यस समय कलारक्षत्री (कलारक्षत्रियो) भिक्षु जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रसँग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता सिद्धिएपछि एक छेउमा बसे । एक छेउमा बसेका कलारक्षत्री भिक्षुले आयुष्मान् सारिपुत्रलाई यस्तो भने—

“आबुसो सारिपुत्र ! मोल्लियफग्गुन भिक्षु शिक्षा छाडी (=चीवर छाडी) गृहस्थी भएर गए । अवश्य पनि उनले यस धर्म-विनयमा कुनै आश्वासन<sup>२</sup> पाउन सकेन होलान् । के आयुष्मान् सारिपुत्रले यस धर्म-विनयमा आश्वासन पाउनु भएको छ ?”

१. सं. नि. II. पृ. ४३: कलारसुत्तं, निदानसंयुत्तं; अ. क. II. पृ. ४६.

२. यहाँ 'आश्वासन' भनेको कस्तो हो भन्ने बारेमा बु. प. पृ. ३७६ मा हेर्नु ।

“आवुसो ! यसमा मलाई कुनै शंका छैन ।”

“आवुसो ! भविष्यको<sup>१</sup> निम्ति नि ?”

“आवुसो ! यसमा पनि मलाई कुनै सन्देह छैन ।”

त्यसपछि कलारक्षत्री भिक्षु आसनबाट उठी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका कलारक्षत्री भिक्षुले भगवान्सँग यस्तो बित्ति गरे—

“भन्ते ! आयुष्मान सारिपुत्रले—‘जन्म क्षीण भयो, ब्रह्मचर्य-वास पुराभयो, गर्नुपर्ने गरिसकेँ र अब उप्रान्त केही गर्न बाँकी छैन भन्ने पनि जान्दछु’ भनी अरहत्त्व (अज्जा) सम्बन्धमा व्याकरण गर्नुभयो ।”

### सारिपुत्रसँग बुद्धको प्रश्न

अनि भगवान्ले एक भिक्षुलाई आमन्त्रण गर्नुभयो—

“भिक्षु ! तिमि यता आऊ । सारिपुत्रलाई—‘आवुसो सारिपुत्र ! मास्ताले तिमिलाई बोलाउँदै छन्’ भनी मेरो वचनले बोलाऊ ।”

- 
१. कलारक्षत्री भिक्षुले यस प्रश्नमा भविष्यमा जन्मिनु नपर्ने गरी तपाइले अरहत्त्व प्राप्त गर्नु भएको छ त भन्ने आशय लिई आयुष्मान् सारिपुत्रसँग प्रश्न सोधेका हुन् । सं. नि. अ. क. II. पृ. ४६.

“हवस, भन्ते !” भनी भगवान्लाई प्रत्युत्तर दिई सो भिक्षु जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गयो । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रलाई—‘आवुसो सारिपुत्र ! शास्ताले तपाईंलाई बोलाउँदै हुनुहुन्छ’ भनी भन्यो ।

“हुन्छ, आवुसो !” भनी सो भिक्षुलाई प्रत्युत्तर दिई आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रलाई भगवान्ले यस्तो भन्नुभयो—

(क) प्र— “सारिपुत्र ! तिमिले—‘जन्म क्षीणभयो, ब्रह्मचर्यंवासा पुरा भयो, गर्नुपर्ने गरिसकौं र अब उप्रान्त केही गर्न बाँकी छैन भन्ने पनि जान्दछु’ भनी अरहत्व सम्बन्धमा व्याकरण गरेको साँच्चै हो के ?”

उ— “भन्ते ! यी पदद्वारा, यी व्यञ्जनद्वारा अर्थ प्रकट गरिएको छैन ।”

“सारिपुत्र ! कुलपुत्रले जुनसुकै पर्यायद्वारा अरहत्व (=अञ्जा) सम्बन्धमा व्याकरण गरेता पनि त्यो व्याकरण व्याकरण नै गरेको संभन्तु पदंछ ।”

“भन्ते ! मैले पनि यस्तै भन्दछु—‘भन्ते ! यी पदद्वारा, यी व्यञ्जनद्वारा अर्थ प्रकट गरिएको छैन’ ।”

## प्रतित्यसमुत्पाद

प्र- “सारिपुत्र ! यदि तिमिसंग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! कसरी जानेर कसरी देखेर तिमिले जन्म क्षीणभयो, ब्रह्मचर्य-वास पुराभयो, गर्नुपने गरिसके तथा अब उप्रान्त केही गर्न बाँकी छैन भन्ने जान्दछु भनी भन्ने छौ त ?’—सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिने छौ त ?”

उ- “भन्ते ! यदि मसंग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! कसरी जानेर कसरी देखेर तिमिले जन्म क्षीणभयो, ब्रह्मचर्यवास पुराभयो’ गर्नुपने गरिसके तथा अब उप्रान्त केही गर्न बाँकी छैन भन्ने जान्दछु भनी भन्ने छौ त ?’—भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—‘आवुसो ! जुन निदान ( = हेतु ) बाट जन्म हुन्छ—सो निदानको क्षय भएपछि मैले त्यो निदान ‘क्षय भइसक्यो’ भन्ने जान्नेछु । सो निदान ‘क्षय भइसक्यो’ भन्ने जानेपछि—‘जन्म क्षीणभयो, ब्रह्मचर्यवास पुराभयो, गर्नुपने गरिसके तथा अब उप्रान्त केही गर्नुपने बाँकी छैन भनी जान्दछु ।’—भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।”

प्र- “सारिपुत्र ! यदि तिमिसंग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! जन्मको निदान के हो’ केको समुदय हो, कहाँबाट उत्पन्न भएको हो तथा के प्रभव हो त ?’ सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिने छौ त ?”

उ- “भन्ते ! यदि मसंग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र !

जन्मको निदान के हो, केको समुदय हो, कहाँबाट उत्पन्न भएको हो तथा के प्रभव हो त ?—भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—‘आवुसो ! जन्मको निदान भव हो, भवसमुदय हो, भवबाट उत्पन्न भएको हो तथा भव प्रभव हो ।’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।”

प्र- सारिपुत्र ! यदि तिमिसँग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! भवको निदान के हो त, ...के प्रभव हो त ?’ सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिने छौ त ?”

उ- “भन्ते ! यदि मसँग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! भवको निदान के हो त, ...के प्रभव हो त ?’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—‘आवुसो ! भवको निदान उपादान हो, ... उपादान प्रभव हो ।’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।

प्र- “सारिपुत्र ! यदि तिमिसँग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! उपादानको निदान के हो त, ...के प्रभव हो त ?’ सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिने छौ त ?”

उ- “भन्ते ! यदि मसँग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! उपादानको निदान के हो त, ...के प्रभव हो त ?’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—‘आवुसो ! उपादानको निदान तृष्णा हो, ...तृष्णा प्रभव हो ।’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।”

प्र- “सारिपुत्र ! यदि तिमिसँग यस्तो सोधेमा—‘सारिपुत्र !

तृष्णाको निदान के हो त, ...के प्रभव हो त ?' सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिने छौ त ?"

उ- "भन्ते ! यदि मसँग यस्तो सोधेमा—'आवुसो सारिपुत्र ! तृष्णाको निदान के हो त, ...के प्रभव हो त ?' भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—'आवुसो ! तृष्णाको निदान वेदना हो, ... वेदना प्रभव हो ।' भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।"

प्र- "सारिपुत्र ! यदि तिमिसँग यस्तो सोधेमा—'आवुसो सारिपुत्र ! कसरी जानेर कसरी देखेर वेदनामा जुन राग रहन्छ त्यो रहँदैन त ?' सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिनेछौ त ?"

उ- "भन्ते ! यदि मसँग यस्तो सोधेमा—'आवुसो सारिपुत्र ! कसरी जानेर कसरी देखेर वेदनामा जुन राग रहन्छ त्यो रहँदैन त ?' भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—'आवुसो ! यी वेदनाहरू तीन प्रकारका छन् । कुन तीन भने ?—(१) सुखवेदना, (२) दुःख वेदना तथा (३) नसुख नदुःख वेदना । आवुसो ! यी तीनै वेदनाहरू अनित्य हुन् । जुन अनित्य हुन् ती दुःख हुन् भनी जान्दा—वेदनामा जुन राग हुन्छ त्यो रहँदैन ।' भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।

"साधु ! साधु !! सारिपुत्र ! यी पनि—'जे जति अनुभव गरिन्छन् ती सबै दुःखमै अन्तर्गत हुन्छन्' भन्ने अर्थ व्यक्त गरिने पर्यायको एक संक्षिप्त अर्थ हो ।"

(ख) प्र- “सारिपुत्र ! यदि तिमिसँग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! कुन प्रकारले मुक्त भई तिमिले—‘जन्म क्षीणभयो, ब्रह्मचर्य-वास पुराभयो, गर्नुपर्ने गरिसकेँ तथा अब उप्रान्त केही गर्न बाँकी छैन भनी अरहत्व (अञ्जा) सम्बन्धमा ब्याकरण गरेको त ?’ सारिपुत्र ! यस्तो सोध्दा तिमिले कस्तो जवाफ दिनेछौ त ?”

उ- “भन्ते ! यदि मसँग यस्तो सोधेमा—‘आवुसो सारिपुत्र ! कुन प्रकारले मुक्त भई तिमिले—‘जन्म क्षीणभयो, ब्रह्मचर्यवास पुराभयो, गर्नुपर्ने गरिसकेँ तथा अब उप्रान्त केही गर्न बाँकी छैन’ भनी अरहत्व सम्बन्धमा ब्याकरण गरेको त ?’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु—‘आवुसो ! भित्री विमुक्ति प्राप्त गरी सबै उपादानहरू क्षय गरी स्मृतिमान् भई म विहार गछु । जुन स्मृतिमान् भई विहार गर्दा आस्रवहरू<sup>१</sup> अनुस्रव हुँदैनन् र आफूलाई पनि अवमानित गर्दिन ।’ भन्ते ! यस्तो सोध्दा मैले यस्तो जवाफ दिनेछु ।”

“साधु ! साधु !! सारिपुत्र ! श्रमण (= बुद्ध) ले जुन आस्रव-हरूको सम्बन्धमा बताएका छन् ‘त्यसमा मलाई शंका छैन; ती (आस्रवहरू) प्रहीण भइसके भन्नेमा पनि मलाई सन्देह छैन’ भनी अर्थ व्यक्त गर्ने पर्वायमध्येको यो पनि एक संक्षिप्त अर्थ हो ।”—यति भगवान् ले भन्नुभयो । यति भन्नु भएपछि सुगत (= रात्रो बाटोमा लाग्ने भगवान् बुद्ध) आसनबाट उठी विहार (= कोठा) भित्र पस्नुभयो ।

१. कामा-स्रव, भवास्रव, दृष्टि-आस्रव तथा अविद्यास्रव । विमं. पा.

पृ. ४४८: चतुक्कमातिकनिद्देशो, खुद्कविभङ्गो ।



## सारिपुत्रको सिहनाव

अनि आयुष्मान् सारिपुत्रले भगवान् जानु भएको केही छिन पछि भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

“आवुसो ! भगवान्‌ले जुन पहिलो प्रश्न मसँग सोध्नु भएको थियो—‘त्यो मलाई थाहाथिएन’ । त्यसैले ममा केही ढिलाइपन आएको हो । आवुसो ! जब भगवान्‌ले मेरो पहिलो प्रश्नको उत्तरलाई अनुमोदन गर्नुभयो तब मलाई यस्तो लाग्यो— ‘यदि भगवान्‌ले मसँग दिनभरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोध्नु भएको भए भने पनि भगवान्‌लाई दिनभरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गर्ने थिएँ । यदि भगवान्‌ले मसँग रातभरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोध्नु भएको

- 
१. यहाँ ‘पहिलो प्रश्न’ भनेको माथि पृ. १५८ को ‘प्रतित्य समुत्पाद’ शीर्षकमा लेखिका दफा (क) का जम्मै प्रश्नहरू हुन् । सर्वप्रथम सारिपुत्र महास्थविरले भगवान्‌को आशय बुझ्न चाहनुहुन्थ्यो कि भगवान् कुन प्रकारको उत्तर सुन्न चाहनुहुन्छ । जब भगवान्‌ले पहिलो प्रश्नको उत्तरलाई अनुमोदन गर्नु भई ‘साधुकार’ दिनुभयो तब वहाँले भगवान्‌को मनको आशय बुझ्नुभयो । त्यसैले वहाँले आफूमा केही ढिलाइपन भएको कारण प्रकट गर्नु भएको हो र भगवान्‌को मनको आशय बुझ्न नसकेकाले ‘मलाई थाहा थिएन’ भन्ने कुरा उल्लेख भएको हो । सं. नि. अ. क. II. पृ. ४६.

भए मैले पनि भगवान्लाई रातभरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गर्ने थिएँ । यदि भगवान्ने मसँग रातदिन भरी नै, ... दुइरात दुइदिन भरी नै, ... तीन रात तीन दिन भरी नै, ... चार रात चार दिन भरी नै, . पाँच रात पाँच दिन भरी नै, ... छ रात छ दिन भरी नै, ... सात रात सात दिन भरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोध्नु भएको भए मैले पनि भगवान्लाई रात दिन भरी नै, ... दुइ रात दुइ दिन भरी नै, ... तीन दिन तीन रात भरी नै, ... चार दिन चार रात भरी नै, ... पाँच दिन पाँच रात भरी नै, ... छ दिन छ रात भरी नै, ... सात दिन सात रात भरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गर्ने थिएँ ।”

### सारिपुत्रले धर्मधातु सुप्रतिवेध गरेका छन्

अनि कलारक्षत्री भिक्षु आसनबाट उठी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बसे । एक छेउमा बसेका कलारक्षत्री भिक्षुले भगवान्लाई यस्तो भने—

“भन्ते ! आयुष्मान् सारिपुत्रले सिंहनाद गर्नुभयो—‘आवुस्तो ! भगवान्ने जुन पहिलो प्रश्न मसँग सोध्नु भएको थियो—‘न्यो मलाई बाह्य थिएन । त्यसैले ममा केही ढिलाइफन आएको हो । आवुस्तो ! जब भगवान्ने मेरो पहिलो प्रश्नको उत्तरलाई अनुमोदन गर्नुभयो तब मलाई यस्तो लाग्यो—यदि भगवान्ने मसँग दिनभरी नै अन्यमन्य

पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोध्नु भएको भए मैले पनि भगवान्लाई दिनभरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गर्ने थिएँ । यदि भगवान्ले मसँग रातभरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोध्नु भएको भए मैले पनि भगवान्लाई रातभरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गर्ने थिएँ । यदि भगवान्ले मसँग रातदिन भरी नै, ...दुइ रात दुइ दिन भरी नै, ...तीन रात तीन दिन भरी नै, ...चार रात चार दिन भरी नै, ...पाँच रात पाँच दिन भरी नै, ...छ रात छ दिन भरी नै, ...सात रात सात दिन भरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोध्नु भएको भए मैले पनि भगवान्लाई रात दिन भरी नै, ...सात रात सात दिन भरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गर्ने थिएँ ।”

“हे भिक्षु ! सारिपुत्रले त्यो धर्मधातु (= घर्म विषय) लाई सुप्रतिवेध (=ज्ञान) गरिसकेका छन्, जुन धर्मधातुको सुप्रतिवेध गरिसकेको हुँदा—यदि मैले सारिपुत्रसँग दिनभरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोधेको भए—सारिपुत्रले पनि मलाई दिनभरी नै यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गरे होलान् । यदि मैले सारिपुत्रसँग रातभरी नै अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले यसको अर्थ सोधेको भए—सारिपुत्रले पनि रातभरी नै मलाई यसको अर्थ अन्यमन्य पदहरूले वा अन्यमन्य पर्यायले व्याकरण गरे होलान् । यदि मैले सारिपुत्रसँग रातदिन भरी नै, ...दुइ रात दुइ दिन भरी नै, ...तीन रात तीन दिन भरी नै, ...

चार रात चार दिन भरी नै, ... पाँच रात पाँच दिन भरी नै, ... छ रात  
छ दिन भरी नै, ... सात रात सात दिन भरी नै अन्यमन्य पदहरूले वा  
अन्यमन्य पर्यायले यसको अर्थ सोधेको भए—सारिपुत्रले पनि रातभरि  
नै, ... सात रात सात दिन भरी नै मलाई यसको अर्थ अन्यमन्य पदहरूले  
वा अन्यमन्य पर्यायले व्याकरण गरे होलान् ।”

×

×

×

Dhamma.Digital

मूळ सूत्र—

## २०. आयुष्मान् महामौद्गल्यायनसँग

यस्तो मेले सुनें ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवना-  
राममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र र आयुष्मान् महामौद्ग-  
ल्यायन राजगृहस्थित वेणुवनको कलन्दकनिवापमा एक विहारमा  
बस्नुभएको थियो । अनि आयुष्मान् सारिपुत्र सन्ध्यासमयमा ध्यानबाट  
उठी जहाँ आयुष्मान् महामौद्गल्यायन हुनुहुन्थ्यो त्यहाँ जानुभयो ।  
त्यहाँ पुगेपछि आयुष्मान् महामौद्गल्यायनसँग सम्मोदन गर्नुभयो ।  
सम्मोदनीय कुशलवार्ता सिद्धिएपछि एक छेउमा बस्नुभयो । एक छेउमा  
बस्नुभएका आयुष्मान् सारिपुत्रले आयुष्मान् महामौद्गल्यायनलाई  
यस्तो मन्नुभयो—

“आवसो मौद्गल्यायन ! तपाईंका इन्द्रियहरू अति प्रसन्न  
देखिन्छन् र तपाईंको मुखवर्ण पनि परिशुद्ध तथा उज्ज्वल देखिन्छ ।

१. सं. नि. II. पृ. २२८: घटमुत्तं, भिक्खुसंयुत्तं; अ. क. II. पृ. १७१-

अवश्य पनि आज आयुष्मान् महामौद्गल्यायन शान्तपूर्वक विहार गर्नुभएको होला ।”

“आवुसो ! आज मैले ओलारिक (=मोटामोटी) ध्यानमा बसी दिन बिताएँ । किन्तु मेरो धार्मिक वार्तालाप भएको थियो ।”

“आयुष्मान् महामौद्गल्यायनको कोसँग धार्मिक वार्तालाप भएको थियो त ?”

“आवुसो ! भगवान्‌सँग मेरो धार्मिक वार्तालाप भएको थियो ।”

“आवुसो ! अहिले त भगवान् घेरै टाढा प्राबस्तीस्थित अनाथपिण्डिकको जैतवनाराममा बस्नुभएको छ । के आयुष्मान् महामौद्गल्यायन ऋद्धिद्वारा भगवान्‌कहाँ पुग्नुभयो कि अथवा भगवान् ऋद्धिद्वारा आयुष्मान् महामौद्गल्यायनकहाँ आउनुभयो ?”

“आवुसो ! न म ऋद्धिद्वारा भगवान्‌कहाँ गएँ न त भगवान् नै ऋद्धिद्वारा मकहाँ आउनुभयो । किन्तु जहाँ भगवान् हुनुहुन्छ त्यहाँसम्म मेरो दिव्यचक्षु र दिव्यश्रोतधातु विशुद्ध छ अर्थात् त्यहाँसम्म मेरो दिव्यश्रोतधातु पुग्न सक्छ । जहाँ म छु त्यहाँसम्म भगवान्‌को पनि दिव्यचक्षु र दिव्यश्रोतधातु विशुद्ध छ । अर्थात् त्यहाँसम्म भगवान्‌को पनि दिव्यश्रोतधातु पुग्न सक्छ ।”

“आयुष्मान् महामौद्गल्यायनको भगवान्‌सँग कस्तो धार्मिक कथा भयो त ?”

“आवुसो ! यहाँ मैले भगवान्‌लाई यस्तो बिनित्गरेँ—‘भन्ते !

कसरी वा कहिलेसम्ममा बौर्यवान् हुन सक्तछ ?' आवुसो ! यस्तो बित्ति गर्दा भगवान्ले मलाई यस्तो भन्नुभयो—'मौद्गल्यायन ! यहाँ-- 'चाहे मेरा छाला, नसाहरू तथा हाडहरू मात्र किन बाँकी नहुन्; शरीरको मासु र रगत नै किन नसुकुन् किन्तु जो त्यो पुरुष शक्तिले, पुरुष बलले तथा पुरुष पराक्रमले प्राप्त गर्नुपर्ने हो—त्यो प्राप्त नगरिकन बौर्यको बसाइ हुने छैन' भनी भिक्षुले बौर्य गर्छ । मौद्गल्यायन ! यसरी बौर्यवान् हुन्छ ।' आवुसो ! यसरी भगवान्सँग मेरो धार्मिक कथा भएको थियो ।'

“आवुसो ! जस्तै हिमवत् पर्वतराजको चारैतिर ढुंगाका गोर्खाहरू जति थुपारे पनि थोरै नै देखिन्छन् त्यस्तै आयुष्मान् महामौद्गल्यायनका अगाडि हामीहरू पनि स्याने छौं । आयुष्मान् महामौद्गल्यायन साँच्चैकै महर्द्धिक तथा महानुभाव सम्पन्न हुँनुहुदो रहेछ यदि चाहेको खण्डमा आयुष्मान् कल्पसम्म पनि बस्न सक्नु हुनेछ ।”

“आवुसो ! जस्तै नूनको ठूलो घडाको वरिपरि नूनका स्याना स्याना ढीकाहरू हुन्छन्—त्यस्तै आयुष्मान् सारिपुत्रका अगाडि हामीहरू छौं । आयुष्मान् सारिपुत्र त स्वयं भगवान्द्वारा पनि अनेक प्रकारले प्रशंसित तथा वर्णित हुनुहुन्छ—

‘सारिपुत्रो व पञ्जाय, सीलेन उपसमेन च ।

यो पि पारङ्गतो' भिक्खु, एतावपरमो' सिया'ति ॥”

१. स्याममा: 'पारगतो' ।

२. स्याममा: 'एव सो परमो'; रोमनमा: 'एसो परमो' ।

अर्थ—

“जुन् भिक्षुहरू प्रज्ञाद्वारा शीलद्वारा तथा उपशमद्वारा पारङ्गत भए—तिनीहरूमध्येमा सारिपुत्र नं सर्वश्रेष्ठ छन् ।”

यसरी ती उभय महापुरुष (= नाग) हरूले अन्योन्य सुभाषित र सुकथाको अनुमोदन गर्नुभयो ।

×

×

×



मूल सूत्र—

## २१. यमक भिक्षुको गलत धारणा

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

त्यस समय यमक नामक भिक्षुको यस्तो गलत धारणा उत्पन्न भएको थियो—

“भगवान्ले—‘क्षीणास्त्रवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ भन्ने धर्मोपदेश गर्नुभएको कुरा मलाई थाहा छ ।”

केही भिक्षुले यमक भिक्षुको यस्तो गलत धारणा उत्पन्न भएको छ भन्ने कुरा सुने—“भगवान्ले—‘क्षीणास्त्रवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ भन्ने धर्मोपदेश गर्नु भएको कुरा मलाई थाहा छ ।”

अनि ती भिक्षुहरू जहाँ आयुष्मान् यमक हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् यमकसँग सम्मोदन गरे । सम्मोदनीय कुरा-

---

१. सं. नि. II. पृ. ३३१: यमकसुत्तं, खन्धसंयुत्तं; अ. क. II. पृ. २२६.

कानी सिद्धिएपछि एक छेउमा बसे । एक छेउमा बसेका ती भिक्षुहरूले आयुष्मान् यमकलाई यस्तो भने—

“आबुसो यमक ! साँच्चै हो के तपाईंमा यस्तो गलत धरणा उत्पन्न भएको छ—‘भगवान्‌ले—क्षीणास्त्रवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ भन्ने धर्मोपदेश गर्नु भएको कुरा मलाई थाहा छ ?”

“आबुसो ! हो । भगवान्‌ले त्यस्तो धर्मोपदेश गर्नुभएको मलाई थाहा छ कि—‘क्षीणास्त्रवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ ।”

“आबुसो यमक ! यस्तो नभन्नुहोस्, भगवान्‌लाई भूटो आरोप लगाउनु राम्रो होइन । भगवान्‌ले यस्तो बताउनु हुने छैन कि—‘क्षीणास्त्रवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ ।”

ती भिक्षुहरूले यस्तोभन्दा पनि आयुष्मान् यमकले आफ्नो गलत धारणासाईं त्यसै गरी दृढताका साथ लिई त्यही आग्रहमै बसेर यस्तो भने—“भगवान्‌ले—‘क्षीणास्त्रवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ भन्ने धर्मोपदेश गर्नुभएको कुरा मलाई थाहा छ ।”

जब ती भिक्षुहरूले आयुष्मान् यमकलाई त्यो गलत धारणाबाट हटाउन सकेनन् तब ती भिक्षुहरू आसनबाट उठी जहाँ आयुष्मान्

सारिपुत्र हनुहन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रलाई यस्तो निवेदन गरे—

“आवुसो सारिपुत्र ! यमक भन्ने भिक्षुमा यस्तो गलत धारणा उत्पन्न भएको छ कि—‘भगवान्ले—‘क्षीणाल्खी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ भन्ने धर्मोपदेश गर्नुभएको मलाई थाहा छ ।’ अतएव आयुष्मान् सारिपुत्र यमक भिक्षुकहाँ अनुकम्पापूर्वक जानुभए बेश हुने थियो ।”

आयुष्मान् सारिपुत्रले तूष्णीमावद्धारा स्वीकार गर्नुभयो । त्यस-पछि आयुष्मान् सारिपुत्र संध्यासमयमा ध्यानबाट उठी जहाँ आयुष्मान् यमक हनुहन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि आयुष्मान् यमकसँग सम्मोदन गर्नुभयो । सम्मोदनीय कुशलवार्ता सिद्धिए पछि एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका आयुष्मान् सारिपुत्रले आयुष्मान् यमकलाई यस्तो भन्नुभयो—

“आवुसो यमक ! साँच्चै हो के तपाईंको त्यस्तो गलत धारणा उत्पन्न भएको छ—‘भगवान्ले—‘क्षीणाल्खी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ भन्ने धर्मोपदेश गर्नुभएको मलाई थाहा छ ?”

“आवुसो ! हो । भगवान्ले त्यस्तो धर्मोपदेश गर्नुभएको मलाई थाहा छ कि—‘क्षीणाल्खी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्न’ । ”

## सारिपुत्र महास्थविरको प्रश्न

(क) “आवुसो यमक ! के ढानुहुन्छ नि, रूप नित्य हो कि अनित्य हो त ?”

“अनित्य हो, आवुसो !”

“आवुसो यमक ! वेदना,...संज्ञा,...संस्कार,...विज्ञान नित्य हो कि अनित्य हो त ?”

“अनित्य हो, आवुसो !”

“आवुसो ! त्यसो हुनाले नं जुनसुकै रूप भएपनि—चाहे त्यो अतीत-अनागत-वर्तमानको होस्, चाहे त्यो भित्री वा बाहिरी होस्, चाहे त्यो स्थूल, सूक्ष्म हीन वा प्रणीत होस् र चाहे टाढा वा नजिकका होस्—सबै रूपहरू—‘न त्यो मेरो हो न त्यो महुँ न त्यो मेरो आत्मा हो’ भनी यसप्रकार यथार्थत सम्यक् प्रज्ञाले हेर्न सक्नुपर्छ । जुनसुकै वेदना,... संज्ञा,...संस्कार,...तथा विज्ञान भए पनि—चाहे त्यो अतीत-अनागत-वर्तमानको होस्,...चाहे टाढा वा नजिकको होस्—सबै विज्ञानहरू—‘न त्यो मेरो हो न त्यो महुँ न त्यो मेरो आत्मा हो’ भनी यसप्रकार यथार्थत सम्यक् प्रज्ञाले हेर्न सक्नुपर्छ ।

“आवुसो ! यसरी हेर्ने श्रुतवान् आर्यश्रावक रूपबाट पनि निर्वेद हुन्छ, वेदनाबाट पनि निर्वेद हुन्छ, संज्ञाबाट पनि निर्वेद हुन्छ, संस्कार-बाट पनि निर्वेद हुन्छ र विज्ञानबाट पनि निर्वेद हुन्छ । निर्वेद भएपछि विरक्त हुन्छ, विरक्त भएपछि विमुक्त हुन्छ र विमुक्त भएपछि ‘विमुक्त भएँ’

जन्ने ज्ञान पनि हुन्छ । अनि 'जन्मक्षीण भयो, ब्रह्मचर्यंवास पुराभयो, गनुं पर्ने गरिसके अब उप्रान्त केही गनुं पर्ने छैन' भन्ने पनि जान्दछ ।

(ख) “भावुसो यमक ! के ठान्नुहुन्छ नि, रूप सत्व हो भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

“वेदना सत्व हो भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

“संज्ञा, ... संस्कार, ... विज्ञान सत्व हो भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

(ग) “भावुसो यमक ! के ठान्नुहुन्छ नि, रूपमा सत्व छ भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

“रूपबाट अलग्गै-रूपमा सत्व छ भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

“वेदानामा, ... संज्ञामा, ... संस्कारमा, ... विज्ञानमा सत्व छ भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

“वेदानाबाट अलग्गै... संज्ञाबाट अलग्गै... संस्कारबाट अलग्गै... तथा विज्ञानबाट अलग्गै—विज्ञानमा सत्व छ भनी देख्नुहुन्छ त ?”

“भावुसो ! देखिदैन ।”

(घ) “आवुसो यमक ! के ठान्नुहुन्छ नि—रूप, वेदना, संज्ञा, संस्कार तथा विज्ञान सत्त्व हो भनी देख्नुहुन्छ त ?”

“आवुसो ! देख्दिन ।”

(ङ) “आवुसो यमक ! के ठान्नुहुन्छ नि, जो यो अरूपी, अवेदी, असंज्ञी, असंस्कारी अथवा अविज्ञानी हो त्यो सत्त्व हो भनी देख्नुहुन्छ त ?”

“आवुसो ! देख्दिन ।”

### यमक भिक्षुलाई धर्माबोध

“आवुसो यमक ! जब कि तपाईंलाई यसै जीवनमा सत्यपूर्वक स्थिरपूर्वक सत्त्व नै उपलब्ध भएन भने—के तपाईंले यस्तो भन्नु उचित छ त ?—‘भगवान्‌ले त्यस्तो धर्मोपदेश गर्नु भएको मलाई थाहा छ कि—क्षीणाल्मवी भिक्षु शरीर छाडेपछि उच्छिन्न हुन्छ, विनाश हुन्छ तथा मरण पछि हुन्छ’ ।”

- 
१. यमक भिक्षुको धारणालाई यसकारणले गलत भनिएको हो कि— बुद्धधर्मको दृष्टि अनुसार ‘सत्त्व = आत्मा’ भन्ने नै उपलब्ध हुँदैन । ‘सत्त्व = आत्मा’ भन्ने दृष्टि वा धारणा हुनेहरूले—‘मरणपछि हुन्छ’ भनी भन्ने भैं ‘सत्त्व = आत्मा’ छैन भन्ने धारणा हुनेले—‘मरणपछि सत्त्व हुन्छ; उच्छिन्न हुन्छ’ भन्ने आदि कुरा भन्दछन् । तर बुद्ध-

“आवुसो सारिपुत्र ! अधि म अविवशीं ञ्णएकोले ममा त्थो गलत धारणा थियो । अब आयुष्मान् सारिपुत्रको यो धर्मदेशना सुनेरं जुन त्यो भेरो गलत धारणा हो त्यो प्रहीण भयो । धर्म पनि मैले अबबोध गरे ।”

“आवुसो यमक ! यदि तपाइसँग कसैले यस्तो सोधेमा— ‘आवुसो यमक ! जो त्यो अरहन्त क्षीणाल्खी मिक्षु हो उसको शरीर छाडी मरण पछि के हुन्छ ?’ आवुसो यमक ! यस्तो सोध्दा तपाइले कस्तो जवाफ दिनुहुने छ नि ?”

“आवुसो ! यदि मसँग कसैले यस्तो सोधेमा—‘आवुसो यमक ! जो त्यो अरहन्त क्षीणाल्खी हो उसको शरीर छाडी मृत्युपछि के हुन्छ ?’ आवुसो ! यस्तो सोध्दा यस्तो जवाफ दिनेछु—‘आवुसो ! रूप अनित्य हो जो अनित्य हो त्यो दुःख हो जो दुःख हो त्यो निरोध भयो र त्यसको अन्तर्धान भयो । वेदना अनित्य हो,... संज्ञा अनित्य हो,... संस्कार अनित्य हो,... विज्ञान अनित्य हो, जो अनित्य हो त्यो दुःख हो, जो दुःख हो त्यो निरोध भयो र त्यसको अन्तर्धान भयो ।’

“आवुसो ! यस्तो सोध्दा यस्तो जवाफ दिनेछु ।”

---

धर्मको दृष्टिकोण अनुरूप यस्तोभन्दा पनि मिथ्या दृष्टिमा नै अन्तर्गत हुनजान्छ । अतएव ‘संस्कार उत्पन्न हुन्छ, निरोध हुन्छ र पुनः हुन्छ’ इत्यादि भन्नुमा आपत्ति छैन र यस्तोभन्दा कुनै प्रकारका मिथ्यादृष्टि अन्तर्गत पनि नहुने भएकोले यही नै बुद्धदर्शन अनुरूप भएको हुन्छ । सं. नि. अ. क. II. पृ. २२६.

## बधकको उपमा

“आवुसो यमक ! साधु, साधु !! अब यसै अर्थको बढी जानकारिको लागि (= पष्टिकरणको लागि) तपाईंलाई उपमा बताउने छु । आवुसो यमक ! भनौं कि यहाँ एक धनी महाधनी महाभोगी गृहपति वा गृहपतिपुत्र छ । उ आरक्षा सम्पन्न छ । उसको अनर्थ, अहित, विनाश तथा ज्यान लिन चाहने कोइ एक पुरुष छ । उसले यस्तो विचार गर्छ—‘यो गृहपति वा गृहपतिपुत्र धनी महाधनी महाभोगी छ । उ आरक्षा सम्पन्न छ । जबजंस्ती गरी उसको ज्यान लिन सक्ने छैन । अतः उसको घरमा घुसी क्रमशः उसको ज्यान किन नलेऊं ।’ यति विचार गरी उ त्यो गृहपति वा गृहपति पुत्रकहाँ गई यसो भन्छ— ‘भन्ते ! म तपाईंको उपस्थान गर्नेछु ।’ अनि त्यो गृहपति वा गृहपति पुत्रले उसलाई उपस्थान गर्न लगाउँछ । अनि अघि उठ्ने, पछि मुत्ने, के गर्नुपर्छ भनी सोध्पूछ गर्ने तथा मनपर्ने गरी प्रियवादीभई उसले उपस्थान (= सेवाटहल) गर्छ । गृहपति वा गृहपति पुत्रको उसमाथि यस्तोबिघ्न विश्वास हुन्छ कि—उसको (उपस्थाकको) बारेमा कुनै साथी मित्रहरूले सुनाएको कुनै पनि कुरा विश्वास गर्दैन । आवुसो ! अनि जब उसलाई (= उपस्थकलाई) यस्तो लाग्छ—‘अब भने गृहपति वा गृहपतिपुत्रले ममाथि ठूलो विश्वास राख्दछ ।’ तब उसले एकान्तमा पारी घार भएको शस्त्रले त्यसको ज्यान लिन्छ ।

“आवुसो यमक ! के भन्नुहुन्छ त ? जहिले गृहपति वा गृहपतिपुत्रकहाँ गई उसले यस्तो भयो—‘भन्ते ! म तपाईंको उपस्थान



गनेछु उहिले पनि उ बधक नै थियो । बधक भएर पनि त्यसले उसलाई 'बधक' भनी जान्न सकेन । जहिले उ अधि उठ्ने पछि सुत्ने के गनुं पछ्यै भनी सोधपूछ गर्ने र मनपर्ने गरी प्रियवादीभई उसले उपस्थान गर्‍यो उहिले पनि उ बधक नै थियो । बधक भएर पनि त्यसले उसलाई 'बधक' भनी जान्न सकेन । जब उसले एकात्मता पारी धार भएको शस्त्रले त्यसको ज्यान लियो उहिले पनि उ बधक नै थियो । बधक भएर पनि त्यसले उसलाई 'बधक' भनी जान्न सकेन होइन त ?”

“आवुसो ! हो ।”

### अश्रुतवान्ले 'रूप' आत्मा भनी ठान्दछ

१—“आवुसो ! त्यस्तै आर्यहरूलाई नदेख्ने, आर्य-धर्ममा दक्षता नहुने, आर्य-धर्ममा अविनीत हुने; सत्पुरुषहरूलाई नदेख्ने, सत्पुरुष धर्ममा दक्षता नहुने तथा सत्पुरुष धर्ममा अविनीत हुने अश्रुतवान् पृथक्जनले—  
(१) रूपलाई आफू (= आत्मा) भनी देख्दछ वा (२) रूपत्वलाई आफू भनी देख्दछ वा (३) आफूमा रूप देख्दछ अथवा (४) रूपमा आफूलाई देख्दछ । वेदनालाई...संज्ञालाई...संस्कारलाई तथा (१) विज्ञानलाई आफू भनी देख्दछ वा (२) विज्ञानत्वलाई आफू भनी देख्दछ वा (३) आफूमा विज्ञान देख्दछ अथवा (४) विज्ञानमा आफूलाई देख्दछ ।

२—“उसले (१) अनित्य-रूपलाई 'अनित्य-रूप हो' भनी प्रथार्थत जान्दैन । (२) अनित्य-वेदनालाई 'अनित्य-वेदना हो' भनी

यथार्थत जान्दैन । (३) अनित्य-संज्ञालाई 'अनित्य-संज्ञा हो' मनी यथार्थत जान्दैन । (४) अनित्य-संस्कारलाई 'अनित्य-संस्कार हो' मनी यथार्थत जान्दैन तथा (५) अनित्य-विज्ञानलाई 'अनित्य-विज्ञान हो' मनी यथार्थत जान्दैन ।

३-“उसले (१) दुःख-रूपलाई 'दुःख-रूप हो' मनी यथार्थत जान्दैन । (२) दुःख-वेदनालाई 'दुःख-वेदना हो' मनी यथार्थत जान्दैन । (३) दुःख-संज्ञालाई 'दुःख-संज्ञा हो' मनी यथार्थत जान्दैन । (४) दुःख-संस्कारलाई 'दुःख-संस्कार हो' मनी यथार्थत जान्दैन तथा (५) दुःख-विज्ञानलाई 'दुःख-विज्ञान हो' मनी यथार्थत जान्दैन ।

४-“उसले (१) अनात्म-रूपलाई 'अनात्म-रूप हो' मनी यथार्थत जान्दैन । (२) अनात्म-वेदनालाई 'अनात्म-वेदना हो' मनी यथार्थत जान्दैन । (३) अनात्म-संज्ञालाई 'अनात्म-संज्ञा हो' मनी यथार्थत जान्दैन । (४) अनात्म-संस्कारलाई 'अनात्म-संस्कार हो' मनी यथार्थत जान्दैन तथा (५) अनात्म-विज्ञानलाई 'अनात्म विज्ञान हो' मनी यथार्थत जान्दैन ।

५-“उसले (१) संस्कारित-रूपलाई 'संस्कारित-रूप हो' मनी यथार्थत जान्दैन । (२) संस्कारित-वेदनालाई 'संस्कारित-वेदना हो' मनी यथार्थत जान्दैन । (३) संस्कारित-संज्ञालाई 'संस्कारित-संज्ञा हो' मनी यथार्थत जान्दैन । (४) संस्कारित-संस्कारलाई 'संस्कारित-संस्कार हो' मनी यथार्थत जान्दैन तथा (५) संस्कारित-विज्ञानलाई 'संस्कारित-विज्ञान हो' मनी यथार्थत जान्दैन ।

६—“उसने (१) बधक-रूपलाई ‘बधक-रूप हो’ भनी यथार्थत जान्दैन । (२) बधक-वेदनालाई ‘बधक वेदना हो’ भनी यथार्थत जान्दैन । (३) बधक-संज्ञालाई ‘बधक-संज्ञा हो’ भनी यथार्थत जान्दैन । (४) बधक-संस्कारलाई ‘बधक-संस्कार हो’ भनी यथार्थत जान्दैन तथा (५) बधक-विज्ञानलाई ‘बधक-विज्ञान हो’ भनी यथार्थत जान्दैन ।

७—“उ (१) रूपलाई ‘आत्मा हो’ भन्नेतिर लाग्छ, उपादान गर्छ र निश्चिन्त रहन्छ । (२) वेदनालाई... (३) संज्ञालाई... (४) संस्कार-लाई... तथा (५) विज्ञानलाई ‘आत्मा हो’ भन्नेतिर लाग्छ, उपादान गर्छ र निश्चिन्त रहन्छ ।

“यसरी पञ्चोपादानस्कन्धलाई (दृष्टिद्वारा) ग्रहण गर्दा उपादान गर्दा दीर्घकालसम्म उसको अहित र दुःख हुन्छ ।”

### श्रुतवान्ले ‘आत्मा हो’ भन्ने ठान्दैन

१—“आवुसो ! तर आर्यहरूलाई देख्ने, आर्यधर्ममा दक्षता हुने, आर्यधर्ममा विनीत हुने; सत्पुरुषहरूलाई देख्ने, सत्पुरुष धर्ममा दक्षता हुने, सत्पुरुष धर्ममा विनीत हुने श्रुतवान् आर्यश्रावकले—(१) रूपलाई आफू (=आत्मा) भनी देख्दैन वा (२) रूपत्वलाई आफू भनी देख्दैन वा (३) आफूमा रूप देख्दैन अथवा (४) रूपमा आफूलाई देख्दैन । वेदना-लाई...संज्ञालाई...संस्कारलाई...तथा (१) विज्ञानलाई आफू भनी देख्दैन वा (२) विज्ञानत्वलाई आफू भनी देख्दैन वा (३) आफूमा विज्ञान देख्दैन अथवा (४) विज्ञानमा आफूलाई देख्दैन ।

२-“उसले (१) अनित्य-रूपलाई ‘अनित्य-रूप हो’ भनी यथार्थत जान्दछ । (२) अनित्य-वेदनालाई ‘अनित्य-वेदना हो’ भनी यथार्थत जान्दछ । (३) अनित्य-संज्ञालाई ‘अनित्य-संज्ञा हो’ भनी यथार्थत जान्दछ । (४) अनित्य-संस्कारलाई ‘अनित्य-संस्कार हो’ भनी यथार्थत जान्दछ तथा (५) अनित्य-विज्ञानलाई ‘अनित्य-विज्ञान हो’ भनी यथार्थत जान्दछ ।

३-“उसले (१) दुःख-रूपलाई ‘दुःख-रूप हो’ भनी यथार्थत जान्दछ । (२) दुःख वेदनालाई ‘दुःख-वेदना हो’ भनी यथार्थत जान्दछ । (३) दुःख-संज्ञालाई ‘दुःख-संज्ञा हो’ भनी यथार्थत जान्दछ । (४) दुःख-संस्कारलाई ‘दुःख-संस्कार हो’ भनी यथार्थत जान्दछ तथा (५) दुःख-विज्ञानलाई ‘दुःख-विज्ञान हो’ भनी यथार्थत जान्दछ ।

४-“उसले (१) अनात्म-रूपलाई ‘अनात्म-रूप हो’ भनी यथार्थत जान्दछ । (२) अनात्म-वेदनालाई ‘अनात्म-वेदना हो’ भनी यथार्थत जान्दछ । (३) अनात्म-संज्ञालाई ‘अनात्म-संज्ञा हो’ भनी यथार्थत जान्दछ । (४) अनात्म-संस्कारलाई ‘अनात्म-संस्कार हो’ भनी यथार्थत जान्दछ तथा (५) अनात्म-विज्ञानलाई ‘अनात्म-विज्ञान हो’ भनी यथार्थत जान्दछ ।

५-“उसले (१) संस्कारित-रूपलाई ‘संस्कारित-रूप हो’ भनी यथार्थत जान्दछ । (२) संस्कारित-वेदनालाई ‘संस्कारित-वेदना हो’ भनी यथार्थत जान्दछ । (३) संस्कारित-संज्ञालाई ‘संस्कारित-संज्ञा हो’ भनी यथार्थत जान्दछ । (४) संस्कारित-संस्कारलाई ‘संस्कारित-संस्कार

हो' मनी यथार्थत जान्दछ तथा (५) संस्कारित-विज्ञानलाई 'संस्कारित-विज्ञान हो' मनी यथार्थत जान्दछ ।

६—“उसले (१) बधक-रूपलाई 'बधक-रूप हो' मनी यथार्थत जान्दछ । (२) बधक-वेदनालाई 'बधक-वेदना हो' मनी यथार्थत जान्दछ । (३) बधक-संज्ञालाई 'बधक-संज्ञा हो' मनी यथार्थत जान्दछ । (४) बधक-संस्कारलाई 'बधक-संस्कार हो' मनी यथार्थत जान्दछ तथा (५) बधक-विज्ञानलाई 'बधक-विज्ञान हो' मनी यथार्थत जान्दछ ।

७—“उ (१) रूपलाई 'आत्मा हो' भन्नेतिर लाग्दै उपादान गर्दैन निश्चिन्त हुँदैन । (२) वेदनालाई... (३) संज्ञालाई... (४) संस्कारलाई... तथा (५) विज्ञानलाई 'आत्मा हो' भन्नेतिर लाग्दै उपादान गर्दैन निश्चिन्त हुँदैन ।

“यसरी पञ्चोपादानस्कन्धलाई (दृष्टिद्वारा) ग्रहण नगर्दा उपादान नगर्दा उसको दीर्घकालसम्म हित र सुख हुन्छ ।”

“आवुसो सारिपुत्र ! जसको—आयुष्मान्हरू जस्ता अनु-कम्पिक, अर्थकामी, ओवादक ( = अतिबुद्धि दिने ) र अनुसातिक सब्रह्मचारीहरू हुन्छन्—त्यस्को यस्तै हुन्छ ।

“आष्मान् सारिपुत्रको यो धर्मोपदेश सुनेर उपादान रहित आसन्नहरूबाट मेरो चित्त पनि विमुक्त भयो ।”

×

×

×

श्रुत सूत्र—

## २२. प्रथमध्यानमा बस्छु

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

भनि आयुष्मान् सारिपुत्र पूर्वाह्न समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी भिक्षाटनको निमित्त श्रावस्तीमा जानुभयो । श्रावस्तीमा भिक्षाटन गरिसक्नु भएपछि भोजनोपरान्त दिवाविहारको लागि अहाँ अन्धवन<sup>२</sup> हो त्यहाँ जानुभयो ।

१. सं. नि. II. पृ. ४५०: विवेकजसुत्तं, सारिपुत्तसंयुत्तं; अ. क. II. पृ. २५२.

२. यो 'अन्धवन' भन्ने जङ्गल श्रावस्तीको दक्षिण भागमा पर्दछ र श्रावस्तीदेखि करिब एक गाउत जति टाढा पर्छ । यो जङ्गल आरक्षा सम्पन्न थियो । एकान्तमा बस्न चाहने भिक्षु-भिक्षुणीहरू त्यस जङ्गलमा दिवा-विहारको निमित्त जाने गर्छन् । सं. नि. अ. क. I. पृ. १४८: आलविकासुत्तवण्णना, भिक्खुनीसंयुत्तं ।

यस जङ्गललाई किन अन्धवन भनिएको हो भन्ने बारेमा सबै कुरा लेखकको बु. श्रावि. च. पृ. २६७ उत्पलवर्णा वयामा हेर्नु ।

त्यसपत्नि आयुष्मान् सारिपुत्र संध्यासमयमा ध्यानबाट उठी जहाँ  
 अनाथपिण्डकको जेतवनाराम हो त्यहाँ जानुभयो । आयुष्मान्  
 आनन्दले टाढैदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनु भएको देख्नु-  
 भयो । त्यसपत्नि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई यस्तो  
 जन्नुभयो—

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न  
 देखिन्छन् । तपाइको मुखवर्ण पनि परिशुद्ध तथा उज्ज्वल देखिन्छ ।  
 आयुष्मान् सारिपुत्र आज कुनचाहिँ ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! कामनारहित अकुशलरहित सवितर्क-सविचार  
 समाधिज प्रीतिसुख भएको प्रथमध्यानमा समाधिष्ठ भई आज मैले  
 विहार गरें । आवुसो ! त्यो ध्यान (त्यो ध्यानमा बस्दा) न मलाई यस्तो  
 लाग्छ—‘म प्रथमध्यानमा बसेको छु, म प्रथमध्यानमा समाधिष्ठ छु  
 अथवा म प्रथमध्यानबाट उठें ।’—यस्तो पनि मलाई लाग्दैन ।”

“आयुष्मान् सारिपुत्रको अहंकार मर्मकार मानानुशय सबै  
 घेरिदिनदेखि रात्रिसँग समुच्छेद भइने सकेको छ त्यसैले आयुष्मान्  
 सारिपुत्रलाई यस्तो नलागेको—‘म प्रथमध्यानमा बसेको छु, म प्रथम-  
 ध्यानमा समाधिष्ठ छु अथवा म प्रथमध्यानबाट उठें’ इत्यादि ।”

×

×

×

मूल सूत्र—

### २३. द्वितीयध्यानमा बस्यु

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनाथपिण्डकको जेतवनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

अनि आयुष्मान् सारिपुत्र पूर्वान्ति समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी भिक्षाटनकोनिमित्त श्रावस्तीमा जानुभयो । श्रावस्तीमा भिक्षाटन गरिसक्नु भएपछि भोजनोपरान्त दिवाविहारको लागि जहाँ अन्धवन हो त्यहाँ जानुभयो ।

त्यसपछि आयुष्मान् सारिपुत्र संध्यासमयमा ध्यानबाट उठी जहाँ अनाथपिण्डकको जेतवनाराम हो त्यहाँ जानुभयो । आयुष्मान् आनन्दले टाढेंदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनु भएको देख्नुभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई यस्तो जन्नुभयो—

---

१. सं. नि. II. पृ. ४५०: अवितक्कमुत्तं, सारिपुत्तसंयुत्तं ।



“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अर्बि प्रसन्न देखिन्छन् । तपाइको मुखवर्ण पनि परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्र आज कुनचाहिँ ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! वितर्क-विचारलाई शान्त गरी अभ्यन्तर सम्प्रसाद-लाई एकाग्र गरी वितर्क-विचार रहित समाधिज प्रीति-मुख भएको द्वितीयध्यानमा समाधिष्ठ भई आज मैले विहार गरें । आवुसो ! त्यो ध्यान (त्यो ध्यानमा बस्दा) न मलाई यस्तो लाग्छ—‘म द्वितीय-ध्यानमा बसेको छु, म द्वितीयध्यानमा समाधिष्ठ छु अथवा म द्वितीय-ध्यानबाट उठें ।’—यस्तो पनि मलाई लाग्दैन ।

“आयुष्मान् सारिपुत्रको अहंकार मर्मकार मानानुशय सबै धेरैदिनदेखि रात्रसँग समुच्छेद भइने सकेको छ त्यसैले आयुष्मान् सारिपुत्रलाई यस्तो नलागेको—‘म द्वितीयध्यानमा बसेको छु, म द्वितीय-ध्यानमा समाधिष्ठ छु अथवा म द्वितीयध्यानबाट उठें’ इत्यादि ।”

×

×

×

मूल सूत्र—

## २४. तृतीयध्यानमा बरुछु

श्रावस्ती निदान<sup>१</sup> ।...

अनि आयुष्मान् सारिपुत्र संघ्यासमयमा ध्यानबाट उठी जहाँ अनाथपिण्डकको जेतवनाराम हो त्यहाँ जानुभयो । आयुष्मान् आनन्दले टाढेदेखि आयुष्मान् सारिपुत्रलाई आइरहनु भएको देखेनुभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई यस्तो भन्नुभयो—

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न देखिन्छन् । तपाइको मुखवर्ण पनि परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्र आज कुनचाहिं ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! प्रीति पनि रहित उपेक्षी भई स्मृतिसम्प्रजन्य भई कायद्वारा सुख पनि अनुभव हुने—जसलाई ‘उपेक्षी स्मृतिमान् सुख विहारी’ भनी आर्यहरू भन्दछन्—त्यस्तो तृतीयध्यानमा समाधिष्ठ

---

१ . सं. नि. II. पृ. ४५१: पीतिसुत्तं, सारिपुत्तसंयुत्तं ।

[ १८८ ]

बुद्धकालीन श्रावक चरित-२

भई आज मैले विहार गरे । आवुसो ! त्यो ध्यान (त्यो ध्यानमा बस्दा)  
न मलाई यस्तो लाग्छ—‘म तृतीयध्यानमा बसेको छु, म तृतीयध्यानमा  
समाधिष्ठ छु अथवा म तृतीयध्यानबाट उठें ।’—यस्तो पनि मलाई  
लाग्दैन ।

“आयुष्मान् सारिपुत्रको अहंकार ममंकार मानानुशय सबै  
धेरैदिनदेखि राम्रैसँग समुच्छेद भइने सकेको छ त्यसैले आयुष्मान्  
सारिपुत्रलाई यस्तो नलागेको—‘म तृतीयध्यानमा बसेको छु, म तृतीय-  
ध्यानमा समाधिष्ठ छु अथवा म तृतीयध्यानबाट उठें’ इत्यादि ।”

×

×

×

मूल सूत्र—

## २५. चतुर्थध्यानमा बस्थु

भावस्ती निदान' ।...

अनि आयुष्मान् सारिपुत्र संघ्यासमयमा ध्यानबाट उठी जहाँ अनाथपिण्डकको जेतवनाराम हो त्यहाँ जानुभयो । आयुष्मान् आनन्दले टाढेदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनु भएको देखेनुभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई यस्तो भन्नुभयो—

“भावसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न देखिन्छन् । तपाइको मुखवर्ण पनि परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्र आज कुनचाहिँ ध्यानमा विहार गर्नुभयो नि ?”

“भावसो ! सौमनस्य-दौर्मनस्यलाई पहिले नै अन्तगरी मुन्छ र दुःखलाई पनि त्यागी—मुख र दुःख नभएको—स्मृति तथा उपेक्षा परिशुद्ध भएको चतुर्थध्यानमा समाधिष्ठ भई आज मैले विहार गरेँ ।

---

१. सं. नि. II. पृ. ४५१: उपेक्खामुत्तं, सारिपुत्तसंयुत्तं ।

[ १६० ]

बुद्धकालीन श्रावक चरित-२

आवुसो ! त्यो ध्यान (त्यो ध्यानमा बस्दा) न मलाई यस्तोलाग्छ—‘म चतुर्थध्यानमा बसेको छु, म चतुर्थध्यानमा समाधिष्ठ छु अथवा म चतुर्थध्यानबाट उठें ।’—यस्तो पनि मलाई लाग्दैन ।

“आयुष्मान् सारिपुत्रको अहंकार ममंकार मानानुशय सबै धेरैदिनदेखि राम्रैसँग समुच्छेद भइन सकेको छ त्यसैले आयुष्मान् सारिपुत्रलाई यस्तो नलागेको—‘म चतुर्थध्यानमा बसेको छु, म चतुर्थ-ध्यानमा समाधिष्ठ छु अथवा म चतुर्थध्यानबाट उठें’ इत्यादि ।”

×

×

×

मूल सूत्र—

## २६. आकाशानन्त्यायतनमा बसछु

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो' ।

अनि आयुष्मान् सारिपुत्र पूर्वार्द्ध समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी भिक्षाटनकोनिमित्त श्रावस्तीमा जानुभयो । श्रावस्तीमा भिक्षाटन गरिसक्नु भएपछि भोजनोपरान्त दिवाविहारको लागि जहाँ अन्धवन हो त्यहाँ जानुभयो ।

अनि आयुष्मान् सारिपुत्र संध्यासमयमा ध्यानबाट उठी जहाँ अनाथपिण्डिकको जेतवनाराम हो त्यहाँ जानुभयो । आयुष्मान् आनन्दले टाढंदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनु भएको देख्नुभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई बस्तो भन्नुभयो—

---

१. सं. नि. II. पृ. ४५२: आकासानन्त्यायतनसूत्तं, सारिपुत्तसंयुत्तं ।

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न देखिन्छन् । तपाइको मुखवर्ण पनि अति परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्र आज कुनचाहिं ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! सर्वतो रूपसञ्जालाई समतिक्रमगरी प्रतिघ (= मानसिक द्वेषभाव) संज्ञालाई अन्तगरी नानात्वसंज्ञालाई मन्तनगरी—‘अनन्त आकाश हो’ भनी आकाशानन्त्यायतन (ध्यान) मम बसी आज मैले विहार गरें । आवुसो ! त्यो ध्यान (त्यस समाधिमा बस्दा) न मलाई यस्तो लाग्छ—‘म आकाशानन्त्यायतन (समाधि) मा बसेको छु, म आकाशानन्त्यायतनमा समाधिष्ठ छु अथवा म आकाशानन्त्यायतनबाट उठें ।’—यस्तो पनि मलाई लाग्दैन ।”

“आयुष्मान् सारिपुत्रको अहंकार मर्मकार मानानुशय सबै घेरेंदिनदेखि राम्रंसँग समुच्छेद भइने सकेको छ त्यसैले आयुष्मान् सारिपुत्रलाई यस्तो नलागेको—‘म आकाशानन्त्यायतनमा बसेको छु, म आकाशानन्त्यायतनमा समाधिष्ठ छु अथवा म आकाशानन्त्यायतनबाट उठें’ इत्यादि ।”

X

X

X

मूल सूत्र—

### २७. विज्ञानन्त्यायतनमा बसछु

एक समय आयुष्मान् सारिपुत्र आबस्तीस्थित अनापपिण्डकको जेसवनाराममा बस्तुभएको थियो' ।...

अनि आयुष्मान् आनन्दले टाढैदेखि आयुष्मान् सारिपुत्रलाई आइरहनुभएको देखेभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मात् सारिपुत्रलाई यस्तो भन्नुभयो—

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न देखिन्छन्, तपाइको मुखवर्ण पनि अति परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्रले आज कुनचाहिं ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! सर्वतो आकाशानन्त्यायतनलाई समतिक्रमण गरी विज्ञानन्त्यायतन (समाधि) मा बसी आज मैले विहार गरें । आवुसो ! त्यो ध्यान न मलाई यस्तो लाग्य—‘म विज्ञानन्त्यायतन

१. सं. नि. II. पृ. ४५२: विज्ञानन्त्यायतनसुत्तं, सारिपुत्तसंयुत्तं ।



[ १६४ ]

बुद्धकालीन श्रावक चरित-२

(समाधि) मा बसेको छु, म विज्ञानन्त्यायतनमा समाधिष्ठ छु अथवा म विज्ञानन्त्यायतनबाट उठें ।'—यस्तो पनि मलाई लाग्दैन ।”

“आयुष्मान् सारिपुत्रको अहंकार ममंकार मानानुशय सबै धेरैदिनदेखि राम्रैसँग समुच्छेद भइ नै सकेको छ; त्यसैले आयुष्मान् सारिपुत्रलाई यस्तो नलागेको—‘म विज्ञानन्त्यायतनमा बसेको छु, म विज्ञानन्त्यायतनमा समाधिष्ठ छु अथवा म विज्ञानन्त्यायतनबाट उठें’ इत्यादि ।”

×

×

×

मूल सूत्र—

## २८. आकिञ्चन्यायतनमा बसु

एक समय आयुष्मान् सारिपुत्र आबस्तीस्थित अनायनिष्ठिकको जेठवनाराममा बस्नुभएको थियो! ।...

अति आयुष्मान् आनन्दले टाढैदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनुभएको देखेभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई यस्तो भन्नुभयो—

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न देखिन्छन तपाइको मुखवर्ण पनि अति परिशुद्ध तथा जल्जल देखिन्छ । आयुष्मान् सारिपुत्रले आज कुनचाहि ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! सबतो विज्ञानन्यायतनलाई समतिक्रमण गरी ‘केही छैन’ भनी आकिञ्चन्यायतन (समाधि) मा बसी आज मैले विहार गरेँ । आवुसो ! न मलाई त्यो (ध्यान) यस्तो लाग्यो—‘म आकिञ्चन्यायतन (समाधि) मा बसेको छु, म आकिञ्चन्यायतनमा

१. सं. नि. II. पृ. ४५२: आकिञ्चन्यायतनमुत्तं, सारिपुत्तसंयुत्तं ।

【१९६】

बुद्धकालीन श्रावक चरित-२

समाधिष्ठ छु अथवा म आकिञ्चन्यायतनबाट उठे ।'—यस्तो पनि मलाई  
स्वादेन ।”

“आयुष्मान् सारिपुत्रको अहंकार ममंकार, मानानुशय सब  
घेरें दिनदेखि रात्रि सँग समुच्छेद भइ न सकेको छ; त्यसैले आयुष्मान्  
सारिपुत्रलाई यस्तो नलागेको—‘म आकिञ्चन्यायतनमा बसेको छु, म  
आकिञ्चन्यायतनमा समाधिष्ठ छु अथवा म आकिञ्चन्यायतनबाट उठे’  
इत्यादि ।”

×

×

×

मूढ सूत्र—

## २९. नैवसंज्ञानासंज्ञायतनमा बसच्छु

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनाथपिण्डकको जैतवधनाराममा बस्नुभएको थियो<sup>१</sup> ।...

यनि आयुष्मान् आनन्दले टाढेदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनु भएको देखेनभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्माञ् सारिपुत्रलाई यस्तो मन्नुभयो—

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न देखिन्छन्, तपाइको मुखवर्ण पनि अति परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्रले आज कुनचाहिं ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! सर्वतो आकिञ्चन्यायतनज्ञाई समतिक्रमण गरी नैवसंज्ञानासंज्ञायतन (ध्यान) मा बसी आज मैले विहार गरेको आबुसो ! म मलाई त्यो ध्यान यस्तो लाग्छ—‘म नैवसंज्ञानासंज्ञायतन (समाधि) मा बसेको छु, म नैवसंज्ञानासंज्ञायतनमा समाधिष्ठ छु भएवा म नैवसंज्ञानासंज्ञायतनबाट उठें ।’—यस्तो पनि मलाई लाग्दैन ।”

१. सं. नि. II. पृ. ४५२: नेवसञ्चानासञ्चायतनसुत्तं, सारिपुत्तसंयुत्तं ।

[ १९८ ]

बुद्धकालीन श्रावक चरित-२

आयुष्मान् सारिपुत्रको अहंकार ममंकार मानानुभाव छवै बेरें  
दिग्देहि रात्रं सँग समुच्छेद मद्द नै सकेको छ; त्यसैले आयुष्मान्  
सारिपुत्रलाई यस्तो नलागेको—‘म नैवसंज्ञानासंज्ञायतनमा वसेको छु, म  
नैवसंज्ञानासंज्ञायतनमा समाधिष्ठं छु अथवा म नैवसंज्ञानासंज्ञायतनमा  
उठे’ इत्यादि ।”

Dhamma.Digital

×

×

×

मूल सूत्र—

### ३०. निरोधसमापत्तिमा बसु

एक समय आयुष्मान् सारिपुत्रं ब्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो' ।...

बनि आयुष्मान् आनन्दले टाढेदेखि आयुष्मान् सारिपुत्रलाई आइरहुनुभएको देख्नुभयो । त्यसपछि आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रलाई यस्तो भन्नुभयो—

“आवुसो सारिपुत्र ! तपाइका इन्द्रियहरू अति प्रसन्न छन्, तपाइको मुखवर्ण पनि अति परिशुद्ध तथा उज्ज्वल देखिन्छ । आयुष्मान् सारिपुत्रले आज कुनचाहिँ ध्यानमा विहार गर्नुभयो नि ?”

“आवुसो ! सर्वतो नैवसंज्ञानासंज्ञायतनलाई समतिक्रमण गरी संज्ञावेदयितनिरोध (समापत्ति) मा बसी आज मैले विहार गरें । आवुसो ! न मलाई त्यो समापत्ति यस्तो लाग्छ—‘म संज्ञावेदयितनिरोध (समापत्ति) मा बसेको छु, म संज्ञावेदयित निरोधमा समाधिष्ठ छु अथवा म संज्ञावेदयितनिरोधबाट उठें ।’—यस्तो पनि मलाई लाग्दैन ।”

१. सं. नि. II. पृ. ४५३: निरोधसमापत्तिमुत्तं, सारिपुत्तसंयुत्तं ।

[ २०० ]

बुद्धकालीन श्रावक चरित-२

“आयुष्मान् सारिपुत्रको अहंकार ममंकार मानानुभव, सबै  
बेचै दिनदेखि रात्रि सँग समुच्छेद भइ नै सकेको छ; त्यसैले आयुष्मान्  
सारिपुत्रलाई यस्तो नलागेको—‘म संज्ञावेदयितनिरोध (समापत्ति) मा  
जन्नेको छु, म संज्ञावेदयितनिरोधमा समाधिष्ठ छु अथवा म संज्ञावेदयित-  
निरोधबाट उठें’ इत्यादि ।”

Dhamma.Digital

×

×

×

मूल सूत्र—

### ३१. आयुष्मान् सारिपुत्रसँग बस्ने भिक्षु

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीस्थित अनार्थ-  
पिण्डिकको जेतवनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

बनि एक भिक्षु जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्हाँ गए ।  
त्हाँ पुगेपछि आयुष्मान् सारिपुत्रसँग सम्मोदन गरे । सम्मोदनीय  
कुशलवार्ता गरिसकेपछि एक छेउमा बसे । एक छेउमा बसेका सो  
भिक्षुले आयुष्मान् सारिपुत्रलाई यस्तो भने—

“आवुसो सारिपुत्र ! सँग बस्ने भिक्षु शिक्षा छाडी गृहस्थी  
भएर गए ।”

“आवुसो ! हो, इन्द्रियसंयम नहुने, भोजनमा मात्रा-ज्ञान नहुने  
तथा जाग्रततामा असंलग्न हुने (भिक्षु) त्यस्तै हुन्छ । आवुसो ! इन्द्रिय  
संयम नहुने, भोजनमा मात्रा-ज्ञान नहुने तथा जाग्रततामा असंलग्न हुने

---

१. सं. नि. III. पृ. ६५: सारिपुत्तसद्विहारिकमुत्तं, सलायतनसंयुत्तं ।



त्यो भिक्षुले जीवनभर परिपूर्णरूपले परिशुद्ध ब्रह्मचर्य पालन गर्न सक्ला भनी भन्ने कारण हुंदैन । आवुसो ! इन्द्रिय संयम हुने, भोजनमा मात्रा-ज्ञान हुने तथा जाग्रततामा संलग्न हुने भिक्षुले जीवनभर परिपूर्णरूपले परिशुद्ध ब्रह्मचर्य पालन गर्न सक्ला भनी भन्ने कारण हुन्छ ।

“आवुसो ! कसरी इन्द्रियसंयम हुन्छ भने ?—आवुसो ! यहाँ भिक्षुले रूपलाई देखेर निमित्तग्राही<sup>१</sup> हुन्न...<sup>२</sup> चक्षुरिन्द्रियलाई बसमा राख्छ । आवुसो ! यसरी इन्द्रिय संयम हुन्छ ।

“आवुसो ! कसरी भोजनमा मात्रा-ज्ञान हुन्छ भने ?—आवुसो ! यहाँ भिक्षु प्रतिसंस्थान गरी ज्ञानपूर्वक आहार ग्रहण गर्छ...<sup>३</sup> निरवदय-पूर्वक जीवन घापन पनि हुने छ र आरामदायी पनि । आवुसो ! यसरी भोजनमा मात्रा-ज्ञान हुन्छ ।

“आवुसो ! कसरी भिक्षु जाग्रततामा संलग्न हुन्छ भने ?—आवुसो ! यहाँ भिक्षु दिनभरी आवरणीय धर्महरूबाट चित्त परिशुद्ध गरी संक्रमण गरी अथवा आसनमा बसी समय बिताउँछ । रातको

१. निमित्तग्राही भनेको कस्तो हो भन्ने कुरा बु. रा. भा-१ पृ. ४३८ को पादटिप्पणीमा उल्लेख भएको छ ।
२. यस ठाउँका कुराहरू बु. गृ. भा-१ पृ. २५२ मा उल्लेख भएका छन् ।
३. यस ठाउँका कुराहरू बु. गृ. भा-१ पृ. २५३-५४ मा उल्लेख भएका छन्, त्यस्तै बु. प्र. भा-१ पृ. मा तथा बु. ब्रा. भा-१ पृ. २६५ र २६२ मा ।

प्रथम यस्मिन् पत्नि...<sup>१</sup> रातको अन्तिम यामिन् पत्नि...<sup>२</sup> आसनमा  
बस्छ । मावुसो ! यसरी जाग्रततामा संलग्न हुन्छ ।”

×

×

×



---

१-१. यस ठाउँका बाँकी कुराहरू बु. गृ. भा-१ पृ. २५४ मा उल्लेख  
भएका छन् ।

मूल सूत्र—

### ३२. कल्याणमित्रता

श्रावस्तीमा<sup>१</sup> ।

अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थो त्वहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका आयुष्मान् सारिपुत्रले भगवान्लाई यस्तो भन्नुभयो—

“भन्ते ! यी सबै ब्रह्मचर्य ( = मार्गज्ञान ) हरू—कल्याणमित्र, कल्याणसहायक तथा कल्याणचिन्तककं आश्रयबाट उपसम्भव गर्न सकिन्छ ।”

“साधु ! साधु !! सारिपुत्र । सारिपुत्र ! यी सबै ब्रह्मचर्यहरू—कल्याणमित्र, कल्याणसहायक तथा कल्याणचिन्तककं आश्रयबाट उपसम्भव गर्न सकिन्छ । सारिपुत्र ! कल्याणमित्र, कल्याणसहायक तथा

---

१. सं. नि. IV. पृ. ५ सारिपुत्तसुत्तं, मग्गसंयुत्तं, ज. क. III.

कल्याणचिन्तक भिक्षुले नै आर्यअष्टाङ्गिक मार्गको भाविता गर्नेछ, आर्यअष्टाङ्गिक मार्गको बहुलिकृत गर्नेछ भन्ने अशालिन सकिन्छ । सारिपुत्र ! कसरी कल्याणमित्र, कल्याणसहायक तथा कल्याणचिन्तक भिक्षुले आर्यअष्टाङ्गिक मार्गको भाविता गर्छं कसरी आर्यअष्टाङ्गिक मार्गको बहुलिकृत गर्छं भने ? — सारिपुत्र ! यहाँ भिक्षुले विवेक निश्चित, वंराग्य निश्चित, निरोध निश्चित तथा उत्सर्गपरिनामी सम्यक्दृष्टि, सम्यक्संकल्प, सम्यक्वाचा, सम्यक्कर्म, सम्यक्आजीव, सम्यक्ध्यायाय, सम्यक्संस्मृति तथा सम्यक्समाधिको भाविता गर्छं र बहुलिकृत गर्छं । सारिपुत्र ! यसरी कल्याणमित्र, कल्याणसहायक तथा कल्याणचिन्तक भिक्षुले आर्यअष्टाङ्गिक मार्गको भाविता गर्छं यसरी आर्यअष्टाङ्गिक मार्गको बहुलिकृत गर्छं । सारिपुत्र ! यस पर्यायले पनि बुझ्नसक्नु पर्छ कि यी सबै ब्रह्मचर्यहरू—कल्याणमित्र, कल्याणसहायक तथा कल्याणचिन्तकको आश्रयबाट उपलब्ध गर्न सकिन्छ ।

‘ सारिपुत्र ! म जस्तो कल्याणमित्रकहाँ आएर जन्मने सत्त्वहरू जन्मबाट परिमुक्त हुन्छन्; जराजीर्ण हुने सत्त्वहरू जराजीर्णताबाट परिमुक्त हुन्छन्; व्याधी हुने सत्त्वहरू व्याधीबाट परिमुक्त हुन्छन्; शोक परिदेव दुःख दौर्भन्तस्य हुने सत्त्वहरू शोक परिदेव दुःख दौर्भन्तस्यताबाट परिमुक्त हुन्छन् । सारिपुत्र ! यस पर्यायले पनि बुझ्न सक्नुपर्छ कि यी सबै ब्रह्मचर्यहरू—कल्याणमित्र, कल्याणसहायक तथा कल्याणचिन्तकको आश्रयबाट उपलब्ध गर्न सकिन्छ ।’

×

×

×

मूल सूत्र—

### ३३. सप्तबोध्यङ्ग

एक समय आयुष्मान् सारिपुत्र श्रावस्तीक्षित अनाथ-  
पिण्डिकको जेतवनाराममा बस्नु भएको थियो<sup>१</sup> ।

त्यहाँ आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो  
—“आवुसो भिक्षुहो !”

“आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई  
प्रत्युत्तर दिए । आयुष्मान् सारिपुत्रले यस्तो भन्नुभयो—

“आवुसो ! यी सात बोध्यङ्गहरू हुन् ।

१. सं. नि. IV. पृ. ६७: वत्थुसुत्तं, बोज्झङ्गसंयुत्तं; अ. क III.

पृ. १२६; पटि. म. पा. पृ. ३७३, अ. क. पृ. ४३०.

२. ‘बोध्यङ्ग’ शब्दको विग्रह हो—बोधि + अङ्ग = बोध्यङ्ग । ‘सम्बो-  
ध्यङ्ग’ को शब्दार्थ हो—राम्रो, श्रेष्ठ, उत्तम बोधिको अङ्ग =  
सम्बोध्यङ्ग । बोधि हुने अङ्ग भएकोले पनि बोध्यङ्ग, बोधलाई  
बुझ्ने अङ्ग भएकोले पनि बोध्यङ्ग, बुझ्ने अङ्ग भएकोले पनि

कुन सात भने ?—(१) स्मृति-सम्बोध्यङ्ग<sup>१</sup>, (२) धर्मविचय-सम्बोध्यङ्ग<sup>२</sup>, (३) वीर्य-सम्बोध्यङ्ग<sup>३</sup>, (४) प्रीति-सम्बोध्यङ्ग<sup>४</sup>, (५) प्रसन्नविद्य ( = परसद्धि ) सम्बोध्यङ्ग<sup>५</sup>, (६) समाधिसम्बोध्यङ्ग<sup>६</sup> तथा (७) उषेक्षासम्बोध्यङ्ग<sup>७</sup> । आवुसो ! यीनं सात बोध्यङ्गहरू हुन् ।

बोध्यङ्ग, बुभ्नसक्न अङ्ग भएकोले पनि बोध्यङ्ग, चतुरार्यसत्यलाई बोध गर्ने अङ्ग भएकोले पनि बोध्यङ्ग भनिएको हो भन्ने आदि अनेक प्रकारले 'बोध्यङ्ग' को अर्थहरू पटि. म. पा. पृ. ३६३-७२: बोधङ्ग कथामा र सम्मोहविनोदनी पृ २१७: बोधङ्गविभङ्गको अर्थवर्णनाले उल्लेख गरेका पाइन्छन् ।

१. स्मृति-सम्बोध्यङ्गको शब्दार्थ हा—स्मृतिद्वारा बोध गर्न सक्ने अबल अङ्ग भएकोले—स्मृति-सम्बोध्यङ्ग भनिएको हो । यसको परिभाषा विभङ्गपालि, सुत्तन्तविभाजनीयमा यसप्रकार दिइएको छ—

“इध भिक्खु सतिमा होति परमेन सातनेप्पक्केन समन्ना-  
गतो, चिरकत् पि चिरभासितं पि सरिता होति अनुस्सरिता—  
अयं वृच्चति सतिसम्बोध्यङ्गो” अर्थात्—यहाँ भिक्षु स्मृतिमान्  
हुन्छ, परम प्रज्ञासाहित स्मृति युक्त हुन्छ. चिर-कृत चिर-भाषितलाई  
पनि अनुस्मरण गर्न सक्ने हुन्छ—यसलाई स्मृति-सम्बोध्यङ्ग  
बन्दछन् । विभं पा. पृ. २७६: बोधङ्गविभङ्गो ।

‘उपट्टानट्टेन सतिसम्बोध्यङ्गो अभिञ्जेय्यं’ जती पटि.  
म. पा. पृ. २५ मा उल्लेख भएकै स्मृतिको लक्षण हो—खडा भएर  
बस्नु अथवा जाग्रत भई बस्नु ।

अभिघर्मं भाजनीय अनुसार यसको परिभाषा यसरि दिइएको छ —

“या सति अनुस्सति पटिस्सति सति सरणता धारणत्वा अपिलापनता असम्भुस्सनता सति सतिन्द्रियं सतिबलं सम्मासत्ति सतिबोज्झङ्गो मग्गङ्गं मग्गपरियापन्न—अयं वुच्चति सत्ति-सम्बोज्झङ्गो” अर्थात् —जो स्मृति, अनुस्मृति, प्रतिस्मृति, स्मृत्ति, स्मरण गर्ने, धारणा गर्ने, नभुल्ने, नभुल्ने स्वभाव—स्मृति; स्मृत्ति-इन्द्रिय, स्मृति-बल, सम्यक्-स्मृति, स्मृति-बोध्यङ्ग, मागङ्गि, मार्ग-चित्त अन्तर्गत हो—यही नै ‘स्मृति-सम्बोध्यङ्ग’ हो ।

सुत्तन्त भाजनीयमा लौकिक, लौकिक-लोकोत्तर मिथिल-रूपमा तथा अभिघर्मं भाजनीयमा शुद्ध लोकोत्तरको रूपमा अर्थ प्रकाश गरिएका छन् । सम्मो. वि पृ २२३.

२. घर्मविचय-सम्बोध्यङ्गको शाब्दार्थ हो—घर्मको खोज गर्नु र बटुल्नु । घर्मको खोज गर्नु र बटुल्नु पनि बोधको अङ्ग भएकाले—घर्म-विचय-सम्बोध्यङ्ग भनिएको हो । यसको परिभाषा यसप्रकार दिइएको छ—

“सो तथा सतो विहरन्तो तं घम्मं पच्छाया पविचिन्ति पविचरति परिवीमसमापज्जति—अयं वुच्चति घम्मविचय-सम्बोज्झङ्गो ।” विभं. पा. पृ. २७६: सुत्तन्तभाजनीयं, बोज्झङ्ग-विभङ्गो । अर्थात्—उ त्यसरी स्मृति सम्पन्न भई विहार करी

चतुरार्यसत्यादि तथा अनित्यादि धर्महरूको प्रज्ञाद्वारा खोज गर्छ—  
यसैलाई धर्मविचय सम्बोध्यङ्ग भन्दछन् । विभं. अ. क. पृ. २१६;  
षटि. म. अ. क. पृ. २६४.

अभिधर्म भाजनीय अनुसार यसको परिभाषा यसप्रकार  
छ—

“या पञ्चा पजानना विचयो पविचयो धम्मविचयो  
सहलक्खणा उपलक्खणा पच्चुपलक्खणा पण्डिच्चं कोसल्लं नेपुञ्जं  
वेभब्ब्या चिन्ता उपपरिक्खा भूरी मेघा परिणायका विपस्सना  
सम्पजञ्जं पतोदो पञ्चा पञ्चिन्द्रियं पञ्चाबलं पञ्चासत्थं पञ्चा-  
पासादो पञ्चाआलोको पञ्चाओभासो पञ्चापज्जोतो पञ्चारत्तं  
अमोहो धम्मविचयो सम्मादिट्ठि धम्मविचयसम्बोज्झो मग्गं  
मग्गपरियापन्नं—अयं वुच्चति धम्मविचयसम्बोज्झो ।” विभं.  
पा. पृ. २७६: अभिधम्म भाजनीयं, बोज्झङ्गविभङ्गो; धम्म. सं.  
पा. पृ. ८३. अर्थात् — जो प्रज्ञा हो, जो राम्ररी जान्ने हो, ... जो  
अनित्यादि लक्षणहरू जान्ने हो, जो पाण्डित्यता हो, कौशलता हो,  
निपुणता हो, ... उपपरीक्षा हो, महानप्रज्ञा हो, मेघा हो,  
परिणामिका हो, विपश्यना सम्प्रज्ञान हो, ... जो प्रज्ञेन्द्रिय हो, ...  
प्रज्ञाबल हो, ... प्रज्ञारत्न हो, अमोह हो, धर्मको खोज हो, जो  
सम्यक्दृष्टि हो, जो धर्मविचयको सम्बोधि अङ्ग हो र जो मार्ग  
अन्तर्गत हो—त्यही नै धर्मविचय सम्बोध्यङ्ग हो । अत्थ. सा.  
पृ. १४६.



३. वीर्यसम्बोध्यङ्गको शब्दार्थ हो—बोधिकोनिमित्त अङ्ग हुने वीर्य । यसको परिभाषा यसरी दिइएको छ—

“तस्स तं घम्मं पञ्जाय पविचिनतो पविचरतो परि-  
वीमंसमापज्जतो आरद्धं होति विरियं असल्लीनं—अयं वुच्चति  
विरियसम्बोज्झङ्गो ।” विभं पा. पृ. २७६: सुत्तन्तभाजनीयं,  
बोज्झङ्गविभङ्गो । अर्थात्—उसका त्यो घर्मलाई प्रज्ञाद्वारा खोज  
गर्दा निगलसी भई वीर्य बलियो हुन्छ र वीर्य परिपूर्ण हुन्छ ।  
सम्मो. वि. पृ. २१६; ग्रहण गर्ने लक्षणलाई वीर्य भनिएको हो भनी  
पटि. म. पा., पृ. ८२ ले उल्लेख गरेको छ ।

अभिघर्म भाजनीय अनुसार—“यो चेतसिको विरिया-  
रम्भो निक्कमो परक्कमो उय्यामो वायामो उस्साहो उस्सोल्ही  
थामो घिति असिथिलपरक्कमता अनिक्खित्त छन्दता अनिक्खित्त  
धुरता धुरसम्पग्गाहो विरियं विरियिन्द्रियं विरियबलं सम्मानायामो  
विरियसम्बोज्झङ्गो मग्गङ्गं मग्गपरियापन्नं—अयं वुच्चति विरिय-  
सम्बोज्झङ्गो ।” विभं पा. पृ. २७६; घम्म. सं. पा पृ. ७६;  
अर्थात्—जो चैतसिक वीर्यारम्भ हो...जो कोशिश हो, उदघम हो,  
व्यायाम हो, उत्साह हो, बल हो, घर्म हो, निरालसता हो, छन्द  
नहटेको हो, प्राप्त गर्न पर्ने प्राप्त नगरेसम्म प्रयत्न नछोडेको हो;  
वीर्य, वीर्येन्द्रि, वीर्यबल हो, सम्यक व्यायाम हो, वीर्यसम्बोध्यङ्ग  
हो; मार्गाङ्ग र मार्ग अन्तर्गत भएको हो—यसैलाई वीर्यसम्बोध्यङ्ग  
भनिएको हो । अत्थ. सा. पृ. १४५.

४. प्रीतिसम्बोध्यङ्गको शब्दार्थ हो—प्रीतिले युक्त सम्बोध्यङ्ग । यसको परिभाषा यसप्रकार दिइएको छ—

“आरद्धविरियस्स उप्पज्जति पीति निरामिसा—अयं वुच्चति पीतिसम्बोज्जङ्गो । विभं. पा. पृ. २७६: सुत्तन्तभाजनीयं, बोज्जङ्गविभङ्गो । अर्थात्—वीर्यं पूरा हुनेलाई अथवा वीर्यं परिपूर्ण हुनेलाई निरामिष-प्रीति उत्पन्न हुन्छ—यसैलाई प्रीतिसम्बोध्यङ्ग भन्दछन् ।

अभिघर्म भाजनीय अनुसार—“या पीति पामोज्जं आमोदना पमोदना हासो पहासो वित्ति ओदग्यं अत्तमनता चित्तस्स पीतिसम्बोज्जङ्गो—अयं वुच्चति पीतिसम्बोज्जङ्गो ।” विभं. पा. पृ. २७६: अभिघम्म भाजनीयं, बोज्जङ्गविभङ्गो । अर्थात्—जो प्रीति-प्रामोदच हो, जो आमोद-प्रमोद हो, जो हर्षित-प्रहर्षित हो, जो मानसिक प्रामोदच-सम्पत्ति, गदगद्, चित्तको सन्तुष्टिता हो र जो प्रीतिसम्बोध्यङ्ग हो—यसैलाई प्रीतिसम्बोध्यङ्ग भनिएको हो । अन्व. सा. पृ. १४३; स्फरण हुने लक्षण भएकोले प्रीति भनिएको हो भनी पटि म. पा. पृ. ८२ ले उल्लेख गरेको छ ।

५. प्रणब्धि सम्बोध्यङ्गको शब्दार्थ हो—शारीरिक तथा मानसिक क्षान्तिले युक्त अङ्ग । यसको परिभाषा यसरी दिइएको छ—

“पीतिमनस्स कायो पि पस्सम्भति, चित्तं पि पस्सम्भति—अयं वुच्चति पस्सद्विसम्बोज्जङ्गो ।” विभं. पा. पृ. २७६:

सुत्तन्तभाजनीयं, बोज्झङ्गविभङ्गो । अर्थात्—प्रीतिमन हुनेको वाय पनि चित्त पनि शान्त-शीतल हुन्छ—यसैलाई प्रशब्धिसम्बोध्यङ्ग भन्दछन् । सम्मो. वि. पृ. २१६; अथ. सा. पृ. १४८; उपशान्त हुने लक्षणलाई प्रशब्धि भनिएको हो भनी पटि. म. पा. पृ. ८२ ले उल्लेख गरेको छ ।

अभिघर्म भाजनीय अनुसार-- “या वेदनावखन्धस्स सञ्जावखन्धस्स सङ्खारवखन्धस्स विञ्जावखन्धस्स पस्सद्धि पटिपस्सद्धि पस्सम्भना पटिप्यस्सम्भना पटिपस्सम्भतत्तं पस्सद्धि-सम्बोज्झङ्गो—अयं वुच्चति पस्सद्धिसम्बोज्झङ्गो ।” विभं. पा. पृ. २७६: अभिघम्मभाजनीयं, बोज्झङ्गविभङ्गो । अर्थात्—जुन वेदनास्कन्ध, संज्ञास्कन्ध, संस्कास्कन्ध तथा विज्ञानस्कन्धको शान्तपन...शान्त हुनु...प्रतिशान्त हुनु, प्रतिशान्तता, प्रशब्धि सम्बोध्यङ्ग हो—यसैलाई प्रशब्धि सम्बोध्यङ्ग भनिएको हो ।

६. समाधिसम्बोध्यङ्गको शब्दार्थ हो—समाधिले युक्त बोधिवङ्ग । यसको परिभाषा यस प्रकार दिइएको छ—

“पस्सद्धिकायस्स सुखिनो चित्तं समाधियति—अयं वुच्चति समाधिसम्बोज्झङ्गो ।” विभं पा. पृ. २७६: सुत्तन्तभाजनीयं, बोज्झङ्गविभङ्गो । अर्थात्—प्रशब्धिकाय हुनेको चित्त सुखी भई समाधिष्ठ हुन्छ—यसैलाई समाधिसम्बोध्यङ्ग भन्दछन् । विक्षिप्त नहुने लक्षणलाई समाधि भनिएको हो भनी पटि. म. पा. पृ. ८२ ले उल्लेख गरेको छ ।

अभिघर्मं भाजनीय अनुसार—“या चित्तस्स ठित्ति सण्ठित्ति अवट्ठित्ति अविसाहाणे अविकखेपो अविसाहटमानसता समथो समाधिन्द्रियं समाधिबलं सम्मासमाधि समाधिसम्बोज्झङ्गो मग्गङ्गं मग्गपरियापन्नं—अयं वुच्चति समाधिसम्बोज्झङ्गो ।” विभं. पा. पृ. २७६: अभिघम्मभाजनीयं, बोज्झङ्गविभङ्गो । अर्थात्—जो चित्तको स्थिरपन हो, संस्थिरपन हो, जो अविचलितपन हो, जो चंचलता र सन्देहरूपी विषम आहार रहित हो, जो अविक्षेप विषम आहार रहित चित्त हो, जो अविचलितपारीराहने समाधि इन्द्रिय हो, जो समाधिबल हो, जो सम्यक् समाधि हो, जो समाधिसम्बोध्यङ्ग ही र जो मार्गाङ्ग तथा मार्ग अन्तर्गत हो—यसैलाई समाधिसम्बोध्यङ्ग भनिएको हो । सम्मो. वि. पृ. २१६; अत्थ. सा. पृ. १४३.

७. उपेक्षा सम्बोध्यङ्गको शब्दार्थ हो—मध्यस्थभावले युक्त बोधिअङ्ग । यसको परिभाषा यसप्रकार दिएको छ—

“सो तथा समाहितं चित्तं साधुकं अज्झुपेक्खिता होति—अयं वुच्चति उपेक्खासम्बोज्झङ्गो ।” विभं. पा. पृ. २७६: सुत्तन्त-भाजनीयं, बोज्झङ्गविभङ्गो । अर्थात्—उ यसरी समाहित भएको चित्तलाई राम्रोसँग आभ्यन्तरिक दृष्टिले मध्यस्थ भई हेर्छ—यसैलाई उपेक्षासम्बोध्यङ्ग भन्दछन् । सम्मो. वि. पृ. २१६.

अभिघर्मं भाजनीय अनुसार—“या उपेक्खा उपेक्खना अज्झुपेक्खना मज्झत्तता चित्तस्स उपेक्खा सम्बोज्झङ्गो—अयं

वृच्चति उपेक्खासम्बोज्झो ।” विमं. पा. पृ. २७६: अभिन्नम्म-  
भाजनीयं, बोज्झविभज्जे । अर्थात्—जुन उपेक्षा, उपेक्षा णतुं,  
राम्भरी आभ्यन्तरिक दृष्टिले मध्यस्थ भई हेतुं, जुन चित्तको  
मध्यस्थता भएको उपेक्षा सम्बोधि हो—यही नै उपेक्षासम्बोध्यज्झ  
हो । सम्मो. वि. पृ. २२२; तटस्थ भई होस राखी बस्ने लक्षणलाई  
नै उपेक्षा भनिएको हो भनी पटि. म. पा. पृ. ८२ ले उल्लेख  
गरेको छ ।

**द्रष्टव्य**—यी सप्तबोध्यज्झ-धर्महरू अति गर्भीर छन् ।  
यसको परमार्थ लोकोत्तर ध्यानबाट उपलब्ध हुने अज्झहरू हुन् ।  
यसको विभाजन विविधाकारले गरिएको छ । गर्भीररूपले  
अध्ययन गर्न चाहने जिज्ञासुहरूले केही निम्न सूत्रहरू हेर्नु वेश  
हुने छ ।

यी बोध्यज्झहरू एकविध, द्विविध तथा तृविधाकारले  
विभाजन गरेका कुराहरू विभं. पा. पृ. २७७-७८ मा र लोको-  
त्तरको हिसाबले बताइएका कुराहरू पनि उहीं पृ. २७८-८४ मा  
उल्लेख भएक पाइन्छन् ।

यी बोध्यज्झहरू कसरी उत्पन्न गर्ने र उत्पन्न भएका  
बोध्यज्झहरूलाई 'कसरी रक्षा गरी राख्ने भन्ने आदि कुराहरूको  
सम्बन्धमा सं. नि. IV. पृ. ६३: बोज्झसंयुक्तको आहारसुत्तमा  
उल्लेख भएको पाइन्छ । यी सात बोध्यज्झहरूको दुइ दुइ प्रकार  
हुने हुनाले १४ बोध्यज्झ पनि हुन्छन् भन्ने कुरा उहीं पृ. ६६ को

परियायसूत्रमा समुल्लेख भएको छ। कुन अवस्थामा कुन बोध्यङ्गको भावना गर्नुपर्छ भन्ने बारेका कुराहरू पनि उहीं नै पृ. १०० को अग्निगसुत्तमा राम्ररी वर्णित गरिएको छ।

११ कारणहरूद्वारा धर्मविचय सम्बोध्यङ्ग उत्पन्न हुन्छ;  
११ कारणद्वारा प्रीतिसम्बोध्यङ्ग उत्पन्न हुन्छ; ७ कारणद्वारा प्रशब्दिसम्बोध्यङ्ग उत्पन्न हुन्छ; ११ कारणद्वारा समाविसम्बोध्यङ्ग उत्पन्न हुन्छ; ५ कारणद्वारा उपेक्षासम्बोध्यङ्ग उत्पन्न हुन्छ भन्ने जस्ता अनेक कारणहरूका कुराहरू विशुद्धिमार्गको पृथ्वीकसिण निर्देश-४ पृ. ६७-१०० मा विस्तृत रूपले उल्लेख भएका पाइन्छन्।

पटि. म. पा. पृ. ३७५ को बोज्झङ्गकथाले आठ कारणहरूले स्मृतिसम्बोध्यङ्ग स्थिर रहने र आठ कारणले स्मृति विस्मरण हुने कुरा तथा यस्तै गरी उपेक्षा भावना स्थिर रहने र नरहने कारणहरू पनि समुल्लेख गरेको छ।

अङ्गुत्तरनिकायको दशकनिपातको पृ. १६१ को अबिज्जा-सूत्रले यो प्रत्यय सहित भएको कुरा र उहीं पृ. २७० को बोज्झङ्ग-सूत्रले बोध्यङ्ग भावनाद्वारा तीन विदद्या प्राप्त गर्न सक्ने कुरा पनि उल्लेख गरेको छ।

यस्तै गरी सं. नि. IV. पृ. ६६: सीलसूत्रले बोध्यङ्ग भावना गर्नेलाई सातवटा फल पाइने कुरामा यस बोध्यङ्गको पनि

## जुन बोध्यङ्ग चाहन्छु उसैमा बस्नसक्छु

“आवसो ! यी सात बोध्यङ्गहरूमध्येमा जुन जुन बोध्यङ्गमा बसी पूर्वार्द्ध समय बिताउन चाहन्छु—उही उही बोध्यङ्गले युक्त भई म पूर्वार्द्ध समय बिताउँछु; जुन जुन बोध्यङ्गमा बसी मध्यान्ह समय बिताउन चाहन्छु—उही उही बोध्यङ्गले युक्त भई म मध्यान्ह समय बिताउँछु; जुन जुन बोध्यङ्गमा बसी सन्ध्या समय बिताउन चाहन्छु—उही उही बोध्यङ्गले युक्त भई म सन्ध्या समय बिताउँछु ।

प्रत्यय भएका कुराहरू पनि उहीं पृ. ६३: कामसुत्तले उल्लेख गरेको छ । त्यस्तै गरी आस्रवक्षय हुनसक्ने कुराको सम्बन्धमा उहीं पृ. ६८ को भिक्खुसुत्तमा तथा उहीं पृ. ६८ को कुण्डलिसुत्तले बोध्यङ्गद्वारा के के फलहरू पाउन सकिन्छ भन्ने कुराहरू पनि कुण्डलीय परिव्राजव लाई प्रष्ट गरी बताइएको छ । यस सम्बन्धमा अरू पनि केही निम्नलिखित सूत्रहरू अध्ययन गर्न योग्य हुने छ—

सं. नि. IV. पृ. १०७: सङ्गारवसुत्तं, पृ. १११: अभयसुत्तं, पृ. २८६: दुतियभिक्खुसुत्तं तथा पृ. ६१-१२१: बोज्झङ्गसंयुत्तं ।

दी. नि. II. पृ. २२६: महासत्तिपट्टानसुत्तं ।

म. नि. I. पृ. १६: सब्बासवसुत्तं, पृ. ८६: सत्तिपट्टानसुत्तं; म. नि. III. पृ. १४६: आनापानसुत्तं, पृ. ३६८-७४: नन्दकोवादसुत्तं तथा पृ. ३६१: महासलायतनिकसुत्तं ।

“आवसो ! (१) यो स्मृतिसम्बोध्यङ्ग अप्रमाण<sup>१</sup> छ भनी म जान्दछु, सुपरिपूर्ण छ भनी म जान्दछु र स्थिर रहेको बेलामा ‘स्थिर छ’ भन्ने पनि म जान्दछु । च्युत भएमा ‘यस कारणले च्युत भयो’ भन्ने पनि म जान्दछु । (२) यो धर्मविचयसम्बोध्यङ्ग अप्रमाण छ भनी म जान्दछु, सुपरिपूर्ण छ भनी म जान्दछु र स्थिर रहेको बेलामा ‘स्थिर छ’ भन्ने पनि म जान्दछु । च्युत भएमा ‘यस कारणले च्युत भयो’ भन्ने पनि म जान्दछु । (३) यो वीर्यसम्बोध्यङ्ग अप्रमाण छ भनी म जान्दछु, सुपरिपूर्ण छ भनी म जान्दछु र स्थिर रहेको बेलामा ‘स्थिर छ’ भन्ने पनि म जान्दछु । च्युत भएमा ‘यस कारणले च्युत भयो’ भन्ने पनि म जान्दछु । (४) यो प्रीतिसम्बोध्यङ्ग अप्रमाण छ... (५) यो प्रशब्धि सम्बोध्यङ्ग अप्रमाण छ... (६) यो समाधिसम्बोध्यङ्ग अप्रमाण छ... (७) यो उपेक्षासम्बोध्यङ्ग अप्रमाण छ भनी म जान्दछु, सुपरिपूर्ण छ

Dhammadownload.com

१. सबै क्लेशहरू तथा राग, द्वेष र मोह चित्तलाई ‘प्रमाण’ अथवा ‘प्रमाणकर’ भन्दछन् । जुन क्लेश रहित अराग, अद्वेष तथा अमोहचित्त हुन् ती सबैलाई ‘अप्रमाण’ अथवा ‘अप्रमाणकर’ भनी भन्दछन् । हेर लेखकको बु. गृ. भा-१ पृ. १६७ मा । यहाँ उल्लेख भएको स्मृतिसम्बोध्यङ्ग लोकोत्तर भएकोले र राग, द्वेष र मोहबाट मुक्त भएकोले यसलाई ‘अप्रमाण’ भनीएको हो । विशेष गरी यहाँ आयुष्मान् सारिपुत्रले वीर्यसम्बोध्यङ्गलाई प्रधानता दिई अरू बोध्यङ्गका कुराहरू बताउनु भएको छ । सं. नि. अ. क. III-पृ. १२६; पटि. म. अ. क. पृ. ४३१.



भनी म जान्दछु र स्थिर रहेको बेलामा 'स्थिर छ' भन्ने पनि म जान्दछु ।  
च्युत भएमा 'यस कारणले च्युत भयो' भन्ने पनि म जान्दछु ।

हृष्टान्त—“आबुसो ! जस्तै राजा वा राजमहामात्यको नाना-  
प्रकारका—राता राता वस्त्रहरूले भरिएको सन्दूक हुन्छ । जुन वस्त्र  
उसले पूर्वाह्न समयमा लगाउँछ चाहन्छ उही वस्त्र उसले पूर्वाह्न  
समयमा लगाउँछ । जुन वस्त्र उसले मध्याह्न समयमा लगाउँछ चाहन्छ  
उही वस्त्र उसले मध्याह्न समयमा लगाउँछ । जुन वस्त्र उसले सन्ध्या  
समयमा लगाउन चाहन्छ उही वस्त्र उसले सन्ध्या समयमा लगाउँछ ।  
आबुसो ! यस्तै गरी म पनि यी सात बोध्यङ्गहरूमध्येमा जुन बोध्यङ्गमा  
बसी पूर्वाह्न समय बिताउन चाहन्छु उही बोध्यङ्गमा बसी पूर्वाह्न समय  
बिताउँछु । जुन बोध्यङ्गमा बसी मध्याह्न समय बिताउन चाहन्छु उही  
बोध्यङ्गमा बसी मध्याह्न समय बिताउँछु । जुन बोध्यङ्गमा बसी सन्ध्या  
समय बिताउन चाहन्छु उही बोध्यङ्गमा बसी सन्ध्या समय बिताउँछु ।  
आबुसो ! यो स्मृतिसम्बोध्यङ्ग अप्रमाण छ भनी म जान्दछु, सुपरिपूर्ण  
छ भनी म जान्दछु र स्थिर रहेको बेलामा 'स्थिर छ' भन्ने पनि म  
जान्दछु । च्युत भएमा 'यस कारणले च्युत भयो' भन्ने पनि म जान्दछु ।  
यो धर्मविचय सम्बोध्यङ्ग...यो वीर्यसम्बोध्यङ्ग...यो प्रीतिसम्बोध्यङ्ग...  
यो प्रशान्तिसम्बोध्यङ्ग...यो समाधिसम्बोध्यङ्ग...यो उपेक्षासम्बोध्यङ्ग  
अप्रमाण छ भनी म जान्दछु, सुपरिपूर्ण छ भनी म जान्दछु र स्थिर रहेको  
बेलामा 'स्थिर छ' भन्ने पनि म जान्दछु । च्युत भएमा 'यस कारणले  
च्युत भयो' भन्ने पनि म जान्दछु ।”

X

X

X

मूल सूत्र—

### ३४. कहिले महापुरुष हुनसक्छ ?

श्रावस्ती निदान' ।

अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रले भगवान्लाई यस्तो धन्नुभयो—

“भन्ते ! ‘महापुरुष महापुरुष’ भनी भन्दछन् । भन्ते कहिले महापुरुष हुनसक्छ ?”

“सारिपुत्र ! विमुक्तचित्त भएकोलाई ‘महापुरुष’ भन्दछु ।  
अविमुक्तचित्त भएकोलाई ‘महापुरुष’ भन्दैन ।

“सारिपुत्र ! कसरी विमुक्तचित्त हुन्छ भने ?—(१) सारिपुत्र !  
यहाँ भिक्षु आतप्त गरी (आतापी) सम्प्रज्ञानी भई स्मृतिमान् भई  
काममा कायानुपशयी भई लोकमा<sup>१</sup> अभिध्या दौर्मनस्यलाई हटाई विहार

१. सं. नि. IV. पृ. १३५: महापुरिसमुत्तं, सत्तिपट्टानसंयुत्तं ।

२. यसै शरीरमा पपं. सू. I. पृ. २२०.

गर्ह्य । कायमा कायानुपश्यी भई विहार गर्दा उसको चित्त राग रहित हुन्छ र उपादान रहित भई आस्रवबाट विमुक्त हुन्छ । (२) यहाँ भिक्षु ...वेदनामा वेदानुपश्यी भई लोकमा (= यसै शरीरमा) अभिध्या दौर्मनस्यलाई हटाई विहार गर्छ । वेदनामा वेदानुपश्यी भई विहार गर्दा उसको चित्त राग रहित हुन्छ र उपादान रहित भई आस्रवबाट विमुक्त हुन्छ । (३) यहाँ भिक्षु, ...चित्तमा चित्तानुपश्यी भई लोकमा (= यसै शरीरमा) अभिध्या दौर्मनस्यलाई हटाई विहार गर्छ । चित्तमा चित्तानुपश्यी भई विहार गर्दा उसको चित्त राग रहित हुन्छ र उपादान रहित भई आस्रवबाट विमुक्त हुन्छ । (४) यहाँ भिक्षु, ...धर्ममा धर्मानुपश्यी भई लोकमा (= यसै शरीरमा) अभिध्या दौर्मनस्यलाई हटाई विहार गर्छ । धर्ममा धर्मानुपश्यी भई विहार गर्दा उसको चित्त राग रहित हुन्छ र उपादान रहित भई आस्रवबाट विमुक्त हुन्छ ।”

“सारिपुत्र ! यसरी विमुक्तचित्त हुन्छ । सारिपुत्र ! विमुक्तचित्त हुनेलाई म ‘महापुरुष’ भन्दछु । अविमुक्तचित्त हुनेलाई ‘महापुरुष’ भन्दैन ।”

×

×

×

- 
१. यो सतिपट्टान सूत्रमा ‘काय’ भन्नाले रूपस्कन्ध, ‘वेदना’ भन्नाले वेदनास्कन्ध, ‘चित्त’ भन्नाले विज्ञानस्कन्धलाई भनिएको हो । अतः यहाँ ‘धर्म’ भन्नाले संज्ञा र संस्कारस्कन्धलाई भनिएको हो भनी बुझ्नु पर्छ । पपं. सू. I. पृ. २५३: सतिपट्टानसुत्तवण्णा ।

मूळ सूत्र—

### ३५. श्रद्धेन्द्रियको भाविताद्वारा अमृतमा पुग्छ

यस्तो मैले सुनें ।

एक समय श्रावस्तीको पुब्बकोट्टकमा<sup>१</sup> भगवान् बरनुभएको थियो । अनि भगवान्ले त्यहाँ आयुष्मान् सारिपुत्रलाई आमन्त्रण गर्नुभयो—“सारिपुत्र ! तिम्रो विश्वास गछौं के श्रद्धेन्द्रियको भाविता बहुलिङ्गित गर्दा अमृतमा पुग्छ, अमृतपरायण हुन्छ तथा अमृतपर्यवसान हुन्छ ? वीर्येन्द्रिय...स्मृतेन्द्रिय...समाधेन्द्रिय...प्रज्ञेन्द्रियको भाविता

---

१. सं. ति. IV. पृ. १६१: पुब्बकोट्टकसुत्तं, इन्द्रियसंयुत्तं; अ. क. III.

पृ. १६५.

२. ‘पुब्बकोट्टक’ भनेको श्रावस्तीको पूर्वतिर रहेको अचिरवती नदीमा छुट्याइएको नुहाउने ठाउँ हो भनी पर्य. सू. II. पृ. १३८: पासरासियसुत्तवण्णनाले उल्लेख गरेको छ । भरतसिंह उपध्यायले आफ्नो बु. भा. भू. पृ. २४३-४४ मा पुब्बकोट्टक भनेको श्रावस्तीको पूर्वतिरको ढोकाको खापा (फाटक) भनी लेखेका छन् ।

बहुलिकृत गर्दा अमृतमा पुग्छ, अमृतपरायण हुन्छ तथा अमृतस्पर्शबसान हुन्छ ?”

“भन्ते ! यस विषयमा म भगवान् प्रतिको श्रद्धाले मात्र विश्वास गर्दिन कि श्रद्धेन्द्रियको भाविता बहुलिकृत गर्दा अमृतमा पुग्छ...। भन्ते ! जसले यसलाई प्रज्ञाद्वारा जानेको छैन, देखेको छैन, अनुभूति गरेको छैन, साक्षात्कार गरेको छैन र स्पर्श गरेको छैन—त्यस्ताले मात्र त्यहाँ अर्काको श्रद्धामा लाग्छन्...। भन्ते ! जसले यसलाई प्रज्ञाद्वारा जानेको छ, देखेको छ, अनुभूति गरेको छ, साक्षात्कार गरेको छ र स्पर्श गरेको छ—उनीहरू त्यहाँ निस्सन्देही तथा निशंकी हुन्छन् कि श्रद्धेन्द्रियको भाविता बहुलिकृत गर्दा अमृतमा पुग्छ...। भन्ते ! मैले पनि यसलाई प्रज्ञाद्वारा जानिसकेको छु, देखिसकेको छु, अनुभूति गरिसकेको छु, साक्षात्कार गरिसकेको छु र स्पर्श गरिसकेको छु । म त्यस विषयमा निस्सन्देही तथा निशंकी छु...।”

“साधु सारिपुत्र ! साधु !!; सारिपुत्र ! जसले प्रज्ञाद्वारा बसको ज्ञान गरेको छैन, देखेको छैन, अनुभूति गरेको छैन, साक्षात्कार गरेको छैन र स्पर्श गरेको छैन—उनीहरू त्यहाँ अर्काको विश्वासमा लाग्नेछन्...। सारिपुत्र ! जसले प्रज्ञाद्वारा यसको ज्ञान गरेको छ,... स्पर्श गरेको छ—उनीहरू स्वयंमा निस्सन्देही तथा निशंकी हुनेछन्...।”

x

x

x

मूल सूत्र—

३६. कति गुणले लोतापन्न हुन्छ ?

एक समय आयुष्मान् सारिपुत्र र आयुष्मान् आनन्द ब्राह्मन्तीको अनाथपिण्डकको जेतवनाराममा बस्नुभएको थियो । अनि आयुष्मान् आनन्द संध्यासमयमा ध्यानबाट उठ्नुभई जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रसँग सम्मोदन गर्नुभयो । सम्मोदनीय कुशलवार्ता गरिसक्नु भएपछि एक छेउमा बस्नुभयो । अनि एक छेउमा बस्नुभएका आयुष्मान् आनन्दले आयुष्मान् सारिपुत्रसँग यस्तो सोच्नुभयो— “आवुसो सारिपुत्र ! कति गुणले युक्त हुनेलाई लोतापन्न भविनिपाती निश्चिन्तरूपले सम्बोधिपरायण हुने भनी हामी प्रजालाई भगवान्‌ले भन्नुभएको छ ?”

“आवुसो ! चार गुणले सुसम्पन्न भयो भने लोतापन्न भविनिपाती निश्चिन्तरूपले सम्बोधिपरायण हुने भनी हामी प्रजालाई भगवान्‌ले भन्नुभएको छ ।”

१. सं. नि. IV. पृ. २६४: पठमसारिपुत्तसुत्तं, सोतापत्तिसंयुत्तं ।

[ २२४ ]

बुद्धकालीन श्रावक चरित-२

“भावसो ! कुन चार गुणले भने—(१) आर्यश्रावक बुद्धप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ,...(२) धर्मप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ,...(३) सङ्घप्रति अटल श्रद्धाले युक्त भएको हुन्छ,.... (४) अखण्ड अखिद्ररूपले समाधिसंवर्तनिक आर्यकान्त शीलले युक्त भएको हुन्छ । भावसो ! यी चार गुणले युक्त हुने स्रोतापन्न भविनिषत्ती निश्चिन्तरूपले सम्बोधिपरायण हुने भनी हामी प्रजालाई भगवान्‌ले मनुभएको छ ।”

×

×

×

मूल सूत्र—

### ३७. स्त्रोतापन्न भनेको के हो ?

अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो<sup>१</sup>। त्यहाँ पुग्नु भएपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो। एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रसँग भगवान्ले यस्तो भन्नुभयो—“सारिपुत्र ! ‘स्त्रोतापत्ति अङ्ग स्त्रोतापत्ति अङ्ग’ भनी यहाँ भन्दछन्, सारिपुत्र ! कुनचाहिँ स्त्रोतापत्ति अङ्ग हो ?”

“भन्ते ! (१) सत्पुरुषसँग सत्संगत गर्नु स्त्रोतापत्ति अङ्ग हो, (२) सद्धर्म श्रवण गर्नु स्त्रोतापत्ति अङ्ग हो, (३) ज्ञानपूर्वक मनन गर्नु स्त्रोतापत्ति अङ्ग हो, (४) धर्मानुसार धर्म प्रतिपत्ति गर्नु स्त्रोतापत्ति अङ्ग हो।”

“साधु सारिपुत्र साधु !!...।

“सारिपुत्र ! ‘स्त्रोत स्त्रोत’ भनी भन्दछन्; सारिपुत्र ! ‘स्त्रोत’ भनेको केहो त ?”

---

१. सं. नि. IV. पृ. २६५: दुतियसारिपुत्तमुत्तं, सोतापत्तिसंयुत्तं; अ. क. III. पृ. २१५.



“भन्ते ! यही आर्यअष्टाङ्गिक मार्ग ‘स्रोत’ हो । जस्तै—सम्यक्-दृष्टि, सम्यक्संकल्प, सम्यक्वाचा, सम्यक्कर्म, सम्यक्जीविका, सम्यक्-व्यायाम, सम्यक्स्मृति तथा सम्यक्समाधि ।”

“साधु सारिपुत्र साधु !!; सारिपुत्र ! यही आर्यअष्टाङ्गिकमार्ग ‘स्रोत’ हो...। सारिपुत्र ! स्रोतापन्न भनेको केहो त ?”

“भन्ते ! जो यस आर्यअष्टाङ्गिक-मार्गले सुसम्पन्न हुन्छ यही स्रोतापन्न हो—जो त्यो आयुष्मान् यस्तो नामको र यस्तो गोत्रको छ ।”

“साधु सारिपुत्र साधु !!; सारिपुत्र ! जो यस आर्यअष्टाङ्गिक-मार्गले सुसम्पन्न हुन्छ यही स्रोतापन्न हो...जो त्यो आयुष्मान् यस्तो नाम र यस्तो गोत्रको छ ।”

×

×

×

मूल सूत्र—

### ३८. बिरामी अनाथपिण्डकलाई उपदेश

आवस्तीमा<sup>१</sup> ।

स्यसबखत अनाथपिण्डक गृहपति बिरामी तथा दुःखी थिए ।...

(यस सूत्रको अनुवाद लेखकको बु. गृ. भा-१ पृ. ६७ मा उल्लेख  
भइसकेको हुँदा जान्न चाहने पाठकहरूले उहाँ हेर्नु ।)

Dhamma.Digital

×

×

×

---

१. सं. नि. IV. पृ. ३२४: पठम अनाथपिण्डकसुत्तं, सोतापत्तिसंयुत्तं;

अ. क. III. पृ. २२२.

मूढ सूत्र—

### ३९. भित्री-बाहिरी संयोजनहरू

यस्तो मैले सुनें ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवना-  
राममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र मृगारमाताको पूर्वाराम  
प्रासादमा बस्नुभएको थियो । अनि आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई  
आमन्त्रण गर्नुभयो—“आवुसो भिक्षुहो !”

“आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई  
प्रत्युत्तर दिए । अनि आयुष्मान् सारिपुत्रले यस्तो भन्नुभयो—

“आवुसो ! (१) भित्री-संयोजन’ (अजभक्तसंयोजनं) हुने र

१. अं. नि-२, पृ. ६०: समचित्तवग्गो, अ क. I. पृ. ३१३.

२. ‘कामभवराग’ लाई भित्री संयोजन भनिएको हो । अं. नि. अ. क.

I. पृ. ३१७; संयोजनहरू कति प्रकारका छन् भन्ने बारेमा बु. प.

भा-१ पृ. २५१ को पादटिप्पणीमा समुल्लेख भएको छ ।

(२) बाहिरी-संयोजन' (बहिद्धा संयोजन) हुने ब्यक्तिको बारेमा देशना (=उपदेश) गर्नेछु । त्यो सुन रात्ररी मनमा राख् भनेछु ।"

"हवस्" भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई प्रत्युत्तर दिए । आयुष्मान् सारिपुत्रले यस्तो भन्नुभयो—

१—"आवुसो ! भित्री-संयोजन हुने ब्यक्ति भनेको कस्तो हो भने ?—आवुसो ! यहाँ भिक्षु शीलवान् हुन्छ, प्रातिमोक्ष शील'द्वारा संयमित भई विहार गर्छ, आचार-गोचर<sup>१</sup> सम्पन्न हुन्छ, अणुमात्र दोषमा पनि भयदर्शी हुन्छ र शिक्षापदहरू ग्रहण गरी रात्ररी सिक्छ । उ शरीर-छाडी मृत्युपछि कुनै एक देवनिकायमा उत्पन्न हुन्छ । उ त्यहाँबाट

१. 'रूप-अरूप-भवराग' लाई बाहिरी-संयोजन भनिएको हो । अं. नि. अ. क. I. पृ. ३१७; के कारणले 'काम-भवराग' लाई भित्री-संयोजन र के कारणले 'रूप-अरूप-भवराग' लाई बाहिरी-संयोजन भनिएको हो भन्ने बारेमा विस्तृत कुराहरू अं. नि. अ. क. I. पृ. ३१७ मा समुल्लेख भएको छ ।
२. 'प्रातिमोक्ष-शील' भनेको के हो भन्ने बारेमा लेखकको बु. श्रावि. च. भा-१, पृ. २७५ मा उल्लेख भएको छ । यसको विस्तृत कुराहरू वि.सु. म. पृ. ५: शीलनिद्देस-१ मा समुल्लेख भएको छ ।
३. आचार=आचरण, गोचर=आउने जाने क्षेत्र । आचार-गोचर सम्पन्न सम्बन्धी व्याख्यान पनि वि.सु. म. पृ. १३ मा उल्लेख भएको छ ।

च्युत भई आगामी (=आउने) हुन्छ, यस आत्मभावमा आउने हुन्छ ।  
आवुसो ! यसैलाई भित्री-संयोजन हुने व्यक्ति भनी भन्दछन् जो आउने,  
यस आत्मभावमा आउने हुन्छ ।

२-२-“आवुसो ! बाहिरी-संयोजन हुने व्यक्ति भनेको कस्तो  
हो भने ?—आवुसो ! यहाँ भिक्षु शीलवान् हुन्छ, प्रातिमोक्ष शीलद्वारा  
संयमित भई विहार गर्छ, आचार-गोचर सम्पन्न हुन्छ, अणुमात्र दोषमा  
पनि भयदर्शी हुन्छ र शिक्षापदहरू ग्रहण गरी रात्ररी सिक्छ । उ कुनै  
एक शान्ति भएको चित्त-विमुक्ति प्राप्त गरी विहार गर्छ । उ शरीर  
छाडी मृत्युपछि कुनै एक देवनिकायमा उत्पन्न हुन्छ । उ त्यहाँबाट च्युत  
भई अनागामी (=नआउने) हुन्छ तथा यस आत्मभावमा न आउने  
हुन्छ । आवुसो ! यसैलाई बाहिरी-संयोजन हुने व्यक्ति भन्दछन् जो न  
आउने, यस आत्मभावमा नआउने हुन्छ ।

२-३-“भिक्षुहो ! फेरि यहाँ भिक्षु शीलवान् हुन्छ, ... शिक्षापद-  
हरू ग्रहण गरी रात्ररी सिक्छ । उ कामविषयबाट निर्वेद हुनकोनिमित्त,  
विराग हुनकोनिमित्त, निरोध हुनकोनिमित्त प्रतिपन्न हुन्छ । उ भवबाट  
निर्वेद हुनकोनिमित्त, विराग हुनकोनिमित्त, निरोध हुनकोनिमित्त प्रतिपन्न  
हुन्छ । उ तृष्णा क्षयकोनिमित्त प्रतिपन्न हुन्छ, लोभ क्षयकोनिमित्त प्रतिपन्न  
हुन्छ । उ शरीरछाडी मृत्युपछि कुनै एक देवनिकायमा उत्पन्न हुन्छ ।  
उ त्यहाँबाट च्युत भई अनागामी (=नआउने) हुन्छ, यस आत्मभावमा  
नआउने हुन्छ । आवुसो ! यसैलाई बाहिरी-संयोजन हुने व्यक्ति भन्दछन्  
जो नआउने, यस आत्मभावमा नआउने हुन्छ ।”

## समचित्त देवताको बुद्धसँग प्रार्थना

अनि धेरै समचित्त देवताहरू जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका ती देवताहरूले भगवान्लाई यस्तो प्रार्थना गरे—

“भन्ते ! यी आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई मृगारमाताको पूर्वाराम प्रासादमा भित्री-संयोजन हुने व्यक्तिको बारेमा र बाहिरी-संयोजन हुने व्यक्तिको बारेमा धर्मोपदेश गर्नुभयो । परिषद् हर्षित छ । भन्ते ! अनुकम्पा राख्नुभई भगवान् जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्छ त्यहाँ पाल्नुभए बेश हुने थियो ।”

तृष्णीभावद्वारा भगवान्ले स्वीकार गर्नुभयो । त्यसपछि जस्तै कुनै बलवान् पुरुषले खुम्चेको बाहुलाई पसाउँ र पसारेको बाहुलाई खुम्चाउँछ त्यस्तै गरी भगवान् जैतवनमा अन्तर्धान भई मृगारमाताको पूर्वाराम प्रासादमा आयुष्मान् सारिपुत्रको अगाडि प्रकट हुनुभयो । आयुष्मान् सारिपुत्र पनि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बसेका आयुष्मान् सारिपुत्रलाई भगवान्ले यस्तो भन्नुभयो—

“सारिपुत्र ! यहाँ धेरै समचित्त देवताहरू जहाँ म थिएँ त्यहाँ आए । त्यहाँ पुगेपछि मलाई अभिवादन गरी एक छेउमा उभिए । सारिपुत्र ! एक छेउमा उभिएका ती देवताहरूले मलाई यस्तो प्रार्थना गरे—‘भन्ते ! यी आयुष्मान् सारिपुत्रले भिक्षुहरूलाई मृगारमाताको

पूर्वाराम प्रासादमा भित्री-संयोजन हुने व्यक्तिको बारेमा र बाहिरी-संयोजन हुने व्यक्तिको बारेमा धर्मोपदेश गर्नुभयो । परिषद् हर्षित छ । भन्ते ! अनुकम्पा राख्नुभई भगवान् जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्छ त्यहाँ पाल्नुभए बेश हुने थियो ।' सारिपुत्र ! ती देवताहरू दश भएर पनि बीस भएर पनि तीस भएर पनि चालीस भएर पनि पचास भएर पनि साठी भएर पनि सियोको टुप्पोले छुने ठाउँजत्रैमा बस्वा पनि उनीहरूमा परस्पर ठेलमठेल हुँदैन । सारिपुत्र ! तिम्नो मनमा यस्तो ज्ञान सक्छ कि—'अवश्यमेव ती देवताहरूले त्यहीं नै (= त्यस देवलोकमै<sup>१</sup>) त्यस्तो चित्त भाविता गरे होलान् जसको प्रभावले गर्दा (उनीहरू) दश भएर पनि बीस भएर पनि तीस भएर पनि चालीस भएर पनि पचास भएर पनि साठी भएर पनि सियोको टुप्पोले छुने ठाउँजत्रैमा पनि बस्नसक्छन् र उनीहरूमा परस्पर ठेलमठेल पनि हुँदैन । सारिपुत्र ! यस्तो सोच्नु पर्दैन । सारिपुत्र ! यहीं नै (= यसै मनुष्य-लोकमा<sup>२</sup>) ती देवताहरूले त्यसप्रकारका चित्त भाविता गरेका थिए जसको प्रभावले गर्दा ती देवताहरू दश भएर पनि, ...साठी भएर पनि सियोको टुप्पोले छुने ठाउँजत्रैमा बस्वा पनि उनीहरूमा परस्पर ठेलमठेल हुँदैन ।

“सारिपुत्र ! त्यसैले यस्तो सिक्नुपर्छ कि—'शान्त-इन्द्रिय भएका हुनेछौं र शान्त-मन भएका हुनेछौं ।' सारिपुत्र ! यस्तै गरी सिक्नुपर्छ । सारिपुत्र ! शान्त-इन्द्रिय हुनेहरूको शान्त-मन हुनेहरूको शान्तै काय-कर्म

१. अं. नि. अ. क. I. पृ. ३२१.

२. अं. नि. अ. क. I. पृ. ३२१.

सारिपुत्र स्थविर-१

[ २३३ ]

हुनेछ, शान्ते बची-कर्म हुनेछ तथा शान्ते मनः-कर्म पनि हुनेछ ।  
सारिपुत्र ! यस्तो सिक—‘शान्तिके उपहारद्वारा सब्रह्मचारोहरूलाई  
संग्रहित गर्नेछु ।’ सारिपुत्र ! जसले यो धर्मपर्याय सुन्न पाएनन् ती अन्य  
तीर्थिय-परिव्राजकहरूको हानि भयो ।”

Dhamma.Digital

×

×

×



मूल सूत्र—

### ४०. को सुन्दरतर लाग्छ ?

यस्तो मैले सुनें<sup>१</sup> ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो ।

अनि आयुष्मान् समिद्ध<sup>२</sup> (समिद्धो) र आयुष्मान् महाकोट्टिक जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रसँग सम्मोदन गर्नुभयो । सम्मोदनीय कुशलवार्ता सिद्धिए पछि एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् समिद्धलाई आयुष्मान् सारिपुत्रले यस्तो भन्नुभयो—

### समिद्धसँग प्रश्न

१—“आबुसो समिद्ध ! यो लोकमा तीन पुद्गलहरू विदधमान्

१. अं. नि-३, पृ. १०८: समिद्धसुत्तं, पुग्गलवग्गो; अ. क. I. पृ. ३५३.

२. सिंहल, स्याम, रोमनमा: 'सविट्ट' ।

छन् । कुन तीन भने ?—(१) कायसाक्षी<sup>१</sup>, (२) दृष्टिप्राप्त<sup>२</sup> तथा (३) श्रद्धाविमुक्त<sup>३</sup> । आवुसो ! यी तीन पुद्गलहरू यो लोकमा विदचमान छन् । आवुसो ! यी तीन पुद्गलहरूमध्येमा तपाइलाई कुन पुद्गल सुन्दरतर तथा प्रणीततर लाग्छ ?”

“आवुसो सारिपुत्र ! यी तीन पुद्गलहरू यो लोकमा विदचमान छन् । कुन तीन भने ?—कायसाक्षी, दृष्टिप्राप्त तथा श्रद्धाविमुक्त । आवुसो ! यी तीन पुद्गलहरू यो लोकमा विदचमान् छन् । आवुसो ! यी तीन पुद्गलहरूमध्येमा जो पुद्गल श्रद्धाविमुक्त छ सो पुद्गल मलाई सुन्दरतर तथा प्रणीततर लाग्छ । किन भने ?—आवुसो ! त्यो पुद्गलको श्रद्धेन्द्रिय अधिक छ ।

१. ‘काय साक्षी’ भन्नाले कायद्वारा साक्षात्कार गर्ने भन्ने अर्थ हुन आउँछ । यसको मतलब हो—जब कुनै योगीले ‘दुःखलाई’ प्रमुख गरी ध्यानगर्दा स्रोतापन्नादि मार्गफलको साक्षात्कार गर्छ—त्यसै-लाई ‘काय साक्षी’ भन्दछन् । यसको परिभाषा अभिघर्मपिटकको पुग्गलपञ्जत्ति पृ. २४ मा यसप्रकार उल्लेख गरेको छ—

“कतमो च पुग्गलो कायसक्खी ?—इधेकच्चो पुग्गलो अट्टविमोक्खे कायेन फुसित्वा विहरति ; पञ्जायचस्स दिस्वा एकच्चे आसवा परिक्खीणा होन्ति । अयं वुच्चति पुग्गलो ‘कायसक्खी’ ।” अर्थात्—काय साक्षी पुद्गल कस्तालाई भन्दछन् भने—यहाँ कोही

योगी अष्टविमोक्ष समाधिलाई अनुभव गरी बस्छ; प्रज्ञाद्वारा हेरेर उसका केही आस्रवहरू परिक्षीण हुन्छन् । यस्तालाई 'काय साक्षी' पुद्गल भनी भन्दछन् । यसको संक्षेप अर्थ बु. गृ. भा-१, पृ. ३३६ को पादटिप्पणीमा पनि समुल्लेख भएको छ ।

२. 'दृष्टि-प्राप्त' भन्नाले सम्यक्दृष्टि प्राप्त भएको भन्ने अर्थ हुन आउँछ, अथवा सम्यक्प्रज्ञा प्राप्त भएको । 'अनात्मलाई' प्रमुख गरी ध्यान गर्नेलाई यस्तो दृष्टि प्राप्त हुन्छ । पटि. म. पृ. २९४; यसको परिभाषा पनि पुग्गलपञ्जति पृ. २४ मा यसरी उल्लेख गरेको पाइन्छ—

“कतमो च पुग्गलो दिट्ठिपत्तो ?—इधेकच्चो पुग्गलो 'इदं दुक्खं'ति यथाभूतं पजानाति, 'अयं दुक्ख समुदयो'ति यथाभूतं पजानाति, 'अयं दुक्ख निरोधो'ति यथाभूतं पजानाति, 'अयं दुक्ख निरोधगामिनी पटिपदा'ति यथाभूतं पजानाति । तथागतत्पत्रेदिताय-चस्स घम्मा पञ्जाय वोदिट्ठा होन्ति वोचरति । पञ्जायचस्स दिस्वा एकच्चे आसवा परिक्खीणा होन्ति । अयं वुच्चति पुग्गलो 'दिट्ठिपत्तो' ।” अर्थात्—यहाँ कोही योगीले 'यो दुःख हो' भनी यथार्थत ज्ञातगर्छ, 'यो दुःख समुदय हो' भनी यथार्थत ज्ञातगर्छ, 'यो दुःख निरोध हो' भनी यथार्थत ज्ञातगर्छ, 'यो दुःख निरोधको मार्ग हो' भनी यथार्थत ज्ञातगर्छ । तथागतले बताउनु भएको धर्मलाई पनि प्रज्ञाद्वारा राम्ररी देख्छ र अवतरण हुन्छ । प्रज्ञाद्वारा

देखेर नै केही आस्रवहरू परिक्षीण हुन्छन् । यस्तालाई नै 'दृष्टि-प्राप्त' पुद्गल भनी भन्दछन् ।

३. 'श्रद्धाविमुक्त' भन्नाले श्रद्धाद्वारा मुक्त हुने भन्ने अर्थ हो । श्रद्धा प्रमुख गरी मुक्त हुने व्यक्ति हो । यस पुरुषले 'अनित्यलाई' प्रमुख गरी ध्यान गर्छ । यसको परिभाषा पनि पुग्गलपञ्जति पृ. २४ मा यसप्रकार उल्लेख गरेको छ—

“कतमो च पुग्गलो सद्भावमुत्तो ?—इधेकच्चो पुग्गलो 'इदं दुक्खं'ति... 'अयं दुक्ख समुदयो'ति... 'अयं दुक्ख निरोधो'ति... 'अयं दुक्ख निरोधगामिनी पटिपदा'ति यथाभूतं पजानाति । पञ्जायचस्स दिस्वा एकच्चे आसवा परिक्खीणा होन्ति, नो च खो यथा दिट्ठिप्पत्तस्स । अयं वुच्चति पुग्गलो 'सद्भावमुत्तो' ।” अर्थात्—यहाँ कोही योगीले चारै सत्यलाई ज्ञातगर्छ । प्रज्ञाद्वारा अवबोध गरी उसका केही आस्रवहरू परिक्षीण हुन्छन् । तर 'दृष्टिप्राप्त' पुद्गलको जस्तो होइन । यस्तालाई 'श्रद्धाविमुक्त' पुद्गल भनी भन्दछन् ।

यी तीनै प्रकारका व्यक्तिहरूको बारेमा सविस्तर कुराहरू जान्न अथवा कस्तो ध्यान गर्नलि कस्तो व्यक्तित्वमा पुग्न जान्छन् भन्ने इत्यादि कुराहरूको व्याख्यान पटि. म. पा. पृ. २९४-३०० र उही नै पृ. ३०४-५ मा समुल्लेख भएको छ । म. नि. II. पृ. १६७: कीटागिरी सूत्रमा पनि समुल्लेख भएको छ ।

## महाकोट्टिकसंग प्रश्न

अनि आयुष्मान् सारिपुत्रत्वे आयुष्मान् महाकोट्टिकत्वाद् यस्तो  
मन्नुषयो—

२—“आवुसो कोट्टिक<sup>१</sup> ! यो लोकमा तीन पुद्गलहरू विदग्धमान  
छन् । कुन तीन भने ?—कायसाक्षी, दृष्टिप्राप्त तथा श्रद्धाविमुक्त ।  
आवुसो ! यी तीन पुद्गलहरू यो लोकमा विदग्धमान छन् । आवुसो !  
यी तीन पुद्गलहरूमध्येमा तपाइलाई कुन पुद्गल सुन्दरतर तथा प्रणीत-  
तर लाग्छ ?”

“आवुसो सारिपुत्र ! यी तीन पुद्गलहरू यो लोकमा विदग्धमान  
छन् । कुन तीन भने ?—कायसाक्षी, दृष्टिप्राप्त तथा श्रद्धाविमुक्त ।  
आवुसो ! यी तीन पुद्गलहरू यो लोकमा विदग्धमान छन् । आवुसो !  
यी तीन पुद्गलहरूमध्येमा जो पुद्गल कायसाक्षी छ सो पुद्गल  
मलाई सुन्दरतर तथा प्रणीततर लाग्छ । किन भने ?—आवुसो ! त्यो  
पुद्गलको समाधीन्द्रिय अधिक छ ।”

## महाकोट्टिकको प्रश्न

अनि आयुष्मान् महाकोट्टिकत्वे आयुष्मान् सारिपुत्रत्वाद् यस्तो  
मन्नुषयो—

१. सिंहल, स्याम तथा रोमनमा: 'कोट्टित' ।

३-“आवुसो सारिपुत्र ! यो लोकमा तीन पुद्गलहरू छन् । कुन तीन भने ?—कायसाक्षी, दृष्टिप्राप्त तथा श्रद्धाविमुक्त । आवुसो ! यी तीन पुद्गलहरू यो लोकमा विदग्धमान छन् । आवुसो ! यी तीन पुद्गलहरूमध्येमा तपाइलाई कुन पुद्गल सुन्दरतर तथा प्रणीततर लाग्छ !”

“आवुसो कोट्टिक ! यी तीन पुद्गलहरू यो लोकमा विदग्धमान छन् । कुन तीन भने ?—कायसाक्षी, दृष्टिप्राप्त तथा श्रद्धाविमुक्त । आवुसो ! यी तीन पुद्गलहरू यो लोकमा विदग्धमान छन् । आवुसो ! यी तीन पुद्गलहरूमध्येमा जो पुद्गल दृष्टिप्राप्त छ सो पुद्गल मलाई सुन्दरतर तथा प्रणीततर लाग्छ । किन भने ?—आवुसो ! त्यो पुद्गलको प्रज्ञेन्द्रिय अधिक छ ।”

१. बहाँ आयुष्मान् समिद्ध, आयुष्मान् महाकोट्टिक तथा आयुष्मान् सारिपुत्रहरूले आ-आफना अनुभव अनुसार आ-आफना मन्त्रव्य व्यक्त गर्नुभयो । तीनजनाका विचारहरू तीनैप्रकारका जस्तै लागेता पनि यी सबैले एकै लक्षलाई निर्देश गरेका छन् ।

आफ्नो अरहत्व प्राप्तको बेलामा आयुष्मान् समिद्धले ‘अनित्यलाई’ प्रमुख गरी ध्यानगर्नु भएको हुनाले वहाँमा श्रद्धेन्द्रिय अधिक थियो र अरु चार इन्द्रियहरू सहचर थिए । त्यसैले वहाँले श्रद्धेन्द्रियलाई रुचाउनु भएको हो ।

महाकोट्टिक स्थविर अरहन्त हुँदा वहाँले ‘दुःखलाई’ प्रमुखगरी ध्यान गर्नु भएको थियो र वहाँमा ‘समाधीन्द्रिय’ अरु

त्यसपच्छि आयुष्मान् सारिपुत्रले आयुष्मान् समिद्ध र आयुष्मान् महाकोट्टिकलाई यस्तो भन्नुभयो—

“आवुसो ! हामीहरू सबैले आ-आफ्ना ज्ञान अनुसार विचार प्रकट गरिसक्यौं । आवुसो ! अब हामीहरू जहाँ भगवान् हुनुहुन्छ त्यहाँ जाऔं । त्यहाँ गई भगवान्लाई यी कुराहरू बित्तिकरौं । जस्तो भगवान्ले बताउनु हुनेछ त्यस्तै (हामीहरूले) धारण गरौं ।”

“ठीक छ, आवुसो !” भनी आयुष्मान् समिद्ध र आयुष्मान् महाकोट्टिकले आयुष्मान् सारिपुत्रलाई प्रत्युत्तर दिनुभयो । त्यसपछि आयुष्मान् सारिपुत्र, आयुष्मान् समिद्ध र आयुष्मान् महाकोट्टिक जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका आयुष्मान् सारिपुत्रले जे जति कुराहरू आयुष्मान् समिद्ध र आयुष्मान् महाकोट्टिकसँग भएका थिए ती जम्मा कुराहरू भगवान्लाई सुनाउनु भयो ।

---

इन्द्रियहरूभन्दा बढ्ता थियो । त्यसैले वहाँले समाधीन्द्रियलाई प्रमुखता दिनुभएको हो ।

सारिपुत्र महास्थविर अरहन्त हुँदा वहाँमा ‘अनात्मभाव’ प्रमुख थियो र वहाँको ‘प्रज्ञेन्द्रिय’ अरू इन्द्रियहरूभन्दा अधिक थियो । त्यसैले वहाँले प्रज्ञालाई प्रमुख स्थान दिनु भएको हो । अं. नि. अ. क. I. पृ. ३५३; सारिपुत्र महास्थविर दीघनखसूत्रको कुरा सुनेर अरहन्त हुनु भएको हो । हेर. बु. प. भा-१, पृ. ३६४ मा ।

## भगवान्को मन्तव्य

१-“सारिपुत्र ! एकान्तरूपले ‘यी तीन पुद्गलहरूमध्येमा यो सुन्दरतर र यो प्रणीततर छ’ भनी निश्चय गरी बताउन सजिलो छैन । सारिपुत्र ! जो पुद्गल श्रद्धाविमुक्त छ उ पनि अरहत्वकोनिमित्त प्रतिपन्न छ भनी भन्ने कारण छ; जो पुद्गल कायसाक्षी छ उ सकृदागामी वा अनागामी अथवा जो पुद्गल दृष्टिप्राप्त छ उ पनि सकृदागामी वा अनागामीकोनिमित्त प्रतिपन्न छ भनी भन्ने कारण छ ।

२-“सारिपुत्र ! एकान्तरूपले ‘यी तीन पुद्गलहरूमध्येमा यो सुन्दरतर र यो प्रणीततर छ’ भनी निश्चय गरी बताउन सजिलो छैन । सारिपुत्र ! जो पुद्गल कायसाक्षी छ उ पनि अरहत्वकोनिमित्त प्रतिपन्न छ भनी भन्ने कारण छ; जो पुद्गल श्रद्धाविमुक्त छ उ सकृदागामी वा अनागामी अथवा जो पुद्गल दृष्टिप्राप्त छ उ पनि सकृदागामी वा अनागामीकोनिमित्त प्रतिपन्न छ भनी भन्ने कारण छ ।

३-“सारिपुत्र ! एकान्तरूपले ‘यी तीन पुद्गलहरूमध्येमा यो सुन्दरतर र यो प्रणीततर छ’ भनी निश्चय गरी बताउन सजिलो छैन । सारिपुत्र ! जो पुद्गल दृष्टिप्राप्त छ उ पनि अरहत्वकोनिमित्त प्रतिपन्न छ भनी भन्ने कारण छ; जो पुद्गल श्रद्धाविमुक्त छ उ सकृदागामी वा



[ २४२ ]

बुद्धकालीन श्रावक चरित-२

अनागामी अथवा जो पुद्गल कायसाक्षी छ उ पनि सकृदागामी वा अनागामीकोनिमित्त प्रतिपन्न छ मनी भन्ने कारण छ ।

“सारिपुत्र ! एकान्तरूपले ‘यी तीन पुद्गलहरूमध्येमा यो सुन्दरतर र यो प्रणीततर छ’ मनी निश्चय गरी बताउन सजिलो छैन ।”

Dhamma.Digital

×

×

×

मूल सूत्र—

### ४१. सूर्योदयसम्म सुत्ते भिक्षु

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेत-  
वनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

अनि सन्ध्या समयमा भगवान् ध्यानबाट उठ्नुभई जहाँ  
उपस्थान-शाला हो<sup>२</sup> त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि बिच्छुघाडराक्षेको  
आसनमा बस्नुभयो । आयुष्मान् सारिपुत्र पनि सन्ध्या समयमा  
ध्यानबाट उठ्नुभई जहाँ उपस्थान-शाला हो त्यहाँ जानुभयो । त्यहाँ  
पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो ।  
आयुष्मान् महामौद्गल्यायन पनि सन्ध्या समयमा ध्यानबाट  
उठ्नुभई जहाँ उपस्थान-शाला हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि

१. अं. नि-६, पृ. २०: सोप्पसुत्तं, सारणीयवग्गो; अ. क. II.

पृ. ६५८.

२. 'उपस्थान-शाला' को शब्दार्थ हो भेला हुने शाला । यहाँचाहीं  
उपस्थान शाला भन्नाले भोजन गर्ने शालालाई भनेको हो । यस

भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । आयुष्मान् महाकाश्यप पनि...आयुष्मान् माहाकात्यायन पनि...आयुष्मान् महाकोट्टिक पनि ... आयुष्मान् महाचुन्द पनि ... आयुष्मान् महाकपिन पनि...आयुष्मान् अनुरुद्ध पनि...आयुष्मान् रेवत पनि...आयुष्मान् आनन्द पनि सन्ध्या समयमा ध्यानबाट उठ्नुभई जहाँ उपस्थान-शाला हो त्यहाँ जानुभयो । त्यहाँ पुगु भएपछि भगवान्-लाई अभिवादन गरी एक छेउमा बस्नुभयो ।

शालामा भोजन गर्नकोनिमित्त भेला हुन्छन् । भोजन पछि यसै शालामा समय समयमा भिक्षुहरू भेला पनि हुन्छन् । “अनुजानामि भिक्षवे, उपट्टानसाल” भन्ने ठाउँमा—भिक्षुहो ! भोजन गर्ने शालाको अनुमति दिन्छु भनी भनिएको हो । चुल्ल घ. पा. पृ. २४६: उपट्टानसालानुजानना, “उपट्टान सालाति परिवेण भोजनसाला” भन्नाले उपस्थान शाला भनी परिवेण र भोजन शालालाई भनिएको हो । सम. पा. पृ. ५६८; अं. अ. क II. पृ. ७६४ ले पनि “उपट्टानसालाति भोजनसालाय” भनी उल्लेख गरेको छ । उपस्थान शालाको अर्थ धर्मदेशना गर्ने ठाउँ पनि हो र धर्मश्रवण गर्नकोनिमित्त एकत्रित हुने शाला पनि हो । त्यसैले उदा. अ. क. पृ. ७१ ले—“उपट्टानसालायं ति धम्मसभा मण्डपे, सा हि धम्मं देसेतुं आगतस्स तथागतस्स भिक्षूनं उपट्टान करणट्टानन्ति उपट्टानसाला ति वुच्चति” भनी उल्लेख गरेको छ । अतः उपस्थान शालाको अर्थ विषयवस्तु अनुसार भिन्नता पनि हुन्छ ।

अनि रातको धेरैबेरसम्म बसेर नै (समय) बिताउनु भएपछि भगवान् आसनबाट उठी बिहार (- कोठा) भित्र जानुभयो । ती आयुष्मान्हरू पनि भगवान् जानुभएको केहीछिन् पछि आसनबाट उठी आ-आफना बिहारमा जानुभयो ।

त्यहाँ जो ती नयाँ भिक्षुहरू<sup>१</sup>— यस धर्म-विनयमा हालसालै प्रव्रजित भएका हुन्— उनीहरू सूर्योदय हुनुञ्जेलसम्म कौवा कराए भँ दाह्ला किट्दै सुतिरहे । भगवान्ले अलौकिक विशुद्ध दिव्यचक्षुद्वारा सूर्योदय हुनुञ्जेलसम्म कौवा कराए भँ दाह्ला किट्दै सुतीरहेका ती भिक्षुहरूलाई देखेनुभयो । यो देखेर जहाँ उपस्थान-शाला हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि बिछ्याइराखेको आसनमा बस्नुभयो । बस्नुभएपछि भगवान्ले ती भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

“भिक्षुहो ! कहाँ गए सारिपुत्र ? कहाँ गए महामौद्ग-  
ह्यायन ? कहाँ गए महाकाश्यप ? कहाँ गए महाकात्यायन ?  
कहाँ गए महाकोटिक ? कहाँ गए महाचुन्द ? कहाँ गए अनुरुद्ध ?  
कहाँ गए रेवत ? कहाँ गए आनन्द ? भिक्षुहो ! कहाँ गए ती स्थविर  
श्रावकहरू ?”

“भन्ते ! भगवान् जानुभएको केही छिन् पछि ती आयुष्मान्हरू  
पनि आ-आफना बिहारमा जानुभयो ।”

---

१. ५०० जति भिक्षुहरू थिए । अं. नि. अ. क. II. पृ. ६५८: सोष्ण-  
सूक्तवर्णना ।

(क) “भिक्षुहो ! अनि त्यसैले तिमिहरू ‘स्थविर भिक्षुहरू गइसके’ भनी सूर्योदय हुनुञ्जेलसम्म काक कराए भें गरी दाह्याकिट्दे सुतेको त ? भिक्षुहो ! के त, तिमिहरूले—‘मनलागेसम्म शय्यासुख’ (= सेय्यसुख), पक्षसुख<sup>१</sup> (= पस्ससुख), निद्रासुख<sup>२</sup> (= मिद्धसुख) मा अनुयुक्त भई जीवनभर राज्य गर्ने मूर्द्धाभिषिक्त क्षत्रीय राजालाई जानपदिकहरूले प्यार गरेको वा मनपराएको कुरा देखेका छौं अथवा सुनेका छौं ?’ यसमा तिमिहरू के भन्छौ त ?”

“भन्ते ! देखेका छैनौं र सुनेका छैनौं ।”

“भिक्षुहो ! ठीक छ । भिक्षुहो ! मनलागेसम्म शय्यासुख, पक्षसुख र निद्रासुखमा अनुयुक्त भई जीवनभर राज्य गर्ने मूर्द्धाभिषिक्त क्षत्रीय राजालाई जानपदिकहरूले प्यार गरेको वा मनपराएको कुरा जेले पनि देखेको छैन र सुनेको छैन ।

- 
१. ‘शय्यासुख’ भनी सुत्नको लागि खाट्मा वा बिछघीनामा सुत्दा त्यसबाट पाउने स्पर्शादि सुखानुभवलाई भनेको हो । अं. नि. अ. क. II. पृ. ६४४.
  २. ‘पक्षसुख’ भनी जुन जुन कोल्टोमा सुत्दा आनन्द अनुभव हुने हो— यस्तै प्रकारका सुखानुभवलाई ‘पक्षसुख’ भनिएको हो । अं. नि. अ. क. II. पृ. ६४४.
  ३. ‘निद्रासुख’ भनी निंद आउँदाको सुखानुभवलाई भनिएको हो । अं. नि. अ. क. II. पृ. ६४४: विनिबद्धसुत्तवण्णना ५.१.६ ।

(ख) भिक्षुहो ! के त तिमीहरूले—‘मनलागेसम्म शय्यासुख, पक्षसुख र निद्रासुखमा अनुयुक्त भई जीवनभर राज्यभोग गर्ने राष्ट्रपालक (=रट्टिक) लाई जानपदिकहरूले प्यारगरेको वा मनपराएको कुरा देखेका छौं अथवा सुनेका छौं ?’ यसमा तिमीहरू के भन्छौं त ?”

“भन्ते ! देखेका छैनौं र सुनेका छैनौं ।”

“भिक्षुहो ! ठीक छ । भिक्षुहो ! मैले पनि—मनलागेसम्म शय्यासुख, पक्षसुख र निद्रासुखमा अनुयुक्त भई जीवनभर राज्यभोग गर्ने राष्ट्रपालकलाई जानपदिकहरूले प्यारगरेको वा मनपराएको कुरा देखेको छैन, सुनेको छैन ।

(ग) “भिक्षुहो ! के त तिमीहरूले—‘मनलागेसम्म शय्यासुख, पक्षसुख र निद्रासुखमा अनुयुक्त भई जीवनभर आमाबाबुको सम्पत्ति खाने पेत्रणिकलाई...सेनाको काम गर्ने सेनापतिलाई...गाउँको मुखियालाई ...पूगबणिकलाई गणहरूले प्यार गरेको वा मनपराएको कुरा देखेका छौं अथवा सुनेका छौं ?’ यसमा तिमीहरू के भन्छौं त ?”

“भन्ते ! देखेका छैनौं र सुनेका छैनौं ।”

“भिक्षुहो ! ठीक छ । भिक्षुहो ! मैले पनि...देखेको छैन र सुनेको छैन ।”

(घ) “भिक्षुहो ! के त तिमीहरूले—मनलागेसम्म शय्यासुख, पक्षसुख, निद्रासुखमा अनुयुक्त भई इन्द्रिय असंयमी भई भोजनमा

---

१. दुइ-तीन जनाको समूहलाई ‘पूग’ भन्दछन् ।

मात्रा-ज्ञान नराखी जाग्रततामा अनुयुक्त नभई कुशलाकुशल-धर्महरू देख्ने नभई बोधिपक्षधर्महरूमा पूर्वापर अनुयुक्त नभई भावनाविहृमा अनुयुक्त नभई—आलस क्षय गरी अनालसवी भई चित्तविमुक्ति र प्रज्ञा-विमुक्तिलाई यसै जीवनमै स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी विहार गर्ने श्रमण वा ब्राह्मणलाई देखेका छौ र सुनेका छौ ? यसमा तिम्रीहरू के भन्छौ त ?”

“मन्ते ! देखेका छौं र सुनेका छौं ।”

“भिक्षुहो ! ठीक छ । भिक्षुहो ! मैले पनि...देखेको छुन र सुनेको छैन ।”

“भिक्षुहो ! त्यसैले यस्तो सिक्नुपर्छ—‘इन्द्रियसंयमी हुनेछौं, मोजनमा मात्राज्ञ हुनेछौं, जाग्रततामा अनुयुक्त भई रहने छौं, कुशला-कुशल धर्महरूलाई देख्नसक्ने हुनेछौं, बोधिपक्षधर्महरूमा पूर्वापर अनुयुक्त भई विहार गर्नेछौं र भावनाविहृमा अनुयुक्त भई विहार गर्नेछौं ।”

“भिक्षुहो ! यही नै तिम्रीहरूले सिक्नुपर्छ ।”

×

×

×

मूल सूत्र—

## ४२. परिहानी नहुने कारण

अनि कुनै एक देवता मध्यरातमा सुन्दर रूप धारण गरी जेतबन जम्मै आलोकित पारी जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका ती देवताले भगवान्लाई यस्तो भने—

“भन्ते ! यी छ कारणहरूद्वारा भिक्षुहरूको परिहानी हुन्न । कुन छ ? ‘(१) शास्ताको गौरवद्वारा, (२) धर्मको गौरवद्वारा, (३) सङ्घको गौरवद्वारा, (४) शिक्षाको गौरवद्वारा, (५) आज्ञाकारीताद्वारा (—सोवचस्सता) तथा (६) कल्याणमित्रताद्वारा ।’ भन्ते ! यीनै छ कारणहरूद्वारा भिक्षुहरूको परिहानी हुन्न ।”

ती देवताले यस्तो भने । अनि भगवान्ले अनुमोदन गर्नुभयो । ‘भगवान्ले अनुमोदन गर्नुभयो’ भनी सो देवता भगवान्लाई अभिवादन गरी प्रदक्षिणा गरी त्यहीं अन्तर्धान भए ।

---

१. अं. नि-६, पृ. १२७: देवतासुत्तं, देवतावग्गो; अ. क. II. पृ. ६६२-



अनि त्यसरात बितिसके पछि भगवान्‌ले भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—

“भिक्षुहो ! यो बितेको रातमा कुनै एक देवता मध्यरातमा सुन्दर रूप धारण गरी जेतवन जश्मै आलोकित पारी जहाँ स थिएँ त्यहाँ आए । आएपछि मलाई अभिवादन गरी एक छेउमा उभिए । एक छेउमा उभिएका ती देवताले मलाई यस्तो भने—‘भन्ते ! यो छ कारणहरूद्वारा भिक्षुहरूको परिहानी हुन्न । कुन छ ? शास्ताको गौरवद्वारा, धर्मको गौरवद्वारा, सङ्घको गौरवद्वारा, शिक्षाको गौरवद्वारा, आज्ञाकारीताद्वारा तथा कल्याणमित्रताद्वारा । भन्ते ! यीनै छ कारणहरूद्वारा भिक्षुहरूको परिहानी हुन्न ।’

ती देवताले यस्तो भने । यति भनेर मलाई अभिवादन गरी प्रदक्षिणा गरी त्यहीं अन्तर्धान भएर गए ।”

यस्तो भन्नुहुँदा आयुष्मान् सारिपुत्रले भगवान्‌लाई अभिवादन गरी यस्तो बित्ति गर्नुभयो—

“भन्ते ! भगवान्‌ले संक्षेपरूपमा भन्नुभएको यस कुराको विस्तारपूर्वक अर्थ म यसरी बुझ्दछु—१. (a) भन्ते ! यहाँ भिक्षु, आफू पनि शास्ताप्रति गौरव राख्ने हुन्छ र शास्ताप्रति गौरव राख्नेमा वर्णवादी पनि हुन्छ, (b) अरू भिक्षुहरू—जो शास्ताप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि शास्ताप्रति गौरव राख्न लगाउँछ, (c) अरू भिक्षुहरू—जो शास्ताप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ । २. (a) आफू पनि धर्मप्रति

गौरव राख्ने हुन्छ, धर्मप्रति गौरव राख्नेमा वर्णवादी पनि हुन्छ, (b) अरू भिक्षुहरू—जो धर्मप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि धर्मप्रति गौरव राख्न लगाउँछ, (c) अरू भिक्षुहरू—जो धर्मप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ । ३. (a) आफू पनि सङ्घप्रति गौरव राख्ने हुन्छ, सङ्घप्रति गौरव राख्नेमा वर्णवादी पनि हुन्छ, (b) अरू भिक्षुहरू—जो सङ्घप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि सङ्घप्रति गौरव राख्न लगाउँछ, (c) अरू भिक्षुहरू—जो सङ्घप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ । ४. (a) आफू पनि शिक्षाप्रति गौरव राख्ने हुन्छ र शिक्षाप्रति गौरव राख्नेमा वर्णवादी पनि हुन्छ, (b) अरू भिक्षुहरू—जो शिक्षाप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि शिक्षाप्रति गौरव राख्न लगाउँछ, (c) अरू भिक्षुहरू—जो शिक्षाप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ । ५. (a) आफू पनि आज्ञाकारी हुन्छ र आज्ञाकारीतामा वर्णवादी पनि हुन्छ, (b) अरू भिक्षुहरू—जो आज्ञाकारीताप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि आज्ञाकारीताप्रति गौरव राख्न लगाउँछ, (c) अरू भिक्षुहरू—जो आज्ञाकारीताप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ । ६. (a) आफू पनि कल्याणमित्र हुन्छ र कल्याणमित्रताको वर्णवादी पनि हुन्छ, (b) अरू भिक्षुहरू—जो कल्याणमित्रताप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि कल्याणमित्रताप्रति गौरव राख्न लगाउँछ, (c) अरू भिक्षुहरू—जो कल्याण-

मित्रताप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ ।

“भन्ते ! भगवान्‌ले संक्षेपरूपमा भन्नुभएको यस कुराको विस्तारपूर्वक अर्थ म यसरी बुझ्दछु ।”

“साधु, साधु, सारिपुत्र ! साधु, सारिपुत्र ! जो कि तिनीले मैले संक्षेपरूपमा भनेको यस कुराको अर्थ यसरी विस्तारपूर्वक बुझिलियो । सारिपुत्र ! यहाँ भिक्षु आफू पनि शास्ताप्रति गौरव राख्ने हुन्छ, ... धर्मप्रति गौरव राख्ने हुन्छ, ... सङ्गप्रति गौरव राख्ने हुन्छ, ... शिक्षाप्रति गौरव राख्ने हुन्छ, ... आज्ञाकारी हुन्छ, ... कल्याणमित्र हुन्छ र कल्याणमित्रताको वर्णवादी पनि हुन्छ । अरू भिक्षुहरू—जो कल्याणमित्रताप्रति गौरव राख्ने हुँदैनन् उनीहरूलाई पनि कल्याणमित्रताप्रति गौरव राख्न लगाउँछ । अरू भिक्षुहरू—जो कल्याणमित्रताप्रति गौरव राख्ने हुन्छन् उनीहरूको यथार्थताले र सत्यताले यथासमयमा वर्णना पनि गर्छ ।

“सारिपुत्र ! मैले संक्षेपरूपमा भनेको यस कुराको अर्थ यसरी नै विस्तारपूर्वक बुझ्नसक्नु पर्छ ।”

×

×

×

---

१. माथि पृ. २५० मा उल्लिखित नं. १ देखि ५ सम्मका कुराहरू सबै दोहन्दाई पढ्नु ।

२. अर्को एकदिन एक देवता आई भगवान्लाई अपरिहानीका सात कारणहरू बताए । भगवान्ले पनि यी कुराहरू भिक्षुहरूलाई बताउनु भयो । सारिपुत्र महास्थविरले यी कुराहरूको पनि व्याख्या सुनाउनु भयो । छ कारणहरू सबै यस सूत्रमा उल्लेख भए जस्तै हुन् र सातौं कारणमा समाधिको कुरा थपिएको छ । अं. नि-७; पृ. १७६: दुतियसोवचस्सतासुत्तं, देवतावग्गो; अ. क. II. पृ. ७११.

मूल सूत्र—

### ४३. वर्षं गिन्तिले मात्र ब्रह्मचर्यं पूरा हुन्न

अनि आयुष्मान् सारिपुत्र पूर्वाह्नि समयमा चीवर पहिरो पात्र-चीवर ग्रहण गरी श्रावस्तीमा भिक्षाटन्कोनिमित्त जानुभयो ।

अनि आयुष्मान् सारिपुत्रको मनमा यस्तो लाग्यो—  
“श्रावस्तीमा भिक्षाटन् जान अजै सवेरें छ । अतः (यतिञ्जेलसम्म) म किन अन्य तीर्थियहरूको परिव्राजकाराम हो त्यहाँ नजाऊँ ।”

यति सोची आयुष्मान् सारिपुत्र जहाँ अन्यतीर्थीयहरूको परिव्राजकाराम हो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि अन्यतीर्थीय परिव्राजकहरूसँग सम्मोदन गर्नुभयो । सम्मोदनीय कुशलवार्ता सिद्धिए पछि एक छेउमा बस्नुभयो ।

त्यस समय त्यहाँ बसिरहेका त्यहाँ भेला भइरहेका ती अन्य-तीर्थीय परिव्राजकहरूमा यस्तो कुरा चल्थ्यो—“आवुसो ! जसले

---

१. अं. नि-७, पृ. १७६: पठमनिद्दसमुत्तं, देवतावग्गो ।

बाह्यवर्षसम्म परिपूर्ण परिशुद्ध ब्रह्मचर्य पालन गच्छं (उसलाई)—निर्दसं<sup>१</sup> भिक्षु (= परिपूर्ण भिक्षु) भनी भन्न योग्य छ ।”

त्यसपछि आयुष्मान् सारिपुत्र ती अन्यतीर्थीय परिव्राजक-हरूको कुरालाई न अभिनन्दन गर्नुभयो न त प्रत्याक्रोश नै । अनभिनन्दन र अप्रत्याक्रोश गरी—“भगवान्कहाँ गई यस कुराको अर्थ बुझ्नेछु” भन्ने विचार गरी आयुष्मान् सारिपुत्र आसनबाट उठी फर्कनु भयो ।

अनि आयुष्मान् सारिपुत्र भ्रावस्तीमा भिक्षाटन् गरी भिक्षाटन्बाट फर्की भोजनोपान्त जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रछे भगवान्लाई यस्तो भन्नुभयो—

“भन्ते ! यहाँ म पूर्वार्द्ध समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी भ्रावस्तीमा भिक्षाटन्कोनिमित्त गएँ । भन्ते ! अनि मलाई यस्तो लाग्यो—‘भ्रावस्तीमा भिक्षाटन् जान अजं सवेरं छ । अतः

- 
१. ‘निर्दसं’ शब्दको अर्थ हो ‘पूर्ण दशक’ । निगण्ठहरूको धर्ममा दशक गरी गित्ति गर्ने चलन छ । तदनुसार ११, १२ वर्ष भएता पनि २० नपुगुञ्जेलसम्म दशक नै भन्ने चलन छ । अतः १२ वर्षसम्म ब्रह्मचर्य पालन गर्नेलाई पनि ‘निर्दशं’ भनिएको हो । १२ वर्ष ब्रह्मचर्यवास बसेकालाई उनीहरू पूर्ण ब्रह्मचर्य अथवा ब्रह्मधर्म पूरा गरेको भनी भन्दथे । अं. अ. क. II. पृ. ७०० निर्दसवत्थुसुत्तं ।

‘किन म अन्यतीर्थीयहरूको परिभ्राजकाराममा नजाऊं ।’ भन्ते ! यति सोची म जहाँ अन्यतीर्थीयहरूको परिभ्राजकाराम हो त्यहाँ गएँ । त्यहाँ पुगेपछि ती अन्यतीर्थीय परिभ्राजकहरूसँग सम्मोदन गरेँ । सम्मोदनीय कुशलवार्ता सिद्धिएपछि एक छेउमा बसेँ । भन्ते ! त्यस समयमा त्यहाँ बसिरहेका त्यहाँ भेला भइरहेका ती अन्यतीर्थीय परिभ्राजकहरूमा यस्तो कुरा चल्थो—‘आवुसो ! जसले बाह्र वर्षसम्म परिपूर्ण परिशुद्ध ब्रह्मचर्य पालन गर्छ (उसलाई)—निहस भिक्षु (=परिपूर्ण भिक्षु) भनी भन्न योग्य छ ।’ भन्ते ! अनि मैले ती अन्यतीर्थीय परिभ्राजकहरूलाई न अभिनन्दन गरेँ न त प्रत्याक्रोश नै । अनभिनन्दन अप्रत्याक्रोश गरी—‘भगवान्कहाँ गई यस कुराको अर्थ बुझ्नेछु’ भन्ते बिचार गरी आसनबाट उठी म फर्केँ । भन्ते ! यस धर्म-विनयमा केवल वर्ष गिन्तीले मात्र निहस भिक्षु (=ब्रह्मचर्यवास पूर्ण गर्ने भिक्षु) भनी भन्न सकिन्छ के ?”

“सारिपुत्र ! यस धर्म-विनयमा (- बुद्ध धर्ममा) केवल वर्ष गिन्तीले मात्र निहस भिक्षु भन्न सकिन्न । सारिपुत्र ! मैले सात निहस कारणहरू स्वयं अभिज्ञाद्वारा साक्षात्कार गरी बताएको छु । कुन सात भने ?

‘सारिपुत्र ! यहाँ भिक्षुको (१) शिक्षा ग्रहण गर्ने तीव्र इच्छा हुन्छ र भविष्यमा पनि शिक्षा ग्रहण गर्नेतिर प्रेम हटेको हुन्छ; (२) धर्म बुझ्ने तीव्र इच्छा हुन्छ र भविष्यमा पनि धर्म बुझ्ने इच्छा हटेको हुन्छ; (३) इच्छा निरोध गर्ने तीव्र इच्छा गर्छ र भविष्यमा पनि इच्छा निरोध

गर्ने इच्छा हटेको हुन्न; (४) समाधि गर्ने तीव्र इच्छा हुन्छ र भविष्यमा पनि समाधि गर्ने इच्छा हटेको हुन्न; (५) वीर्य पूरा गर्ने तीव्र इच्छा हुन्छ र भविष्यमा पनि वीर्य पूरा गर्ने इच्छा हटेको हुन्न; (६) पञ्चासहित स्मृतिको तीव्र इच्छा हुन्छ र भविष्यमा पनि प्रज्ञा सहित स्मृतिको इच्छा हटेको हुन्न; (७) दृष्टिप्रतिषेध (=लोतापत्रादि मार्ग साक्षात्कार) गर्ने तीव्र इच्छा हुन्छ र भविष्यमा पनि दृष्टिप्रतिषेध गर्ने इच्छा हटेको हुन्न। सारिपुत्र ! यी नै सात निहस कारणहरूलाई मेलै स्वयं अभिज्ञा-द्वारा साक्षात्कार गरी बताएको छ ।”

“सारिपुत्र ! यी सात निहस कारणहरूले युक्त भिक्षुले ब्रह्म वर्षसम्म परिपूर्ण परिशुद्ध ब्रह्मचर्य पालन गरे पनि उसलाई ‘निहस भिक्षु’ भनी भन्न सकिन्छ; चौबीस वर्षसम्म परिपूर्ण परिशुद्ध ब्रह्मचर्य पालन गरे पनि उसलाई ‘निहस भिक्षु’ भनी भन्न सकिन्छ; छत्तीस वर्षसम्म परिपूर्ण परिशुद्ध ब्रह्मचर्य पालन गरे पनि उसलाई ‘निहस भिक्षु’ भनी भन्न सकिन्छ; अठ्चात्तीस वर्षसम्म परिपूर्ण परिशुद्ध ब्रह्मचर्य पालन गरे पनि उसलाई ‘निहस भिक्षु’ भनी भन्न सकिन्छ ।”

×

×

×



मूल सूत्र—

### ४४. सिद्ध भौंचिएको साँढे झैं

एक समय भगवान् श्रावस्तीगिथत अनाथपिण्डिकको जेत-  
वनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ  
जानुभयो । त्यहाँ पुगेरछि भगवान्लाई अभिवादन गरी एक छेउमा  
बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रले भगवान्लाई  
यस्तो भन्नुभयो—

“भन्ते ! श्रावस्तीमा म वर्षावास<sup>२</sup> गर्छु । भन्ते ! म जनश्रद्धा  
चारिकार्थ जान चाहन्छु ।”

“सारिपुत्र ! जस्तो समय सम्भन्धौ (त्यस्तो) गर ।”

- 
१. अं. नि-६. पृ. २०: सीहनादसुत्तं, सीहनादवग्गो; अ. क. II.  
पृ. ७६६.
  २. वर्षाकाल (श्रावण कृष्णपक्ष देखि आश्विन पूर्णिमा) तीन महीना-  
सम्म एकै स्थानमा बस्नुलाई 'वर्षावास' भन्दछन् ।

अनि आयुष्मान् सारिपुत्र मासनबाढ उठो भगवान्लाई अभिवादन गरी प्रदक्षिणा गरी जानुभयो । आयुष्मान् सारिपुत्र जानुभएको केहीछिन पछि एक भिक्षुले भगवान्सँग यस्तो विनित्त गरे—

“धन्ते ! आयुष्मान् सारिपुत्रले मलाई चीवरले पीटो ( = आसज्ज ) मसँग क्षमा पनि नमागो चारिकार्थं जानुभयो ।”

अनि भगवान्ले एक भिक्षुलाई बोलाई—“भिक्षु ! तिमिले सारिपुत्रलाई मेरो वचनले बोलाऊ—‘आवुसो सारिपुत्र ! भगवान्ले तपाइलाई बोलाउँदै हुनुहुन्छ’ ।”

१. आयुष्मान् सारिपुत्र चारिकार्थं भगवान्सँग विदा लिई छेउेर जानुहुँदा त्यहाँ नजिकमा बसेका एक भिक्षुको कानमा आयुष्मान् सारिपुत्रको चीवरको टुप्पोले छोएको थियो । विशाल परिषद् झिई सारिपुत्र महास्थविर चारिकार्थं जान लाग्नु भएको देखेर सो भिक्षुलाई डाह र ईर्ष्या लागेको थियो । ईर्ष्यालुले भूटो-साँचो जे कुरा पनि लगाउँन सक्छ भने भैं यिनले वहाँो यात्रामा जात्रा पुन्याउने नियतराखी आफ्नो भाङ्मा वहाँको चीवरको टुप्पोले छोएको कुरालाई नै तिहु राखी बढाई चढाई कुरा बनाई भगवान्-लाई ‘आयुष्मान् सारिपुत्रले मलाई चीवरले पीट्नुभयो’ भनी भूटो आरोप सुनाएका हुन् ।

यिनको भूटो आरोप सुनी “सारिपुत्र त्यस्तो गर्ने होइनन्” भनी भन्दा सो भिक्षुले ‘भगवान्ले पनि पश्चान्निई कुरा

“हवस्, भन्ते !” भनी भगवान्लाई प्रत्युत्तर दिई सो भिक्षु जहाँ आयुष्मान् सारिपुत्र हुनुहुन्थ्यो त्यहाँ गए । त्यहाँ पुगेपछि आयुष्मान् सारिपुत्रलाई यस्तो भने—

“आवुसो सारिपुत्र ! शास्ताले तपाईंलाई बोलाउँदै हुनुहुन्छ ।”

“हन्छ, आवुसो !” भनी आयुष्मान् सारिपुत्रले सो भिक्षुलाई प्रत्युत्तर दिनुभयो ।

त्यस बखत आयुष्मान् महामौद्गल्यायन र आयुष्मान् आनन्द ताल्चा हातमा लिई—“आयुष्मान्हो ! अगाडि आउनुहोस् । आयुष्मान्हो ! अगाडि आउनुहोस् । केहीछिन पछि आयुष्मान् सारिपुत्रले सिंहनाद गर्नुहुनेछ” भन्नुहुँदै वहाँहरू बिहारमा रहलिनै हुनुहुन्थ्यो । अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् सारिपुत्रलाई भगवान्ले बसो भन्नुभयो—

---

युनुहुन्छ भनी भन्ना र यस कारणद्वारा उसको मनमा बुद्धप्रति सम्प्रेत द्वेषभाव उत्पन्न हुनसक्छ भन्ने तथ्यलाई ध्यानमा राख्नुभई सो भिक्षुलाई त्यस कारणबाट बचाउनकोनिमित्त भगवान्ले एक भिक्षुलाई बोलाई आयुष्मान् सारिपुत्रलाई बोलाउन पठाउनु भएको हो भनी मनो. र. पू. II. पृ. ७६७ ले उल्लेख गरेको छ ।

“सारिपुत्र ! यहाँ एक सन्नह्यचारीले—“भन्ते ! आयुष्मान् सारिपुत्रले मलाई चीवरले पिटी मसँग क्षमा पनि नमागी चारिकार्थ जानुभयो मःबै दोषारोपण गर्छन् ।”

“भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुँदैन अवश्य पनि त्यस्ताले यहाँ कुनै सन्नह्यचारीलाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्थ जानसक्छ ।

१—“भन्ते ! जस्तै—पृथ्वीमा सुचि पनि फाल्छन्, असुचि पनि फाल्छन्; गुह्र पनि फाल्छन्, मूत पनि फाल्छन्; कफ पनि फाल्छन्, पीप पनि फाल्छन्, रगत पनि फाल्छन् तर त्यसले न पृथ्वी आत्तिन्छन्, न लज्जित हुन्छिन्, न घृणित नै हुन्छिन् । भन्ते ! त्यस्तै—म पनि विपुल, महान्, अप्रमाण, अवर र अद्वेषचित्त लिई पृथ्वीसमान भई विहार गढ्छु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सन्नह्यचारीलाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्थ जानसक्छ ।

२—“भन्ते ! जस्तै—पानीमा सुचि पनि असुचि पनि फाल्छन्, गुह्र पनि मूत पनि फाल्छन्, कफ पनि पीप पनि फाल्छन्, रगत पनि फाल्छन् तर त्यसले न पानी आत्तिन्छ न लज्जित हुन्छ र न घृणित नै हुन्छ । भन्ते ! त्यस्तै—म पनि विपुल, महान्, अप्रमाण, अवर र अद्वेषचित्त लिई पानी समान भई विहार गढ्छु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सन्नह्यचारीलाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्थ जानसक्छ ।

३-“भन्ते ! जस्तं—आगोमा सुचि पनि असुचि पनि...गुहू पनि मृत पनि...कफ पनि पीप पनि रगत पनि मध्म हुन्छ तर त्यसले न आगो आत्तिन्छ, न लज्जित हुन्छ, तथा न घृणित नै हुन्छ । भन्ते ! त्यस्तै—म पनि विपुल, महान, अप्रमाण, अवैर र अद्वेषचित्त लिई आगो समान भई विहार गट्ठु । भन्ते ! जसको कायमा कायगत-स्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सब्रह्मचारीलाई चौधरले पिटेर क्षमा पनि नमागी चारिकार्थं जानसक्छ ।

४-“भन्ते ! जस्तं—बायुले सुचि पनि असुचि पनि...गुहू पनि मृत पनि...कफ पनि पीप पनि रगत पनि उडाउंछ तर त्यसले न बायु आत्तिन्छ, न लज्जित हुन्छ तथा न घृणित नै हुन्छ । भन्ते ! त्यस्तै—म पनि विपुल, महान, अप्रमाण, अवैर र अद्वेषचित्त लिई बायु समान भई विहार गर्दछु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सब्रह्मचारीलाई चौधरले पिटेर क्षमा पनि नमागी चारिकार्थं जानसक्छ ।

५-“भन्ते ! जस्तं—पुच्छने कपडाले सुचि पनि असुचि पनि... गुहू पनि मृत पनि...कफ पनि पीप पनि रगत पनि पुच्छ तर त्यसले न पूछने कपडा आत्तिन्छ, न लज्जित हुन्छ र न घृणित नै हुन्छ । भन्ते ! त्यस्तै म पनि विपुल, महान, अप्रमाण, अवैर र अद्वेषचित्त लिई पुच्छने कपडा समान भई विहार गर्दछु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सब्रह्मचारीलाई चौधरले पिटेर क्षमा पनि नमागी चारिकार्थं जानसक्छ ।

६—“भन्ते ! जस्तं—कुनं भूत्रो कपडा लगाउने चण्डाल-कुमारक वा चण्डाल-कुमारीका हातमा डालो लिई गाउँ वा निगमघा पक्षा नीच (= नम्र) चित्त लिएर नै पस्छ; भन्ते ! त्यस्तं—म पनि विमुक्त...चित्त लिई चण्डाल-कुमारक वा चण्डाल-कुमारीका समान भई बिहार गर्दछु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सन्नह्यचारीलाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्य जानसक्छ ।

७—“भन्ते ! जस्तं—सिङ् भौँचिएको सुशील सुदान्त, सुबिनीत साढे सडक सडकमा र दोबाटो दोबाटोमा यताउता हिँड्छ—कसैलाई पनि खट्टाले वा सिङ्ले हान्दैन; भन्ते ! त्यस्तं—म पनि विमुक्त...चित्त लिई सिङ् भौँचिएको साढे समान भई बिहार गर्दछु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सन्नह्यचारीलाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्य जानसक्छ ।

८—“भन्ते ! जस्तं—कुनै नुहाएर बसेको सौखिन स्वभावको तम्नेरी स्त्री वा युवा पुरुषको गधेनमा मृत सर्प, मृत कुकुर अथवा मृत पुरुष भुङ्घाईदिवा उ आत्तिन्छ, लज्जित हुन्छ र घृणित हुन्छ; भन्ते ! त्यस्तं—म पनि यो दुर्गन्धित शरीर देखी आत्तिन्छु, लज्जित हुन्छु र घृणित हुन्छु । भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन्न अवश्य पनि त्यस्ताले यहाँ कुनै सन्नह्यचारीलाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्य जानसक्छ ।

६—“भन्ते ! जस्ते—कुने पुरुषले प्वालहुरू भएका भाँडामा (धालीक) गुहु लैजाँदा साथिबाट पनि तलबाट पनि चुहिन्छ; भन्ते ! त्यस्तै—मैले पनि साथिबाट पनि तलबाट पनि बगिरहने प्वालहुरू भएको यो शरीरलाई पहिहरण गर्दछु। भन्ते ! जसको कायमा कायगतस्मृति उपस्थित हुन अवश्य पनि त्यस्ताले यहाँ कुनै सबह्यचारो-लाई चीवरले पिटेर क्षमा पनि नमागी चारिकार्य जानसक्छ ।”

अनि आसनबाट उठी उत्तरासङ्ग एकांश गरी भगवान्को चरणकमलमा शीरले ढोगी सो भिक्षुले भगवान्सँग यस्तो बित्तगरे—

“भन्ते ! जस्ते कुने अज्ञानी मूर्खले अकुशल अपराध गरे भैं मैले पनि अकुशल अपराध गरें। जो कि मैले आयुष्मान् सारिपुत्रलाई असत्य, तुच्छ, मृषा तथा अतथ्य कुराले भूटो आरोप लगाएँ। भन्ते ! भगवान्ले त्यो मेरो अपराधलाई अपराध भनी स्वीकार गर्नुहोस् (=क्षमा गर्नुहोस्) भविष्यमा संयम गर्नेछु ।”

“भिक्षु ! ठीकै छ, जो कि तिमिले कुने अज्ञानी मूर्खले अकुशल अपराध गरे भैं अपराध, अकुशल गन्यौ; जो कि तिमिले सारिपुत्रलाई असत्य, तुच्छ, मृषा तथा अतथ्य कुराले भूटो आरोप लगायो। भिक्षु ! जब कि तिमिले अपराधलाई अपराध भनी देखी (=जानी) धर्मानुसार प्रतिकार गर्छौ—त्यो तिम्रो अपराधलाई हामी स्वीकार गर्छौं। भिक्षु ! आर्यविनयमा (= बुद्धको धर्ममा) अपराधलाई अपराध भनी जानी

---

१. दुइ कान, दुइ नाक, दुइ आँखा, मुखद्वार, मलद्वार तथा मूत्रद्वार आदि नौ प्वालहरूलाई 'प्वालहरू' भनी भनिएको हो।

जसले बर्मानुसार प्रतिकार गर्छ र मविषयमा संयमित हुन्छ भने यो त्यसकोनिमित्त अभिवृद्धि वै हो ।”

अनि भगवान्‌ले आयुष्मान्‌ सारिपुत्रलाई आमन्त्रण गर्नुभयो—

“सारिपुत्र ! यी मोघपुरुषलाई क्षमा गर होइन भने बिनको शीर यहाँ नै सात टुक्रा हुनेछ ।”

“सन्ते ! यदि यी आयुष्मान्‌ले मसँग—‘सो आयुष्मान्‌ले जसलाई क्षमा गरून्‌’ भनी भन्छन्‌ भने ती आयुष्मान्‌लाई म क्षमा गर्नेछु !”

x x x

Dhamma.Digital

---

१. धम्म. प. अ. क. पृ. ३०४, अरहन्तवर्गमा पनि यस्तै कुरा उल्लेख भएको पाइन्छ ।



मूक सूत्र—

### ४५. सउपादानोहरू नरकमा पछिन्

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवनाराममा बस्नुभएको थियो<sup>१</sup> ।

अनि आयुष्मान् सारिपुत्र पूर्वाल् समयमा चीवर पहिरी पात्र-चीवर ग्रहण गरी श्रावस्तीमा भिक्षाटन्कोनिमित्त पस्नुभयो । त्यसबेला आयुष्मान् सारिपुत्रलाई यस्तो लाग्यो—

“श्रावस्तीमा भिक्षाटन् जान भजे समय छ । (स्योतञ्जेनसम्म) किन न अन्यतीर्थीय परिक्राजकहरूको आराममा न जाऊं ?”

अनि आयुष्मान् सारिपुत्र जहाँ अन्यतीर्थीय परिक्राजक-हरूको आराम हो त्यहाँ जानुभयो । त्यहाँ पुग्नु भएपछि अन्यतीर्थीय परिक्राजकहरूसँग सम्मोदन गर्नुभयो । सम्मोदनीय कुशलवार्ता सिद्धि-पत्ति एक जेउना बस्नुभयो ।

१. जं. नि-६, पृ. २४: सउपादिसेससुत्तं, सीहनादवग्गो: अ. क. II.

पृ. ७६८.

त्यस समय त्यहाँ बसिरहेका त्यहाँ भेला भइरहेका ती अन्यतीर्थीय परिव्राजकहरूका बीच यस्तो कुरा उठ्यो—

“आवुतो ! जो कोही सउपादिशेष मृत्यु हुन्छ—तो सबै नर्कयोनिबाट परिमुक्त हुँसन्, तिरश्रीन योनिबाट परिमुक्त हुचन्, प्रेतयोनिबाट परिमुक्त हुँसन् र मपाययोनिबाट परिमुक्त हुँसन् ।”

अनि आयुष्मान् सारिपुत्रले ती अन्यतीर्थीय परिव्राजकहरूको भाषणलाई न अमितन्वन गर्नुभयो न त प्रत्याक्रोश नै । अभिनन्दन पनि नगरी प्रत्याक्रोश पनि नगरी ‘यसको अर्थ भगवान्का सम्झ जान्नेछु’ भनी आसनबाट उठी फर्केर जानुभयो । त्यसपछि ब्राह्मस्तीमा भिक्षाटन् गरी भिक्षाटन्बाट फर्की भोजनोपान्त आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु आएका आयुष्मान् सारिपुत्रले भगवान्लाई यस्तो भन्नुभयो—

“भन्ते ! यहाँ म पूर्वाह्न समयमा चीवर पहिरो पात्र-चीवर ग्रहण गरी ब्राह्मस्तीमा भिक्षाटन् गर्न पसें । भन्ते ! अनि मलाई यस्तो लाग्यो—‘ब्राह्मस्तीमा भिक्षाटन् जान अर्ज समय छ । (त्यत्तिञ्जेलसम्म) किन म अन्यतीर्थीय परिव्राजकहरूको आराममा नजाऊँ ।’ भन्ते ! अनि म जहाँ अन्यतीर्थीय परिव्राजकहरूको आराम हो त्यहाँ गम् । त्यहाँ पुगेपछि अन्यतीर्थीय परिव्राजकहरूसँग सम्मोदन गरे । सम्मोदनीय कुशलवार्ता सिद्धिए पछि एक छेउमा बसें । त्यसबखत त्यहाँ बसिरहेका त्यहाँ भेला भइरहेका अन्यतीर्थीय परिव्राजकहरूका बीच

यस्तो कुरा उठ्यो—‘जो कोही सउपादिशेष मृत्यु हुन्छ—ती सबै नकंयोनिबाट परिमुक्त हुन्नन्, तिरश्चीनयोनिबाट परिमुक्त हुन्छन्—प्रेत-योनीबाट परिमुक्त हुन्छन् र अपाययोनिबाट परिमुक्त हुन्छन् ।’ भन्ते ! मैले ती अन्यतोरथीय परिब्राजकहरूको भाषणलाई न अभिनन्दन गर्ने प्रत्याक्रोश नै । अभिनन्दन पनि नगरी प्रत्याक्रोश पनि नगरी ‘मगवान्को समक्ष यसको अर्थ जान्नेछु’ भनी आसनबाट उठी फर्कौं आउँ ।”

### सउपादानोहरू पनि नरकबाट मुक्त हुन्छन्

“साग्गिपुत्र ! को हुन् र ती मूर्ख र अव्यक्त अन्यतोरथीय परिब्राजकहरू ! उनीहरूले ‘सउपादिशेष’ वा ‘सउपादिशेष हुने’ पुरुषलाई के जान्न सक्लान् र !! ‘अनुपादिशेष’ वा ‘अनुपादिशेष हुने’ पुरुषलाई के जान्न सक्लान् र !!

- 
१. ‘स-उपादिशेष’ को शब्दार्थ हो—उपादान सहित अथवा उपादान बाँकी रहेको । ‘अहंमम’ भन्ने भावलाई बलिगो गरी—ग्रहण गर्नु र धारण गर्नु नै ‘स-उपादिशेष’ हो । भनाइको तात्पर्य हो पञ्चस्कन्ध बाँकी रहेको । ‘स-उपादिशेष हुने’ भन्नाले उपादान (= पुनः पुनः ग्रहण गर्ने) बाँकी भएका व्यक्ति हो भनी भनिएको हो । के के ग्रहण गर्नेलाई ‘उपादान’ भन्दछन् भन्ने बारेका कुराहरू लेखकको बु.प. भा-१, पृ. ३६३ मा समुल्लेख भएको पाइन्छ । विशेष गरी भो

“सांगिपुत्र ! यी नो प्रकारका व्यक्तिहरू सउपादिशेष  
(—उपादान सहित) मृत्यु भएता पनि नकंयोनिबाट परिमुक्त हुन्छन्,  
तिरभ्रौनयोनिबाट परिमुक्त हुन्छन्, प्रेतयोनिबाट परिमुक्त हुन्छन् र  
अपाय-दुर्गतिविनिपात-योनिबाट पनि परिमुक्त हुन्छन् । कुन नो भने ?

१—“सारिपुत्र ! यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ  
ससाधिमा परिपूर्णकारी हुन्छ तर प्रज्ञामा भने प्रमाणकारी (चोरे)  
हुन्छ । उ पाँचे अधोभागीय<sup>१</sup> संयोजनहरूलाई परिक्षीण गरी

‘सउपादान’ र ‘अनुपादान’ भन्ने शब्द निर्वाणको विशेषणको रूपमा  
प्रयोग गरेका पाइन्छ । हेर पटि. म. अ. क. पृ. २२२; अं. नि. अ. क. II. प. ७२०; अं. नि. अ. क. II. प. ७६८; ब म. भा-१.  
पृ. ६ को पादटिप्पणीमा । यस उपादानको सम्बन्धमा ‘तृष्णा-  
उपादान’ र ‘प्रत्यय-उपादान’ गरी दुइप्रकारका कुराहरू पपं सू.  
II. पृ. १२६: रथविनीतमुनवण्णनामा विश्लेषण गरी देखाइएको  
छ । यस सूत्रानुसार ‘स-उपादान’ भन्नाले उपादान सहित र  
‘अनुपादान’ भन्नाले उपादान रहित भन्ने अर्थ पनि बुझिन्छ ।  
अं. नि. अ. क. II. पृ. ७६८: सउपादिसेसमुत्तं । सं. नि. IV.  
पृ. २५: अनुपादापग्निव्वानसुत्तं पनि हेर्नु योग्य छ ।

१. अधोभागीय संयोजनहरू भनेका कुन कुन हुन् भन्ने कुरा लेखकको  
दु. वृ. भा-१. पृ. ३१७; बु. भा. भा-१. पृ. १८३ तथा बु. प-  
भा-१. पृ. ३२७ को पादटिप्पणीमा उल्लेख भएका छन् ।

अन्तर्परिनिर्वाण हुने' (= अन्तरापरिनिब्बायी) हुन्छ । सारिपुत्र ! यही पहिलो पुरुष हो जो सबपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट परिमुक्त हुन्छ, तिरश्चीन्योनिबाट...अपाय दुर्गति विनिपातयोनिबाट परिमुक्त हुन्छ ।

२-“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ, समाधिमा परिपूर्णकारी हुन्छ तर प्रज्ञामा भने प्रमाणकारी हुन्छ । उ पाँच अधोभागीय संयोजनहरूलाई परिक्षीण गरी उपहृत्परिनिर्वाण हुने' (= उपहृत्परिनिब्बायी) हुन्छ । सारिपुत्र ! यही दोश्रो पुरुष हो जो सबपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट परिमुक्त हुन्छ, ... अपाय दुर्गति विनिपातयोनिबाट परिमुक्त हुन्छ ।

३-“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ समाधिमा परिपूर्णकारी हुन्छ तर प्रज्ञामा भने प्रमाणकारी हुन्छ ।

- 
१. अन्तर्परिनिर्वाण हुने भनेको कस्तो हो भन्ने बारेका कुगहक लेखककै बु. गू भा-१. पृ. २७४ को पादटिप्पणीमा समुल्लेख भएको छ । सविस्तर अध्ययनको लागि हेर सं. नि. अ. क. III. पृ. १२५: सीलसुत्तं; अं. नि. अ. क. II. पृ. ७००, पृ. ७१६; पटि. म अ. क. पृ. ३१८; दी. नि. अ. क II पृ. ७५४: सङ्गीतिसुत्तवण्णना; अं. नि. अ. क. I. पृ. ४४४: दुतियसिबखासुत्तं; पुग. प. पृ. २६: एकपुग्गलपञ्चत्ति, अ. क. पृ. ३६.
२. यसको अर्थ बु. गू. भा-१. पृ. २७४ को पादटिप्पणीमा उल्लेख भएको छ ।

उ पाँचें अधोभागीय संयोजनहरूलाई परिक्षीण गरी ससंस्कार परिनिर्वाण हुने' (= असङ्कारपरिनिब्बायी) हुन्छ । सारिपुत्र ! यही तेश्रो पुरुष हो जो सउपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट परिपुक्त हुन्छ...अपाय दुर्गति विनिपातयोनिबाट परिमुक्त हुन्छ ।

४-“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ, समाधिमा परिपूर्णकारी हुन्छ तर प्रज्ञामा भने प्रमाणकारी हुन्छ । उ पाँचें अधोभागीय संयोजनहरूलाई परिक्षीण गरी ससंस्कार परिनिर्वाण हुने' (= ससङ्कार परिनिब्बायी) हुन्छ । सारिपुत्र ! यही चौथो पुरुष हो जो सउपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट, ...अपाय दुर्गति विनिपात योनिबाट परिमुक्त हुन्छ ।

५-“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ, समाधिमा परिपूर्णकारी हुन्छ तर प्रज्ञामा भने प्रमाणकारी हुन्छ । उ पाँचें अधोभागीय संयोजनहरूलाई परिक्षीण गरी उच्चोत अक-निष्ठगामी' (= उद्धंसोतो होति अकनिट्टगामी) हुन्छ । सारिपुत्र !

- 
१. यसको अर्थ बु. गृ. भा-१. पृ. २७४ को पादटिप्पणीमा उल्लेख भएको छ ।
  २. यसको अर्थ बु. गृ. भा-१. पृ. २७४ को पादटिप्पणीमा उल्लेख भएको छ ।
  ३. यसको अर्थ बु. गृ. भा-१. पृ. २७५ को पादटिप्पणीमा उल्लेख भएको छ ।

यही पाँचो पुरुष हो जो सउपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट,  
...अपाय दुर्गति विनिपात योनिबाट परिमुक्त हुन्छ ।

६-“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णाकारी हुन्छ तर समाधिमा प्रमाणकारी हुन्छ तथा प्रज्ञामा पनि प्रमाणकारी हुन्छ । उ तीन संयोजनहरूलाई 'परिक्षीण गरी राग, द्वेष तथा मोहलाई दुर्बल पारी (=तनुत्ता) सक्नुदागामी' हुन्छ—एक पटक मात्र यस लोकमा आई दुःखको अन्त गर्छ । सारिपुत्र ! यही छैटौं पुरुष हो जो सउपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट,...अपाय दुर्गति विनिपात-योनिबाट परिमुक्त हुन्छ ।

७-“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णाकारी हुन्छ तर समाधिमा प्रमाणकारी हुन्छ तथा प्रज्ञामा पनि प्रमाणकारी

१. एव देहि पाँचसम्म जुन पुरुषहरूको बारेमा उल्लेख भएको छ ती सबै अनागामीमा पुगेका हुन् । यी अनागामी हुनेहरूका विभाजन गर्दा जम्मा अठचालीस (४०) प्रकारका अनागामीहरू हुन्छन् । हेर अं. अ. क. I. पृ. ४४५: दुर्तयसिक्खासुत्तको अर्थ वर्णनामा ।
२. तीन संयोजन भनेका कुन कुन हुन् भन्ने बारेमा बु. प. भा-१. पृ. ३२७ र बु. गृ. भा-१. पृ. २७० को पादटिप्पणीमा उल्लेख भएका छन् ।
३. सक्नुदागामी हुने पुरुषहरूको पनि विभाजन गरिएको छ । यी जम्मा बाह (१२) प्रकारका छन् । हेर अं. अ. क. I. पृ. ४४५: दुर्तयसिक्खासुत्तको अर्थ वर्णनामा ।

हुन्छ । उ तीने संयोजनहरूलाई परिक्षीण गरी एकबीजि<sup>१</sup> (= एक पटक मात्र जन्म लिने) हुन्छ—एकै पटक मात्र मनुष्यलोकमा जन्म लिई दुःखको अन्त गर्छ । सारिपुत्र ! यही सातौं पुरुष हो जो सबपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट, ...अपाय दुर्गति विनिपात योनिबाट परिमुक्त हुन्छ ।

८—“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ तर समाधिमा प्रमाणकारी हुन्छ तथा प्रज्ञामा पनि प्रमाणकारी हुन्छ । उ तीने संयोजनहरूलाई परिक्षीण गरी कौलंकोल (= एक कुलबाट अर्को कुलमा जाने) हुन्छ—बुढ वा तीन कुलहरूमा जन्म लिई धूमिसकेपछि दुःखको अन्त गर्छ । सारिपुत्र ! यही आठौं पुरुष हो जो सबपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट, ...अपाय दुर्गति विनिपात योनिबाट परिमुक्त हुन्छ ।

९—“सारिपुत्र ! फेरि यहाँ कोही पुरुष शीलमा परिपूर्णकारी हुन्छ तर समाधिमा प्रमाणकारी हुन्छ तथा प्रज्ञामा पनि प्रमाणकारी हुन्छ । उ तीने संयोजनहरूलाई परिक्षीण गरी सातपटकसम्म (=सत्तवत्तुं परमा) जन्म लिन्छ—देव र मनुष्यलोकमा गरी सात

---

१. हेर यत्त सम्बन्धका कुराहरू सं. नि. IV. पृ. १७७: एक वीजिमुत्तं, इन्द्रियसंयुत्तं ।



पटकसम्म जन्मिसकेपछि घुमिसकेपछि दुःखको अन्त गर्छं । सारिपुत्र !  
यही नवौं पुरुष हो जो सउपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट,....  
अपाय दुर्गति विनिपात योनिबाट परिमुक्त हुन्छ ।

‘सारिपुत्र ! को हुन् र ती मूर्ख अव्यक्त अन्यतीर्थीय  
परिव्राजकहरू ! उनीहरूले ‘सउपादिशेष’ वा ‘सउपादिशेष हुने’  
पुरुषलाई के जान्न सवलान् र !! ‘अनुपादिशेष’ वा ‘अनुपादिशेष  
हुने’ पुरुषलाई के जान्न सवलान् र !! सारिपुत्र ! यी नौ (९)  
प्रकारका व्यक्तिहरू हुन् जो सउपादिशेष मृत्यु भएता पनि नर्कयोनिबाट  
परिमुक्त हुन्छन्, तिरश्चीनयोनिबाट परिमुक्त हुन्छन्, प्रेतयोनिबाट परिमुक्त  
हुन्छन् र अपाय दुर्गति विनिपात योनिबाट पनि परिमुक्त हुन्छन् ।

१. यहाँ प्रकाश गरिएका सातौं, आठौं र नवौं (७, ८, ९) सम्मका  
व्यक्तिहरू स्रोतापन्न हुन् । यसको विभाजन पनि अं. अ. क. I.  
पृ. ४४५ मा गरिएको छ । जस अनुसार चौबीस (२४) प्रकारका  
स्रोतापन्नहरू हुन्छन् ।

यस सूत्रमा प्रकाशित गरिएका नौ (९) पुरुषहरू सम्बन्धी  
बिषय अर्थ बुझ्नकोनिमित्त सं. नि. IV. १७२ देखि १७८ सम्मका  
सूत्रहरू हेर्नु योग्य हुनेछ । त्यस्तै अभिघर्मपिटकको पुग्गलपञ्चत्तिको  
एककपुग्गलपञ्चत्ति पृ. २५ भा र यसको अर्थकथा पञ्चप्पकरणट्ट-  
कथा पृ. ३४-३८ मा पनि । अं. नि-३, पृ. २१४: पठमसिक्खासुत्तं;  
उही पृ. २१६: दुतियसिक्खासुत्तं; उही पृ. २१७: ततियसिक्खासुत्तं  
पनि हेर्न योग्य छ । अं. अ. क. I. पृ. ४४४.

“सारिपुत्र ! भिक्षुहरूलाई, भिक्षुणीहरूलाई, उपासकहरूलाई तथा उपासिकाहरूलाई यो घर्मोपदेश मैले तबतक गरेको थिइन (जबतक प्रश्न उठेको थिएन) । किनभने ? यो घर्मोपदेश सुनेर (उनीहरू) प्रमादी नहुन् भन्ने हेसुले<sup>१</sup> । सारिपुत्र ! किन्तु अहिले प्रश्नको शिलशिलामा यो घर्मोपदेश गरेको हुँ ।”

×

×

×

१. यस्तो भन्नाको तात्पर्य के हो भने — ‘सउपादिशेष पुरुष (=उपादान सहित) मृत्यु भएता पनि हामीहरू नर्कादि योनिबाट मुक्तछौं’ भन्दै शायद उत्तरोत्तर क्लेशहरू निरोध गर्नेमा उत्साह नगरी मानिसहरू बस्लान् भन्ने विचारले हो । यत्तिकैले संसारका सबै दुःखहरूबाट मुक्त भएको हुन्न । योभन्दा पनि सूक्ष्मातिसूक्ष्म क्लेशहरू निरोध गर्नुपर्ने कामहरू बाँकी नै छन् । त्यसैले भगवान्ले ‘प्रश्नको शिलशिलामा मात्र बताएको हुँ’ भनी भन्नुभएको हो ।

जस्तै एकै पित्तको गुहु भएता पनि दुर्गन्ध नै हुन्छ त्यस्तै अलिकता मात्र भए पनि भवसंयोजन हुने कारणलाई वहाँ प्रयासा गर्नु हुन्न । अनएव यत्तिकैले हामीहरू नर्कादियोनिबाट मुक्त भयो भनी सन्तोष नलिई उत्तरोत्तर बाँकी संयोजनहरूको निरोधको निमित्त पनि संलग्न रहनु भनी भन्नु भएको हो । यमै प्रसंगमा बहिले अं नि-१, पृ. ३५ मा उल्लिखित ‘गूथोपम’ सूत्रको पनि अध्ययन गर्नु योग्य छ । अं. नि. अ. क II पृ ७६८: सउपादि-सेससुत्तवण्णा, नवकनिपात, सम्बोधवर्गो ।

मूढ सूत्र—

### ४६. श्रद्धा नहुनेको कुशलधर्म हानि हुन्छ

एक समय भगवान् महत् भिक्षुहरूको साथ कोशल देशका चारिका गर्दै नलकपान नामक कोशलको निगममा पुग्नुभयो<sup>१</sup> । त्यहाँ भगवान् नलकपानकोपलास बनमा बसिरहुनु भएको थियो । त्यसबखत उपोसथको दिनमा भिक्षुसङ्घद्वारा परिवृत्तभई भगवान् बसिरहुनु भएको थियो । अनि रातको धेरैबेरसम्म भगवान्ले भिक्षुहरूलाई धार्मिक कथाद्वारा सन्देशित, सम्प्रतिष्ठित, समुत्तंजित तथा सम्प्रहर्षित पार्नुभई तृष्णिभावले बसिरहेका भिक्षुहरूलाई हेरी आयुष्मान् सारिपुत्रलाई बोलाउनु भयो—

‘सारिपुत्र ! भिक्षुसङ्घ आलस्य-तन्त्राबाट दूर छ । सारिपुत्र ! भिक्षुहरूलाई धार्मिक कथा सुनाउनु तिम्रो निमित्त राम्रो हुनेछ । मेरो पिठ्युं दुःखको छ । म आराम गर्छु ।’

“हृत्त, भन्ते !” भनी आयुष्मान् सारिपुत्रछे भगवान्लाई प्रशुक्लर विनुभयो ।

१. अं. नि-१०, पृ. १६७: पठमनलकपानसुत्तं, यमकवग्गो ।

अनि भगवान् चारदोवर पारी पट्याइराखेको संघाटि विच्छपाईं बाहिनेतिरबाट सिंहशय्या गरी खुट्टामाथि खुट्टाराखी स्मृतिसम्प्रजय भई उठ्ने संज्ञा मनमा राख्नुभई लेट्नुभयो । त्यसपछि आयुष्मान् सारिपुत्रले त्यहाँ भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो - “आवुसो भिक्षुहो !” “आवुसो !” भनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई प्रत्युत्तर दिए । अनि आयुष्मान् सारिपुत्रले यसो भन्नुभयो—

(१) “आवुसो ! जसको कुशलधर्ममा श्रद्धा हुन्छ, ... लज्जा हुन्छ, ... भय हुन्छ, ... वीर्य हुन्छ, ... प्रज्ञा ( = बुद्धि ) हुन्छ—त्यस्ताको निमित्त जुन रात र दिन आउँछ उसको कुशलधर्ममा परिहानीकै अपेक्षा गर्नुपर्छ वृद्धि होइन । आवुसो ! जस्तै कृष्णपक्षको चन्द्रमाको जुन रात र दिन आउँछ त्यसको बगले पनि मण्डलले पनि हानी हुन्छ र आभाले पनि विस्तारले पनि हानी हुन्छ । आवुसो ! त्यस्तै गरी जसको कुशलधर्ममा श्रद्धा हुन्छ, ... उसको कुशलधर्ममा परिहानीकै अपेक्षा गर्नुपर्छ र वृद्धि होइन ।

“आवुसो ! अश्रद्धालु पुरुष भनेको नै परिहानी हो । अलज्जी पुरुष भनेको नै परिहानी हो । भय नभएको पुरुष भनेको नै... अल्छी पुरुष भनेको नै... ढुबुद्धि पुरुष भनेको नै... क्रोधी पुरुष भनेको नै... वरभाव राख्ने पुरुष भनेको नै... पापेच्छु पुरुष भनेको नै... पापभन्नु हुने पुरुष भनेको नै... र मिथ्यावृष्टि हुने पुरुष भनेको नै परिहानी हो ।

(२) “आवुसो ! जसको कुशलधर्ममा श्रद्धा हुन्छ, ... लज्जा हुन्छ ... भय हुन्छ, ... वीर्य हुन्छ, ... र प्रज्ञा ( = बुद्धि ) हुन्छ—त्यस्ताको निमित्त

बुन रात र दिन आउँछ उसको कुशलधर्ममा वृद्धिके अपेक्षा गर्नुपर्छ परिहानी होइन । आवुसो ! जस्तै शुक्लपक्षको चन्द्रमाको बुन रात र बिन आउँछ त्यसको बर्णले पनि मण्डलले पनि वृद्धि नै हुन्छ र आभाले पनि विस्तारले पनि वृद्धि नै हुन्छ । आवुसो ! त्यस्तै गरी जसको कुशलधर्ममा थप्दा हुन्छ...उसको कुशलधर्ममा वृद्धि नै अपेक्षा गर्नुपर्छ परिहानी होइन ।

“आवुसो ! अड्डालु पुरुष भनेको नै अपरिहानी (=वृद्धि) हो । मज्जालु पुरुष भनेको नै...भययुक्त पुरुष भनेको नै...वीर्यवान् पुरुष भनेको नै...प्रज्ञावान् पुरुष भनेको नै...अक्रोधो ( - दयावान्) पुरुष भनेको नै वरंभाब नराहने पुरुष भनेको नै...अल्पेच्छि पुरुष भनेको नै...कल्याणमित्र पुरुष भनेको नै...र सम्भ्यक्दृष्टि हुने पुरुष भनेको नै अपरिहानी (= वृद्धि) हो ।”

अनि भगवान् उठनुभई आयुष्मान् सारिपुत्रलाई आमन्त्रण गर्नुभयो “साधु साधु ! सारिपुत्र !; सारिपुत्र ! जसको कुशलधर्ममा थप्दा हुन्छ...उसको कुशलधर्ममा परिहानीके अपेक्षा गर्नुपर्छ वृद्धि होइन ।...”

(माथि उल्लिखित जम्मै कुरा दोहऱ्याउनु भइ भगवान्ले त्यो स्वस्तं हो भनी भन्नुभयो ।)

×

×

×

शुद्ध पत्र—

### ५७. धर्म नसुन्नेको कुशलधर्म हानी हुन्छ

एक समय भगवान् नलकपानको पत्तास बनमा बस्नुभएको थियो। त्यसबखत उपोसथको दिनमा भिक्षुसङ्घद्वारा परिवृत्त भई भगवान् बसिरहुनुभएको थियो। अनि रातको घेरेंबेरसम्म भगवान्ले भिक्षुहरूलाई धार्मिक कथाद्वारा सन्देशित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहृषित पार्नुभई तृष्णभावले बसिरहेका भिक्षुहरूलाई हेरी आयुष्मान् सारिपुत्रलाई बोलाउनु भयो—

“सारिपुत्र ! भिक्षुसङ्घ आलस्य-तन्द्राबाट दूर छ। सारिपुत्र ! भिक्षुहरूलाई धार्मिक कथा भन्नु तिर्रोनिमित्त राम्रो हुनेछ। मेरो पिढ्यु दुखेको छ। म आराम गर्छु।”

“हवस्, भन्ते !” भनी आयुष्मान् सारिपुत्रले भगवान्लाई प्रत्युत्तर दिनुभयो।

१. वं. नि-१०, पृ. १६६: दुतिय नलकपानसुत्तं, धमकवग्गो।

अनि भगवान् चारदोवरपारी पट्याट्ठराखेवो संघाटि बिद्धथाई दाहिनेतिरबाट सिंहशम्भा गरी खुट्टामाथि खुट्टाराखी स्मृतिमत्प्रजन्य षई उठ्ने संज्ञा मनमा राख्नुभई लेट्नुभयो। त्यसपछि आयुष्मान् सारिपुत्रले त्यहाँ भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो—“आवुसो भिक्षुहो!” “आवुसो!” जनी ती भिक्षुहरूले आयुष्मान् सारिपुत्रलाई प्रत्युत्तर दिए। अनि आयुष्मान् सारिपुत्रले यसो मन्नुभयो—

“आवुसो ! जसको कुशलधर्ममा श्रद्धा हुन्न...लज्जा हुन्न... भय हुन्न...वीर्य हुन्न...प्रज्ञा हुन्न...धर्मश्रवणमा कान दिन्न...धर्म धारण गर्दैन...अर्थ परीक्षण गर्दैन...धर्मानुकूल आचरण गर्दैन...र अप्रमादी हुन्न— त्यस्ताको जुन रात र दिन आउँछ उसको कुशलधर्ममा परिहानीकं अपेक्षा गर्नुपर्छ वृद्धि होइन। आवुसो ! जस्तै कृष्णपक्षको चन्द्रमाको...<sup>१</sup> हानी हुन्छ तथा विस्तारले पनि...।

“आवुसो ! जसको कुशलधर्ममा श्रद्धा हुन्छ...लज्जा हुन्छ... भय हुन्छ...वीर्य हुन्छ...प्रज्ञा हुन्छ...धर्मश्रवणमा कान दिन्छ... धर्म धारण गर्छ...अर्थ परीक्षण गर्छ...धर्मानुकूल आचरण गर्छ...र अप्रमादी हुन्छ— त्यस्ताको जुन रात र दिन आउँछ उसको कुशलधर्ममा अपरिहानी (= वृद्धि) नै अपेक्षा गर्नुपर्छ परिहानी होइन...<sup>१</sup> ।

- 
१. “अरू कुरा श्रद्धा नहुनेको कुशलधर्म हानि हुन्छ” भन्नेमा उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।
  २. अरू कुरा माथि पृ. २७७ मा उल्लेख भए जस्तै दोहऱ्याई पढ्नु ।

अनि भगवान् उठनुषई आयुष्मान् सारिपुत्रस्साई आमन्त्रण-  
गनुंणसो—“साधु साधु ! सारिपुत्र !; सारिपुत्र ! जसको कुशलधर्ममा  
अढा ह्वस...उसको कुशलधर्ममा परिहानीकं अपेक्षा गनुंणसं वृद्धि  
होइन !...

(माथि उल्लिखित जन्मै कुरा बोहण्याई भगवान्ले त्यो स्वसं  
हो मनी मनुमयो ।) *Dhamma.Digital*

×

×

×



मूल सूत्र—

### ४८. कसरो ब्राह्मण हुन्छ ?

यस्तो मैले सुनेँ ।

एक समय भगवान् भ्रावस्तीस्थित अनाथपिण्डिकको जेठबना-  
राममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र, आयुष्मान् महामौद्ग-  
ल्यायन, आयुष्मान् महाकाश्यप, आयुष्मान् महाकात्यायन,  
आयुष्मान् महाकोट्टिक, आयुष्मान् महाकपिन, आयुष्मान्  
महाचुन्द, आयुष्मान् अनुरुद्ध, आयुष्मान् रेवत तथा आयुष्मान्  
नन्द<sup>१</sup> जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो ।

ती आयुष्मान्हरूलाई भगवान्ले टाढैबाट आइरहेको देख्नुभयो ।  
जनि भिक्षुहरूलाई (भगवान्ले) आमन्त्रण गर्नुभयो—

“भिक्षुहो ! यी ब्राह्मणहरू आउंदैछन् । यी ब्राह्मणहरू आउंदै-  
छन् ।”

१. उदा. पा. पृ. ६६: ब्राह्मणसुत्तं, बोधिवग्गो; अ. क. पृ. ३६.

२. सिद्धल र रोमनमा 'आनन्द' ।

यस्तो भन्नुहुँदा जातिले ब्राह्मण भएका एक बिक्षुले भगवान्लाई  
यस्तो बिनित्तगरे—

“भन्ने ! कहिलेसम्ममा ब्राह्मण हुन्छ ? ब्राह्मण घनाउने धर्म  
कुन हो ?”

यो कुरा बुझ्नुभई त्यसवेला भगवान्ले यो उदान प्रकट  
गर्नुभयो—

‘बाह्रित्वा पापके धम्मे, ये चरन्ति सदासता ।  
धीणसंयोजना बुद्धा, ते वे' लोकस्मि ब्राह्मणा'ति ॥’

अर्थ—

“अकुराल धर्महरूलाई पयाँकी जो सधैं स्मृतिमान् भई बस्छ  
जो संयोजन क्षीण भएका बुद्ध (—श्रावक) हरू हुन्— तिनीहरू नै यो  
लोकमा ब्राह्मण हुन् ।”

×

×

×

१. सिद्धमा: 'तेव' ।

मूढ मूढ—

### ४९. पर्वतसमान अचल

बस्तो मैले सुनें ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जैतवना-  
राममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र भगवान्को नजिकमै पलेठे-  
माको शरीर सीधापारी मुख अगाडि स्मृति राखी बसिरहनुभएको  
थियो । जनि भगवान्ले नजिकमै पलेटीमारी शरीर सीधापारी मुख  
अगाडि स्मृति राखी बसिरहेका आयुष्मान् सारिपुत्रलाई देख्नुभयो ।

त्यसपछि यो कारणलाई बुझ्नुभई त्यसबेला भगवान्ले यो  
उद्यम प्रकट गर्नुभयो—

“यथापि पम्बतो सेलो,  
अचलो सुप्पतिट्ठितो ।

१. उदा. पा. पृ. ६३: सारिपुत्तसुत्तं, नन्दवग्गो; अ. क. पृ. १३१.

सारिपुत्र स्यधिर-१

[२४२]

एवं मोहकखया भिक्खु,  
पम्भतोव न वेधती'ति ॥”

अर्थ—

“अस्तीं कृङ्गाको पर्वत अचल भई सुप्रतिष्ठित हुन्छ त्यस्तै  
मोह-काय भएको भिक्षु पर्वत समान अकम्पित हुन्छ ।”

×

×

×

मूल सूत्र--

## ५०. सन्तुष्टता

पस्तो मैले सुत्ते ।

एक समय भगवान् श्रावस्तीस्थित अनार्थापण्डिकको जेतवना-  
राममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र भगवान्को नजिक पलेटी-  
मारी शरीर सीधापारी अल्पेच्छी, सन्तुष्ट, ध्यानरत, प्रपञ्चमुक्त,  
वीर्यसम्पन्न तथा अधिचित्तमा नियुक्त भई बसिरहनु भएको थियो ।

भगवान्ले नजिकमा पलेटीमारी शरीर सीधापारी, अल्पेच्छी,  
सन्तुष्ट, ध्यानरत, प्रपञ्चमुक्त, वीर्यसम्पन्न तथा अधिचित्तमा नियुक्त भई  
बसिरहेका आयुष्मान् सारिपुत्रलाई देख्नुभयो ।

अनि यो कारणलाई बुझ्नुभई त्यसवेला भगवान्ले यो उदान  
प्रकट गर्नुभयो—

---

१. उदा. पा. पृ. ११२: सारिपुत्तसुत्तं, मेघियवग्गो; अ. क. पृ. १७६.

“अधिचेतसो अप्यमज्जतो,  
मुनिनो मोनपथेषु सिक्खतो ।  
सोका न भवन्ति तादिनो,  
उपसन्तस्स सदा सतीमतो’ति ॥”

अर्थ—

“अधित्तमा अप्रमादी भएका मुनी भई मोनपथम्म सिक्खित  
भक्का निअल, उपशान्त भई सधे स्मृतिमान् हुनेलाई शोक हुँदैन ।”

×

×

×

मूळ सूत्र—

## ५१. शान्तिपदको प्रत्यवेक्षणा

यस्तो मेले सुत्ते<sup>१</sup> ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जैत्रकनाराभमा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र भगवान्को नजिकमा पलेटीमारी शरीर सीधापारी आफ्नो शान्तिपदको प्रत्यवेक्षणा गर्दै बसिरहेनु भएको थियो ।

भगवान्ले आयुष्मान् सारिपुत्रलाई नजिकमा पलेटीमारी शरीर सीधापारी आफ्नो शान्तिपदको प्रत्यवेक्षणा गरी बसिरहेको देख्नुभयो ।

अनि यो कारणलाई बुझ्नुभई त्यसबेला भगवान्ले यो उदान प्रकष्ट पत्तु भयो—

---

१. उदा. पा. पृ. ११६: सारिपुत्तउपसमसुत्तं, मेघियवग्गो; अ. क.

पृ. १६०.

“उपसन्त सन्तचित्तस्स,  
नेत्तिच्छिन्नस्स भिक्खुनो ।  
विकखीणो जातिसंसारो,  
मुत्तो सो मारबन्धनाति ॥”

अर्थ—

“उपशान्त-शान्तचित्त हुने, भक्कृष्णा उच्छिन्न हुने र जातिसंसार-  
बाट उत्तीर्ण हुने भिक्षु मारबन्धनबाट मुक्त छ ।”

×

×

×

Dhamma.Digital



मूल सूत्र—

## ५२. लकुण्टकभद्रीयलाई उपदेश (क)

यस्तो मैले सुनें ।

एक समय भगवान् श्रावस्तीस्थित अनाथपिण्डिकको जेतवना-  
राममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्रले आयुष्मान् लकुण्टक<sup>१</sup>  
भद्रीयलाई अनेक प्रकारका धार्मिक कथाद्वारा सन्देशित, सम्प्रतिष्ठित,  
समुत्तेजित तथा सम्प्रहर्षित पार्नु भयो ।

अनि आयुष्मान् सारिपुत्रद्वारा अनेक प्रकारका धार्मिक कथाद्वारा  
सन्देशित, सम्प्रतिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुहुँदा आयुष्मान्  
लकुण्टकभद्रीयको चित्त बन्धनहरूबाट र आस्रवहरूबाट मुक्त भयो ।

भगवान्ले आयुष्मान् सारिपुत्रले आयुष्मान् लकुण्टकभद्रीय-  
लाई अनेक प्रकारका धार्मिक कथाद्वारा सन्देशित, सम्प्रतिष्ठित,

१. उदा. पा. पृ. १५४: पठमलकुण्टकभद्वियसुत्तं, चूलवग्गो; न. क.

पृ. २५३.

२. ना. पा. मा 'लकुण्टक' उल्लेख भएको छ ।

समुत्तेजित तथा सम्प्रहृषित पार्वा उनको चित्त बन्धनहृक्बाट र आलस्य-हृक्बाट मुक्त भएको देख्नुभयो ।

अनि यो कारणलाई बुझ्नुभई त्यसबेला भगवान्ले यो उद्दान प्रकट गर्नु भयो—

“उद्धं अघो सब्बधि विप्पमुत्तो,  
अयंहमस्मी'ति अनानुपस्सी ।  
एवं विमुत्तो उदतारि ओघं,  
अतिग्गपुब्बं अपुनब्भवाया'ति ॥”

अर्थ—

“मायि, तल, सबैतिरबाट विप्रमुक्त 'यो महु' भनी बहेने पुनर्जन्म नहुनकोनिमित्त पहिले उत्तीर्ण नभएको संसाररूपी बाढीबाट उत्तीर्ण भयो ।”

×

×

×

१. सिंहल र स्याममा: 'अयमहमस्मी' ।

मूळ सूत्र—

### ५३. लकुण्टकभद्रीयलाई उपदेश (ख)

यस्तो मैले सुनें<sup>१</sup> ।

एक समय भगवान् आवस्तीस्थित अनाथपिण्डिकको जेतवना-  
राममा बस्नुभएको बियो ।

त्वस समय आयुष्मान् सारिपुत्रले आयुष्मान् लकुण्टक-  
भद्रीयलाई शंक्ष<sup>२</sup> सम्भन्तु हुंदै अनेकप्रकारले अधिकाधिक धार्मिक कथा-  
द्वारा सन्वसित, सम्प्रस्रिष्ठित, समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभयो ।

आयुष्मान् सारिपुत्रले आयुष्मान् लकुण्टकभद्रीयलाई शंक्ष  
सम्भौ अनेकप्रकारले अधिकाधिक धार्मिक कथाद्वारा सन्वसित,  
सम्प्रतिष्ठित समुत्तेजित तथा सम्प्रहर्षित पार्नुभएको भगवान्ले देख्नुभयो ।

- 
१. उदा पा. पृ १५४: दुतियलकुण्टकभदियसुत्तं. चूलवग्गो; अ. क.  
पृ. २५५.  
२. शंक्ष र अशंक्ष भनेको केही भन्ने बारेमा हेर्नुं बु. गृ. पृ. ७४, २६६,  
२७३.

अनि यो कारणलाई बुझ्नुभई त्यसबेला भगवान्‌ले यो उद्‌दान प्रकट गर्नु भयो—

‘‘अच्छेच्छि’ वट्टं व्यागानिरासं,  
विमुक्खा सरिता न सन्दति ।  
छिन्नं वट्टं न बत्तति,  
एसेवन्तो दुक्खस्सा’ति ॥’’

अर्थ—

‘‘संसार चक्रलाई तोडिसक्यो, आशा त्यागी आशा गर्न नपर्ने भइसक्यो, संसाररूपी प्रवाहबाट उत्तीर्ण भइसक्यो, संसाररूपी प्रवाह छैन—यही नै दुःखको अन्त हो ।’’

Dhamma.Digital

×

×

×

---

१. सिंहल र रोमनमा: ‘अच्छेज्जि’ ।

बृह सूत्र—

### ५४. धर्मवादी र अधर्मवादी कसलाई भन्ने ?

अनि कौशम्बिक भिक्षुहरू शयनासनहरू पट्याई राखी पात्रचीवर ग्रहण गरी महं श्रावस्ती हो त्यहाँ गए' । अनि आयुष्मान् सारिपुत्रले सुन्नुभयो—“ती भगडालु, कलहकारी, विवाद खडा गर्ने, क्रुरा बनाउने, संघकोबीचमा भगडा पैदा गर्ने कौशम्बिक भिक्षुहरू आउंदै छन् ।” अनि आयुष्मान् सारिपुत्र जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका आयुष्मान् सारिपुत्रले भगवान्सँग यस्तो सोध्नुभयो—‘ भन्ते ! ती भगडालु, कलहकारी, ...कौशम्बिक भिक्षुहरू श्रावस्तीमा आउंदैछन् । भन्ते ! ती भिक्षुहरूसँग मैले कस्तो व्यवहार गर्नुपर्ला ?”

‘सारिपुत्र ! त्वसोभए तिमिले जस्तो धर्म हो त्यस्तो व्यवहार गर ।”

---

१. महा. व. पा. पृ. ३८४: अठारसवत्युक्था, कोसम्बकवखन्धकं ।

“भन्ते ! कसरो म जाअसकूँ कि कुन धर्म हो र कुन अधर्म हो ?”

“सारिपुत्र ! अठार कारुणले अधर्मवादी भनी जान्नु । सारिपुत्र ! यहाँ भिक्षु (१) अधर्मलाई धर्म भनी प्रकाश पाछं, (२) धर्मलाई अधर्म भनी प्रकाश पाछं, (३) अबिनयलाई विनय भनी प्रकाश पाछं, (४) विनयलाई अबिनय भनी प्रकाश पाछं, (५) तथागतले नभनेकोलाई तथागतले भनेको भनी प्रकाश पाछं, (६) तथागतले भनेकोलाई तथागतले नभनेको भनी प्रकाश पाछं, (७) तथागतले अभ्यास नगरेकोलाई तथागतले अभ्यास गरेको भनी प्रकाश पाछं, (८) तथागतले अभ्यास गरेकोलाई तथागतले अभ्यास नगरेको भनी प्रकाश पाछं, (९) तथागतले प्रज्ञापन नगरेकोलाई तथागतले प्रज्ञापन गरेको भनी प्रकाश पाछं, (१०) तथागतले प्रज्ञापन गरेकोलाई तथागतले प्रज्ञापन नगरेको भनी प्रकाश पाछं, (११) अनापत्तिलाई आपत्ति (=दोष, अपराध) भनी प्रकाश पाछं, (१२) आपत्तिलाई अनापत्ति (= निर्दोष, निरपराध) भनी प्रकाश पाछं, (१३) स्यानो (लहुकं) आपत्तिलाई ठूलो (गरुका) आपत्ति भनी प्रकाश पाछं, (१४) सावशेष आपत्तिलाई निरवशेष आपत्ति भनी प्रकाश पाछं, (१५) निरवशेष आपत्तिलाई सावशेष आपत्ति भनी प्रकाश पाछं, (१६) महत् (बुट्ठुल्लं) आपत्तिलाई अमहत् (अबुट्ठुल्लं) आपत्ति भनी प्रकाश पाछं र (१८) अमहत् आपत्तिलाई महत् आपत्ति भनी प्रकाश पाछं । सारिपुत्र ! यी अठार कारणले अधर्मवादी भनी जान्नु ।

“सारिपुत्र ! अठार कारणले धर्मवादी भनी जान्नु । सारिपुत्र ! यहाँ भिक्षु (१) अधर्मलाई अधर्म भनी प्रकाश पाछं, (२) धर्मलाई धर्म

भनी प्रकाश पाछं, (३) अविनयलाई अविनय भनी प्रकाश पाछं, (४) विनयलाई विनय भनी प्रकाश पाछं, (५) तथागतले नभनेकोलाई तथागतले नभनेको भनी प्रकाश पाछं, (६) तथागतले भनेकोलाई तथागतले भनेको भनी प्रकाश पाछं, (७) तथागतले अभ्यास नगरेकोलाई तथागतले अभ्यास नगरेको भनी प्रकाश पाछं, (८) तथागतले अभ्यास गरेकोलाई तथागतले अभ्यास गरेको भनी प्रकाश पाछं, (९) तथागतले प्रज्ञापन नगरेकोलाई तथागतले प्रज्ञापन नगरेको भनी प्रकाश पाछं, (१०) तथागतले प्रज्ञापन गरेकोलाई तथागतले प्रज्ञापन गरेको भनी प्रकाश पाछं, (११) अनापत्ति (= निर्दोष) लाई अनापत्ति भनी प्रकाश पाछं, (१२) आपत्तिलाई आपत्ति भनी प्रकाश पाछं, (१३) स्यानो (= लहुकं) आपत्तिलाई स्यानो आपत्ति भनी प्रकाश पाछं, (१४) ठूलो (= गरुका) आपत्तिलाई ठूलो आपत्ति भनी प्रकाश पाछं, (१५) सावशेष आपत्तिलाई सावशेष आपत्ति भनी प्रकाश पाछं, (१६) निरवशेष आपत्तिलाई निरवशेष आपत्ति भनी प्रकाश पाछं, (१७) महत् (= बुद्धुल्लं) आपत्तिलाई महत् आपत्ति भनी प्रकाश पाछं र (१८) अमहत् आपत्तिलाई अमहत् आपत्ति भनी प्रकाश पाछं । सारिपुत्र ! यी अठार कारणले धर्मवादी भनी जान्नु ।”

x

x

x

मूल सूत्र—

### ५५. सारिपुत्र—परिनिर्वाण

एक समय भगवान् भ्रावस्तीस्थित अनाथपिण्डिकको जैत-  
वनाराममा बस्नुभएको थियो ।

त्यस समय आयुष्मान् सारिपुत्र व्याधिले पीडित भई सारै  
बिरामी भई मगध देशको नालक<sup>१</sup> गाउँमा बस्नुभएको थियो ।  
चुन्द भ्रमणोद्देश<sup>१</sup> आयुष्मान् सारिपुत्रको उपस्थाक हुनुहुन्थ्यो ।

१. सं. नि. IV. पृ. १३८: चुन्दमुत्तं, सतिपट्टानसंयुत्तं; अ. क. III.

पृ. १७२.

२. यो नालक गाउँ मगध देशको राजगृह नगर नजिकको एक गाउँ  
हो । यसै गाउँमा सारिपुत्र महास्थविरको जन्म भएको थियो ।  
सं. नि. अ. क. III पृ. १७२; हालसाल यस गाउँलाई भारतको  
विहार राज्य सरकारले सारिचक बडगाँवसँग मिलाइदिएको छ  
भनी बुद्धकालीन भारतीय भूगोलले पृ. २२४ मा उल्लेख गरेको  
छ ।

३. चुन्द भ्रमणोद्देश सारिपुत्र महास्थविरका कान्छा भाइ हुनुहुन्छ ।  
यसबारेमा हेर लेखककै बु. प. ५. २६८ को पादटिप्पणीमा ।



अनि आयुष्मान् सारिपुत्र सोही रोगले नं परिनिर्वाण हुनुभयो ।

त्यसपछि चुन्द श्रमणोद्देश आयुष्मान् सारिपुत्रको पात्र र चीवर लिई जहाँ श्रावस्तीस्थित अनाथपिण्डकको जेतवनाराम हो जहाँ आयुष्मान् आनन्द<sup>१</sup> हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि आयुष्मान् आनन्दलाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नु भएका चुन्द श्रमणोद्देशले आयुष्मान् आनन्दलाई यसो भन्नुभयो—

“मन्ते ! आयुष्मान् सारिपुत्र परिनिर्वाण हुनुभयो ! यो वहाँको पात्र-चीवर हो ।”

“आवुसो चुन्द ! यही कुरा लिई भगवान्को दर्शन गर्न जाओ । आवुसो चुन्द ! जाओ; भगवान् जहाँ हुनुहुन्छ त्यहाँ जाओ र त्यहाँ पुगेपछि भगवान्लाई यो कुरा बिनित्गरो ।”

“हवस्, मन्ते !” भनी चुन्द श्रमणोद्देशले आयुष्मान् आनन्दलाई प्रत्युत्तर दिनुभयो ।

अनि आयुष्मान् आनन्द र चुन्द श्रमणोद्देश जहाँ भगवान् हुनुहुन्थ्यो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि भगवान्लाई अभिवादन गरी एक छेउमा बस्नुभयो । एक छेउमा बस्नुभएका आयुष्मान् आनन्दले भगवान्लाई यसो बिनित् गर्नुभयो—

- 
१. आनन्द महास्थविर चुन्द श्रमणोद्देशका उपाध्याय हुनुहुन्छ । यसबारे बु. प. पृ. २६८ को पादटिप्पणीमा उल्लेख गरेको छ ।

“मन्ते ! यो चुन्द श्रमणोद्देश यस्तो मन्दच्छन्—‘मन्ते ! आयुष्मान् सारिपुत्र परिनिर्वाण हुनुभयो; यो वहाँको पात्र-चीवर हो ।’ मन्ते ! ‘आयुष्मान् सारिपुत्र परिनिर्वाण हुनुभयो’ मन्ते खबरले मलाई बेहोस जस्तै तुल्यायो ( = मधुरक जातो), दिशाहरू पनि केही देखिन्नन् र धर्महरू<sup>१</sup> पनि प्रष्ट देखिन्नन् ।”

### सबै संस्कार अनित्य हुन्

“आनन्द ! के त सारिपुत्रले शीलस्कन्धलाई लिएर परिनिर्वाण भए त, समाधिस्कन्धलाई लिएर परिनिर्वाण भए त, प्रज्ञास्कन्धलाई लिएर परिनिर्वाण भए त, विमुक्तिस्कन्धलाई लिएर परिनिर्वाण भए त, अथवा विमुक्तिज्ञानदर्शनस्कन्धलाई लिएर परिनिर्वाण भए त ?”

“मन्ते ! आयुष्मान् सारिपुत्र न शीलस्कन्धलाई लिएर परिनिर्वाण हुनुभयो, न समाधिस्कन्धलाई लिएर परिनिर्वाण हुनुभयो, न प्रज्ञास्कन्धलाई लिएर परिनिर्वाण हुनुभयो, न विमुक्तिस्कन्धलाई लिएर परिनिर्वाण हुनुभयो, न त विमुक्तिज्ञानदर्शनस्कन्धलाई लिएर नै परिनिर्वाण

- 
१. ‘धर्महरू पनि प्रष्ट देखिन्नन्’ भनी भन्नाले आफूले जानिराखेका धर्महरू पनि बिस्मृती जस्तो भएर जान्छन् । स्मृतिमा ल्याउन सकिदैन भनी भनिएको हो । यस वाक्यद्वारा आयुष्मान् आनन्दले आफ्नो गहिरो दुःखको कुरा प्रकट गर्नु भएको हो । सं. नि. अ. क. III. पृ. १८०.

हुनुभयो । भन्ते ! किन्तु वहाँ आयुष्मान् सारिपुत्र अववावक, उत्तीर्ण, विज्ञापक, सन्दर्शक, धर्मवेशना गर्नमा निरालसो तथा सबद्व्यचारीहरूको संबहकर्ता हुनुहुन्थ्यो । हामी वहाँ आयुष्मान् सारिपुत्रको धर्मभोज, धर्मभोग र धर्मानुग्रहलाई अनुस्मरण गर्छौं ।”

### आपनै शरण लेओ

“आनन्द ! ‘स्रवे प्रिय हुने तथा मनपर्नेहरूबाट नानामाष, विनाभाव तथा अन्यथाभाव हुनुपर्छ’ भन्ने कुरा के मेलै अगाडि नै तिम्रीलाई भनेको थिएन र ? ‘आनन्द ! जो जन्मेको, उत्पन्न भएको, संस्कारित भएको र विनाश स्वभावको हो त्यो त्यस्तो नहोस् भनेर कहाँ पाउन सकिन्छ र ! त्यस्तो पाउन सकिने कारण कहाँ छ र ! ! आनन्द ! जस्तै महान् रुख भए पनि त्यसको सार संकिने सबभन्दा ठूलो स्फन्ध पनि ढल्छ त्यस्तै आनन्द ! महान् भिक्षुसङ्घ भएर पनि सार संकिने सारिपुत्रको पनि परिनिर्वाण भयो । आनन्द ! जो जन्मेको, उत्पन्न भएको, संस्कारित भएको र विनाश स्वभावको हो त्यो त्यस्तो नहोस् भनेर कहाँ पाउन सकिन्छ र ! त्यस्तो पाउन सक्ने कारण कहाँ छ र ! ! आनन्द ! त्यसैले अर्काको शरण नलिई आफ्नै द्वीप बनी आफ्नै शरण लिई धर्मद्वीप बनी धर्मकै शरण लिई अर्काको शरण लिई नबस ।

“आनन्द ! कसरी भिक्षु अर्काको शरण नलिई आफ्नै द्वीप बनी आफ्नै शरण लिई धर्मद्वीप बनी धर्मकै शरण लिई अर्काको शरण

लिई बस्वेन ? आनन्द ! (१) यहाँ भिक्षु आतप्त गरी सम्प्रज्ञानी भई स्मृतिमान् भई कायमा कायानुपश्यो भई लोकमा अभिध्या दोर्मनस्यलाई हटाई विहार गछं । (२) यहाँ भिक्षु आतप्त गरी...वेवनामा वेवनानु-पश्यो भई लोकमा अभिध्या दोर्मनस्यलाई हटाई विहार गछं । (३) यहाँ भिक्षु आतप्त गरी...चित्तमा चित्तानुपश्यो भई लोकमा अभिध्या दोर्मनस्यलाई हटाई विहार गछं । (४) यहाँ भिक्षु आतप्त गरी...धर्ममा धर्मानुपश्यो भई लोकमा अभिध्या दोर्मनस्यलाई हटाई विहार गछं । आनन्द ! यसरी भिक्षु अर्काको शरण नलिई आपनं द्वीप बनी आपनं शरण लिई धर्मद्वीप बनी धर्मकं शरण लिई अर्काको शरण लिई बस्वेन ।

“आनन्द ! ज-जसले अहिले अथवा म नहुंदा आपनं द्वीप बनी आपनं शरण लिई अर्काको शरण नलिई धर्मद्वीप बनी धर्मकं शरण लिई अर्काको शरण लिई विहार गर्देनन्—उनीहरू नै शिक्षाकामो मेरा भिक्षुहरूमध्ये श्रेष्ठ हुन् ।”

+ + +

आचायं भिक्षु अमृतानन्दद्वारा संकलित

“बुद्धकालीन श्रावक-चरित”

भाग-२, सग्रह-२१

( सारिपुत्र-चरित भाग-१ )

## नामावली

|   |  |
|---|--|
| अ   | २५८, २६६, २८२, २८४,<br>२८६, २८८, २९०, २९२,<br>२९४, २९५, को जेत-<br>वनाराम १८४, १८५,<br>१८६, १८७, कोबादसुत्तं<br>१३३, सुत्तं २२७, गृहपतिः<br>१३३  |
| अगासनादि अनुमानना १७  |  |
| अग्गिसुत्तंमा २१५   |  |
| अचिरवती नवीमा २२१   |  |
| अजितमानवपुच्छा १४९  |  |
| अट्टारसवत्युक्का १५   |  |
| अन्धवन १८३, हो ८१, १८३,<br>१८५, १८६, मित्र गई<br>८१, मा ८१  | अनुपावापरिनिम्बानसुत्तं २६९<br>अनुरुद्ध २४४, २४५, २८२<br>अमयसुत्तं २१६<br>अभिषर्षमाजनीय २०६, अनुसार<br>२११<br>अरहन्तवर्गमा २६५<br>अविज्जासूत्रले २१५<br>अवितक्कसुत्तं १८५<br>अश्वमित १, २, २३, साई २, ३,<br>मे ४, संग २, ६, जिम्बु<br>५, ६, जिम्बुकहाँ गए ६,<br>जिम्बुसाई ५, ६, जिम्बुमे |
| अन्यतीथिय २५४, २५५, हूको<br>२५४, २५६, परित्राजक-<br>हूको २६७, परित्राजक-<br>हूको कारणमा २६६,<br>२६७, परित्राजकहूका<br>विच २६७, परित्राजकहूक-<br>संग २५६ |  |
| अनापिण्डिक २२७, को ८८,<br>१००, २२८, २३४, २४३,   |  |

७, २ पुनर्वसु २४, २५

अस्तसि १

आ

आकासान्त्रायतनसुत्तं १६१, १६५

आबित्त्य बन्धुलाई १४०

आनन्द १४४, २४४, २४५, २६१,

लाई अभिवादन गरी

२६५, ले २६५, ले सुन्नु-

मयो १४४, १८४, १८५,

१८७, १८६, १६१, १६३,

१६५, १६७, १६६, २२३,

महास्पविर २६५

आयुष्मान् अश्वजितलाई ६

आयुष्मान् आनन्द २२३

आयुष्मान् सारिपुत्र २२३

आन्विकामुत्तबण्णना १८३

आवासथ सण्णत्त सारिपुत्त बत्त्

२६

उपट्टानत्तालानुजानना २४४

उपतिस्स १०, हो ८७

उत्तसवर्णा कवामा १८३

उपेक्खामुत्तं १८६

एककपुण्णसपञ्चसि २७०

एकवीजिसुत्तं २७३

क

कलन्दक निवापमा ७८, १६६

कलारखत्तियो १५५

कलारभत्री १५५, भिक्षु १५३,

१५६, भिक्षुले १५५,

१५६, १६३

कलारसुत्तं १५५, ले २१६

किटागिरी सूत्रमा २३७

किटागिरी २३, २४, मा आउं

हुनुहुन्छ २३

कुण्डनीसुत्तले २१६

कुण्डलीय परित्राजकलाई २१६

कोलित १०

कोशल जनपदको २६

कोशल देशमा २७६

कोशल राजालाई ८५

कौशम्बिक भिक्षुहक १५

घ, ष, छ

घटसुत्तं १६६

घटुककमात्तिकनिहेसो १६१

घन्वअनजोदेश २६४, २६५, ले

२६५, २६६, को उपाध्याय

२६५

चुन्दमुत्तं २६४

छवर्गीय भिक्षुहरूका १७, १८

ज

जातिभूमि ७८, का ७८ का भिक्षु-  
हरूमध्ये ७८

जेतवन जम्मे २४६, २५०

जेतवनमा ५०, अन्तर्धान भई १४,  
प्रकट हुनुभयो १३

जेतवन।राममा १२, ३८, ८८,  
१००, १२०, १३३, १३४,  
१६६, १६७, १७०, १८३,  
१९१, १९३, १९५, १९७,  
१९६, २०१, २०६, २२३,  
२२८, २३४, २४३, २५८,  
२६६, २६०, २६२, २६४,  
२६५, बस्नु भयो ८०

त, द, ध

ततियसिक्खामुत्तं २७४

तित्तिर १६, ब्रह्मचर्यं २१

तित्रो १६, २०, ले २०, र हात्ती  
२०, लाई यस्तो भने २०,  
सँग सोधे २०

दीघनख सूत्रको कुरा मुनेर २४०

दुतियभिक्षुमुत्तं २१६

दुतिय लकुण्टक भद्वियमुत्तं २६२

दुतिय सारिपुत्तमुत्तं २२५

दुतिय सिक्खामुत्तं २७०, २७४

दुतिय सोवच्चसतामुत्तं २५३

देवतावगो २४६, २५४

देवतामुत्तं २४९

धर्मचक्र १३८

धम्मदायादमुत्तं ३१

न

नन्द २८२

नन्दकोवादमुत्तं २१६

नलकपान २७६, को २७६, २७८

नालक गाउँ २९४, मा २९४

निद्दसवत्थुमुत्तं २५५

निदानमुत्तं १४१, १४६, १५५

निरोधसमापत्तिमुत्तं १९९

नेवसञ्जानासञ्जायतनमुत्तं १९७

प

पटिग्गहितादि अनुजाननार्थे १२

पठम लकुण्टक भद्वियमुत्तं २९०

|   |  |
|---|--|
| पठम नलकपानसुत्तं २७६  | ब  |
| पठम निदससुत्तं २५४  |  |
| पठम सारिपुत्तसुत्तं २२३   | बडागावसंग २९४                            |
| पठम सिक्खामुत्तं २७४  | ब्राह्मणसुत्तं २८२                       |
| पण्डुपुत्र आजोविक ४८, ले ४८   | बिहार राज्य २९४                          |
| परिव्राजकाराममा २५६, हो २५४,<br>२५६   | बुद्धकालीन भारतीय भूगोल २९४              |
| परियाय सूत्रमा २१५  | बोज्झङ्ग विमङ्गो २०७                     |
| पवारणसुत्तं १३७   | बोज्झङ्ग सूत्रले २१५                     |
| पारायन १४९, १५०, १५२, १५४   | भ  |
| पासरासिय सुत्तवण्णनाले २२१  | भरतसिंह उवाध्यायले २२१                   |
| पीतिसुत्तं १८७  | भियखुसुत्तंमा २१६                        |
| पुगलपञ्जत्ति २३५, २३६   | भूतसुत्तं १४९, १५१                       |
| पुगलवग्गो २३४   | भूमिज १४१, का बिच्च १४४, ले              |
| पुगलसुत्तं १३९  | १४१, सुत्तं १४१                          |
| पुनर्वसु २३   |  |
| पुब्बकोट्टक २२१, मा २२१, सुत्तं<br>२२१  | म  |
| पूर्ण हो ८६   | मगध देशको २९४                            |
| पूर्णमन्त्राणिपुत्र ८०, ८१, को दर्शन<br>८६, को लाभ हो ८०,<br>लाई ८०, ८१, ले ८०,<br>८६, ८७, संग ८२, ८६ | मन्दाकिनी पुष्करणीमा १३, तीरमा<br>१३, १४ |
| पूर्वाराग १३७, प्रासादमा २२८,<br>२३१, २३२   | महाकप्पिन २४४, २८२                       |
|   | महाकात्यायन २४४, २४५, २८२                |
|   | महाकाश्यप २४४, २४५, २८२,<br>२९५          |



|  |      |   |
|--|------|---|
| महाकोट्टिक १००, १०१, १०९,<br>२३४, २३९, २४०, २४४,<br>२४५, २८१, लाई २३८,<br>२४०, ले १००, ११९,<br>२३८, २४०, महास्थविरले<br>१०९  | ब    | यमक १७०, १७४, १७५, १७६,<br>१७७, लाई १७१, ले<br>१७१, भिक्षु को १७०,<br>नामको भिक्षुको १७०,<br>अन्ने भिक्षुमा १७२, जाई<br>यसो अन्नपयो १७२, संग<br>१७२, संग सम्मोदन गरे<br>१७०, सुत्तं १७० |
| महाचुन्द २४४, २४५, २८२<br>महापुरिसमुत्तं २१९<br>महामौद्गल्यायन १३, ११६,<br>१६७, २४३, २४५, २६०,<br>२८२, का अगाडि १६८,<br>कहाँ १६७, को १६७, को<br>स्वागत छ १३, लाई १३,<br>१६६, ले १४, ४७, संग<br>१६६ | र    | रथकारपुत्र ४८, ले ४८<br>रथविनीतसुत्तं ७८<br>रथविनीतसुत्तवर्णना ८०, मा<br>२६९<br>राजगृह २९४, लिखत १६६, मा<br>१, २, ५, ६, १२, ४८,<br>७८, ८०<br>रेवत २४४, २४५, २८२                         |
| महावेदलसुत्तं १००<br>महासतिपट्टानसुत्तं २१६<br>महासलायतनिकसुत्तं २१६<br>महाहत्थिपदोपमसुत्तं ८८<br>मृगारमाता २०८, २३१, को<br>प्रासादमा १३७  |      |   |
| मोलियकागुन भिक्षु १५५<br>मौद्गल्यायन ५, हुनुहुन्थ्यो १६६,<br>ले ३९, परिभाजक ५,<br>परिभाजकहृक १, परि-<br>भाजकलाई ७, ले ८  | ल, व | लकुण्डक २९०, २९२<br>लकुण्डक भद्रीयलाई २९०, २९२<br>नकुण्डक २९०   |

वङ्गीसले १३५, १३९  
 वङ्गीसलाई बस्तो लाग्यो १३४  
 वङ्गीससंयुक्तं १३४, १३७  
 वत्थुमुत्तं २०६  
 वनवासीलाई ४६  
 विञ्जणञ्चायतनमुत्तं १९३  
 विनिबद्धमुत्तवण्णना २४६  
 विवेकजमुत्तं १८३  
 विसुद्धिमग्गमा ९०

वेणुवन ९, को १६६, मा भाइपुगे

१०

वंशाली १७

श्र

श्रावस्ती १२, को ३८, को दक्षिण  
 भागमा १८३, निदान  
 २१९, बाट ८५, बासी ८५,  
 स्थित १२, १००, १२०,  
 १३३, १३४, १३७, १६६,  
 १६७, १७०, १८३, १८५,  
 १९१, १९३, १९५, १९७,  
 १९९, २०१, २०६, २२८,  
 २३४, २४३, २५८, २६६,  
 २८२, २८४, २८६, २८८,  
 २९०, २९२, २९४, २९५,  
 मा १२, २३, २९, १४१,

१४९, १५५, २०४, २५४,  
 मा जाँदा २९, मा जानु-  
 भयो ८०, १८५, मा पुगे  
 १५, मा भिक्षाटन् गर्ने  
 पसे २६७, मा भिक्षाटन्  
 गरी २५५, २६७, मा  
 वर्षावास बसें २५८

स

सउपादिसेसमुत्तं २६६, २६९

सङ्गारबमुत्तं २१६

सङ्गीतिसुत्तवण्णना २७०

सञ्जय परिव्राजक १, ८, कहाँ १,

ले ९, लाई ८

सतिपट्टानमुत्तं २१६, २९४

सतिपट्टानमुत्तवण्णना २२०

सतिपट्टान सूत्रमा २२०

सन्वासवमुत्तं २१६

समचित्त वेवताहूरू २३१

समचित्तवगो २२८

सम्मादिट्ठिसुत्तवण्णना ५१

सम्मादिट्ठिसुत्तं ५०

समाधिनिहेसो ९०

समिद्ध २३४, २३९, २४०, लाई

२३४, ले २३९, सुत्तं

२३४  
 क्षमिद्धो २३४  
 क्षमीति ४८, रथकारपुत्रले ४८

सा

साकेत ५, पुग्लन् ८५  
 सारणीषवर्गो २४३  
 सारिचक्र २९४  
 सारिपुत्र १, ५, १५, १७, २९,  
 ८० ८१, ८७, १३१,  
 १३४ १३६, १४४, १५०,  
 १६६, १७०, १७२, १८३,  
 १८४, १८७, १८९, १९१,  
 १९३, १९५, १९७, १९९,  
 २३४, २४३, २५३, २५४,  
 २५५, २५८, २५९, २६०,  
 २६६, २८४, २८६, २८८,  
 २९४, २९५, २९७,  
 का अगाडि १६८, को  
 दर्शन ८७, को धर्मदेशना  
 सुनी ४९, को भाषणलाई  
 ३७, ७७, ९९, ११९ को  
 मनमा २५४, को यो  
 धर्मदेशना १७६, को  
 सम्मुखमा १३५, को धर्म-  
 ओज २९७, को पनि

परिनिर्वाण भयो २९७,  
 महास्थविर २४०, २५१,  
 महास्थविरले १५१, १६२,  
 हुनुहुन्थ्यो १४१, १५५,  
 १५७, त्यहाँ गए २६०,  
 परिनिर्वाण हुनुभयो २९५,  
 २९६, हर्छले २३९

सारिपुत्रलाह १२, २९, ५९, ६१,  
 १७२, १८४, १८९, १९१,  
 १९४, १९५, १९६, १९७,  
 १९९, २००, २०१, २०६,  
 २२९, २३१, २३८, २४०,  
 २५९, २६४, २६५, आम-  
 न्त्रण गर्नुभयो १४९,  
 १५०, २२१, दिनुभयो  
 १४, नमस्कार गरी १३५,  
 यत्नी भने २६०, यस्तो  
 भन्नुभयो ४७, बोलाउनु  
 भयो २७६, यस्तो लाग्यो  
 ८०

सारिपुत्रले १५, १७, १८, २९,  
 ३२, ३८, ४८, ५०, ८०,  
 ८२ ८६, ८७, ९९, १२९,  
 १०, १३२, १३४, १३७,  
 १५५, १५६, १६३, १६६,  
 १६७, १७२, २०४, २०६,

|  |  |
|--|--|
| २१७, २१९, २३१, २३८,<br>२४०, २५०, २५५, २७९,<br>२९०, २९२, २९६, यत्ति<br>भन्नुभयो ७७, यस्तो भन्नु-<br>भयो ५२, २२९, २३४,<br>यसो भन्नुभयो ३३, २८०   | बीच १४४<br>सारिपुत्र मौद्गल्यायन ८, ९, १०,<br>२४, ह्रू ९, २३, सहित<br>२३, ले ९<br>साख्पुत्तमोग्लान पब्बज्जा कथा<br>१   |
| सारिपुत्रसंग १२, ५४, ५९, ८७,<br>१००, १४१, १५५, १५६,<br>१६४, २०१, २२३, २२५,<br>यस्तो सोध्नुभयो ३९,<br>अको प्रश्न सोधे ६१, ६२,<br>६४, ६५, ६६, ६७, ६८,<br>६९, ७१, ७२, ७३, ७४,<br>७६, मुनेर ५२, सम्भोदन<br>भनुभयो १४१, २२३,<br>२३४ | सारिपुत्तसट्ठिविहारिकसुत्तं २०१<br>सारिपुत्तसुत्तं १३४, २०४<br>सी. सु. सो<br>सीलसुत्तं २७०<br>सीलसूत्रले २१५<br>सीहनादबग्गो २५८, २६६<br>सीहनादसुत्तं २५९<br>सुत्तन्त भ्राजनीयमा २०८<br>सेवित्त्वासेवित्त्वासुत्तं १२०<br>सोतापत्तिसंयुत्तं २२५, २२७<br>सोप्पसुत्तं २४३<br>सोप्पसुत्तकण्णना २४५ |
| सारिपुत्र परिव्राजक २, ५, ले २,<br>३, लाई २, ४, ५, ६<br>सारिपुत्र नै सर्वधेठ छन् १६९<br>सारिपुत्र र भापुष्मान् भूमिजका   |  |

## शब्दावली

|  |                                 |
|--|---------------------------------|
| अ  | १२६, १२७, १२८, १२९,<br>१३०, १३१ |
| अर्काको धद्दामा लाग्छन् २२२  | अकुशलको मूल ५२, ह्ये ५३,        |
| अर्काको विश्वासमा २२२  | जान्दछ ५३                       |
| अर्काको शरण लिई २९७  | अकेटुमिनो ४९                    |
| अर्काको शरण नलिइ २९८   | अकोप्य ११८, ११९, विस्त्रियुक्ति |
| अकुशल जान्दछ ५३  | ११८, ११९                        |
| अकुशल धर्महरूलाई पर्यायी २८३   | अर्को प्रश्न सोधे ५९            |
| अकुशल मूल भनेको के हो त ?  | अखण्ड २२४                       |
| ५२   | अङ्गणं ३९                       |
| अकुशलबाट ह्टाई ४९  | अङ्गण ३८, ४२, ४३, ४४            |
| अकुशल रहित १८४   | अङ्गले अनुगृहित १०७             |
| अकुशल धर्महरू घट्छन् १२२,<br>१२३, १२४, १२५, १२६,<br>१२७, १२८, १२९, १३०,<br>१३१ | अग्रजल १८, २२                   |
| अकुशलबाट अलग भई १०८  | अग्र भोजन १८, २२, ४४            |
| अकुशल धर्महरू बढ्छन् १२१,<br>१२२, १२३, १२४, १२५,                               | अग्रासन १८, २२, १९, ४४          |
|  | अङ्गप्रत्यङ्गमा सरने वायु ९५    |
|  | अङ्गुलिपञ्चते ९३                |
|  | अधि अधि गई १७, १८               |
|  | अचपल ४९                         |

|                                       |  |
|---------------------------------------|--|
| अर्चो १११                             | अर्थ विज्ञापनीय १३४                          |
| अचेतन ११२                             | अदिनादान ५२, बाट विरत हुन्छ<br>१२२           |
| अच्छली ४९                             | अदिनादायी १२१                                |
| अच्छिद्ररूपले २२४                     | अद्वेष अकुशल मूल हो ५३                       |
| अञ्जलिकर्म २२                         | अद्वेषचित्त ११६                              |
| अजित प्रश्नमा १४९, १५०, १५२,<br>१५४   | अद्वेष सहगत चित्त लिई बस्छ १२५               |
| अटल ११८, भङ्गा ५०                     | अद्वेष सहगत संज्ञा लिई बस्छ १२६              |
| अष्टविमोक्ष २३६                       | अद्वेषी ४०, ४१, हुन्छ १२६                    |
| अटल श्रद्धाले युक्त भएको हुन्छ<br>२२४ | अधिकरण १४८                                   |
| अष्टाङ्गिकमार्ग ६२, ७०                | अधिचिन्ता नियुक्त भई २८६                     |
| अष्टिकक्षा १३४                        | अघो ११६                                      |
| अण्डकोष फोरी ५६                       | अधोभागीय संयोजनहरू २६९,<br>लाई २६९, २७०, २७१ |
| अण्डज ५६                              | अनङ्ग्यं ३९                                  |
| अढाइसय परिभाजकहरू ८, ९                | अनन्त आकाश हो १९२                            |
| अणुमात्र दोषमा २२९, २३०               | अन्यथाभाव हुनुपर्छ २९७                       |
| अतथ्यकुराले २६४                       | अन्यमन्य पदहरूले १६२, १६३,<br>१६४, १६५       |
| अन्तर्धान हुनु ६२                     | अन्यमन्य पर्यायले १६२, १६३,<br>१६४           |
| अन्तरपरिनिर्वाण २७०, हुने २७०         | अनतिमानी ४९                                  |
| अन्तरपरिनिर्वायी २७०                  | अनभिध्या कुशल हो ५३                          |
| अत्तिमान ३६                           | अनर्थ बोल्ने १२३                             |
| अन्तैवासिक भिक्षुहरू १७, १८           | अनागामी २३०, २४१, २४२, हुन्छ                 |
| अर्थ परीक्षण गर्छ २८०                 |  |
| अर्थ परीक्षण गर्दैन २८०               |  |
| अर्थ बुझ्नको निमित्त ३३               |  |

|                            |                                     |
|----------------------------|-------------------------------------|
| २७२, हुनेहरूका विभाजन      | अनित्य-संस्कार हो भनी १७९           |
| २७२                        | अनित्य-संस्कारलाई १७९               |
| अनात्मलाई २३६              | अनिमित्त चित्त विमुक्ति ११४,        |
| अनात्म-रूप हो १८१, भनी १७९ | ११७, हो ११५, हरू                    |
| अनात्म-रूपलाई १७९, १८१     | ११९                                 |
| अनात्म-विज्ञानलाई १७९      | अनिमित्त चित्त समाधिमा ११७          |
| अनात्म-विज्ञान हो भनी १७९  | अनिमित्तता ११९                      |
| अनात्म-वेदनालाई १७९        | अनिमित्तताय चेतो विमुक्तिया ११४     |
| अनात्म-वेदना हो भनी १७९    | अनिमित्त धातु ११५, को ११५,          |
| अनात्म-संस्कार हो भनी १७९  | को मात्र ११४                        |
| अनात्म-संज्ञालाई १७९       | अनुप्रवर्तन गर्नसक्छ १३८            |
| अनात्मभाव प्रमुख २४०       | अनुप्रवर्तन गर्नसक्छो १३८           |
| अनालय ६०                   | अनुत्पन्न मार्गको उत्पादक हुनुहुन्छ |
| अनिच्छित्तधुरता २१०        | १३७                                 |
| अनित्यादि २०९, लक्षण १०५   | अनुपाद २६९, परिनिर्वाण ८४           |
| अनित्य देखिन्छ ९५          | अनुपादिशेष २६८, २७४, हुने           |
| अनित्य भनी हेर्छ ९१        | २७४                                 |
| अनित्य-रूप हो १७८, १८१     | अनुभूति गरेको छ २२२                 |
| अनित्य-रूपलाई १७८, १८१     | अनुभूति गरिसकेको छ २२२              |
| अनित्य-विज्ञान हो भनी १७९, | अनुभूति गरेको छैन २२२               |
| १८१                        | अनुभव भयो अनुभव भयो १०३-            |
| अनित्य-विज्ञानलाई १७९, १८१ | अनुस्मृति २०८                       |
| अनित्य-वेदना हो १७८        | अनुस्मरण गर्न सक्ने हुन्छ २०७       |
| अनित्य-वेदनालाई १७८        | अनेल गला १३४                        |
| अनित्यलाई प्रमुख गरी २३७,  | अपरिबर्त्त ११८                      |
| २३६                        | अपराध नहुने ४३                      |

|                                    |                                 |
|------------------------------------|---------------------------------|
| अपराधलाई अपराध भनी २६४             | अभिषर्ष भोजनीय २०८, अनुसार      |
| अपराधी भिक्षुको ४३                 | २१०, २१२, २१३                   |
| अपाखंडी ४९                         | अभिध्या २९८                     |
| अल्पेच्छता ३२, को २६, को कुरा      | अभिध्यालु १२४, हुन्छ १२६, हुन्न |
| मुनाउँछ ७८                         | १२४                             |
| अल्पेच्छी २५, हुन्छ ७८, पुरुष      | अभिध्या दोर्मनस्यलाई ह्टाई      |
| २७८                                | २१९, २५०                        |
| अप्रत्याक्रोश २५५                  | अभिध्या सहगत चित्त १२५, १२६     |
| अप्रमाण ११९, २१७, छ २१८,           | अभिनन्दन २५५, २५६, २६८,         |
| कर २१७, चित्त ११६,                 | गरे ३७, २५६, गर्ने १०८,         |
| चित्त विमुक्ति ११५, ११६,           | गर्नुभयो १३२                    |
| चित्त विमुक्ति हो ११५,             | अभिमानो ४८                      |
| चित्त फेलाई बस्छ ११६               | अभिवादन गरी १४४, १५७,           |
| अप्रमादी भएका २८७                  | २०४, २१९, २४४, २५८,             |
| अप्रमादी हुन्छ २८०                 | २६७                             |
| अप्रमादी हुन्न २८०                 | अभिवृद्धि नै हो २६५             |
| अप्रसन्न पाने २१                   | अभिज्ञाको अभिलाषा १०९           |
| अप्रसन्न भएकालाई १८, २१            | अभिज्ञाको निमित्त १०९           |
| अप्रसन्न हुन्छ ४३, ४४, ४५          | अभिज्ञाको लागि १०९              |
| अप्रसन्न हुनेलाई २५                | अभिज्ञाद्वारा १२७               |
| अपरिहानो २८०                       | अभिसंस्कार गर्छ १४७             |
| अप्रियसंग सम्पर्क हुनु दुःख हो ६०, | अमुखर ४९                        |
| ८९                                 | अमृतपरायण हुन्छ २२१, २२२        |
| अल्पेच्छी २८६                      | अमृत प्राप्त गर्नेछ १           |
| अब उप्रान्त १५६, १५७, १५८          | अमृत प्राप्त गरे ५              |
| अध्यायज्जं १२८                     | अमृतमा पुग्छ २२१, २२२           |



|                              |                                   |
|------------------------------|-----------------------------------|
| अमृत प्राप्त गन्धो कि ? ५    | लाई ७५, निरोध भनेको               |
| अमोह अकुशल मूल हो ५३         | ७५, निरोध हुने मार्ग हो           |
| अमोही ४०, ४१                 | ७५, निरोध हुने मार्गलाई           |
| अरुष्यमा ११६                 | ७५, निरोध हुने मार्ग              |
| अरागी ४०, ४१                 | भनेको ७५, लाई ७५,                 |
| अरुले बा (आफैले) १४६, १४७    | लाई त्यागी ५९, ६१, लाई            |
| अरूपमव ५५, ६४, १०७, मा जाने  | हटाई १०८, भनेको ७५,               |
| कर्म ५५                      | समुदय भनेको ७५, समु-              |
| अरुणावचर समापत्तिद्वारा १३९  | दयलाई ७५                          |
| अरुषी १७५                    | अविदद्यात्त्व ७६, १६१             |
| अलग्न ठाउँमा १५              | अवेदी १७५                         |
| अलङ्घ्यौ २७७                 | अविनिपाती २२३                     |
| अलीष कुशल मूल हो ५३          | अविपरीत दृष्टिले हेर्ने हुन्छ १२४ |
| अलीप्त सहगत संज्ञा लिई बस्छ  | अविज्ञानी १७५                     |
| १२६                          | अविक्षेप २१३                      |
| अलीप्तौ हुन्छ १२५, १२६       | अवेमङ्गिय वस्तु २८                |
| अन्नाबाह कुशल हो ५३          | अवेमङ्गियवस्तु २३                 |
| अवबादक २९७                   | अवेरचित्त ११६                     |
| अबिचलित्तपन हो २१३           | अशिक्ष सम्यक्दृष्टि ५१            |
| अविदद्या १०७, अनुपतित छ १४७, | अश्रुतवान् पृथकजनले १७८           |
| मन्दछन् ७५, कै निरवशेष       | अश्रुतवान्ते १७८                  |
| १४७, को कारणले पनि           | अश्रुद्वाले घरबार छाडी ४८         |
| १४६, को निरोधले ७४,          | असठ ४९                            |
| ७६, को समुदय हुन्छ ७५,       | असत्य २६४, कुराद्वारा १४२,        |
| को समुदयले ७४, ७६,           | द्वारा भूटा आरोप १४४,             |
| निरोध हुन्छ ७५, निरोध-       | बोल्ने १२३                        |

|                               |                            |
|-------------------------------|----------------------------|
| असन्नुष्टिताको २५             | ११६, चित्तविमुक्ति हो      |
| असर्जोको थुप्रो १०५           | ११५, चित्तविमुक्तिहरू      |
| असमयमा बोल्ने १२३             | ११८                        |
| असम्भाव्य भई ११७              | आकिञ्चन्यायतन ११६, मा समा- |
| असुख अदुःख वेदना विलाज्ज ५५   | घिष्ठ भई ११६, मा           |
| असुखि पनि २६२, फाल्छन् २६१    | समाधिष्ठ छु ११६, मा        |
| असंस्कार परिनिर्वाण हुने २७१  | बसेको छु ११६, बाट उठे      |
| असंस्कारी १७५                 | ११६                        |
| असङ्गारपरिनिब्बायी २७१        | आँखा ९७, २६४, देखाइदिन्छ   |
| असंयत इन्द्रिय ४८             | ३६, फुटेको हुन्न ९७, पनि   |
| असंयतभाषी ४८                  | फुटेको हुन्न ९७            |
| असंश्लिष्ट चित्त लिएर मछं ४०, | आगामी २३०                  |
| ४१, ४२                        | आगो १५, मा २६२, समयन भई    |
| असंज्ञी १७५                   | २६२                        |
| अहंमत्त्व २६८                 | आचरण २२९                   |
| अहम्भावो ३६                   | आचार २२९, गोचर २२९, गोचर   |
| अहंकार समंकार १८४, १८८,       | सम्पन्न हुन्छ २२९, २३०     |
| १९०, १९२, १९४, १९६,           | आठवटा रूपहरू ५५            |
| १९८, २००                      | आतप्तगरी २१९, २९८          |
| <b>आ</b>                      | आतापी २१९                  |
|                               | आन्दा मित्रको वायु ९५      |
| अकाश अनन्त १०६                | आ-आफना अनुभव अनुसार २३९    |
| आकाशानःस्थायतन १९२, १९५,      | आ-आफना मन्तव्य २३९         |
| लाई १९३, १९७                  | आ-आफना ज्ञान अनुसार २४०    |
| आकिञ्चन्य ११९, चित्तविमुक्ति  | आफने शरण लिई २९७, २९८      |
|                               | आफने द्वीप बनी २९८         |

|  |   |
|--|---|
| आप ५५, ९२, घातु ८९, ९२,<br>घातु प्रकोप हृन्छ ९३,<br>घातुबाट ९३, घातुबाट<br>विरक्त हृन्छ ९३   | ७३, ७४, ७५, ७६, ही<br>३६, ३७, ६०, को २०५,<br>स्रोत ही २२६   |
| आपत्ति २६, ४३  | आर्यकान्त शीलले युक्त २२४   |
| आपसे आप १४२, १४३, १४५,<br>सुखदुःख उत्पन्न भएका हुन्<br>१४५   | आर्यधर्ममा दक्षता हुने १८०<br>आर्यधर्ममा विनीत हुने १८०<br>आर्यधर्ममा अविनीत १७८<br>आर्यविनयमा २६४  |
| आफूमा क्लेशयुक्त विचार छैन ३९<br>आफूमा क्लेशयुक्त विचार छ ३८<br>आफूमा रूप देखेदेन १८०<br>आफैले वा (अरूले) १४६, १४७<br>आमा १११, को कारणले १११<br>आमन्त्रण गर्नुभयो १३७, १६२,<br>२०६, २८०                              | आर्यहरूलाई देखेने १८०<br>आर्यहरूलाई नदेखेने १७८<br>आयतन १४८, हरू ७०<br>आर्यधावक २२४, सम्यक्दृष्टिक<br>हृन्छ ५२<br>आयु ११२, ११३, उष्णता ११२,<br>को आधारले रहन्छ १११,<br>को कारणले उष्णता रहन्छ<br>१११, केको आधारले<br>रहन्छ १११, भनेको रूप-<br>जीवितेन्द्रिय ही ११२,<br>संस्कार १११, ११२, क्षीण<br>हृन्छ ११३ |
| आत्मा १७५, ही ९०, ९२, ९४<br>आत्मात्वले शून्य छ ११६<br>आत्माहो भन्नेतिर लाग्छ १८०<br>आत्माहो भन्नेतिर लाग्दैन १८२<br>आत्मभाव प्रतिलाभ १२१, १२८<br>आत्मवाद उपादान ६६<br>आमिष १६, दायाद भयो भने ३१,<br>दायाद नभई ३१, ३२ | आरम्मण १०४, मात्र जान्छ<br>१०५  |
| आमोद प्रमोद हो २११<br>आर्यअष्टाङ्गिकमार्य ५७, ६३, ६५,<br>६६, ६७, ६८, ६९, ७२,   | आरक्षा सम्पन्न छ १७७<br>आरामिक वस्तु २६<br>आलस्यताको २६   |

आलस्य-तन्द्राबाट दूर छ २७६,  
२७९

आलोकित पारी २४९, २५०

आवरणीय धर्महरूबाट २०२

आवास्यको भोजन २९, ३०

आवास्यमा २९

आशय १६२

आश्वसन १५५, पासन सकेन १५५

आश्वस प्रथम ६५

आसनबाट उठी १३७, १३६,

१६१, २४५, २५५, २५९

आसनमा बसी २०२

आसनहरू दिनुपर्छ १५

आस्रव ७५, भनेको ७६, लाई ७६,

हरूबाट मुक्त २९१, निरो-

धबाट ७५, निरोध भनेको

७६, निरोध हुन्छ ७६,

निरोध हुन मार्ग भनेको

७६, निरोध हुने मार्ग हो

७६, निरोध हुने मार्गलाई

७६, निरोधलाई ७६, बाट

विमुक्त हुन्छ २२०, समुदय-

बाट ७५, समुदय भनेको

७६, समुदयलाई ७६, हरू

७६, १६१

आसु ६२

आज्ञाकारिताद्वारा २४६, २५०

आज्ञाकारिता प्रति गौरव राख्ने  
२५१

आज्ञाकारितामा वर्णवादी २५१

आज्ञाकारी हुन्छ २५१, २५२

आहार ५५, ५७, ५९, १५३, को

समुदयले हुन्छ ५७, को

समुदय पनि जान्ने छ ५४,

ग्रहण गर्छ २०२, चार

प्रकारका छन् ५५, नपाई

९४. निरोध ५९, निरोध

हुन्छ ५७, निरोध भनेको

५५, निरोधको मार्ग हो

५७, ५९, निरोध सएपछि

१५१, १५२, १५३,

निरोध पनि जान्नेछ ५४,

पनि जान्नेछ ५४, भनेको

५५, प्रभव हो १५१,

१५२, ले ५५, ले के

ल्याइदिन्छ ५५, समुदय

५९, समुदय भनेको ५५,

रहित चित्त २३३

इ:

इच्छा हटेको हुन्छ २५७

|   |   |
|---|---|
| इन्द्रियहरू १६६, १८४, १८६,<br>१८७, १८९, १९२, १९५,<br>अति प्रसन्न छन् ३, उच्छिन्न<br>हुन्छन् ११३, को परि-<br>पक्वता हुनु ६२  | उत्तम भोजन ४५<br>उत्तम सयनासन ४५<br>उबर ९०<br>उदान प्रकट गर्नुभयो २९१<br>उदघम हो २१०<br>उर्ध्व ११६, स्रोत अकनिष्ठगामी<br>२७१<br>उद्धन्वकुक्कुच्च हुन्न ११०<br>उपस्थानशाला २४३, २४४, हो<br>२४३, २४४, २४५, को<br>अर्थ २४४<br>उत्पन्न भएको २९७<br>उपनाह ३६<br>उपधिनिरोध-निर्वाण १०<br>उपमा बताउने छु ८५, १११<br>उपशान्त हुने लक्षणलाई २१२<br>उपसम्पदा पनि पाउँ १०<br>उपसम्पदा भयो ११<br>उपहृच्चपरिनिर्वाण हुने २७०<br>उपहृच्चपरिनिर्वाण २७०<br>उपादान १५२, १५३, १८०, १८२,<br>२६८, को निदान तृष्णा<br>हो १५९, को निदान के<br>हो त ? १५९, सहित<br>२६८, २६९, हरू ६६,<br>१६१, निरोधलाई ६५, |
| इन्द्रिय संयम हुन्छ २०२<br>इन्द्रिय संयम नहुने २०१, २०२<br>इन्द्रिय संयमी हुनेछौं २४८<br>इच्छाधीन भई ४५, हिडने बानि<br>४६, ४७<br>ईर्ष्यापथ सम्पन्न २, ५   |   |
| उ   |   |
| उल्लेखित सकेको ११७<br>उच्छिन्न हुन्छ १७१, १७२, १७५<br>उज्वल देखिन्छ १६६, १८४, १९३,<br>१९५, १९७, १९९<br>उठने संज्ञा २७७, २८०<br>उष्णता ११२, ११३, को कारणले<br>आयु १११, केको आधारले<br>रहन्छ १११, भनेको कर्मज<br>तेजघातु हो ११२, समाप्त<br>हुन्छ ११३<br>उत्तरासंग एकांश पारी १३५,<br>१३७, १३९ |   |

|                                  |                                 |
|----------------------------------|---------------------------------|
| ६६, निरोध हुने मार्गलाई          | उत्सर्गपरिनामी सम्यक्दृष्टि २०५ |
| ६५, ६६, निरोध हुने मार्ग         | उत्साह हो २१०                   |
| हो ६६, निरोध भनेको               | ऋद्धिद्वारा १६७                 |
| ६५, निरोधले ६५, निरोध            |                                 |
| ६६, रहित १५२, १५४,               | ए                               |
| रहित भई २२०, रहित                |                                 |
| परिनिर्वाणको निमित्त             | एक छेउमा १४१, वस्तुषयो १४४,     |
| ८३, भनेको ६५, लाई                | १५७, २२३, २९५                   |
| ६५, ६६, समुदय भनेको              | एकट्टा ११९                      |
| ६५, समुदयलाई ६५, ६६,             | एकपटक मात्र जन्म लिने २७३       |
| समुदय हुन्छ ६६                   | एक बीजि २७३                     |
| उषादानस्कन्धमा अन्तर्गत हुन्छ ९७ | एकविध २१४                       |
| उपेक्षा २१४, गर्नु २१४, भावना    | एक समय ३१                       |
| स्थिर रहने २१५, सहगत-            | एक सब्रह्माचारीले २६१           |
| चित्त ११६, सम्बोध्यङ्ग           | एकान्तताको निमित्त १०९          |
| २०७, २१८, सम्बोध्यङ्ग            | एकान्तमा १५, बस्छ ७९            |
| हो २१४, सम्बोध्यङ्ग              | एकार्थं ११९                     |
| अप्रमाण छ २१७, सम्बो-            | एकान्तवासको कुरा सुनाउँछ ७९     |
| ध्यङ्गको शब्दार्थ हो २१३,        | एकान्तवासबाट बुर ३४, भएर बस्ने  |
| सम्बोध्यङ्ग भन्दछन् २१३          | ३३                              |
| उपेक्षी स्मृतिमान १८७            | एकान्तवासमा ३४, ३५, ३६, बस्ने   |
| उपेक्षी भई १८७                   | ३३, भविष्य बढने ४९, मन          |
| उपोसथको दिनमा १३७, २७६,          | लगाईबस्ने ३३, मन नज-            |
| २७९                              | गाउने ३३                        |
| उभयोभाग विमुक्त १०८, १३९         | एकान्तवासी बस्ने होस् ४६        |

## ओ. औ

ओक्कमने पुब्बङ्गमा ३३, ३४,  
४८  
ओज ५५ धातु ५८, आहार ५८  
ओलारिक (= मोटामोटी) १६७  
ओपपातिक प्राणीहरू ५६  
ओलाको टुप्पा ९३

## क

ककचूपमवादे ९९  
कडा वेदना उत्पन्न भयो २९  
कति अङ्गले संगृहित १०७  
कति गुणले युक्त हुनेलाई २२३  
कति भवहरू छन १०७  
कस्तो बताउँदा ४२  
स्कन्ध १५१, १५२, १५३  
स्कन्ध (भूत) हो ५१, १५२,  
१५४  
स्कन्ध १५१, १५२, १५३, को  
निर्वेदको निमित्त १५३,  
को निर्वेद गरी १५३, को  
विच्छेद हुनु ६२  
कल्पसम्म पनि १६८

कफ् ९२, पनि २६२, पनि फाल्छन्  
२६१

कर्बलिकार ५७, आहार ५७,  
आहारले ५५, ५६  
कमलका डाँठहरू १३, १४, ले १२  
कमल फूलको माला ४९  
कमलका जराहरू -, १३, १४  
कर्मभव ६३  
कर्मवादी १४१, १४२, १४३,  
१४४, १४५, हरू १४१

कराउन थाले २५  
करणासहगतचित्त १६  
करौंतीको उपमाको कुरामा ९१  
करौंतीले ९१  
कलह गर्ने १५  
कल्याणचिन्तक २०५  
कल्याणचिन्तककै २०४  
कल्याणमित्र २०४, २०५, पुरुष  
२७८, हुन्छ २५१, २५२,  
कहाँ आएर २०५, ता को  
वर्णवादी २५१, २५२, ता  
प्रति गौरव राख्ने २५१,  
२५२, ता प्रति गौरव  
राख्न लगाउँछ २५१, ता  
द्वारा २४९, २५०  
कल्याणसहायक २०४, २०५

कलेजो ८९

कसलाई गुरु मानी ६

कसरी सबमा पुनः उत्पन्न हुन्छ  
१०७

कसरी विमुक्त चित्त हुन्छ २१९

कहाँबाट उत्पन्न भएको हो १५९

कहिले आर्यश्रावक सयस्कृष्टिक  
हुन्छ ? ५०

कहिले प्रज्ञावान हुन्छ ? १०१

कहिले प्रज्ञा नभएको हुन्छ ? १००

कहिले महापुरुष हुनसक्छ ? २१९

का

काक कराए भैं २४६

काठको कारणले ९६

काठ ताछून घाल्यो ४८

काठ ताछिरहेको थियो ४८

काठ ताछ्यो ४८

काठको भाँडो २७

काँढाले जस्तै घोल्छ १२३

कान २६४, मा २५९

काम उपादान ६६

कामच्छन्द हुन १०९

कामभव ५५, ६४, १०७, राग  
२२८, २२९, मा जाने

कर्म ५५

कामना रहित १८४

काममिथ्याचार अकुशल हो ५२  
कामलोक ६४

कामविषयबाट अलग भई १०८

कामालव ७६, १६१

काय आयतन ७०

कायकर्म १२०

कायगतस्मृति २६३, उपस्थित हुन  
२६१

कायमा कायगतस्मृति २६२, २६३

काय भज्जाले २२०

कायस्पर्श ६९

कायस्पर्श न वेदना ६८

काय (= कायद्वार) हुने छैन १४७

काय रहेको खण्डमा १४५

कायमा कायातुषयी भई २१९,  
२२०

कायविज्ञान ७३

कायसंस्कार ७४, ११३, अमि-  
संस्करण गर्छ १४६

कायसञ्चेतनाको हेतुले १४५

कायसनाचार १२०, १२१, १२२,  
सेवन गर्दा १२१

कायसाक्षी २३०, २३५, २३६,  
२३९, २४१, २४२



कायसंस्कार निवृत्त हुन्छ ११३  
 कायिक वा वाचिक कर्ममा १३७,  
 १३८  
 कायिक वा वाचिक कर्मलाई १३७,  
 १३८  
 कायेन्द्रिय ११०  
 कारणद्वारा २१५  
 काँसको भाँडो ४०, ४१, ४२, ४६,  
 ४७

कि, कु, कृ

किन वेदना भनिएको हो ? १०३  
 किन संज्ञा भनिएको हो ? १०३  
 किलोमकं ८९  
 कुन चार आहार भने ५७  
 कुनचाहिं ध्यानमा १८४, १८६,  
 १८७, १८९, १९२, १९३,  
 १९५, १९७, १९९  
 कुनचाहिं लोतापत्ति अङ्ग हो ?  
 २२५  
 कुन पुद्गल २३५  
 कुन बोध्यङ्गको भावना गर्नुपर्छ  
 २१५  
 कुनै न कुनै दिन ८०  
 कुराकानी १४४

कुशल जान्दछ ५३  
 कुशलधर्महरू बढ्छन् १२१, १२२,  
 १२३, १२४, १२५, १२६,  
 १२७, १२८, १२९, १३०,  
 १३१  
 कुशलधर्महरू घट्छन् १२१, १२२,  
 १२३, १२४, १२५, १२६,  
 १२७, १२८, १२९, २३१  
 कुशलधर्ममा श्रद्धाहुन्छ २७७, २७८  
 कुशलधर्ममा श्रद्धा हुन्न २७७  
 कुशल भनेको के हो त ? ५३  
 कुशल निश्चित उपेक्षा ९२, ९४,  
 ९५, ९६  
 कुशल मूल हो ५३  
 कुशल मूल जान्दछ ५३  
 कुशल भनेको के हो त ३२  
 कुशलमा प्रतिष्ठापना गर्नु हुन्छ ४९  
 कुशलवार्ता सिद्धिएपछि १७२  
 कुशलक्षेम कुराकानी ८२  
 कृष्णपक्षको चन्द्रमाको २७७

के, को, कौ

के प्रभव हो त ? १५९, १६०  
 के वादी हुनुहुन्छ नि ३, ६, १४२  
 केश ८९, पक्नु ६२

केही छैन १०६, १९५

कोबालो २७

क्रोध पनि खराब हो ३६

कोष गर्छ ४३, ४४, ४५

कोलंकोल २७३

कोशिश हो २१०

कौवा कराए भैं २४५

ख

खम्भी २७

खर २७

खराब बिचार ४६, ४७

खरायोका आहार ५८

खलो चीवर ४६

खाएर बचेको भोजन ३२

खाटा २७

खिस्र हुन थाले २५

खुट्टामाथि खुट्टा राखी २७७

खुम्बेको बाहुलाई पसाछ्छ १३,

२३१

खुम्ब्याउँदा २, ५

खोकनुभयो १७

खुला ठाउँमा १३७

ग

गन्ध ५५, तृष्णा ६७

गर्नुपर्ने गरिसके १५६, १५७,

१५०, १६१, १७४

गम्भीरातिगम्भीर प्रश्न सोध्नु न्ययो

८७

गम्भीर प्रज्ञा हुनु भएका १३६

गरहा १३७, १३८

गलत धारणा १७०, १७१, १७२,

१७६, थियो १७६, लाई

१७१, बाट १७१

गहिरो जस्तो लाग्छ ११७

गाई मृगहरूको आहार ५८

गाउत जति टाढा १८३

गाउँहरू १३१

गाउँ पनि उडाउँछ ९५

गाउँ पनि जलाउँछ ९४

गाउँका द्वारेहरूको आहार ५८

गाउँ पनि बगाउँछ ९३

गाउँ पनि १३०

गालिगर्छन् भने ९१

गाँस गाँस गरी खाने ५७

गुण मेटने ३६

गुरु हुने एकान्तवासमा मन लगा-

उने ३३

|   |   |
|---|---|
| मुहु पनि २६२, फाल्खन् २६१, मूत<br>पनि २६२                 | चवका बनाउने ४८<br>चवका बनाउने ४८          |
| मुहु, लंजाँदा २६४   | चण्डाल कुमार २६३                          |
| मृहस्थी भएर गए १५५, २०१                                   | चण्डाल कुमारिका समान भई<br>२६३            |
| गोचर २२९  | चतुरार्यसत्य अन्तर्गत हुन्छन् ८८          |
| गोहीको आहार मन्दा ५७                                      | चतुरार्यसत्यादि २०९                       |
| गोहीले दुंगा पनि खान सक्छ ५७                              | चतुर्यध्यान ११४ मा १८९, १९०               |
| गौरब गर्नेछौं २०  | चपल ४८                                    |
|   | घ   |
|   | घराहरूको आहार ५८                          |
| घर ९६, मा घुसी १७७  | घक्षु आयतन ७०                             |
| घ्राण ९८, आयतन ७०, स्पर्श ६९,<br>स्पर्श वेदना ६८, विज्ञेय | घक्षुद्वारा जामिने रूप १२९                |
| गन्धहरू १२९, विज्ञान                                      | घक्षुरिन्द्रिय ११०, लाई बसमा<br>राख्छ २०२ |
| ७३, विज्ञेय गन्ध १२९                                      | घक्षुपथमा आएको हुन्छ ९७                   |
| घ्राणेन्द्रिय ११०   | घक्षुपथमा आएको हुन्छ ९७                   |
| घाँसको कारणले ९६  | घक्षुविज्ञान ७२, ले ९७                    |
| घाँसपातको मुट्टा २७                                       | घक्षुविज्ञेय १:९, रूपहरू १२९              |
| घिउ छाए पनि ५८  | घक्षुस्पर्श ६९, वेदना ६८                  |
| घृणित हुन्छ २६३   | चा  |
|   | चारदोबर पारी २७७                          |
|   | चारिकार्थ २३, जानुमयो १२, १७              |
| चक्रमण गरी २०२  | चार गुणले २२४                             |
| चक्रवर्ती राजाहरूको आहार ५८                               | चारप्रकारका व्यक्तिहरू छन् ३८             |

चार महाभूत ७१, ८९, भनेका ८९  
चारवटा ध्यानहरू १०९

चि, ची

चित्त एकाग्रता हुन्छ १०८, ११०  
चित्तको स्थिरपन हो २१३  
चित्त भन्नाले २२०  
चित्तमा चित्तानुपश्यी भई २२०  
चित्तविमुक्ति १०७, ११३, ११४,  
११६, ११८, ११९, २३०,  
बाट उठनको निमित्त  
११५, स्थितिको निमित्त  
११४, हू ११८  
चित्तविशुद्धि ८३, ८४, को निमित्त  
८२, ८३, दृष्टिविशुद्धिको  
निमित्त ८५, लाई ८४  
चित्तसंस्कार ७४, ११३  
चित्तोत्पाद १२५  
चिर भाषितलाई २०७  
चीवर छाडी १५५  
चीवरको टुप्पोले २५९  
चीवरले पिट्नुभयो २५९  
चीवरले पीटो २५९, २६१  
चीवरले पीटेर २६१, २६२

चीवर पहिरो १८३, १८५, १९१,  
२५४, २६६, २६७

चीवर पनि १३०

चीवर-वस्त्रहरू थुपार्ने ४८, ४९

चीवरहरू १३०, १३१

चीवरादि वस्तु थुपार्ने ३३, ३४,  
३५

चीवर सेवन गर्दा १३१

चु, चू, चे, चै, चो

च्युत हुनु ६२

चुन्द भ्रमणोद्देश २९७, २९८, का  
उपाध्याय २९८

चुन्दमुत्तं २९७

चुप लाग्नुभयो १५०, १५१

चुपलाग्नु भएको हो १५१

चुपत्ती १२३, बोलीबाट विरत  
रहन्छ १२३, लगाउने  
हुन्छ १२३

चूपि २७

चूलवगो २९०

चेतना ७१, हू १४७

चोदेय्य ४३

चौथो रथमा बसी ८५

|                                |   |
|--------------------------------|---|
| छ                              | जन्म हुनु दुःख हो ६०, ८६                  |
| छ कारणहरू २५३                  | जन्म हुने मार्ग भनेको ६३                  |
| छन्दराग ६६, हुटाउने ६८, ६९     | जन्म क्षीण भयो १५६, १५७,<br>१५८, १६१, १७४ |
| छत्ती ४८                       | जन्मिने सत्वहरू २०५                       |
| छविवर्ण परिशुद्ध ३, ५, ६       | जनपद पनि १३०                              |
| छाड्छन् ३५                     | जनपदहरू १३१                               |
| छाड्नुपर्छ भन्नुभएको छ ३४      | जरा हो ६२                                 |
| छाड्नुपर्छ भनेको छ ३५          | जराजीर्ण हुने सत्वहरू २०५                 |
| छाला ८६, १६८                   | जरामरण हो ६२                              |
|                                | जरामरण भनेको ६१                           |
| ज                              | जरा भनिएको हो ६२                          |
| जनपद चारिकार्थ २५८             | जरामरण निरोध हुन्छ ६२                     |
| जबसम्म मानिसमा ११७             | जरामरण निरोधलाई ६१, ६२                    |
| जन्मको कारण भनेको ६३           | जरामरणलाई ६१, ६२                          |
| जन्मको कारणलाई ६३              | जरामरण निरोध हुने मार्गलाई<br>६१, ६२      |
| जन्मको निदान १५६, भव हो<br>१५९ | जरामरण निरोध भनेको ६१                     |
| जन्मको निरोधलाई ६३             | जरामरणको समुदय हुन्छ ६२                   |
| जन्म निरोध भनेको ६३            | जरामरण समुदय भनेको ६१                     |
| जन्म निरोध मार्गलाई ६३         | जरामरण समुदयलाई ६१, ६२                    |
| जन्म निरोध हुने मार्गलाई ६३    | जरा हुनु दुःख हो ६०, ८६                   |
| जन्मबाट परिमुक्त हुन्छन् २०५   | जरो उखेलिई सकेको ११८, ११९                 |
| जन्म भनिन्छ ६३                 | जलाबुज प्राणीहरू ५६                       |
| जन्मलाई ६३                     | जवन प्राप्त ह्यो १३८                      |
|                                | जसको कायमा २६१, २६३                       |

जसको कुशल धर्ममा श्रद्धा हुन  
२७७

जसले प्रतित्यसमुत्पादलाई ९८,  
वेरुदछ ६७

जहाँ भगवान् हुनुहुन्थ्यो १४४,  
२६७

जा

जाग्रत ४६, नहुने ४८, तामा अनु-  
युक्त २४८, तामा असंलग्न  
२०१, तामा संलग्न हुन्छ  
२०२, २०३, तामा संलग्न  
हुने २०२

जातिभूमिमा ७८

जान्दछ जान्दछ १०१, १०२

जान्दैन जान्दैन १००, १०१

ज्यान लिन सक्ने छैन १७७

ज्यान लिन्छ १७७

ज्यान लियो १७८

जान्नुपर्ने विज्ञान हो १०३

जानेको छैन २२२

जानेको छ २२२

जानेर वा (नजानेर) १४६, १४७

ज्वाला (अर्ची) देखिन्छ १११

जि, जी

जिह्वा ६८, आयतन ७०, स्पर्श  
६६, वेदना ६८, विज्ञान  
७३, विज्ञेय रस १२९,  
विज्ञेय रसहरू १२९

जिह्वेन्द्रिय ११०

जीविकाको निमित्त ४८

जीवित-इन्द्रिय टूट्नु ६२

जु, जु

जुन बोध्यङ्गमा २१८

जुन रूप हो ६८

जुन वेदना हो ६७

जुन विज्ञान हो ६७, ६८

जुन संस्कार हो ९७, ६८

जुन संज्ञा हो ६७, ६८

जुही चमेलीको मांला ४९

जे, जी

जेतवनाराममा २८२, २८४, २८६,

२८८, २९०, २९२, २९४,

२९५

जे जति समुदय घर्महरू हुन् ४

जेठालाई सम्मान गर्छ २१

त, ता

जेठा रहेछौ २०

जो अनित्य हो त्यो दुःख हो १७६

तकिया २७

जो दुःख हो त्यो निरोध १७६

तन्नेरी स्त्री २६३

जो यो वेदना हो १०४

तपाईंको गुरु को हुनुहुन्छ ३, ६

जो यो विज्ञान हो १०४

तपाईंका गुरु को हुन् ६

जो यो संज्ञा हो १०४

तपाईंका इन्द्रियहरू १६३, १६७,

१६६

म

तपाईं जानु भएको बाटोमा १३८

तलतिर हेरी २, ५

भगडा १४८, गर्ने १५

तलजाने बाघ ६५

भूट बोल्ने हुन्छ १२३

ताल्चा हात्मा लिई २६०

भूटा आरोप १४२

तालको बंखाले ६६

भूटो आरोप लगाए २६४

तालवृक्ष जति ६३

भूटो आरोप लगायो २६४

तालवृक्ष भैं ११७

भूटो बोलीबाट विरत रहन्छ १२३

तालवृक्ष बराबर ६३

ट, ड

ति, ती

टाढंदेखि १८४, १८५, १८७,

त्रिण २७

१८६, १६१, १६३, १६५,

तिन्न इच्छा २५६

१६७, १६६

तिम्ना गुरु को हुन् २

टाढंबाट भएपनि ३३

तिरश्चीन योनिबाट परिमुक्त २६७,

डसना २७

हुन्नन् २६८, २६९

डोरी २७, को कारण ६६, खसाली

तीन महीनासम्म २५८

हेर्दा ११७

तीर्थिय परिक्काजकहरूको २३३

तीन पुद्गलहरू २३४, २३६,  
मध्येमा २४१, २४२  
तीन विद्या प्राप्त गर्न सक्ने कुरा  
२१५

तीन वेदनाहरू १६०

तीर्थ ११६

तीस मएर पनि २३२

तीक्ष्णप्राज्ञ ह्यौ १३८

तु, वृ, ते, तै, तो

तुच्छ २६४

स्तुति गर्नुभयो १३९

तृष्णा १०७, उपादान २६९, हृह

६७, लाई ६६, ६७,

क्षयको निमित्त २३०, को

निदान देवना हो १६०,

को निदान के हो त ?

१६०, को समुदयले ५७,

भनेको ६७, प्रभव हो

१५९, हुनाले ६६, रूपी

काँडा १४०, निरोध हुने

मार्ग भनेको ६७, निरोध

हुने मार्ग हो ६७, निरोध

भएमा ५७, निरोध हुने

मार्गलाई ६६, ६७, निरोध

भनेको ६७, निरोधलाई

६६, ६७, निरुद्ध हुन्छ

६७, १०८, निरुद्ध हुनाले

६६, समुदय हुन्छ ६७,

समुदय भनेको ६७, समु-

दयलाई ६६, ६७

तृतीय दिशामा ११६

तृतीय ध्यानमा १८७, १८८

तृविधाकारले २१४

तेज ५५, ९४, धातु हुन् ९४, धातु-

बाट विरक्तिइन्छ ९४

तेजो धातु ८९, ९४

तेल ९२

त्रैविद्य छ १६

त्रैविद्य छन् १३८

त्रैविद्य श्रावकहरू १४०

त्यो न भेरो हो ६४, ९५

त्यो बाचा (=वचीद्वार) पनि हुने

छैन १४५

थ

थम्भो ३६

स्थविर भिक्षुहरूको ३४, ३५

स्थविर भिक्षुहरूलाई ३५

स्थिर छ २१७, २१८



[ ३३० ]

बुद्धकालीन श्रावक चरित-२

धीनमिद्ध हुन्छ ११०

युक्त ९२

थुल्लच्चय २६, आपत्ति लाग्छ २७,

२८

स्थूल १७३

द्विविध २१४

दीर्घकालिक हित १३२

दु

द. दा

दण्डाको प्रहार ९२

दश कथाद्वारा ७९

दशक गरी गिन्ति गर्ने चलन २५५

दश झएर पनि २३२

दाँत ८६, आदि भर्नु ६२

दानको फल छैन १२७

दानको फल छ १२७

बाह्य किट्ठं २४५, २४६

दि. दी

द्वितीय दिशामा ११६

द्वितीय ध्यानमा १८६

दिनभरी १६२, नै १६३, १६४

दिव्यचक्षु १६७

दिव्यश्रोतद्वारा १६७

दिवा विहारको लागि १८१, १८५

दिवा विहारको निमित्त ८१

दुइप्रकारका कायसमाचारहरू १२१

दुइ सहायकहरू १०

दुष्कृत्य आपत्ति १६

दुःख आर्यसत्य ८८, भनेको के हो?

८९

दुःख ५९, हुन् १६०, हो ६०,

भनेको ६०, भनी जान्दैन

१००, भनी जान्दछ १०२,

नै अन्तर्गत हुन्छ १६०, हो

भनी जान्दछ १०१, दिने

हुन्छ १२५, दिने सहगत

चित्त १२५, नदिने सहगत

चित्त लिई बस्छ १२५,

नदिने सहगत संज्ञा लिई

बस्छ १२६, नदिने हुन्छ

१२५, १२६, लाई ५९,

लाई प्रमुख गरी २३९,

लाई जान्दछ ६०, को

अज्ञानता ७५, को अन्त-

गर्ने हुन्छ ६२, ६६, ७५,

७७, दौर्मनस्य हुने २०५,

निरोध आर्यसत्य ८८,  
 निरोधको अज्ञानता ७५,  
 निरोध भनी जान्दैन  
 १०१, निरोध भनेको ६०,  
 निरोध भनेको कस्तो हो  
 त ? ६०, निरोध हो ९८,  
 ९९, निरोधलाई ५९,  
 निरोधलाई जान्दछ ६०,  
 निरोध हुने आर्यमार्गसत्य  
 ८८, निरोध हुने मार्ग  
 भनेको कस्तो हो त ? ६०,  
 निरोध हुने मार्ग भनेको  
 ६०, निरोध हुने मार्गको  
 अज्ञानता ७५, निरोध हुने  
 मार्गलाई ५९, निरोध हो  
 भनी जान्दछ १०१,  
 निरोध हुने मार्ग भनी  
 जान्दैन १०१, रूपलाई  
 १७९, १८१, रूप हो  
 १७९, १८१, विज्ञान हो  
 भनी १७९, वेदना ५५,  
 १०२, १६०, वेदनालाई  
 १७९, वेदना हो भनी  
 १९७, समुदय आर्यसत्य  
 ८८, समुदयको अज्ञानता  
 ७५, समुदयलाई ५९,

समुदयलाई जान्दछ ६०,  
 समुदय हो भनी जान्दछ  
 १०१, समुदय हो ६०,  
 ९७, ९९, समुदय भनेको  
 ६०, समुदय भनेको कस्तो  
 हो त ? ६०, संस्कार हो  
 भनी १७९, संस्कारलाई  
 १७९, थिए १३३

दुर्गन्धित शरीर देखी २६३

दुतिय नलकपानमुत्तं २९७

दुतिय लकुष्टक भद्विषमुत्तं २९२

दुप्पञ्जो १००

दुर्भरताको २५

दुष्पौष्यताको २५

ट्ट

दृष्टान्त २१८

दृष्टि-आत्मव १६१

दृष्टि उपादान ६६

दृष्टि प्रतिषेध २५७

दृष्टिप्राप्त २३५, २३६, २३८,

२३९, २४१, पुद्गल

२३७

दृष्टिप्रतिलाभ १२१, १२६, १२७,

१२८

|   |   |
|---|---|
| दृष्टि मानानुशयलाई ५३, ५९,<br>छेदन गरी ६१   | हो ११८, बाट शून्य छ<br>११८, ११९   |
| दृष्टि विशुद्धि ८४, को निमित्त<br>८२, लाई ८४, शंका-<br>निवारण विशुद्धिको<br>निमित्त ८५  | द्वेषी ११७, हुन्छ १२६<br>दोष १३८, छ भने १३७, दिउन्<br>४३, दिनपरे ४३, दिन्छ<br>४३, दिए ४३, दिने छन्<br>४३, लुकाउने ३६  |
| दृष्टि सीषा हुन्छ ५२, ५४, ५५,<br>५९, ६०, ६१, ६३   | दोषारोपण गर्दछन् २६१<br>दोषो रथ ८५, मा बसी ८५<br>दोर्मनस्यताबाट परिमुक्त हुन्छन्<br>२०५   |
| दे, दो, दौ  |   |
| देखेको छ २२२  |   |
| देखेको छैन २२२  |   |
| देखेको छु २२२   | ध   |
| देवता २४९, २५०, २५३, ले<br>२४९, हल्लको आहार ५८  | धर्मको खोज गर्नु २०८<br>धर्मको खोज हो २०९<br>धर्मकथिक छ १९<br>धर्मको कारणले ९६<br>धर्मचक्षु उत्पन्न भयो ४, ७<br>धर्मदायाद होऊ ३१, ३२<br>धर्मदायाद नभई ३१<br>धर्मघातु १६४<br>धर्मप्रति गौरव राख्ने २५२<br>धर्मप्रति गौरव राख्न लगाउँछ<br>२५१ |
| देवनिर्कायमा उत्पन्न हुन्छ २३०  |   |
| देवसहित १३२   |   |
| द्वेष ११७, अकुशल मूल हो ५३,<br>पनि खराब हो ३६, चित्त<br>प्रपञ्चकारी हो ११७,<br>११८, पूर्ण संकल्प १२४,<br>सहगत चित्त १२५, सह-<br>गत चित्त लिई बस्छ<br>१२६, चित्त निमित्तकारी |   |

धर्मपान गरी ४९

धर्मपर्याय सुनेर ४

धर्मप्रति २२४, अटल श्रद्धा हुन्छ  
५२, ५४, ५५, ५६, ६०,  
६१, गौरव राख्ने हुँदैनन्  
२५१

धर्मपर्याय २३३

धर्म ब्रुम्हने तीव्र इच्छा २५६

धर्म भन्नाले २३०

धर्ममा अटल श्रद्धा हुन्छ ५४

धर्ममा धर्मानुपशयो मई २२०

धर्मलाई देख्छ ९९

धर्म विचयसम्बन्धयुक्त २०७, २०८,  
२०९, २१८, को शब्दार्थ  
२०८, अप्रमाण छ २१७,  
उत्पन्न हुन्छ २१५

धर्मविद्हरू छन् १४९, १५३

धर्मविद् हुन्छ १५२, १५३, १५४

धर्महरू १४७, बढ्छन् १३०

धर्मविनयमा १५५

धर्मानुसार प्रतिकार गर्छ २६५

धर्मानुकूल १४२, बताएको १४४

धर्मानुसार धर्म प्रतिपत्ति गर्नु २५५

धा, धि

ध्यानका अङ्गहरू १०९

ध्यानबाट उठी ८१, १००, १४१,  
१६६, १७२, १८४, १८५,  
१८७, १८९

ध्यान दिएर सुन ३३

ध्यानबाट उठ्नुमई २२३, २४३,  
२४४

धार्मिक कथा १६८, द्वारा ८१,  
२७६, सुनाउनु मई २१,  
२७६

धार्मिक वार्तालाप १६७

धिवकानं थाले २५

न

न अप्रसन्न भएकालाई १८, २१

न अप्रसन्न हुनेलाई २५

न आउने २३०

नर्कयोनिबाट २७२, २७३, २७४,

परिमुक्त २६७, परिमुक्त

हुन्छन् २६९, २७०, २७१,

परिमुक्त हुन्नन् २६८

न त्यो मेरो हो १७३

नगरहरू १३१

|   |   |
|---|---|
| नगर पनि १३०, उराउँछ ९६,<br>जलाउँछ ९४, बगाउँछ<br>६३  | नाम-रूप ७०, ७१, लाई ७१, ७२,<br>दिलाउँछ ५६, भनेको ७१,<br>निरुद्ध हुन्छ ७१, को<br>निरोधले ७०, निरोधलाई<br>७१, ७२, निरोध हुने<br>मार्ग भनेको ७१, निरोध<br>हुने मार्गलाई ७१, ७२,<br>निरोध भनेको ७१, निरोध<br>हुने मार्ग हो ७२, समुदय<br>भनेको ७१, समुदय हुन्छ<br>७१, समुदयले ७०, समु-<br>दयलाई ७१, ७२ |
| नजाऊ ९<br>नजानेर वा (जानेर) १४६, १४७<br>नङ् ८९<br>नन्दौराग सहगत तृष्णा हो ६०<br>नन्द २८२<br>न-परकृत हो १४२, १४३, १४५<br>न प्रसन्न भएकालाई १८, २१<br>न बनाएको मार्ग बनाइदिने १३८<br>नया ३, ६, भिक्षुहरूको ३६,<br>भिक्षुहरूलाई ३४<br>न-स्वयंकृत हो १४२, १४३, १४५<br>नसाको कारणले ९६<br>नसाहरू १६८ | नालक गाउँ २९४, मा २९४<br>नि, नी<br>निको भयो १४<br>निगम पनि १३०, उडाउँछ ९५,<br>जलाउँछ ९४, बगाउँछ ९३<br>निगण्टहरूको घर्ममा २५५<br>निगमहरू १३१<br>निश्चिन्तरूपले सम्बोधिपरायण हुने<br>२२३, २२४<br>निहस कारणहरू २५६, लाई<br>२५७, ले युक्त २५७<br>निहस भिक्षु २५६, २५७                                 |
| नाक २६४<br>नाग १३<br>स्नायु ८६<br>नाना व्यञ्जन ११५, हुन्छन् ११७<br>नानात्व संज्ञालाई १९२<br>नाम ७१  |   |

|   |   |
|---|---|
| निदान (=हेतु) १५८, को क्षय<br>भएपछि १५८'  | समापत्तिमा बस्ने मिश्रुले<br>१०८, धर्म १५३, १५४,<br>धर्म हो १५१, १५२, धर्म<br>हुन् ४, ७, धर्मको १५२,<br>१५३, को निमित्त १ १,<br>धर्मको निर्वेद गरी १५४,<br>निश्चित २०५, समापत्तिमा<br>बस्छन् १०८, समापत्तिमा<br>बस्न चाहने १०६, समा-<br>पत्तिको निमित्त १०९ |
| निर्देश २५५<br>निद्रस २५५<br>त्रिब्रह्ममुख २४६<br>निन्दा गर्नुभई २१<br>निन्दागर्नु हुन्न १३८<br>निन्दा १३७, १३८, गदिन १३८,<br>गर्नुहुँदा २५, सुखमा अनु-<br>युक्त भई २४७                         | निर्वाणगामी सद्धर्ममा ५२, ५९,<br>६०, ६१, ६२, ६४, ६५,<br>६६, ६७, ६८, ६९, ७०,<br>७१, ७२, ७३, ७४, ७५,<br>७६, ७७, पुगेको हुन्छ ५४   |
| निन्वित हुनेछौं ३१<br>निर्दोषपूर्ण १३४<br>निम्बेधपञ्जो १३८<br>निमित्त ११८, ग्राही २०२, हल्को<br>मनस्कार गर्नु ११४,<br>११५, लाई मनमा लिई<br>११७  | निर्वाण चित्त ११८, ११९<br>निर्वाणमा पुन्याइदिन्छ ३६, ३७<br>निर्वेद हुन्छ १७३<br>निर्वेदको निमित्त १५१, १५२, १५३<br>निर्वेदगरी १५२<br>निर्वेधप्राज्ञ १३८<br>निर्वेध हुनको निमित्त २३०  |
| निरवशेष निरोध ६०<br>निरवदय पूर्वक २०२<br>निरालसता हो २१०<br>निरामिष-प्रीति २११<br>निराहार हुनुभयो २९<br>निरोध हुन्छ १७६<br>निरोध गरी १५२, १५३<br>निरोध १४७, धर्मको १५२, को<br>निमित्त १५२, १५३, | निशङ्की हुन्छन् २२२<br>निशङ्क छु २२२<br>निस्तन्देही २२२<br>नीवरण १०७  |

नीलादि वर्ण पनि जान्दछ १०५  
नीलो पहिचान्छ १०३  
नीलो रातो १०५

नु, नै, नौ

नुहाइधुवाइ गरी बसेकाले ४९  
नेवसंज्ञानासंज्ञायतन १९७, लाई  
१९९, मा १९७, मा  
बसेको छु १९८, बाट उठें  
१९७  
नौ प्रकारका व्यक्तिहरू २६९

ष

पञ्चउपादानस्कन्ध ८९, भनेको के  
हो ? ८९, हरू ९७, हरू  
मध्येबाट ९८, नै दुःख हो  
६०, लाई १८२  
पञ्चेन्द्रिय ११०, को प्रतिशरण  
११०, हरू आयुको आधा-  
रले रहन्छन् ११०  
पञ्चोपादानस्कन्धलाई १८०  
पजाननं १०४  
स्पष्ट १३४  
पठम लकुण्टक भद्रियमुत्तं २९०

पण्डित ह्यौ १३८  
प्रत्याक्रोष २५५  
परिपूर्ण परिशुद्ध २५६  
परिब्राजकहरूसँग २५४  
परिब्राजकहरूमा २५४  
परिभाषा २०७, २०८, २०९,  
२१०, २११

पर्यायले १६५  
परिसुक्त हुन्छन् २७४  
परिशुद्ध १८७, ब्रह्मचर्य २०२,  
२५५, २५७, तथा उज्ज्वल  
१८९, १९२  
परिहानी हो २७७

पलास ३६, बनमा २७६, २७९

पर्वतको फेदीमा ११७

पवारण गच्छु १३७, १३८

पवित्रेके निखिलत्तपुरा ३३

स्पर्श ७१, हुन्छ ९१, आहार ५७,

को कारण हो ९१, को

कारणले ९६, को कारणले

वेदना समुदय हुन्छ ६८,

नृष्णा ६७, को प्रत्ययले

१४२, १४४, को समुदय

हुन्छ ६९, निरुद्ध हुन्छ ६९,

निरोध भनेको ६९, निरो-

धलाई ६९, निरोध हुँदा

|                                   |                                |
|-----------------------------------|--------------------------------|
| ६६, निरोध हुने मार्ग हो           | पसिना ९२                       |
| ६९, निरोध हुने मार्गलाई           | पंजुकूलिक होस् ४६              |
| ६९, निरोध हुने मार्ग              | पहिचान्छ पहिचान्छ १०३          |
| भनेको ६९, बाहेक १४३,              | पहेँलो पहिचान्छ १०३            |
| १४५, भनेको ६९, लाई                | पहेँलो रंग भनेर १०५            |
| ६९, लाई अनित्य भनी                | पक्षमुख २४६, २४७               |
| हेर्छ ९६, समुदय भनेको             | पहिलो प्रश्न १६२               |
| ६९, समुदयलाई ६९, हरू              |                                |
| ६९ नै हो १४४, १४५                 | पा                             |
| परकृत पनि १४६, १४४                |                                |
| परकृत सुखदुःख हुन् १४२, १४३,      | पाखंडी ४८                      |
| १४४, १४५                          | पांच अङ्ग हुन्छन् १०९, ११०     |
| परिदेव हुनु दुःख हो ६०            | पांच अङ्गद्वारा अनुगृहित हुन्छ |
| परिशुद्ध १८४                      | १०७                            |
| परिहानी हुन्न २४९, २५०            | पांच वस्तुहरू २६, २८           |
| परुष १२३, बाचा अकुशल हो ५३,       | पांचशय भिक्षुहरू २३, २४        |
| बाचाबाट अभय रहनु                  | पाचस्त्रिय ३०                  |
| कुशल हो ५३, बोली बोल्ने           | पात्र-चीवर ग्रहण गरी १, ८०,    |
| हुन्छ १२३, बोलौबाट                | २५४, २६६                       |
| विरत रहन्छ १२३                    | प्राप्तमोक्ष शीलद्वारा २३०     |
| पसलबाट ४०                         | पानी ९२, ९३                    |
| पस्त्रद्धि २०७, सम्बोज्जङ्गो २११, | पानीमा २६१                     |
| २१२                               | पानी समान भई २६१               |
| पस्ममुख २४६                       | पाप विचारका छन् २३, २४         |
| पसारिको बाहुलाई खुम्चाउँछ १३,     | प्वालहरू २६४                   |
| २३१                               |                                |



| पि, पी                       | पृ. पे, पै, पो                  |
|------------------------------|---------------------------------|
| विद्युं दुखेको छ २७६         | पृथग्जन पनि परिनिर्वाण हुन्थ्यो |
| मिष्टपात्र १३०, १३१          | ८४                              |
| पित्त ९२                     | पृथग्जन पनि दुइ प्रकारका छन्    |
| पिसाब ९२                     | ५१                              |
| पीति पामोञ्जं २११            | पृथग्जन सम्यक्दृष्टि ५१         |
| पीतिसम्बोज्झङ्को २११         | पृथ्वी ५५, मा २६१, समान भई      |
| पीप ९२, पनि २६२, पनि फाल्छन् | २६१, कसिण निर्देश               |
| २६१                          | २१५, धातु ८९, धातु हो           |
|                              | ९०, धातु भनेको ८९,              |
|                              | धातु भनेको कुन हो त ?           |
|                              | ८९, धातुबाट बिरक्तिहन्छ         |
|                              | ९०                              |
|                              | पृथुलप्राज्ञह्रौ १३८            |
| पुछने कपडा समान भई २६२       | पेटको वायु ९५                   |
| पुद्गल १३०, १३१              | पंताला ८८                       |
| पुनर्जन्म ६०                 | पंशुन्यवाचा अकुशल हो ५३         |
| पूग २४७                      | पोरी १३४                        |
| पूजा गर्नेछौं २०             |                                 |
| पूर्ण दशक २५५                | प्र                             |
| पूर्वाह्न समयमा १, १८३, १८५, | प्रकाश देखिन्छ १११              |
| १९१, २१८, २५४, २६६,          | प्रणीत १७३                      |
| २६७                          | प्रत्यन्तमा बस्ने मानिसहरूको    |
| पूर्वाह्न समय ब्रिताजेछु २१६ | आहार ५८                         |

|  |   |
|--|---|
| प्रत्यय उपादान २६९   | प्रमाण २१७, कर २१७  |
| प्रत्ययहरू १०६, ११४, ११५   | प्रमाणकारी भनिएको हो ११७  |
| प्रत्याक्रोश २६७, २६८  | प्रमाण थाहा पाइने हुनाले ११७  |
| प्रतिघानुशयलाई हटाई ५९, ६१   | प्रमाद ३६   |
| प्रतिव्यसमुत्पाद १६२, लाई देख्छ<br>९९  | प्रयत्न नछोडेको हो २१०  |
| प्रतिव्यसमुत्पन्न १४२, हुन् ९७, ९९   | प्रशब्धकाय हुनेको चित्त २१२   |
| प्रतिनिस्सर्ग हो ६०  | प्रशब्ध सम्बोध्यङ्ग २१२, २१८,<br>उत्पन्न हुन्छ २१५, को<br>शब्दार्थ हो २११, अप्रमाण<br>छ २१७, हो २१२ |
| प्रतिषदा ज्ञानदर्शन विशुद्धि ८३  | प्रशंसित १६८, हुनेछौं ३२  |
| प्रतिषेध १०५   | प्रसन्न पानं सब्ध १८, २१, २५  |
| प्रतिशरण मन हो ११०   | प्रसन्नतालाई आघात पार्ने १८, २१   |
| प्रतिशान्तता २१२   | प्रसन्न हुनेलाई २५  |
| प्रतिसंख्यान गरी २०२   | प्रज्ञा हो १०२ १०३  |
| प्रतिसन्धि ५६, गराउने बेदना ५६   | प्रज्ञा अभिज्ञाको लागि १०६  |
| प्रतिसंविदित गच्छन् १४३, १४५   | प्रज्ञा केको लागि हो त ? १०६  |
| प्रत्यूष समयमा १७  | प्रज्ञाचक्षुले जान्दछ १०६   |
| प्रथमध्यान १०९, का कति कति<br>अङ्गहरू छन् ? १०८, का<br>पाँच अङ्गहरू छन् १०८,<br>बाट उठे १८४, भनेको<br>कुन हो १०८, मा १८४,<br>मा पाँच अङ्ग हुन्छन् १०९,<br>११०, मा कति अङ्गहरू<br>हुन्छन् ? १०९ | प्रज्ञाद्वारा मुक्त १३९   |
| प्रधानता दिई २१७   | प्रज्ञाद्वारा खोज गर्छ २०९  |
| प्रब्रज्या पाउँ १०   | प्रज्ञाद्वारा खोज गर्दा २१०   |
|  | प्रज्ञाद्वारा जानिसकेको छु २२२  |
|  | प्रज्ञा नभएको १००, हो १०१   |
|  | प्रज्ञामा पनि प्रमाणकारी २७२,<br>२७३  |
|  | प्रज्ञामा भने प्रमाणकारी २६९,   |

हुन्छ २७०, २७१  
 प्रज्ञा प्रधान १०३  
 प्रज्ञाबल हो २०९  
 प्रज्ञा भनेको १०५  
 प्रज्ञा र विज्ञान १०३, भनेको १०२  
 प्रज्ञारत्न हो २०९  
 प्रज्ञाले १०५  
 प्रज्ञावान १०१, १५०, हुन्छ ७९,  
 १०१, हुने कुरा सुनाउँछ  
 ७९  
 प्रज्ञाविमुक्ति १०७, छन् १३९  
 प्रज्ञेन्द्रिय २४०, अधिकतर छ २३९,  
 को २२१, हो २०९

प्रा, प्रि. प्री, प्रे

प्राणीघात अकुशल हो ५२  
 प्राणीघातबाट अलग रहनु कुशल  
 हो ५३  
 प्राणवायु नरहनु ६२  
 प्राणीघातबाट बिरत हुन्छ १२२  
 प्राणीहिंसा गर्ने हुन्छ १२१  
 प्रामोदय सम्पत्ति २११  
 प्रातिमोक्ष-शील २२९, द्वारा २२९  
 प्रियंकर ढंगले २, ५

प्रियसंग वियोग हुनु दुःख हो ६०,  
 ८९  
 प्रीति पनि रहित १=७  
 प्रीति मन हुनेको काय २१३  
 प्रीतिसम्बोधयङ्ग २०७, २११,  
 २१८, हो २११; अप्रमाण  
 छ २१७, उत्पन्न हुन्छ  
 २१५, को शब्दार्थ हो  
 २११

प्रीतिमुख १८४, १८६  
 प्रीति हुन्छ १०८, ११०  
 प्रेतयोनिबाट परिमुक्त २६९

फ

स्फरण हुने लक्षण २११  
 फियो ८९  
 फोक्सो ८९  
 फोहरें फोहर भएको ११७

ब

बन्धरो २७  
 बडगाउँसंग २९४  
 बत्तीको ज्वाला १११  
 बघक १७८, नै चियो १७८

|                         |                                |
|-------------------------|--------------------------------|
| बधक-रूप हो मनी १८०, १८२ | २०, २ हात्तीले २०, संग         |
| बधक-रूपलाई १८०, १८२     | सोधे २०                        |
| बरको रूख २०, थियो १९    | ब्याधिबाट परिमुक्त हुन्छन् २०५ |
| बलवान् पुग्दथे १२, २३१  | ब्याधी हुने सत्वहरू २०५        |
| बसिना २७                | ब्यापाद ५३, १०९                |
| ब्रह्मचर्यहरू २०५       | ब्यापाद रहित १२८               |
| बहुलिकृत गर्छ २०५       | ब्यापन्न १२४                   |
| बहुलिकृत गर्दा २२१, २२२ | ब्यापारीले जान्ने जस्तै १०५    |
| बहुलिकृत गर्नेछ २०५     | ब्यायाम हो २१०                 |

## बा

|                              |                             |
|------------------------------|-----------------------------|
| ब्याकरण गर्नुभयो १५६         | बाँस २७                     |
| ब्याकरण गर्ने थिएँ १६२, १६३  | १२ वर्ष २५५                 |
| ब्याकरण गरेको १५७            | बाह्रवर्षसम्म २५५, २५६, २५७ |
| बाँगो टिगो भएको ४८           | बाहिरको भागो ९५             |
| बाटाका बीच बीचमा ८५          | बाहिरको आप् ९०              |
| बाँड-फाँड गर्छ २६            | बाहिरको तेजघातु ९४          |
| बाँड-फाँड गरिसक्यो २४        | बाहिरको पृथ्वीघातु ९०       |
| बाँड-फाँड गरे २३             | बाहिर मनको विषय ९८          |
| बाँड-फाँड गरेता पनि २६, २८   | बाहिरको रूप ९७              |
| बाँड फाँड गर्न सक्ने २५      | बाहिरको वायुघातु ९५         |
| बाँडन योग्य छैन २६           | बाहिरी संयोजन २२९, २३१,     |
| बाँडन हुन्न २०, २६, २८       | २३२, हुने व्यक्ति २३०       |
| बाँडैता पनि २७, २८           | बाहुलिका ३३, ३४             |
| बाँदर १९, ले २०, र हात्तीलाई |                             |

## बि, बी, बु, भृ

बिद्ययौना २७

बितेको रातमा २५०

ब्र

बिरामी तथा दुःखी थिए २२७

बीर्यवान् हुन्छ १६८

बीस भएर पनि २३२

बुद्ध दर्शन अनुरूप १७६

बुद्धप्रति २२४

बुद्धकालीन भारतीय भूगोल २९४

बुद्धतर अनुसार २२

बुद्ध हुनु ६२

ब्रह्मचर्यवास गरिन्छ कि ? ८३

ब्रह्मचर्यवास गरिन्छ त ? ८२, ८३

ब्रह्मचर्यवास गर्नुहुन्छ के ? ८२

ब्रह्मचर्यवास पुराणयो १५६, १५७,

१५८, १६१, १७४

ब्रह्मसंहिय १३३

ब्राह्मण प्रनह्नुले १३२

ब्राह्मणसुत्तं २८२

बो

भ, भा

बोज्झङ्ग विभङ्गको २०७

बोधिको भङ्ग भएकोले २०८

बोध्यङ्गहरू २१४, हुन् २०६,

कसरी उत्पन्न गर्ने ? २१४,

मध्येमा २१८, लाई कसरी

रक्षा गरी राख्ने ? २१४

बोध्यङ्गभावना गर्नेलाई २०५

बोध्यङ्ग भावनाद्वारा २१५

बोध्यङ्गद्वारा के के फलहरू पाउन

सकिन्छ २१६

बोध्यङ्ग पनि हुन्छन २१४

बोध्यङ्ग शब्दको विग्रह २०६

बोसो ९२

भगवान्कहाँ गए १६७

भगवान्कहाँ जान्छौं ९

भगवान् प्रतिको श्रद्धाले मात्र

विश्वास गर्दिन २२२

भगवान्का पुत्रहरू हुन् १४०

भगवान्लाई अभिवादन गरी ८०,

२४०, २४३, २५९, २६०

भगवानलाई भूटो आरोप १७१

भगवान्लाई यस्तो भन्नुभयो २०५,

२१९, २५८, २६०, २६७

भगवान्ले २२१, २३१, निन्दा

गर्नुभयो १८, बताउनु भए

जस्तै १४२

भगवान्संग १६७, मेरो १६८,  
यस्तो बिनित गरे २५९

भद्रीयलाई २९२

भय हुन्छ २७७

भय हुन्न २७७

भययुक्त पुरुष २७८

भगवान्को निमित्त १०९

भव ६३, बाट उत्पन्न भएको हो

१५९, को निदान उपादान

हो १५९, को निदान के

हो त ? १५९, मा १०८,

लाई ६४, ६५, हरू १०७,

चक्र १२८, चक्र सिद्धिएको

हुनाले १२८, निरुद्ध हुन्छ

६५, निरोधलाई ६४, ६५,

निरोध हुने मार्ग हो ६५,

निरोध हुने मार्गलाई ६४,

६५, निरोध हुने मार्ग

भनेको ६४, निरोधले जन्म

निरोध हुन्छ ६३, निरोध

भनेको ६४, प्रभव हो

१५९, समुदय भनेको ६४,

समुदय हो १५९, समुदय

हुन्छ ६५, समुदयलाई ६४,

६५

भवासव ७६, १६९

भविष्यमा संयम गर्नेछु २६४

भविष्यमा संयमित हुन्छ २६५

भाविता २२१, गर्नेछ २०५, गर्नु-

पर्ने प्रज्ञा हो १०३

भालूहरूको आहारभन्दा ५७

भालूको आहार सूक्ष्म ठानिन्छ ५७

भालूले ५७

भि, भू

भिन्न भएको मन ९८

भित्री संयोजन २२८, २२९, २३२

भित्री तेजघातु ९४

भित्री पृथ्वीघातु ८९, हुन् ९०

भित्री र बाहिरी ९२, ९४, ९५

भित्री वा बाहिरी १७३

भित्री वायु घातु ९५

भित्री सुखदुःख १४५, १४६, १४८

भित्री संयोजन हुने व्यक्ति २०९,

२३०, को बारेमा २३१

भिक्षाटन्को निमित्त १८५, १९१

भिक्षाटन् गरिरहेको बेलाना २

भिक्षा जान २५४

भिक्षुसङ्घका साथ २४

भिक्षुहरूलाई आमन्त्रण गर्नुभयो

८८, १२०, २२८

श्रुत ५६, १५३, ह्रू ५५  
श्रुमिदेवताहरूको आहार ५८

भे, भो

भेदभिन्न हुनु ६२  
भोक नलागेको ४६, ४७  
भोक नलाग्नेलाई ४७  
भोक भेटाउँछ ३२  
भोक लाग्नेले ४६  
भोक बस्छ ३२  
भोजन ग्रहण गर्नुभएन २९  
भोजन गर्ने शालाको अनुमति २४४  
भोजन गर्ने शालालाई भनेको हो  
२४३  
भोजनपछि २९  
भोजन नखाई ३२  
भोजनसाला २४४  
भोजनमा मात्रा नजान्ने ४८, ४९  
भोजनमा मात्रा-ज्ञान हुन्छ २०२  
भोजनमा मात्रा-ज्ञान हुनेछौं २४८  
भोजनमा मात्रा-ज्ञान हुने २०२  
भोजनोपरान्त १९१

म

म आराम गर्छु २७६  
मक्खो ३६  
मगघ देशको २९४  
मभौला भिक्षुहरूको ३६  
मभौला भिक्षुहरूलाई ३४  
मत्थलुङ्ग ९०  
मद ६६, प्रमादलाई ३६  
मध्यस्थता २१४  
मध्यस्थ भई हेर्नु २१४  
मध्यस्थ भई हेर्छु २१३  
मध्यस्थभावले युक्त २१३  
मध्यम प्रतिपदा ३७  
मध्यममार्ग छ ३६, ३७  
मध्यरातमा २४९, २५०  
मध्याह्न समयमा २१६, २१८  
मधुर स्वस्ले १३६  
मनः भायतन ७०  
मनः कर्म १२०  
मनस्कार गर्नु ११४  
मनस्कार नगर्नु ११५  
मन ९८, को पथमा आएको हुन्छ  
९८, को विषयलाई ९८,  
स्पर्श ६९, स्पर्शज वेदना  
६८, विग्रहको हुन्छ ९८,

|                                 |                           |
|---------------------------------|---------------------------|
| (मनः द्वार) रहेको खण्डमा        | मरणपछि हुन्छ १७५          |
| १४६, लगाई ३६, लगाउने            | मरणपछि सत्व हुन्न १७५     |
| ३५, (=मनद्वार) पनि              | मरण भनेको कस्तो हो त ? ६२ |
| हुने छैन १४७, विज्ञान           | मरण हुनु दुःख हो ६०, ८९   |
| ७३, विज्ञानले १०४,              | मरण हो ६२                 |
| संस्कार अभिसंस्करण गच्छं        | मलद्वार २६४               |
| १४७, सञ्चेतना आहार              | मलाई नै गौरव गर्नु ४५     |
| ५७, सञ्चेतना आहारले             | मलाई नै संस्कार गर्नु ४५  |
| ५५, सञ्चेतनाको हेतुले           | महाचुन्व २८२              |
| १४६, समाचार १२०,                | महद्विक १६८               |
| १२३, १२४                        | महाकल्पित २८२             |
| मनसिकार ७१                      | महाकात्यायन २८२           |
| मनोभाव १५१                      | महानुभाव १६८              |
| मनोविज्ञान १०५                  | महाकाश्यप २८२             |
| मनोविज्ञेय धर्म १२९, हरू १२९,   | महाकोट्टिक २८१            |
| १३०                             | महाधनी महाभोगी १७७        |
| मनोसंस्कार निरुद्ध हुन्छ ११३    | महाप्राज्ञत्त्वौ १३८      |
| मयूरको आहारभन्दा ५७             | महाप्रज्ञावान् १३६, १३८   |
| मयूरको आहार लक्ष्म ५७           | महापुरुष भन्दछु २१९, २२०  |
| मयूरले सर्प तथा बिच्छिहरू खान्छ | महापुरुष भन्दिन २१९, २२०  |
| ५७                              | महापुरुष भनी भन्दछन् २१९  |
| मरेको कुकुरको ४६                | महाभूत ७१                 |
| मरेको मामु देखेर ४६             | महासमुद्रको पानी ९३       |
| मरेको मानिसको मामु ४६           | महासमुद्रमा ९३            |
| मरेको सर्पको ४६                 | महाश्रमण ३, ६७, कहाँ न    |
| मरणपछि हुन्न १७०, १७२, १७५      | थहा श्रमण हुनुहुन्छ ४     |



[ ३४६ ]

बुद्धकालीन श्रावक चरित-२

महेच्छताको २५

मासी ८९

मासु ८९, १६८, को कारणले ९६

मा

मि, मु, मू

मार्ग कोविद हुनुहुन्छ १३८

मार्गप्रज्ञा १०२

मार्गमा पुण्याउन सक्तैन १०५

मार्गविद् १३८

मार्ग विज्ञान १०२

मार्गज्ञ १३८

मार्ग सम्यक्दृष्टि १०६

मार्गामार्ग जान्ने १३६

मार्गामार्ग ज्ञानदर्शन विशुद्धि ८३,  
को निमित्त ८२

माटाका भांडा २७

माटो २७

माटाको कारणले ९६

मात्र ज्ञान २०१, २४८, हुन्छ २०२

माथिजाने वायु ९५

मान ३६

मान गर्नेछौ २०

मानानुशय १८४, १८८, १९०,  
१९४, १९६, १९८, २००

माया ३६

मारसहित १३२

मात्स्यं ३६

मित्रता प्रति गौरव राख्ने २५२

मिथ्याचार गर्ने १२१

मिथ्यादृष्टि ५३, अन्तर्गत १७६

मिथ्यादृष्टिक हुन्छ १२४

मिद्ध सुख २४६

मिहिन ५७, ५८, हुन्छ ५८

मुखबर्ण १६६, १८४, १८७, १८९,

१९२, १९३, १९५, १९७,

१९९, पनि परिशुद्ध १८६

मुखर ४८

मुटु ८९

मुक्ति ६०

मुदिता सहगतचित्त ११६

मूत्रद्वार २६४

मूत्र पनि २६२, फाल्छन् २६१

मूर्द्धाभिषिक्त २४६

मू

मृत कुकुर २६३

मृगौला ८९

|   |  |
|---|--|
| मृत्युपच्छि २२९, २३०, यो शरीर<br>११२  | मेरो आत्मा हो १७३  |
| मृत्यु हुन्छ ११३  | मेरो बचनले बोलाऊ २५९   |
| मृत्यु हुनु ६२  | मैत्रीचित्त ११६  |
| स्मृति २०८, तथा उपेक्षा १८९,<br>परिशुद्ध भएको ११४,<br>युक्त हुन्छ २०७, मान्<br>१६१, मान् भई २१९,<br>बिस्मरण हुने कुरा २१५,<br>सम्पन्न २०८, सम्बोध्यङ्ग<br>२०७, २०८, २१८,<br>सम्बोध्यङ्ग अप्रमाण २१७,<br>सम्प्रजन्य १८७, सम्बो-<br>ध्यङ्ग स्थिर रहने २१५,<br>सम्प्रजन्य भई २७७ | मैत्रीसहगत चित्त ११६<br>मैनाको स्वर जस्तै १३६<br>मोघपुरुषहरू २५<br>मोघपुरुष होलान् १८<br>मोटो ५७<br>मोटो आन्द्रा ८९<br>मोह अकुशल मूल हो ५३<br>मोह उत्पन्न हुन्छ ११७<br>मोहचित्त निमित्तकारी हो ११८<br>मोह चित्त पनि प्रपञ्चकारी हो<br>११८<br>मोहचित्त प्रमाणकारी हो ११७<br>मोहबाट पनि शून्य छ ११८, ११९<br>मोही ११७ |
| मृत पुरुष २६३   | य  |
| मृत सर्प २६३  | यस्तो मैले सुनें ३१, ३८, ५०, ७८,<br>२२१  |
| स्मृतेन्द्रिय २२१   | यस्तो भन्नुभयो २३१   |
| मृषा २६४, बाह अकुशल हो ५२,<br>बाहबाट अलग रहनु कुशल<br>हो ५३   | यथार्थ १५१, १५३, १५४<br>यस आत्मभावमा आउने हुन्छ<br>२३०   |
| मे, मै, मो  |  |
| मेच २७  |  |
| मेघावी १३५  |  |

यस कुराको अर्थ ३३, ५०

यस धर्मविनयमा २५६

यस कारणमा ३०

यस जीवनमा ६१, ६२, ६३, ६५,

६६, ६७, ६९, ७०, ७२,

७३, ७४, ७५, ७७

यस प्रसंगमा १८, ३०

यस सन्दर्भमा १८

यज्ञको फल छ १२७

यज्ञको फल छैन १२७

युगल अग्रश्रावक हुनेछन् १०

युवती ४९

युवा ४९

यो दुःख हो भनी २३६

यो दुःख निरोध हो भनी २३६

यो दुःख समुदय हो भनी २३६

यो प्रज्ञा हो १०२

यो विज्ञान हो १०२

र, रा

रगत ९२, १६८, वसन गरे ९,

पनि फाल्छन् २६१

रजनीय स्वरले १३६

रथको चक्का ४८

रथमा बसी ८५

रस ५५, तृष्णा ५५

राग ११७, रहित हुन्छ २२०,

चित्त निमित्तकारी हो

११८, चित्त प्रमाणकारी

हो ११७, ११८, बाट

शून्य छ ११८, ११९, जाई

निमित्तकारी भनिएको हो

११८

रागानुशयलाई ६१, ६२, ६३, ६५,

६६, ६७, ६८, ६९, ७२,

७४, ७५, ७७

रागी ११७, हो ११८

राजगृह नगर २९४

राजारजौटाहरूको आहार ५८

रातको धेरैबेरसम्म २७६

रातको अन्तिम याममा २०३

रातभरी १६२, १६३, १६४

रात्रो पहिचान्छ १०३

रात्ररी मनमा राख ५२

न्याल ९२

रु, रू, रो, रौ

रुखमनि बस्नुभयो १७

रूप ७१, १७५

रूप अनित्य हो १७३

रूप-अरूप-भवराग २२९

ल, ला

रूप आत्मा भनी ठान्दछ १७८

रूप उपादानस्कन्ध ८९, ९७,  
भविन्द्य ९८, मा अन्तर्गत  
हुन्छ ९८

रूपस्कन्ध २२०

रूपकायबाट विमुक्त १३१

रूपत्वलाई आफू १७८, भनी १८०

रूपवृष्णा ६७

रूप नित्य हो कि अनित्य हो त ?  
१७३

रूपबाट अलग्गै रूपमा १७४

रूपबाट पनि निर्वेद हुन्छ १७३

रूपसब ५५, ६४, १०७, मा जाने  
कर्म ५५

रूपमा आफूलाई देखेन १८०

रूपमा सत्त्व छ १७४

रूपलाई ९७, देखेर २०२, मनमा  
लिने ९७

रूप सत्त्व हो १७४

रूपसंज्ञालाई समतिक्रमण गरी  
१९२

रोगले पीडित भई १३३

रौं ८९

लज्जालु २५, पुरुष २७८

लज्जा हुन्छ २७७

लज्जा हुन्न २७७

लट्टी ११७, को प्रहार ९१, जे  
प्रहार गर्छन् ९१

लाटा भेडा जस्तै ४८

लाटो भेडा जस्तो नभई ४९

ले, लो, लौ

क्लेशयुक्त विचार ३८, ३९, छ

४०, ४१, नभएर पनि

४१, छैन ३९, ४१, ४२,

नभएमा ४१, ४२, हुने

भई ४१, का ४०, ४२

लोकमा २२०

लोकुत्तर सम्यक्दृष्टि ५०

लोभ पनि खराब हो ३६

लोभ अकुशल मूल हो ५३

लोह-कढाह २७

लोह कुम्भी २७

लोह-माणकं २७

लोह वारक २७

लौकिक ५०, लौकुत्तर २०८

| व  | वि  |
|--|---|
| वचीसञ्चेतनाको हेतुले सुखदुःख<br>१४६                                | विचार हुन्छ १०८, ११०  |
| वचीसमाचार १२०, १२२, १२३,<br>हू १२२                                 | विचिकित्सा हुन्न ११०  |
| वचीसंस्कार ७४, ११३, अभि-<br>संस्करण गर्छ १४६, निरुद्ध<br>हुन्छ ११३ | विज्ञाननं १०४   |
| व्यञ्जन ११५, ११६, मात्र नाना<br>११९                                | वितर्क-विचार १८६, लाई शान्त<br>गरी १८६  |
| वर्ष ५५, वादी पनि हुन्छ २५०,<br>२५१                                | वितर्क हुन्छ १०८, ११०   |
| वस्त्रहरूले भरिएको २१८   | विस्तारपूर्वक १५३, अर्थ २५०,<br>२५२, बुझ्नुपर्छ १५४                             |
| वनबासी होस् ४६   | विस्तारले पनि १३६   |
| वर्षाकाल २५८   | विस्तृत नगरी १२९, १३०, १३२,<br>संक्षेपमा भनेको १३१,<br>संक्षेपमा भन्नुपर्को १२१ |
| वर्षावास २५८   | विस्तृतरूपमा १२८  |
| व्याकरण १५७, गर्ने थिएँ १६४  | विस्तृतरूपले १२८, बुझेको छु<br>१२१, १२६, १३०, न<br>बताई १३१                     |
| वाचा गरेको थिएँ १  | वित्थारेन वि भासति १३५  |
| वाचा रहेको खण्डमा १४६  | विदद्या उत्पन्न गर्दा १०८   |
| वावानुपात १४२  | उदघालाई उत्पादन गरी ५९, ६१  |
| व्यापादयुक्त १२८   | विनयधर ६, १९  |
| वायु ५५, ९५, धातु ८९, ९५   | विनाश हुन्छ १७०, १७२, १७५   |
| वायु क्षमान भई २६२   | त्रिनिपातयोनिबाट २७२, २७३   |
|  | त्रिपरीत दृष्टिले हेर्ने हुन्छ १२४  |
|  | विषयना ध्यानको निमित्त १०९  |

|                                      |                              |
|--------------------------------------|------------------------------|
| विषय्यना प्रज्ञा १०२                 | विवेक निश्चित २०५            |
| विषय्यना विज्ञान १०२                 | विस्सट्ट १३४                 |
| विषय्यना-सम्यक्दृष्टि १०६            | विहारमा जानुभयो २४५          |
| विषाक १४७                            | विहारहरू कब्जा गर्छन् १७, १८ |
| विपुलचित्त ११६                       | विक्षिप्त नहुने लक्षणलाई २१२ |
| विभाजन गरेका कुराहरू २१४             | विज्ञान १०३, ११२, १७५, हो    |
| विभाजन बाँड-फाँड गरौं २३             | १०२, १०३, अनन्त १०६,         |
| विमुक्त हुन्छ १५२, १७३               | अनित्य हो १७६, आहार          |
| विमुक्त भएपछि १७३                    | ५७, ले ५६, उपादान-           |
| विमुक्तचित्त भएकोलाई २१६             | स्कन्ध ८९, स्कन्धको          |
| विमुक्ति लाभ गर्ने कुरा सुनाउँ छ     | शांतपन २१२, स्कन्धलाई        |
| ७९                                   | भनिएको हो २२०, चरित्र        |
| विमुक्तिलाभी हुन्छ ७९                | हुने १०१, त्वलाई आफू         |
| विमुक्ति ज्ञानदर्शन सम्पन्न ७९, हुने | भनी १८०, मा १७४, बाट         |
| कुरा ७९                              | १७३, निरुद्ध हुन्छ ७३,       |
| विरक्त भएपछि १७३                     | निरोध हुने मार्ग हो ७३,      |
| विरक्त हुन्छ १७३                     | निरोध हुने मार्ग भनेको       |
| विराग १४७, गरी १५२, १५३,             | ७२, निरोध हुने मार्गलाई      |
| को निमित्त १५१, १५२,                 | ७२, ७३, निरोध भनेको          |
| १५३                                  | ७२, निरोधलाई ७२, ७३,         |
| विरज वीतमल ४                         | को निरोधले ७१, भनेको         |
| विरियबलं २१०                         | ७२, १०५, भनेको के हो         |
| विरियसम्बोज्झो २१०                   | १०१, भनेको चित्त हो          |
| विरियांरम्भो २१०                     | ११२, लाई ७२, ७३,             |
| विरियिन्द्रियं २१०                   | १७८, १८०, लाई अनित्य         |
| विवाद गर्ने १५                       | भनी हेर्छं ९१, ९६, ले        |

९८, १०५, पनि जान्दछ  
 १०४, ले पुनर्भव दिन्छ  
 ५६, विज्ञान १०१, को  
 अंश ९८, को अंश उत्पन्न  
 हुन्छ ९७, को समुदयले  
 ७१, मा सत्त्व छ १७४,  
 हरू हुन् ७२, समुदय  
 भनेको ७२, समुदयलाई  
 ७२, ७३, समुदय हुन्छ  
 ७३

विज्ञानरत्यायतन १९३, लाई ११६,  
 १९५, बाट उठे १९४, मा  
 बसेको छु १९४, मा  
 सम्पाधिष्ठ छु १९४  
 विज्ञापनीय १३४

### बी. वृ

वीर्य गच्छे १६८  
 वीर्यवान् ४९, हुन्छ ७९, हुन सक्तछ  
 १६८, हुने कुरा सुनाउँछ  
 ७९  
 वीर्यबल हो २१०  
 वीर्य पुरा हुनेलाई २११  
 वीर्य सम्बोध्यङ्ग २०७, २१०,  
 २१८, को शब्दायं हो

२१०, लाई २१७  
 वीर्य हुन्छ २७७  
 वीर्य हुन्न २७७  
 वीर्यवान् पुरुष २७८  
 वीर्येन्द्रिय २१०, २२१  
 वृक्ष मूलमा ११६

### वे, वै

वेदना १०४, १७५, अनित्य हो  
 १७६, उपादानस्कन्ध ८९,  
 स्कन्ध २१२, २२०, को  
 कारणले ६७, निरुद्ध हुन्छ  
 ६८, निरोध हुने मार्ग  
 भनेको ६८, निरोध हुने  
 मार्ग हो ६८, निरोधलाई  
 ६७, ६८, निरोध भनेको  
 ६८, निरोध हुने मार्गलाई  
 ६७, ६८, निरोध हुँदा  
 ६७, बाट पनि १७३, बाट  
 अलग १७४, भएने  
 २२०, भनिएको हो १०३,  
 भनेको ६८, मा १७४, मा  
 जुन राग हुन्छ १६०, मा  
 वेदानुपपत्ती आई २२०,  
 लाई ६७, ६८, १७८,

|   |   |
|---|---|
| १८०, १८२, लाई अनित्य<br>भनी हेर्छ ९१, ले जान्दछ<br>१०४, वेदन १०३, सत्व<br>हो १७४, समुदय भनेको<br>६८, समुदयलाई ६७, ६८,<br>हरू ६८, १६०  | शरीर डाह हुने रोग १२<br>शरीर-डाह रोग १४<br>शरीरमा भएको वायु ९५  |
| वेदनीय १११, धर्म १११, ११२<br>वेदेति वेदेति इति १०३<br>वंराग्य निश्चित २०५   | शान्त-इन्द्रिय २३२<br>शान्तमन २३२<br>शान्त हुनु २१२   |
| श   | शा<br>शास्ता एकान्तवासमा बस्ने ३३,<br>३४<br>शास्ता प्रति गौरवराम्ने २५०,<br>२५२, हुन्छन् २५०<br>शास्ता समान हुनु भएका ८७<br>शान्तै काय-कर्म २३२<br>शान्तै वचोकर्म हुनेछ २३३<br>शवास-प्रशवास ११३ |
| शठ ४८<br>शस्त्रको प्रहार ९२<br>शब्दवृष्णा ६७<br>शयनासन १३०, हरू १३१, पट्या-<br>एर ८०, हरू तयार पारी<br>२४, हरू नदेओ २३, हरू<br>सम्बन्धी १५<br>शय्यासुख २४६, २४७<br>शय्याहरू कब्जा गर्छन् १७, १८<br>शरीर छाडेपछि १७१, १७२,<br>१७५, उच्छिन्न हुन्छ १७०<br>शरीर छाडी २२९, २३०, मृत्युपछि<br>१७६, मरणपछि १७६<br>शरीरको छाला खुम्चिनु ६२ | शा<br>शा<br>शि, शी<br>शिक्षाकामो २५<br>शिक्षा ग्रहण गर्ने २५६, तिर २५६<br>शिक्षा छाडी १५५, २०१<br>शिक्षा प्रति गौरव राम्ने २५२,   |



|   |   |
|---|---|
| हुन्छी २५१, हुन्छन् २५१,<br>हुँदैनन् २५१                                | हरूको निमित्त १०९,<br>सग्यकदृष्टि ५१  |
| शीलमा परिपूर्णकारी हुन्छ २६९,<br>२७०, २७१, २७२, २७३                     | शोक हुनु दुःख हो ६०, ८६<br>शंकानिवारण विशुद्धि ८३, को<br>निमित्त ८२             |
| शीलव्रत उपादान ६६   |   |
| शीरले ढोगी १०   |   |
| शीलवान्को २६  | भ   |
| शीलवान् हुन्छ २३०   |   |
| शीलविशुद्धि ८३, ८४, को निमित्त<br>८२, ८३, चित्तविशुद्धिको<br>निमित्त ८५ | श्रद्धाले प्रवृजित हुने ४९, कुलपुत्र-<br>हरू ४९<br>श्रद्धाद्वारा मुक्त हुने २३७ |
| शीलसम्पन्न हुन्छ ७९, हुने कुरा<br>सुनाउँछ ७९                            | श्रद्धाविमुक्त २३५, २३७, २३८,<br>२३९, २४१                                       |
| शीलानुगृहित हुन्छ १०७   | श्रद्धेन्द्रिय २३९, अधिक छ २३५,<br>को भाविता २२१, २२२,<br>लाई २३६               |
| शुद्ध उच्चारण १३४   | श्रमण ब्राह्मण १४२, हरू १४३,<br>१४४, १४५  |
| शुभनिमित्तले हेर्नेको ४१  | श्रमण सहित १३२  |
| शुभनिमित्तले हेर्दैन ४१, ४२   | श्रवणीय ध्वनी १३६   |
| शुभनिमित्तं ४१  | श्रमणत्व नचाहने ४८, ४९  |
| शुक्लपत्रको चन्द्रमाको २७८  | श्रुतवान् आर्य-श्रावक १७३   |
| शूद्रहरूको दीर्घकालिक हित १३१   | श्रुतवान् श्रावकले ८६, ८७   |
| शून्यता ११६, ११९, चित्तविमुक्ति<br>हो ११५, ११६                          | श्रोत ९८, आयतन ७०, स्पर्श ६९,<br>स्पर्शज वेदना ६८, स्पर्शज                      |
| शून्य छ ११८, ११९  |   |
| शून्यागारमा ११६   |   |
| शोक १५०, हुन्छ १५३, पृथक्जन-  |   |

|                             |                                     |
|-----------------------------|-------------------------------------|
| वेदना उत्पन्न भयो ९१,       | हुने २६८, २७४                       |
| विज्ञान ७२, विज्ञेय शब्द    | सत्कार सम्मान गर्छन् ४७             |
| १२९, विज्ञेय शब्दहरू        | सत्कार गर्नेछौं २०                  |
| १२९                         | सकृदागामी २४१, २४२, हुन्छ           |
| श्रोतेन्द्रिय ११०           | २७२, हुने पुरुषहरूको पनि            |
|                             | २७२                                 |
| ष                           | सङ्घप्रति गौरव राख्ने २५२, हुँदैनन् |
|                             | २५१, हुन्छ २५१                      |
| षडभिञ्ज छ १९, छन् १३८       | सङ्घप्रति गौरव राख्न लगाउँछ         |
| षडापतन १४८, भनेको ७०, को    | २५१                                 |
| निरुद्ध हुन्छ ७०, को        | सङ्गणिकताको २६                      |
| कारणले ६९, को समुदय         | सङ्घप्रति २२४                       |
| हुन्छ ७०, निरोध भनेको       | सञ्चेतनाले ५६                       |
| ७०, निरोध हुने मार्ग        | सत्वहरूको जन्म हुनु ६३              |
| भनेको ७०, निरोध हुने        | सत्तखत्तुपरमा २७३                   |
| मार्गलाई ७०, निरोधलाई       | सत्तबोध्यङ्गो २०८                   |
| ७०, निरोध हुने मार्ग हो     | सत्तबोध्यङ्ग घर्महरू २१४            |
| ७०, लाई ७०, समुदय           | सत्यानुकूलिक ज्ञान ५१               |
| भनेको ७०, समुदयलाई          | सतिमा होस्ति २०७                    |
| ७०                          | सन्तुष्ट भई ३७                      |
|                             | सन्तुष्टताको २६                     |
| स                           | सन्तुष्टिता ३२, को कुरा सुनाउँछ     |
|                             | ७९                                  |
| सञ्जादान २६९, लाई ८४, नै ८४ | सन्तोषी २५, हुन्छ ७६                |
| सञ्जादशेष २६७, २६८, २६९,    | सन्दर्शित ८१, १३४, २७६, पार्ने      |
| २७१, २७२, २७३, २७४,         | ७६                                  |

सम्प्रतिष्ठित २७६  
 सम्प्रहर्षित पार्नुभई २७६  
 सत्पुरुष धर्ममा १७८, दक्षता १८०,  
 विनीत हुने १८०  
 सत्पुरुषहरूलाई देखने १८०  
 सत्पुरुषहरूलाई नदेख्ने १७८  
 सत्व नै उपलब्ध भएन भन्ने १७५  
 सत्व हो भनी देखनुहुन्छ त ? १७५  
 सन्दूक २१८  
 सद्देषी ४०, ४१  
 सद्धर्ममा पुगेको पनि हुन्छ ५६, ६३  
 सन्ध्या समयमा १४१, २४३, २४४  
 सपदानचारी ४६  
 सम्प्रलाप अकुशल हो ५३  
 सम्प्रलापबाट अनग रहनु कुशल हो  
 ५३  
 सम्प्रलापबाट विरत रहन्छ १२३  
 सम्प्रलापलाई १-३  
 सम्प्रलापी हुन्छ १-३  
 सम्प्रहर्षित ८१, पार्ने ७९, पार्नुभयो  
 १३४  
 सम्प्रजानी ४६, भई २१६  
 सत्पुरुषसँग सत्संगत गर्नु २२५  
 सव्यापञ्ज १२८  
 सबै ठाउँमा ११६  
 सबै ब्रह्मचर्यहरू २०४, २१७

सम्बोध्यञ्ज २०६  
 सम्भवेसि ५५, १६  
 सभाको बीचमा १-३  
 समतिक्रमण गरी १६३, १६५,  
 १६७, १६६  
 सम्यकआजीव २०५  
 सम्यकव्यायाम ३६, ५७, २०५  
 सम्यकस्मृति ३६, ५७, २०५  
 सम्यककर्म ३६, ५७, २०५  
 सम्यकवाचा ३६, ५७, २०५  
 सम्यकसंकल्प ३६, ५७, २०५  
 सम्यक्समाधिको भाविता गर्छ  
 २०५  
 सम्यक् आजीविका ३६  
 सम्यक् जीविका ५७  
 सम्यक्दृष्टि ३६, ५०, ५७, ६०,  
 ६२, ६६, ६७, ६८, ६९,  
 ७०, ७२, ७४, ७५, ७६,  
 १०७, २२६, हो २०६,  
 कुशल हो ५३, सम्यक्दृष्टि  
 ५०, उत्पादनको निमित्त  
 १०६  
 सम्यक्दृष्टिक ५६, ६२, ६४, ६५,  
 ६६, ६७, ६८, ७०, ७१,  
 ७३, ७४, ७६, हुन्छ ५४,  
 ५६, ६०, ६१, ६२, ६३,

|  |   |
|--|---|
| ६५, ६६, ६७, ६८, ६९,<br>७०, ७१, ७०, ७३, ७४,<br>७५, ७६, ७७, १२४  | समाधेन्द्रिय २२१<br>समाधि लाभ गर्ने कुरा सुनाउँछ<br>७६                            |
| सम्यक् प्रज्ञाले १५१, १५२, १५३,<br>१५४, १७३, देख्छ १५२   | समाधि लाभो हुन्छ ७६<br>समाधिष्ठ भई ११७  |
| सम्यक् समाधि ३६, ३७, ५७,<br>६०, ६०, ६३, ६५, ६६,<br>६७, ६८, ६९, ७०, ७२,<br>७४, ७५, ७६, हो २१३                             | समानरूपको ४३<br>समान सत्कार गर्दैन ४६<br>समान सत्कार गर्छन् ४७<br>समुच्छेद १९४    |
| समादयित ८१, १३४  | समुत्तमित ८१, १३४, २७६, पार्ने<br>७६  |
| समादान गराउने ७६   | समुदय १५६   |
| समाधि इन्द्रिय हो २१३  | सम्मोदन गर्नुभयो १७२, २५४,<br>२६६   |
| समाधि गर्ने तीव्र इच्छा हुन्छ २५७  | सम्मोदन गरे १५५, २०१, २५६   |
| समाधिष्ठ हुन्छ २१२   | सम्मोदनीय १५५, १७०, १७२,<br>कुशलवार्ता ६, १००,<br>१६६, २०१, २२३, २३४,<br>२५४, २५६ |
| समाधिबल हो २१३   | स-मोही ४१   |
| समाधिमा परिपूर्णकारी हुन्छ २६६,<br>२७०, २७१  | स्वयंकृत पनि १४३, १४४, परकृत<br>पनि १४२, १४५                                      |
| समाधिमा प्रमाणकारी ७२, २७३   | स्वयंकृत सुखदुःख हुन् १४१, १४३,<br>१४४, १४५                                       |
| समाधिसम्बन्धयुक्त २०७, २१३,<br>२१८, हो २१३, उत्पन्न<br>हुन्छ २१५, अप्रमाण छ<br>२१७ भन्नुहुन्छ २१२, को<br>शब्दार्थ हो २१२ | सरागी ४०, ४१<br>सन्लेखता ३२   |
| समाधि संबन्धित २२४   |   |
| समाधीन्द्रिय ३३९, अधिक छ<br>२३८, लाई प्रमुखता २४०  |   |

अर्धप्रकारले प्रहाण गरी ६३  
 अचित्तक-सविचार १८४, युक्त १०८  
 असंस्कार परिनिर्वाण हुने २७१  
 असंगत गर्न योग्य छ ८६  
 सहधर्मसँग १४२, १४४

सारूप्य गाथाद्वारा १३५, १३६  
 सारो स्वभावको पदार्थ ८६  
 सारो स्वभाव भएको पदार्थ ६०  
 साक्षात्कार गरेको छ २२३  
 साक्षात्कार गरेको छैन २२२  
 साक्षात्कार गरिसकेको छु २२२

## सा

स्वाख्यात धर्मबिनयमा २१

साँधिक शयनासनहरू २३, २४, २५

साँच्चंहो के १७२

साठौजना भिक्षुहरू १३८

साठैय्य ३६

साँठे २६३

७ कारणद्वारा २१५

सात कारणहरू २५३

सात टुक्रा हुनेछ २६५

सातपटकसम्म २७३

सात बोध्यङ्गहरू मध्येमा २१६

सातवटा रथहरू ८५

सातौ कारणमा २५३

सातौ रथमा बसी ८५

साथलिका ३३, ३४, ४८

साथवाह अनुत्तर १४०

सामीचिकर्म २२

सारम्भो ३६

## सि

सिगान ६२

सियोको टुप्पोले छुने ठाउँ अन्नमा

२३२

सिङ्गले हान्दैन २६३

सिङ्गाचिएको २६३, साँठे २६३

सिहनाद गर्नुहुनेछ २६०

सिहनाद गर्नुभयो १६३

सिहशय्या गरी २७७

## सु. सू

सुआख्यात धर्म छ ११

सुख १०२, वेदना ५३, १०२,

१६०, हुन्छ ११०, दुःख

उत्पन्न भएका हुन् १४३,

दुःख प्रतिसंवेदित गर्छन्

१४३, दुःख तत्त्वको

|  |  |
|--|--|
| ११४, दुःखलाई प्रतित्य-<br>समुत्पन्न भनेको छु १४४,<br>दुःखलाई त्यागी ११४,<br>मनी जान्दछ १०२ | से, सो, सौ   |
| सुखिनो चित्तं समाधियति २१२   | सेतो पहिचान्छ १०३  |
| सुगत १६१   | सेध्यसुख २४६   |
| सुचि पनि २६२, अमुचि पनि<br>२६२; फाल्छन् २६१  | सेवन गर्नुहुन्न १२१  |
| सुन्दररूप धारण गरी २४६, २५०  | सेवनीय र असेवनीय १२०, १२१,<br>१२२, १२३, १२५, १२८,<br>१२९, १३०  |
| सुन्दरतर २३५, २३८, २३६,<br>२४१, २४२  | स्रोत २२५, हो २२६  |
| सुनको व्यापार गर्नेले १०५  | स्रोत भनेको के हो त ? २२५  |
| सुन मनी जान्दछ १०५   | स्रोतापत्ति अङ्ग हो २२५  |
| सुन हो भन्ने पनि १०५   | स्रोतापन्न २२३, हो २२६, अत्रि-<br>निपाती २२३, २२४, हुन्<br>२७४, हर् २७४  |
| सुनिन्छ पनि देखिन्छ पनि ४६   | सौत्रान्तिक छ १९   |
| सुनेको पनि देखेको पनि हुन्छ ४७   | सौमनस्य-दौर्मनस्यलाई १८९   |
| सुनेका पनि हुन्छन् देखेका पनि ४६   |  |
| सुपरिपूर्ण छ २१७, २१८  | सं   |
| सुप्रतिबेध १६४   | संस्कार १७५, अनित्य हो १७६,<br>उपादानस्कन्ध ८९, उत्पन्न<br>हुन्छ १७६, स्कन्ध २१२,<br>को समुदयले ७३, भनेको<br>७४, हर् ७४, निरुद्ध हुन्छ |
| सुषोष्यताको २६   |  |
| सुभरताको २६  |  |
| सूर्योदय २४५, हुनुञ्जेलसम्म २४६  |  |
| सूक्ष्म १७३  |  |

|  |  |
|--|--|
| ७४, निरोध भनेको ७४,<br>निरोधलाई ७३, ७४,<br>निरोधले ७३, निरोध हुने<br>मार्ग भनेको ७४, निरोध<br>हुने मार्गलाई ७३, ७४,<br>निरोध हुने मार्ग हो ७४,<br>मा १७४, लाई ७३, ७४,<br>१७८, १८०, लाई अनित्य<br>भनी हेर्छ ६१, समुदय<br>हुन्छ ७४, समुदय भनेको<br>७४, समुदयलाई ७३, ७४ | १८५, १८७, १८९, १९१,<br>२२३<br>संयत इन्द्रिय ४९<br>संयतभाषी ४९<br>संयोजनहरूलाई २७२, २७३<br>संक्लिष्ट चित्त लिएर ४०, मर्छ<br>४०, ४१<br>संसर्ग रहित भई बस्छ ७९<br>संसार चक्रमा १०८<br>संस्वेदज ५६<br>संक्षिप्त अर्थ हो १६०<br>संक्षिप्तमा बताउनु भएको १५३<br>संक्षिप्तरूपले भनेको १५४<br>संक्षेपमा १२१, १२२, १२३, १२५,<br>१२८, १३०, भनेको<br>कुराको अर्थ १५०, १५१,<br>भन्नु भएको १२९, १३०,<br>भनेको १३१, १३२<br>संक्षेपरूपमा २५२, भनेको २५२,<br>भन्नुभएको २५०<br>संक्षेपरूपले १२८, १३०, पनि<br>१३६, बताएको १३१<br>संज्ञा ५६, ७१, १०३, १०४,<br>१७५, मा १७४, अनित्य |
| संस्कारित रूप हो भनी १७६,<br>१८१   |  |
| संस्कारित रूपलाई १७९, १८१  |  |
| संस्कारित वेदना हो भनी १७६   |  |
| संस्कारित वेदनालाई १७९   |  |
| संस्कारित-विज्ञानलाई १८२   |  |
| संस्कारित संज्ञा हो भनी १७९  |  |
| संस्कारित संज्ञालाई १७९  |  |
| संकोची २५  |  |
| संघाटि बिच्छुघाई २७७   |  |
| संज्ञाननं १०४  |  |
| संघ्या समयतिर ८१   |  |
| संघ्या समयमा १००, १७२, १८४,  |  |

हो १७६, उपादानस्कन्ध  
 ८९, स्कन्ध २१२, प्रति-  
 त्वाभ १२१, १२६, बाट  
 पनि १७३, भनेको १०५,  
 लाई १७८, १८०, १८२,  
 लाई अन्त गरी १९२, लाई  
 अनित्य भनी हेर्छ ९१, ले  
 १०४, १०५, ले जान्छ  
 १०४, संज्ञा १०३, वेदयित  
 निरोध २००, २१२,  
 २१३, वेदयित निरोधबाट  
 उठे १९९, वेदयित निरो-  
 धमा १९९, वेदयित निरो-  
 धमा समाधिष्ठ छु २००,  
 वेदयित निरोध समापत्ति-  
 मा ११३, वेदयित निरोध  
 समापत्तिमा बस्छ ११३

ह

हर्षित-प्रहर्षित २११

हाड ८९, को कारणले ९६, हरू  
 ५७, १६८, हरू पनि खान्छ  
 ५७

हातको प्रहार ९१

हातहरू मुखमा राख्दा ५७

हातले प्रहार गर्छन् ९१

हात्ती -१९, को पंताला ठूलो छ  
 ८८, को पंताला मित्र  
 अर्छ ८८, हरूको आहार  
 ५७, हरूको आहारमा  
 भन्दा ५८, ले १३, सँग  
 सोधे २०

हालसाले प्रव्रजित भएका २४५

हावा ९६

हिमालय प्रदेशमा १९

हीन १७३

हेतु प्रत्ययद्वारा उत्पन्न भएका हुन्  
 ९७, ९९

क्ष

क्षत्रोहरूको दीर्घकालिक हित १३१

क्षमा गर २६५

क्षमा पनि नमागी २६१, २६३

क्षय भइसक्यो १५८

क्षीणास्त्रवीको निमित्त १०९

क्षीणास्त्रवी भिक्षु १७०, १७१,  
 १७२, १७५



[ ३६२ ]

बुद्धकालीन श्रावक चरित-२

३

को निमित्त ८३, लाई ८४,

को निमित्त ही ८६

ज्ञान दर्शन विशुद्धि ८४, अनुपादान

ज्ञान प्रदान गर्छ ३६

परिनिर्वाणको निमित्त ८६,

ज्ञानपूर्वक मनन गर्नु २२५

Dhamma.Digital

## गाथा-सूची

|                                  |                               |
|----------------------------------|-------------------------------|
| अचल्ले सुप्पतिट्ठितो २०४         | गम्भीरपञ्जो भेधाघो १३५        |
| अच्छेच्छि चट्टं ब्यागानिरासं २९३ | गम्भीरे ज्ञाणविसये १०         |
| अज्ज पन्नरसे विमुद्धिया १३९      | चक्कवत्तो वया राजा १३९        |
| अतिण्ण पुब्बं अपुनम्मवाय २९१     | छिन्नं चट्टं न वत्तन्ति २९३   |
| अत्थेन मे अत्थो ३, ७             | तण्हासल्लस्स हन्तारं १४०      |
| अविट्ठ अब्भतीतं बहुकेहि ४, ७     | तस्स तं देसयन्तस्स १३५        |
| अच्चित्तसो अप्पमत्ततो २८७        | ते वे लौकस्मि ब्राह्मण २८३    |
| अपविद्धो तदा सेति ११२            | तेसं च यो निरोधो ४, ७         |
| अप्पं वा बहुं वा भासस्सु ३, ७    | तेसं मे निपको हरियं १४९, १५३, |
| अयं हम्मस्मीति अनानुपस्सी २९१    | १५४                           |
| आयु उस्सा च विज्ज्जाणं ११२       | दिट्ठेव धम्ममे च पासंसा २१    |
| उग्गच्चित्ता मुदिता १३५          | नेत्तिच्छिन्नस्स भिक्खुनो २८९ |
| उद्धं अघो सब्बधि विप्पमुत्तो २९१ | पब्बतोध न वेधन्ति २८५         |
| असन्तस्स सन्तचित्तस्स २८९        | पविबेके निदिखत्त धुरा ३४      |
| उपसन्तस्स सदा सतीमतो २८७         | बाहित्वा षापके धम्ममे २८३     |
| एतं मे सावकयुगं भविस्सति १०      | भिक्खू पञ्चसता समागता ११९     |
| एवं विजित सङ्गाम १४०             | मग्गामग्गस्स कोच्चिदो १३५     |
| एसेव धम्मो ४                     | मुत्तो सो मारबन्धना २८६       |
| एसेव धम्मो यदि तावदेव ७          | मुत्तिनो मोनपथेसु सिक्खतो २८७ |

[ ३६४ ]

बुद्धकालीन श्रवक चरित-२

यथापि पञ्चतो सेलो २८४

के चरन्ति सदासता २८३

ये च सङ्गता घम्मासे १४९, १५०,  
१५३, १५४

ये च सेवका पुयू इध १४९, १५३,  
१५४

ये घम्मा हेतुप्पमवा ४, ७

ये बुद्धमपचायन्ति २१

यो पि पारङ्गतो विवखु १६८

विमुक्ते अप्यत्ते १७

विमुक्खा सरिता न सग्गति २९३

सङ्घित्तैनपि वेसेति १३५

सत्थवाहं अनुत्तरं १४०

सब्बे भगवतो पुत्ता १४०

समन्ता अनुपरियेति १३९

सरेन रजनीयेन १३५

सारिपुत्तो व पञ्जाय १६८

सारिपुत्तो महापञ्जो १३५

सालिकायिव निग्घोसो १३५

सावका पयिरूपासन्ति १४०

सीलेन उपसमेन च १६८

सोका न भवन्ति तादिनो २८७

संयोजन बन्धनच्छिदा १३९

## लेखकका पुस्तकहरू

### नेपाल भाषामा

१. अग्रश्रावक
२. आयसेत्य (द्वितीयावृत्ति)
३. कर्मविभाग
४. गृहीविनय (चतुर्थावृत्ति)
५. जातकमाला भाग-१ (द्वितीयावृत्ति)
६. जातकमाला भाग-२ (तृतीयावृत्ति)
७. त्रिरत्नवन्दना
८. धम्मपद (द्वितीयावृत्ति)
९. धर्म व विनय
१०. धम्मपदट्टकथा भाग-१ (द्वितीयावृत्ति)      रु. १३/-
११. प्रजापति गौतमा (द्वितीयावृत्ति)
१२. पाठ्यसूत्र
१३. बौद्धकहानी
१४. बुद्धशासनया इतिहास
१५. बुद्धजीवनी (तृतीयावृत्ति)
१६. महास्वप्नजातक (द्वितीयावृत्ति)
१७. विश्वन्तरजातक (द्वितीयावृत्ति)
१८. सर्वज्ञधातु
१९. सूत्रसंग्रह

[ ३६६ ]

## नेपालीमा

१. संक्षिप्त बुद्धजीवनी (तृतीयावृत्ति)
२. घम्मपद (तृतीयावृत्ति) रु. १/५०
३. गृही-विनय (द्वितीयावृत्ति)
४. अग्रश्रावक (अप्राप्य)
५. कसको कुरा सत्य हो ?
६. बुद्धशासनको इतिहास भाग-१
७. पटाचारा स्थविरा
८. अम्बसक्कर प्रेतकथा
९. बुद्धकालीन ब्राह्मण भाग-१ (अप्राप्य)
१०. बुद्धकालीन ब्राह्मण भाग-२ रु. १५/-
११. बुद्धकालीन ब्राह्मण भाग-३ रु. १७/-
१२. बुद्धकालीन गृहस्थीहरू भाग-१ (अप्राप्य)
१३. बुद्धकालीन गृहस्थीहरू भाग-२ रु. १५/-
१४. बुद्धकालीन गृहस्थीहरू भाग-३ रु. १५/-
१५. बुद्धकालीन महिलाहरू भाग-१ रु. ८/-
१६. बुद्धकालीन महिलाहरू भाग-२ रु. १४/-
१७. जातक संग्रह भाग-१ रु. १०/-
१८. जातक संग्रह भाग-२ रु. ८/-
१९. जातक संग्रह भाग-३ रु. १३/-
२०. जातक संग्रह भाग-४ रु. १२/-
२१. बुद्धकालीन राजपरिवार भाग-१ रु. १०/-

- |   |          |
|---|----------|
| २२. बुद्धकालीन परिव्राजकहरू भाग-१                                 | रु. १६/- |
| २३. बुद्धकालीन श्रावक-चरित भाग-१ (अप्राप्य)                       |          |
| २४. बुद्धकालीन श्राविका-चरित भाग-१                                | रु. २२/- |
| २५. बुद्धकालीन ब्रह्मादिदेव भाग-१                                 | रु. १८/- |
| २६. बुद्धकालीन प्रेतकथा   | रु. १०/- |
| २७. बुद्धकालीन विमानकथा   | रु. १२/- |
| २८. आषान भ्रमणको डायरी  | रु. ४/-  |
| २९. विषय सूचि   | रु. ५/-  |
| ३०. संक्षिप्त कथा सहित घम्पपद                                     | रु. ९/-  |
| ३१. नेपालमा थेरवाद बुद्धधर्मको संक्षिप्त इतिहास                   |          |
| ३२. A short History of Theravada<br>Buddhism in Nepal.            |          |
| ३३. Buddhist Activities in Socialist Countries<br>(अप्राप्य)      |          |
| ३४. बुद्धकालीन श्रावक-चरित भाग-२                                  | रु. १७/- |
| ३५. बुद्धकालीन श्रावक-चरित भाग-३ र भाग-४<br>अविष्यमा निस्कनेछन् । |          |

मायिका पुस्तकहरू तथा अन्य बौद्धधर्मका पुस्तकहरू  
निम्न ठाउँमा पाउन सक्छ—

१. आनन्द कुटी विहार, स्वयम्भू, काठमाडौं, नेपाल ।
२. बुद्ध विहार, भृकुटी मण्डप, काठमाडौं, नेपाल ।
३. धर्मकीर्ति उपासिकाराम, नःघलटोल, काठमाडौं, नेपाल ।
४. हेराकाजी सूचिकार, नागबहाल, ललितपुर, नेपाल ।

